

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४” रहेको छ ।

(२) यो नियमावली तुरन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

- (क) “ऐन” भन्नाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ सम्झनु पर्छ ।
- (ख) “खरिद ऐन” भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झनु पर्छ ।
- (ग) “खरिद” भन्नाले स्थानीय निकायले खरिद ऐन बमोजिम कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनु पर्छ ।
- (घ) “सेस्ता” भन्नाले कारोबारभएको व्यहोरा देखिने गरी खडा गरेको हिसाब किताबको अभिलेख सम्झनु पर्छ र सो शब्दले कारोबारलाई प्रमाणित गर्ने अन्य सबै प्रकारका कागजात, विद्युतीय प्रविधिवाट राखिएको अभिलेख र आर्थिक विवरणसमेतलाई जनाउँछ ।
- (ङ) “अमानत” भन्नाले स्थानीय निकाय आफैले सिधै सम्पन्न गर्ने निर्माण कार्य वा सेवा सम्बन्धी कार्य सम्झनु पर्छ ।
- (च) “मालसामान” भन्नाले खरिद ऐन को दफा २ को खण्ड (ग) मा उल्लेख गरिएका मालसामान सम्झनु पर्छ ।
- (छ) “सिलबन्दी दरभाउपत्र” भन्नाले स्थानीय निकायको सूचना बमोजिम कुनै निर्माण कार्य गर्ने वा मालसामान, परामर्श सेवा वा अन्य सेवा उपलब्ध गराउनको लागि ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सिलबन्दी खाम भित्र मूल्य समेत उल्लेख गरी पेश गरेको विवरण सम्झनु पर्छ ।
- (ज) “बोलपत्र” भन्नाले खरिद ऐनको दफा २ को खण्ड (छ) मा उल्लेख गरिएको बोलपत्र सम्झनु पर्छ ।
- (झ) “बोलपत्र सम्बन्धी कागजात” भन्नाले खरिद ऐनको दफा २ को खण्ड (झ) मा उल्लेख गरिएका कागजात सम्झनु पर्छ ।
- (ञ) “ठेक्का” भन्नाले स्थानीय निकायले यस नियमावलीको प्रकृया पूरा गरी बोलपत्र वा सिलबन्दी दरभाउपत्र वा अन्य कुनै माध्यमबाट आय संकलन गर्ने सम्भौता गरेको कार्य सम्झनु पर्छ ।
- (ट) “ठेक्का सम्भौता” भन्नाले यस नियमावली वा प्रचलित कानून बमोजिम स्थानीय निकायको आन्तरिक आय उठाउन स्थानीय निकाय र अन्य कुनै पक्षबीच शर्त राखी गरिएको सम्भौता सम्झनु पर्छ ।
- (ठ) “कबोल अङ्ग (बिड प्राइस)” भन्नाले कुनै बोलपत्रको परीक्षण र मुल्याङ्कन समेतबाट कायम हुन आएको रकम सम्झनु पर्छ ।
- (ड) “सम्भौता मूल्य (कन्ट्राक्ट प्राइस)” भन्नाले खरिद सम्भौतामा उल्लिखित खरिद मूल्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्भौता अन्तर्गत भेरिएसन आदेश जारी गरिएकोमा त्यस्तो आदेश बमोजिम भएको काम, नाप जाँच गर्दा कायम भएको मूल्य र मूल्य समायोजन भएकोमा त्यस्तो समायोजनबाट कायम भएको खरिद मूल्य समेतलाई जनाउँछ ।

- (३) “प्रोग्राइटरी मालसामान” भन्नाले कुनै मालसामान, यन्त्र वा उपकरणको निर्माताले त्यस्तो मालसामान, यन्त्र वा उपकरण सञ्चालन वा मर्मत सम्भारको लागि बनाएको सहायक उपकरण तथा पार्टपूर्जा सम्फनु पर्छ ।
- (४) “सव-कन्ट्राक्टर” भन्नाले कुनै खरिद सम्झौता गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवाप्रदायकसंग उपसम्झौता गरी त्यस्तो खरिद सम्झौता अन्तर्गतको कुनै कार्य गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवाप्रदायक सम्फनु पर्छ ।
- (५) “बहुवर्षीय सम्झौता” भन्नाले एक वर्ष भन्दा बढी अवधि भएको सम्झौता सम्फनु पर्छ ।
- (६) “धरौटी रकम” भन्नाले कुनै काम टुङ्गो नलागेसम्म सुरक्षण बापत राखिएको रकम (रिटेन्सन मनी) वा अर्नेष्ट मनी वा सो बापतको बिडबण्ड, पर्फर्मेन्स बण्ड सम्फनु पर्छ र सो शब्दले अन्य कुनै कारणले राखिएको धरौटी रकम समेतलाई जनाउनेछ ।
- (७) “उपभोक्ता समिति” भन्नाले निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरुको समूहले कुनै निर्माण कार्यको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि आफूहरु मध्येबाट निश्चित प्रक्रिया बमोजिम गठन गरेको समिति सम्फनु पर्छ र सो शब्दले लाभग्राही समूहलाई समेत जनाउँछ ।
- (८) “सार्वजनिक निजी साझेदारी” भन्नाले स्थानीय निकाय वा ती निकायहरुको समूह र प्रचलित कानून बमोजिम करार गर्न योग्य कानूनी व्यक्तिबीच यस नियमावलीमा बमोजिमको सेवा प्रदान गर्ने र त्यसको जोखिम संयुक्त रूपले बहन गर्ने गरी भएको करार व्यवस्था सम्फनु पर्छ ।
- (९) “सामुदायिक संस्था” भन्नाले जनचेतना सम्बन्धी तालिम, अभिभुविकरण, सीप विकास, बचत, कर्जा परिचालन, समावेशी विकास र सशक्तीकरण गर्ने उद्देश्यले निश्चित प्रक्रिया अवलम्बन गरी प्रचलित कानून बमोजिम स्थापना भएका संस्था तथा स्थानीय निकायमा सूचीकृत भएका समुदायमा आधारित संस्था सम्फनु पर्छ ।
- (१०) “अधिकार प्राप्त अधिकारी” भन्नाले यस नियमावली बमोजिम खर्च गर्ने वा सोको लागि निकासा दिने अधिकार पाएको अधिकारी सम्फनु पर्छ र सो शब्दले विषयगत शाखा प्रमुख वा विषयगत शाखा स्थापना नहुन्जेलसम्म निक्षेपित कार्य कार्यान्वयनमा संलग्न रहने कार्यालयको प्रमुख कर्मचारी तथा कायम मुकायम वा एक तह मुनिको निर्मित भई काम गर्ने अधिकारी समेतलाई जनाउँछ ।
- (११) “मन्त्रालय” भन्नाले नेपाल सरकारको स्थानीय विकास मन्त्रालय सम्फनु पर्छ ।
- (१२) “एक तह माथिको अधिकारी” भन्नाले विषयगत शाखाको हकमा स्थानीय निकायको सचिव, स्थानीय निकायको सचिवको हकमा सम्बन्धित स्थानीय निकायको प्रमुख र स्थानीय निकायको प्रमुखको हकमा सम्बन्धित स्थानीय निकाय सम्फनु पर्छ ।
- (१३) “विशेष परिस्थिति” भन्नाले खरिद ऐनको दफा २ को खण्ड (३) मा उल्लेख भएको परिस्थिती सम्फनु पर्छ ।
- (१४) “बढाबढ” भन्नाले यस नियमावली बमोजिम स्थानीय निकायको आन्तरिक आय उठाउन ठेक्का बन्दोबस्त गर्नका लागि ठेक्का लिन चाहने व्यक्तिहरुबाट डाँक बोलाई गरिएको बढाबढ सम्फनु पर्छ ।
- (१५) “डाँक” भन्नाले बढाबढ हुँदा ठेक्का लिन चाहने व्यक्तिले सो ठेक्का सम्बन्धमा कबुल गरेको नगद वा जिन्तीको अङ्ग सम्फनु पर्छ ।
- (१६) “विशेष कोष” भन्नाले स्थानीय निकायको कोषबाट स्वीकृत बजेट बमोजिम खर्च लेखी खास प्रयोजनको लागि रकम जम्मा गरिएको कोष सम्फनु पर्छ ।
- (१७) “विषयगत शाखा” भन्नाले ऐनको दफा २५७ बमोजिम स्थानीय निकाय मातहत स्थापना भएका विषयगत शाखा वा कार्यालय सम्फनु पर्छ र सो विषयगत शाखा वा कार्यालय स्थापना नहुन्जेलसम्म निक्षेपित कार्य कार्यान्वयनमा संलग्न रहने कार्यालय वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थापना गरेको विषयगत कार्यालय वा शाखा समेतलाई जनाउँछ ।

- (व) “ लेखा उत्तरदायी अधिकृत ” भन्नाले मातहतका विषयगत शाखा समेतको आर्थिक कारोबारको लेखा राख्न लगाउने ,लेखा विवरण तयार गराउने ,लेखापरीक्षण गराउने वा बेरुजु नियमित,मिन्हा वा असूल उपर गर्ने कर्तव्य भएको गाउँ विकास समितिको हकमा अध्यक्ष र अन्य स्थानीय निकायको हकमा सम्बन्धित निकायको सचिव सम्फनु पर्छ ।
- (स) “सामाजिक परीक्षण” भन्नाले सामाजिक जिम्मेवारीको लेखाजोखा सम्फनु पर्छ ।
- (ष) “सार्वजनिक परीक्षण” भन्नाले विकास कार्यक्रममा भएको लगानीको सरोकारवालाले गर्ने लेखाजोखा सम्फनु पर्छ ।

परिच्छेद-२

गाउँ विकास समितिको आर्थिक कार्यप्रणाली

३. गाउँ विकास समितिको लेखा र सोको सिद्धान्तः (१) गाउँ विकास समितिको लेखा दोहोरो स्रेस्ता प्रणाली (डबल इन्ट्रि सिष्टम) को सिद्धान्तमा आधारित नगदी कारोबारमा राख्नु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिमको श्रेस्ता विद्युतीय प्रणालीमा समेत राख्न सकिनेछ ।
 (३) गाउँ विकास समितिले यस नियमावली बमोजिमको आर्थिक कार्यविधि अवलम्बन गरी आयव्ययको स्रेस्ता राख्नु पर्नेछ ।
४. आम्दानी रकम बुझने र दाखिला गर्ने: (१) गाउँ विकास समितिले प्रचलित कानून बमोजिम आफूलाई प्राप्त हुने रकम आम्दानी रसिद काटी बुझिलाई पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम प्राप्त भएको रकम गोश्वारा भौचर उठाई सम्बन्धित खातामा आम्दानी बाँधी त्यस्तो नगद प्राप्त भएको भोलिपल्टसम्ममा वैङ्ग दाखिला गर्नु पर्नेछ ।
 तर तोकिएको समयभित्र वैङ्ग दाखिला गर्न नसक्ने भएमा कारण जनाई अध्यक्षबाट प्रमाणित गराई एक महिनाभित्र वैङ्ग दाखिला गर्नु पर्नेछ ।
 (३) गाउँ विकास समितिको आम्दानी रकम वैङ्ग दाखिला गर्ने र लेखा राख्ने उत्तरदायित्व सचिवको हुनेछ ।
५. आम्दानीको लेखा अद्यावधिक गरी राख्ने: (१) गाउँ विकास समितिले आफ्नो आम्दानीको लेखा अनुसूची-१ मा उल्लिखित शीर्षक अनुसारको आम्दानी सङ्केत खुलेको विवरण तयार गरी अद्यावधिक बनाई राख्नु पर्नेछ । आम्दानीसंग सम्बन्धित प्रामाणिक कागजात पनि सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम लेखा राख्दा आम्दानीको प्रकृति छुट्टिने गरी आवश्यक सहायक अभिलेख तयार गरी राख्नु पर्नेछ ।
६. कोष सञ्चालन सम्बन्धी व्यवस्था :- (१) गाउँ विकास समितिको नाममा प्राप्त हुने सबै प्रकारको आम्दानी ऐनको दफा ६० मा उल्लेख गरिएको गाउँ विकास समिति कोषमा जम्मा गर्नु पर्नेछ ।
 (२) उपनियम (१) को कोषवाट सिधै कार्य सञ्चालन स्तरको कारोबार गर्न पाइने छैन ।
 (३) कार्य सञ्चालनस्तरको कारोबारका लागि गाउँ विकास समितिले चालु खर्च खाता र पूँजीगत खर्च खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ ।
 (४) उपनियम (३) को कारोबारका निमित्त स्वीकृत बजेट र कार्यक्रमका आधारमा आवश्यकता अनुसार उपनियम (१) को कोषवाट कार्य सञ्चालनस्तरका खातामा रकम ट्रान्सफर गर्नु पर्नेछ ।
 (५) उपनियम (४) को खातामा आर्थिक वर्षको अन्तमा बाँकी रहेको रकम शून्य गरी उपनियम (१) को कोषमा फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता प्राप्त भएको रकम मध्ये नेपाल सरकारबाट प्राप्त फ्रिज गर्नु नपर्ने रकम र गाउँ विकास समितिको आफ्नो आम्दानीको रकम आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सारी लेखा राख्नु पर्नेछ ।
 (६) उपनियम (५) बमोजिम रकम फिर्ता प्राप्त गरी नेपाल सरकारबाट प्राप्त कुनै अनुदान रकम फ्रिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित निकायमा फिर्ता पठाई दिनु पर्नेछ । यदि फ्रिज गर्नु पर्ने रकम फ्रिज नगराएमा वा

फ्रिज गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा फिर्ता नपठाएमा उक्त रकम कट्टा गरेर मात्र निकासा लिनु पर्नेछ । निकासा दिनेले पनि सोही अनुसार गरी निकासा दिनु पर्नेछ ।

७. गाउँ विकास समितिमा रहने खाता व्यवस्था:- (१) गाउँ विकास समितिले ऐन तथा यस नियमावली बमोजिम खोल्ने खाताहरु, खाताको वर्णकरण र सो सम्बन्धी अन्य कुराहरु मन्त्रालयले व्यवस्था गरे बमोजिम हुनेछ ।

(२) गाउँ विकास समितिमा रहने खाताहरु अध्यक्ष वा निजले तोकेको सदस्य र सचिवको संयुक्त दस्तखतबाट सञ्चालन गर्नु पर्नेछ ।

८. स्वीकृत बजेटबाट खर्च गर्ने :- (१) अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुन्दैन ।

(२) खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले देहायका अवस्थामा खर्च गर्न वा खर्च गर्न निकासा दिनु पर्नेछ :-

(क) खर्च गर्ने रकम स्वीकृत बजेटभित्र र सम्बन्धित खर्च शीर्षक नम्बरमा परेमा र खर्च गर्न बाँकी भएमा,

(ख) खर्च गर्ने रकम कुनै आयोजनाको सम्बन्धमा भए सो आयोजना स्वीकृत भइसकेको भएमा,

(ग) खर्च गर्ने रकम खर्च गर्नु भन्दा अधि नै खर्च गर्ने निकासाको आदेश प्राप्त भइसकेको भएमा,

(घ) वैदेशिक स्रोतबाट व्यहोरिने रकमको हकमा त्यस्तो रकम प्राप्त भैसकेको भएमा ।

९. रकम खर्च सम्बन्धी कार्यविधि: (१) आर्थिक वर्ष शुरु भएपछि गाउँ परिषद्बाट स्वीकृत बजेट र कार्यक्रमको सीमाभित्र रही निर्धारित कार्यमा खर्च गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम खर्च गर्दा खर्चको बील भरपाई अध्यक्षद्वारा प्रमाणित गराई लेखा राख्नु पर्नेछ ।

तर बील भरपाई आउन नसक्ने काममा खर्च भएको दुईसय रुपैयाँसम्म रकमको हकमा खर्च गर्ने कर्मचारीले प्रमाणित गरी अध्यक्षबाट समर्थन गराई लेखा राख्नु पर्नेछ ।

(३) विकास आयोजना तर्फ योजनाको लागत अनुमान एवं कार्यक्रम तयार गरी स्वीकृत गराई बजेटको निर्धारित सीमाभित्र नियमानुसार खर्च गर्नु र समयमै निर्धारित कार्यक्रम अनुसार मालसामानको उपलब्धि तथा प्राविधिक एवं प्रशासकीय व्यवस्था मिलाई कार्य सम्पादन गर्नु सम्बन्धित अधिकार प्राप्त अधिकारीको उत्तरदायित्व हुनेछ । यस सम्बन्धमा वाधा अड्काउ फुकाउन आवश्यक निकासा माग भएकोमा त्यसको निकासा समयमै दिनु गाउँ विकास समितिको उत्तरदायित्व हुनेछ ।

(४) आफूले जिम्मा लिएको नगद रकम र त्यसको हिसाब किताब, बील भरपाई वा प्रमाण राख्ने वा राख्न लगाउने उत्तरदायित्व सचिवको हुनेछ ।

(५) आर्थिक कारोबारगर्दा सचिवले आफ्ना मातहतका कर्मचारी उपर रेखदेख पुऱ्याई नगद वा जिन्सीमा कुनै किसिमको हिनामिना, हानी नोक्सानी वा लापरवाही समेत हुन नपाउने गरी नगद वा जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध गर्नु पर्नेछ । आफूले गर्नुपर्ने काम आफू मुनिका कर्मचारीद्वारा गराएमा त्यस्ता कामप्रति पनि निजको उत्तरदायित्व कायमै रहनेछ ।

(६) सचिवले लेखाको मासिक, चौमासिक र वार्षिक आय विवरण तयार गरी गाउँ विकास समिति र सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा नियम २०० बमोजिम पेश गर्नु पर्छ ।

(७) यस नियम बमोजिम रीत पुगे वा नपुगेको जाँच गर्ने र हिसाब किताब रीतपूर्वक राखी पेश गर्नुपर्ने निकायमा पेश गरी लेखापरीक्षण गराउने कर्तव्य सचिवको हुनेछ ।

(८) यो नियमावली तथा प्रचलित कानूनको प्रक्रिया नपुगेको कारोबारको सचिवले भुक्तानीको निमित्त पेश गर्न वा भुक्तानीको निमित्त सिफारिश गर्न हुन्दैन । आर्थिक कारोबारसञ्चालन गर्ने तथा भुक्तानी दिने सम्बन्धमा अध्यक्ष र सचिव बीच मतभेद भएमा अध्यक्षको निर्णय अनुसार गर्नु पर्नेछ । यस्तो निर्णयको जानकारी निर्णय कार्यान्वयन भएको सात दिनभित्र सचिवले गाउँ विकास समिति समक्ष लिखित रूपमा दिनु पर्नेछ र गाउँ विकास समितिले यस्तो जानकारी उपर सात दिनभित्र आवश्यक छानवीन गरी निर्णय दिनु पर्नेछ ।

(९) आम्दानी, खर्च तथा स्वीकृत कार्यक्रमको विवरण गाउँ विकास समितिको सूचनापाठी र सार्वजनिक स्थलमा टाँस गरी जिल्ला विकास समितिमा सार्वजनिक गर्नका लागि पठाउनु पर्नेछ ।

तर एकलाख रुपैयाँभन्दा बढी रकम खर्च हुने योजनाको हकमा रकम खर्च सम्बन्धी विवरण सबैले देख्ने स्थानमा र योजना कार्यस्थलमा समेत सार्वजनिक गर्नु पर्नेछ ।

(१०) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षले आफूमा रहेको अधिकार मध्ये केही अधिकार कुनै सदस्य तथा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१०. आर्थिक कारोवारसम्बन्धमा अध्यक्षले अनुगमन गर्ने: गाउँ विकास समितिको आर्थिक कारोवारगार्दा देहाय बमोजिम भए वा नभएको सम्बन्धमा अध्यक्षले नियमित रूपमा सुपरिवेक्षण र अनुगमन गरी जानकारी राख्नु पर्नेछ :-

- (क) स्वीकृत भएको रकम तोकिएका सेवा तथा कार्यका निमित्त स्वीकृत सीमाभित्र रही सोही प्रयोजनको लागि खर्च भए वा नभएको,
- (ख) आर्थिक कारोवार यस नियमावली बमोजिम भए वा नभएको र कारोवारको प्रमाण पुगे वा नपुगेको,
- (ग) तोकिएको ढाँचा अनुरूप लेखा राखे वा नराखेको,
- (घ) सम्पत्तिको लगत दुरुस्त र अचावधिक गरी संरक्षण भए वा नभएको,
- (ड) उपलब्ध स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग भए वा नभएको र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको व्यवस्था भए वा नभएको,
- (च) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यकम सञ्चालन गरे वा नगरेको,
- (छ) लक्ष्य प्रगति तथा लागत खर्चको आंकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दो भए वा नभएको,
- (ज) आवधिक आर्थिक विवरण समयमा तयार भए वा नभएको र समयमा पेश हुने गरे वा नगरेको र लेखापरीक्षण समयमै गराए वा नगराएको ।

११. लागत अनुमान स्वीकृति गर्ने :- (१) नियम ६३ अनुसार खरिद कार्यका लागि तयार भएको लागत अनुमान देहायका अधिकारीबाट स्वीकृत हनु पर्नेछ :-

- (क) एकलाख पचासहजार रुपैयाँसम्म अध्यक्षबाट,
- (ख) एकलाख पचासहजार रुपैयाँभन्दा बढी गाउँ विकास समितिबाट ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम स्वीकृत भएको लागत अनुमानको विवरण स्वीकृत भएपछि लगतै बस्ने गाउँ विकास समितिको बैठकमा पेश गर्नु पर्नेछ ।

१२. बोलपत्र वा सिलबन्दी दरभाउ पत्र स्वीकृत गर्ने :- (१) निर्माण कार्य वा मालसामान खरिदका लागि देहायका रकमको बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ:-

- (क) तीनलाख रुपैयाँसम्म अध्यक्षबाट,
- (ख) तीनलाख रुपैयाँभन्दा बढी गाउँ विकास समितिबाट ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम स्वीकृत भएको बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत भएपछि त्यसको जानकारी लगतै बस्ने गाउँ विकास समितिको बैठकमा पेश गर्नु पर्नेछ ।

१३. प्राविधिक परामर्श वा अन्य सेवा लिने अधिकारी :- (१) गाउँ विकास समितिले यस नियमावली बमोजिम प्राविधिक परामर्श वा व्यावसायिक सेवा लिनु परेमा देहायको अधिकारीले प्राविधिक परामर्श वा व्यावसायिक सेवा दाता नियुक्त गरी सेवा लिन सक्नेछ :-

- (क) पच्चीसहजार रुपैयाँसम्म अध्यक्षले,
- (ख) पच्चीसहजार रुपैयाँ भन्दा बढी गाउँ विकास समितिले ।

१४. भेरिएसन आदेश स्वीकृत गर्ने:- स्वीकृत लागत अनुमान बमोजिम काम शुरु गरि सकेपछि प्राविधिक कारणबाट त्यस्तो कार्यको परिमाण थप घट गर्न वा नयाँ आइटम थप्न वा सट्टा गर्न आवश्यक देखिएमा स्वीकृत बजेटको अधीनमा रही देहाय बमोजिम भेरिएसन आदेश स्वीकृत गराई काम गराउन सकिनेछ :-

- (क) निर्माण कार्यको ड्रईड, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु नपर्ने तर कामको परिमाण मात्र थपघट हुने अवस्थामा सम्भौता मूल्यको दश प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याई गरी गाउँ

विकास समितिका अध्यक्षले र सो भन्दा बढी पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याई गरी गाउँ विकास समितिले,

- (ख) निर्माण कामको ड्रईङ्ग, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु पर्ने भई सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याई सहित संशोधित अनुमान तयार गरी गाउँ विकास समितिले,
 - (ग) मालसामान खरिद, परामर्श सेवा र अन्य सेवा खरिदको हकमा सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश पुष्ट्याई गरी गाउँ विकास समितिले,
 - (घ) सम्झौता मूल्यको पन्थ प्रतिशत भन्दा बढी भेरिएसन गर्नु पर्ने भएमा नयाँ लागत अनुमान तयार गरी नयाँ खरिद प्रक्रियाबाट काम गराउनु पर्नेछ।
१५. आयोजनाको जाँचपास तथा फरफारक: ऐनको दफा ५३ को प्रयोजनको लागि गाउँ विकास समितिले आफ्नो क्षेत्रभित्र सञ्चालन गरेका विकास निर्माण सम्बन्धी आयोजना तथा कार्यक्रमको जाँचपास तथा फरफारक नियम १३३ को प्रक्रिया पुन्याई गर्नु पर्नेछ।
१६. विक्री तथा हस्तान्तरण सम्बन्धी व्यवस्था: गाउँ विकास समितिको लिखित निर्णय आदेश बिना गाउँ विकास समितिको जिन्सी मालसामान विक्री वा हस्तान्तरण गर्नु वा गराउनु हुँदैन।
१७. लिलाम गर्ने अधिकारी: जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन नसब्ने, टुटफुट भै बेकम्मा भएका र पुनः मर्मत नहुने भनी किटान भएका मालसामानमध्ये लिलाम गर्नुपर्ने भनी ठहरिएका मालसामानका परल मूल्य खुलेकोमा वीस हजार रुपैयाँसम्मको र परल मूल्य नखुलेको भए हाल मूल्याङ्गन भएको मूल्यमा पाँच हजार रुपैयाँसम्म वा दुवै गरेर पच्चीस हजार रुपैयाँसम्मका मालसामान सचिव र भण्डारको जिम्मा लिएको कर्मचारी समेतको राय लिई अध्यक्षले परिच्छेद-१० को कार्यविधि अपनाई लिलाम गर्न सक्नेछ। सोभन्दा बढी मूल्यको मालसामान लिलाम गर्नु पर्दा गाउँ विकास समितिमा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्नेछ।
१८. गाउँ विकास समितिले राख्नुपर्ने सेस्ताको ढाँचा: (१) गाउँ विकास समितिले देहायको सेस्ता देहाय बमोजिमको अनुसूचीको ढाँचामा राख्नु पर्नेछ:-

(क)	गाउँ विकास समितिको आम्दानीको वर्गीकरण र व्याख्या	अनुसूची-१
(ख)	गाउँ विकास समितिको खर्चको वर्गीकरण र व्याख्या	अनुसूची-२
(ग)	आम्दानी रसिद	अनुसूची-९
(घ)	दैनिक आय शीर्षकगत कर संकलन खाता	अनुसूची-१०
(ङ)	लगती आय खाता (व्यक्तिगत खाता)	अनुसूची-११
(च)	दैनिक कर प्राप्ती खाता	अनुसूची-१२
(छ)	आन्तरिक स्रोतको लगती असुली विवरण	अनुसूची-१४
(ज)	दैनिक कारोवारविवरण	अनुसूची-१५
(झ)	गोश्वारा भौचर	अनुसूची-१६
(ञ)	वैङ्ग नगदी किताव	अनुसूची-१७
(ट)	वजेट हिसाव	अनुसूची-१८
(ठ)	लेजर खाता	अनुसूची-१९
(ड)	पेशकी खाता	अनुसूची-२०
(ढ)	खर्चको फाँटवारी	अनुसूची-२१
(ण)	फछ्यौट गर्न वाँकी पेशकीको मास्केवारी	अनुसूची-२२
(त)	वैङ्ग हिसावको विवरण	अनुसूची-२३

(थ)	भुक्तानी दिन बाँकीको विवरण	अनुसूची-२४
(द)	वार्षिक आर्थिक विवरण	अनुसूची-२५
(ध)	मासिक वित्तीय प्रतिवेदन	अनुसूची-२६
(न)	वार्षिक आय-व्यय विवरण	अनुसूची-२७
(प)	आम्दानी खर्चको तुलनात्मक विवरण	अनुसूची-२८
(फ)	वैङ्ग खाताको आम्दानी खर्चको मासिक विवरण	अनुसूची-३३
(ब)	तलब भुक्तानीको फाराम	अनुसूची-३६
(भ)	वार्षिक तलवी प्रतिवेदन	अनुसूची-३७
(म)	भ्रमण आदेश	अनुसूची-३८
(य)	दैनिक भ्रमण खर्चको वील	अनुसूची-३९
(र)	व्यक्तिगत धरौटी खाता	अनुसूची-४०
(ल)	गोश्वारा धरौटी खाता	अनुसूची-४१
(व)	धरौटीको मास्केवारी	अनुसूची-४२
(स)	धरौटीको आर्थिक विवरण	अनुसूची-४३
(ष)	धारा, विजुली, टेलिफोन, धरौटीको लगात	अनुसूची-४४
(श)	माग फाराम	अनुसूची-४७
(ह)	खरिद आदेश	अनुसूची-४८
(क्ष)	दाखिला प्रतिवेदन फाराम	अनुसूची-४९
(त्र)	खर्च भएर जाने जिन्सी मालसामानको खाता	अनुसूची-५०
(ज्ञ)	खप्ने जिन्सी सामानको खाता	अनुसूची-५१
(कक)	जिन्सी निरीक्षण फाराम	अनुसूची-५२
(कख)	जिन्सी मौज्दातको वार्षिक विवरण	अनुसूची-५३
(करा)	हस्तान्तरण फाराम	अनुसूची-५४
(कघ)	लिलाम विक्री गर्ने फाराम	अनुसूची-५५
(कड)	जिन्सी निसर्ग/ मिनाहा फाराम	अनुसूची-५६
(कच)	भाडामा दिएको सम्पत्तीको अभिलेख किताव	अनुसूची-५७
(कछ)	भाडामा लिएको मेसिन औजारको अभिलेख किताव	अनुसूची-५८
(कज)	निर्माण कार्यको लागत इष्टमेट निकालने तरीका	अनुसूची-५९
(कझ)	बोलपत्र मूल्याङ्कन फाराम	अनुसूची-६०
(कऋ)	डोर हाजिर फाराम	अनुसूची-६१
(कट)	डोर हाजिरी (नियन्त्रण) खाता	अनुसूची-६२

(कठ)	नापी किताब	अनुसूची-६३
(कड)	नापी किताब (नियन्त्रण) अभिलेख खाता	अनुसूची-६४
(कठ)	ठेक्का सम्बन्धी बील	अनुसूची-६५
(कण)	ठेक्का सम्बन्धी लगत	अनुसूची-६६
(कत)	आइटमवाइज कार्य अभिलेख खाता	अनुसूची-६७
(कथ)	ठेकेदार/उपभोक्ता समिति/गैर सरकारी संस्थाको व्यक्तिगत खाता	अनुसूची-६८
(कद)	उपभोक्ता समितिलाई भुक्तानी दिने बील	अनुसूची-६९
(कध)	कार्य सम्पन्न मुल्याङ्कन फाराम	अनुसूची-७०
(कन)	लक्ष्य प्रगति विवरण	अनुसूची-७३
(कप)	बेरुजु अभिलेख खाता	अनुसूची-७५
(कफ)	असूल गर्ने रकमको विवरण	अनुसूची-७६
(कब)	वरवुभारथको प्रमाण पत्र	अनुसूची-७७
(कभ)	कवुलियतको फाराम	अनुसूची-७८
(कम)	पट्टाको फाराम	अनुसूची-७९
(कय)	मालसामान वा अन्य सेवाको खरिद सम्झौता	अनुसूची-८२
(कर)	निर्माण कार्यको खरिद सम्झौता	अनुसूची-८२
(कल)	परामर्श सेवाको खरिद सम्झौता	अनुसूची-८४

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) मा उल्लेख नभएका थप स्रेस्ता यस नियमावलीमा नगरपालिका तथा जिल्ला विकास समितिको लागि तोकिएको वा स्वीकृत म.ले.प. फारामहरूमध्येबाट आवश्यकता अनुसार प्रयोग गर्न सकिनेछ ।

परिच्छेद - ३

नगरपालिकाको आर्थिक कार्यप्रणाली

१९. नगरपालिकाको लेखा र सोको सिद्धान्तः (१) नगरपालिकाको लेखा दोहोरो श्रेस्ता प्रणाली (डबल इन्ट्री सिष्टम) को सिद्धान्तमा आधारित प्रोद्भावी (एक्स्युएल) कारोबारमा राख्नु पर्नेछ ।

स्पष्टीकरणः “प्रोद्भावी” कारोबारभन्नाले व्यावसायिक लेखा (कपेरेट एकाउन्ट) मा आधारित कारोबारसम्बन्धनु पर्ने ।

(२) उपनियम (१) बमोजिमको श्रेस्ता विद्युतीय प्रणालीमा समेत राख्न सकिनेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली लागु हुँदाका बखत कायम रहेका नगरपालिकाले यो नियमावली लागू भएको मितिले तीन वर्षभित्रमा र यो नियमावली लागु भएपछि गठन हुने नगरपालिकाले गठन भएको पाँच वर्षभित्र प्रोद्भावी कारोबारमा लेखा राख्नु पर्नेछ ।

(४) नगरपालिकाले यस नियमावली बमोजिमको आर्थिक कार्यविधि अवलम्बन गरी आय व्ययको स्रेस्ता राख्नु पर्नेछ ।

२०. आम्दानी रकम बुझ्ने र दाखिला गर्ने : (१) नगरपालिकालाई प्रचलित कानून बमोजिम प्राप्त हुने रकम आम्दानी रसिद काटी बुझि लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको रकम गोशवारा भौचर उठाई सम्बन्धित खातामा आमदानी बाँधी त्यस्तो नगद प्राप्त भएको भोलिपल्ट सम्ममा वैङ्ग दाखिला गर्नु पर्नेछ ।

(३) नगरपालिकाको आमदानी रकम वैङ्ग दाखिला गर्ने र लेखा राख्ने उत्तरदायित्व सचिवको हुनेछ ।

२१. आमदानीको लेखा अद्यावधिक गरी राख्ने:- (१) नगरपालिकाले आफ्नो आमदानीको लेखा अद्यावधिक बनाई राख्नु पर्नेछ । आमदानीसंग सम्बन्धित प्रामाणिक कागजात सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लेखा राख्ना आमदानीको प्रकृति छुट्टिने गरी आवश्यक सहायक अभिलेख तयार गरी राख्न सकिनेछ ।

२२. नगरपालिकाको कोष सञ्चालन सम्बन्धी व्यवस्था :- (१) नगरपालिकाको नाममा प्राप्त हुने सबै प्रकारको आमदानी ऐनको दफा १२५ बमोजिमको नगरपालिकाको कोषमा जम्मा गर्नु पर्नेछ ।

(२) उपनियम (१) को कोषवाट सिधै कार्य सञ्चालनस्तरको कारोबार गर्न पाइने छैन ।

(३) कार्य सञ्चालनस्तरको कारोबारकालागि नगरपालिकाले चालु खर्च खाता र पूँजीगत खर्च खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ ।

(४) उपनियम (२) बमोजिमको कारोबारका निमित्त स्वीकृत बजेट र कार्यक्रमका आधारमा आवश्यकता अनुसार नगरपालिका कोषवाट नगरपालिकाको कार्य सञ्चालनस्तर र विषयगत शाखालाई चालु खर्चका लागि भए चालु खर्च खाता र पूँजिगत खर्चकालागि भए पूँजिगत खर्च खातामा रकम ट्रान्सफर गर्नु पर्नेछ ।

(५) उपनियम (४) को खातामा आर्थिक वर्षको अन्तमा कुनै रकम बाँकी रहे सो रकम शून्य गरी उपनियम (१) को कोषमा फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता प्राप्त भएको रकम मध्ये नेपाल सरकारबाट प्राप्त फ्रिज गर्नु नपर्ने रकम र नगरपालिकाको आफ्नो आमदानीको रकम आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सारी लेखा राख्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम रकम फिर्ता प्राप्त गरेपछि नेपाल सरकारबाट प्राप्त कुनै अनुदान रकम फ्रिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित निकायमा फिर्ता पठाई दिनु पर्नेछ । यदि फ्रिज गर्नु पर्ने रकम फ्रिज नगराएमा वा फ्रिज गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा फिर्ता नपठाएमा उक्त रकम कट्टा गरेर मात्र निकासा लिनु पर्नेछ । निकासा दिनेले पनि सोही अनुसार गरी निकासा दिनु पर्नेछ ।

तर विशेष प्रकृतिको काम गर्न नियमानुसार खोलिएका विशेष कोष खातामा नगरपालिका कोषवाट गएको रकम भने विशेष कोषको अस्तित्व रहन्नेले सम्म आर्थिक वर्षको अन्तमा रकम शून्य नगरी आगामी आर्थिक वर्षमा विशेष कोष खातामा जिम्मेवारी सारी खर्च गर्न सकिनेछ ।

२३. नगरपालिकामा रहने खाता सम्बन्धी व्यवस्था :- (१) नगरपालिकाले ऐन तथा यस नियमावली बमोजिम खोल्ने खाताहरु, खाताको वर्गीकरण र सो सम्बन्धी अन्य कुराहरु मन्त्रालयले व्यवस्था गरे बमोजिम हुनेछ ।

(२) नगरपालिका कोषको खाता ऐनको दफा १२६ मा उत्तेज भए अनुसार सचिव र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ । नगरपालिकाका अन्य खाता सचिव वा निजले तोकेको अधिकारी र लेखा प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ ।

२४. स्वीकृत बजेटबाट खर्च गर्ने: (१) अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुँदैन ।

(२) खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले देहायको अवस्थामा खर्च गर्ने वा खर्च गर्न निकासा दिनु पर्नेछ :-

(क) खर्च गर्ने रकम स्वीकृत बजेटभित्र र सम्बन्धित खर्च शीर्षक नम्बरमा परेमा र खर्च गर्न बाँकी भएमा,

(ख) खर्च गर्ने रकम कुनै आयोजनाको सम्बन्धमा भए सो आयोजना स्वीकृत भइसकेको भएमा,

(ग) खर्च गर्ने रकम खर्च गर्नुभन्दा अधि नै खर्च गर्ने निकासाको आदेश प्राप्त भइसकेको भएमा,

(घ) वैदेशिक स्रोतबाट व्यहोरिने रकमको हकमा त्यस्तो रकम प्राप्त भैसकेको वा सोधभर्ना माग गरी खर्च गर्ने व्यवस्था भैसकेको भएमा,

(ङ) विनियोजनको मासिक बाँडफाँड स्वीकृत भैसकेको भएमा,

(च) ऐनको दफा १२८ अनुसार रकमान्तर गरी खर्च गर्नु पर्दा वैदेशिक श्रोत तर्फको बजेटको हकमा दातृ संस्था वा सम्बन्धित कामको जिम्मेवारी पाएको अधिकारीको लिखित सहमति प्राप्त गरेको भएमा ।

तर, रकमान्तर नगरी एक बजेट शीर्षकमा स्वीकृत भएको रकम अर्को बजेट शीर्षकमा खर्च गर्न वा एक कार्यक्रमबाट अर्को कार्यक्रममा सापटी लिई खर्च गर्न वा गराउन पाइने छैन ।

२५. रकम खर्च सम्बन्धी कार्यविधि: (१) नगर परिषद्बाट स्वीकृत बजेट र कार्यक्रमको सीमाभित्र रही निर्धारित कार्यमा खर्च गर्नु पर्नेछ ।

(२) सम्बन्धित बजेटभित्रको रकम खर्च गर्दा सचिवबाट स्वीकृत गराई खर्च गर्नु पर्नेछ । स्वीकृत बजेटभित्र परेको तर कारणवश सचिवको स्वीकृति विना खर्च गरेको रकम निजले मनासिव ठानेमा पछि स्वीकृत गरी दिन सक्नेछ ।

(३) उपनियम (२) वर्मोजिम सचिवबाट स्वीकृत गराई खर्च गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्नेछ । बील भरपाई आउन नसक्ने काममा खर्च भएको पाँचसय रूपैयाँसम्मको फुटकर खर्च रकमको हकमा खर्च गर्ने कर्मचारीले प्रमाणित गरी अधिकार प्राप्त अधिकारीबाट समर्थन गराउनु पर्नेछ ।

(४) विकास आयोजना तर्फ आयोजनाको सर्वेक्षण, डिजाइन, लागत अनुमान एवं कार्यक्रम तयार गरी स्वीकृत गराई बजेटमा निर्धारित सीमाभित्र नियमानुसार खर्च गर्नु र समयमै निर्धारित कार्यक्रम अनुसार मालसामानको उपलब्धि तथा प्राविधिक एवं प्रशासकीय व्यवस्था मिलाई कार्य सम्पादन गर्नु सचिवको कर्तव्य हुनेछ । यस सम्बन्धमा वाधा अड्काउ फुकाउन आवश्यक निकासा माग भएमा त्यसको निकासा समयमै दिनु प्रमुखको जिम्मेवारी हुनेछ ।

(५) आफूले जिम्मा लिएको रकम र त्यसको हिसाब किताब बील भरपाई वा प्रमाण आर्थिक प्रशासन शाखा प्रमुखद्वारा राख्न लगाउने उत्तरदायित्व सचिवको हुनेछ ।

(६) कुनै रकमको भुक्तानी दिदा रीत पुगे वा नपुगेको जाँच गर्नु पर्नेछ । खर्च भएको सबै रसिद, बील, भरपाईमा सिलसिलेवार नम्वर राखी आर्थिक प्रशासन शाखाका प्रमुखले “भुक्तानी भएको” जनाउने छाप समेत लगाई दस्तखत गरी प्रमाणित गर्नु पर्नेछ ।

(७) सचिवले आर्थिक कारोबारगर्दा आफ्ना मातहतका कर्मचारी उपर रेखदेख पुऱ्याई नगद, मालसामान तथा अन्य सम्पत्तिमा कुनै किसिमको हिनामिना, हानी नोक्सानी वा लापरवाही हुन नपाउने गरी सुरक्षित राख्न उचित प्रवन्ध गर्नु पर्नेछ । आफूले गर्नुपर्ने काम आफू मुनिका कर्मचारीद्वारा गराएमा पनि त्यस्तो कामप्रति निजको उत्तरदायित्व कायम रहनेछ ।

(८) सचिवले तोकिएको समयमा लेखाका मासिक फाँटवारी सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ ।

(९) सचिवले सुप्तेको काम र आर्थिक कारोबारको लेखा राख्ने उत्तरदायित्व बहन गरी आर्थिक कारोबारमा निजलाई मद्दत गर्न र प्रचलित कानून वर्मोजिम निजको उत्तरदायित्वमा यस नियम वर्मोजिम रीत पुगे वा नपुगेको जाँच गरी हिसाब किताब रीतपूर्वक राखी पेश गर्नुपर्ने निकायमा पेश गरी लेखापरीक्षणगराउने कर्तव्य आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

(१०) यस नियमावली र प्रचलित कानूनको प्रक्रिया नपुगेको कारोबारको आर्थिक प्रशासन शाखा प्रमुखले भुक्तानी दिन वा भुक्तानीको निमित्त पेश गर्न वा भुक्तानीको निमित्त सिफारिस गर्न हुँदैन । आर्थिक कारोबारसञ्चालन गर्न तथा भुक्तानी दिने सम्बन्धमा सचिव र आर्थिक प्रशासन शाखा प्रमुख बीच मतभेद भएमा सचिवको निर्णय अनुसार गर्नु पर्नेछ । यस्तो निर्णयको जानकारी आर्थिक प्रशासन शाखा प्रमुखले नगरपालिका प्रमुख समक्ष निर्णय कार्यान्वयन भएको सात दिनभित्र लिखित रूपमा दिनु पर्नेछ । नगरपालिका प्रमुखले पनि त्यस्तो जानकारी प्राप्त गरेको सात दिनभित्र सम्बन्धित नगरपालिकाका एक सदस्य र आन्तरिक लेखा परीक्षणशाखाको शाखा प्रमुख रहेको समितिबाट जाँचबुझ गराई नगरपालिका समक्ष प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ । यसरी प्राप्त प्रतिवेदन उपर नगरपालिकाले सात दिनभित्र आवश्यक कारबाही गर्नु पर्नेछ ।

२६. लागत अनुमान स्वीकृत गर्ने :- (१) नियम ६३ अनुसार खरिद कार्यका लागि तयार गरिएको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ:-

(क) महानगरपालिकाको हकमा,-

(१) एककरोड रुपैयाँसम्म सचिवबाट,

(२) दुईकरोड रुपैयाँसम्म प्रमुखबाट,

(३) दुईकरोड रुपैयाँ भन्दा बढी महानगरपालिकावाट ।

(ख) उप-महानगरपालिकाको हकमा,-

(१) पचासलाख रुपैयाँसम्म सचिववाट,

(२) एककरोड रुपैयाँसम्म प्रमुखवाट,

(३) एककरोड रुपैयाँ भन्दा बढी उप-महानगरपालिकावाट ।

(ग) नगरपालिकाको हकमा,-

(१) पच्चसलाख रुपैयाँसम्म सचिववाट,

(२) पचासलाख रुपैयाँसम्म प्रमुखवाट,

(३) पचासलाख रुपैयाँ भन्दा बढी नगरपालिकावाट ।

२७. बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकारी : (१) निर्माणकार्य वा मालसामान खरिदका लागि देहायका रकमको बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ :-

(क) महानगरपालिकाको हकमा,-

(१) तीनकरोड रुपैयाँसम्म सचिवले,

(२) पाँचकरोड रुपैयाँसम्म प्रमुखले,

(३) पाँचकरोड रुपैयाँ भन्दा बढी महानगरपालिकाले ।

(ख) उपमहानगरपालिकाको हकमा,-

(१) एककरोड पचासलाख रुपैयाँसम्म सचिवले,

(२) दुईकरोड पचासलाख रुपैयाँसम्म प्रमुखले,

(३) दुईकरोड पचासलाख रुपैयाँ भन्दा बढी उप-महानगरपालिकाले ।

(ग) नगरपालिकाको हकमा,-

(१) पचहत्तरलाख रुपैयाँसम्म सचिवले,

(२) एककरोड पच्चसलाख रुपैयाँसम्म प्रमुखले,

(३) एककरोड पच्चसलाख रुपैयाँ भन्दा बढी नगरपालिकाले ।

२८. प्राविधिक परामर्श वा अन्य सेवा लिने अधिकारी : (१) यस नियम बमोजिम आर्थिक वा प्राविधिक प्रस्ताव स्वीकृत गर्ने अधिकार देहाय बमोजिमको अधिकारीलाई हुनेछ:-

(क) महानगरपालिकाको हकमा,-

(१) दशलाख रुपैयाँसम्म सचिवले,

(२) पच्चीसलाख रुपैयाँसम्म प्रमुखले,

(३) पच्चीसलाख रुपैयाँ भन्दा बढी महानगरपालिकाले ।

(ख) उपमहानगरपालिकाको हकमा,-

(१) पाँचलाख रुपैयाँसम्म सचिवले,

(२) दशलाख रुपैयाँसम्म प्रमुखले,

(३) दशलाख रुपैयाँ भन्दा बढी उपमहा नगरपालिकाले ।

(ग) नगरपालिकाको हकमा,-

(१) दुईलाख पचासहजार रुपैयाँसम्म सचिवले,

- (२) पाँचलाख रुपैयाँसम्म प्रमुखले,
(३) पाँचलाख रुपैयाँ भन्दा बढी नगरपालिकाले ।

२९. भेरिएसन आदेश स्वीकृत गर्ने:- (१) स्वीकृत लागत अनुमान बमोजिम काम शुरु गरिसके पछि प्राविधिक कारणवाट त्यस्तो कार्यको परिमाण थप घट गर्न वा नयाँ आइटम थप्न वा सङ्ग गर्न आवश्यक देखिएमा स्वीकृत बजेटको अधीनमा रही देहाय बमोजिम भेरिएसन आदेश स्वीकृत गराई काम गराउन सकिनेछ :-

- (क) निर्माण कार्यको ड्रईड, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु नपर्ने तर कामको परिमाण मात्र थपघट हुने अवस्थामा सम्झौता मूल्यको दश प्रतिशतसम्मको भेरिएसन आदेश पर्याप्त प्राविधिक पुष्ट्याई सहित सम्बन्धित पदाधिकारीको सिफारिसमा सचिवले जारी गर्नेछ । सो भन्दा बढी थपघट गर्नु परेमा प्राविधिक पुष्ट्याई पेश गरी नगरपालिकावाट स्वीकृत गराउनु पर्नेछ ।
- (ख) निर्माण कामको ड्रईड, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु पर्ने भई सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याई सहित संशोधित अनुमान तयार गरी नगरपालिकावाट स्वीकृत गराउनु पर्नेछ ।
- (ग) मालसामान खरिद, परामर्श सेवा र अन्य सेवा खरिदको हकमा सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश पुष्ट्याई गरी नगरपालिकावाट स्वीकृत गराउनु पर्नेछ ।
- (घ) सम्झौता मूल्यको पन्थ प्रतिशत भन्दा बढी भेरिएसन गर्नु पर्ने भएमा नयाँ लागत अनुमान तयार गरी छुटै खरिद प्रकृयावाट काम गराउनु पर्नेछ ।

३०. आयोजनाको जाँचपास तथा फरफारकः (१) ऐनको दफा १२३ को प्रयोजनकोलागि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गरेको विकास निर्माण सम्बन्धी आयोजनाको जाँचपास गराउँदा त्यस्तो आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएको एक महिनाभित्र सो आयोजनाको काम निर्धारित नक्सा, डिजाइन तथा स्पेशिफिकेशन बमोजिम गुणस्तर युक्त भए वा नभएको जाँचबुझ गर्न प्राविधिक खटाउनेछ । त्यसरी प्राविधिक खटाउँदा कामको सुपरीवेक्षण गर्ने भन्दा एक तह माथिको प्राविधिक खटाउनु पर्नेछ । नगरपालिकामा यस्तो प्राविधिक रहेन्छ भने नियम १३९ बमोजिम परामर्शदाता नियुक्त गर्न सकिनेछ । यस्तो परामर्शदातालाई देहाय बमोजिम पारिश्रमिक दिन सकिनेछ :-

- (क) पचासलाख रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा पाँचहजार रुपैयाँसम्म,
- (ख) एककरोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा दशहजार रुपैयाँसम्म,
- (ग) दशकरोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा तीसहजार रुपैयाँसम्म,
- (घ) दशकरोड रुपैयाँभन्दा माथिको लागत अनुमान भएको निर्माण कार्यमा चालीसहजार रुपैयाँसम्म ।

(२) आयोजनाको जाँचपास तथा फरफारक सम्बन्धी अन्य कुरा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ बमोजिम हुनेछ ।

३१. लिलाम गर्ने अधिकारी: (१) जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन नसक्ने, टुटफुट भै बेकम्मा भएका र पुनः मर्मत नहुने भनी किटान भएका मालसामान मध्ये सचिवले लिलाम गर्नुपर्ने भनी ठहराएका मालसामानको परल मूल्य खुलेकोमा चालीसहजार रुपैयाँसम्मको र परल मूल्य नखुलेको भए हाल मूल्याङ्कन भएको मूल्यमा दसहजार रुपैयाँसम्म वा दुवै गरेर पचासहजार रुपैयाँसम्मका मालसामान आर्थिक प्रशासन शाखा प्रमुख र भण्डारको जिम्मा लिएको कर्मचारीको राय लिई सचिवले परिच्छेद-१० को कार्यविधि अपनाई लिलाम गर्न सक्नेछ ।

(२) उपनियम (१) मा उल्लिखित रकम भन्दा बढी मूल्यको मालसामान लिलाम गर्नु पर्दा नगरपालिकामा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्नेछ ।

३२. आर्थिक सहायता: ऐनको दफा १२६ को उपदफा (२) को प्रयोजनको लागि स्वीकृत बजेटको परिधिभित्र रही नगरपालिकाले ऐन बमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडावाट उठाएको कुल रकमको वार्षिक अधिकतम एक प्रतिशत वा एकलाख रुपैयाँ मध्ये जुन कम हुन्छ सो रकम आर्थिक सहायतामा खर्च गर्न सक्नेछ । यसरी गरिएको खर्च रकम मासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ ।

३३. विशेष कोष : (१) नगर परिषदले आफ्नो कोषमा जम्मा भएको आन्तरिक आयबाट देहायबमोजिमका विशेष कोषहरुमा आवश्यक रकम विनियोजन गर्न सक्नेछ:-

- (क) दैवी प्रकोप उद्धार विशेष कोष,
- (ख) मर्मत सम्भार विशेष कोष,
- (ग) गरीबी निवारण तथा सामाजिक परिचालन विशेष कोष,
- (घ) महिला तथा बाल विकास विशेष कोष,
- (ङ) स्वास्थ्य सामुदायिक विशेष कोष,
- (च) वातावरणीय व्यवस्थापन विशेष कोष,
- (छ) कर्मचारी कल्याण कोष ।

३४. प्रशासनिक खर्चको हद: ऐनको दफा १२६ को उपदफा (६) को प्रयोजनको लागि नगरपालिकाले स्वीकृत बजेटको परिधिभित्र रही ऐन वमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको पच्चीसलाख रुपैयाँसम्म आन्तरिक आम्दानी हुने नगरपालिकाले अधिकतम साठी प्रतिशत, पच्चीस देखि पचासलाख रुपैयाँसम्म आम्दानी हुने नगरपालिकाले अधिकतम चालीस प्रतिशत, पचासलाख देखि एककरोड रुपैयाँसम्म आम्दानी हुने नगरपालिकाले अधिकतम तीस प्रतिशत र एककरोड रुपैयाँ भन्दा बढी आम्दानी हुने नगरपालिको पच्चीस प्रतिशत भन्दा बढी रकम प्रशासनिक कार्यका लागि खर्च गर्न पाइने छैन ।

स्पष्टीकरण: नगरपालिकाको विकास आयोजना, सरसफाई, दमकल र एम्बुलेन्स खर्च बाहेक तलव, भत्ता, कर्मचारी कल्याण कोष, इन्यन, मर्मत, मसलन्द, फर्निचर, भैपरी, आर्थिक सहायता जस्ता खर्च यस नियमको प्रयोजनका लागि प्रशासनिक खर्च मानिनेछ ।

३५. भैपरी आउने खर्च: नगरपालिकाले स्वीकृत बजेटको परिधिभित्र रही ऐन वमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको एक प्रतिशतसम्म रकम भैपरी आउने विकास निर्माण कामको लागि खर्च गर्न सक्नेछ, र सो भन्दा बढी खर्च गर्नु परेमा नगर परिषद्बाट स्वीकृत गराउनु पर्नेछ ।

३६. आन्तरिक लेखा परीक्षण शाखाको व्यवस्था: ऐनको दफा १३५ को उपदफा (१) को प्रयोजनको लागि वार्षिक एककरोड रुपैयाँ भन्दा बढी आम्दानी हुनेदनगरपालिकाले अधिकृतस्तरको कर्मचारी सहित र सोभन्दा कम आम्दानी हुने नगरपालिकाले सहायकस्तरको कर्मचारी सहितको आन्तरिक लेखा परीक्षण शाखा खडा गर्नु पर्नेछ ।

३७. आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार: नियम ३६ वमोजिम खडा भएको आन्तरिक लेखा परीक्षण शाखाको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :-

- (क) आय व्यय र धरौटीको स्रेस्ताको मासिक रूपमा लेखा परीक्षण गर्ने,
- (ख) अन्तिम लेखा परीक्षणको लागि श्रेस्ता तयारी राख्न सहयोग पुऱ्याउने,
- (ग) आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारको आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा लेखा समितिमा तुरुन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने,
- (घ) आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिका सम्बन्धमा आन्तरीक लेखापरीक्षण सम्पन्न गरेको मितिले सात दिनभित्र प्रमुख र सचिवलाई प्रतिवेदन पेश गर्ने,
- (ङ) खण्ड (घ) वमोजिम प्रतिवेदन पेश गरेपछि प्रमुख वा सचिवले कुनै निर्देशन दिएको भए निर्देशन र निर्णय कार्यान्वयन गर्ने,
- (च) अन्तिम लेखापरीक्षण गर्नु अघि आन्तरिक लेखा परीक्षणबाट औल्याएको बेरुजु र तत्सम्बन्धमा भएको कारबाही र शाखाको धारणा सहितको प्रतिवेदन अन्तिम लेखा परीक्षक समक्ष पेश गर्ने,
- (छ) नगरपालिका अन्तर्गतका विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने,
- (ज) लेखा समितिको सचिवालयको काम गर्ने,
- (झ) स्थानीय निकाय अन्तर्गतका कर्मचारीहरुको वार्षिक तलवी प्रतिवेदन पारित गर्ने,
- (ञ) परिषद्को निर्णय वमोजिम बेरुजु फछ्यौट भए अनुरुप बेरुजुको लगत कट्टा गर्ने,
- (ट) लेखापरीक्षण प्रतिवेदन लेखा समितिको बैठकमा पेश गर्ने ।

३८. लेखापरीक्षकको छनौट:- लेखापरीक्षक छनौट गर्ने प्रयोजनको लागि महानगरपालिका र उपमहानगरपालिकाले राष्ट्रिय स्तरका दैनिक पत्रिकामा र नगरपालिकाले स्थानीय स्तरमा नियमित प्रकाशन हुने पत्रिकामा सूचना प्रकाशन गरी नेपाल चाटड एकाउन्टेन्ट संस्थामा दर्ता भएका उपयुक्त वर्गसंग दरखास्त आव्हान गरी लेखापरीक्षकहरुको नाम सूचीकृत गर्नु पर्नेछ र त्यसरी सूचीकृत भएका लेखापरीक्षक मध्येबाट ऐनको दफा १३५ बमोजिम लेखापरीक्षकको छनौट गर्नु पर्नेछ ।

३९. नगरपालिकाले राख्नुपर्ने सेस्ताको ढाँचा: (१) नगरपालिकाले देहायको श्रेस्ता देहाय बमोजिमको अनुसूचीको ढाँचामा राखी अनुसूची-३० मा उल्लेख भए अनुसारको वासलात समेत तयार गर्नु पर्नेछ :-

(क)	नगरपालिकाको आम्दानीको वर्गीकरण र व्याख्या	अनुसूची-३
(ख)	नगरपालिकाको खर्चको वर्गीकरण र व्याख्या	अनुसूची-४
(ग)	क्षेत्रगत वजेट विनियोजन	अनुसूची-७
(घ)	जिल्लाको संकेत नम्वर	अनुसूची-८
(ङ)	आम्दानी रसिद	अनुसूची-९
(च)	दैनिक आय शीर्षकगत कर संकलन खाता	अनुसूची-१०
(छ)	लगती आय खाता (व्यक्तिगत खाता)	अनुसूची-११
(ज)	दैनिक कर प्राप्ति खाता	अनुसूची-१२
(झ)	बडागत कर संकलन खाता	अनुसूची-१३
(ञ)	आन्तरिक स्रोतको लगती असूली विवरण	अनुसूची-१४
(ट)	दैनिक कारोबारविवरण	अनुसूची-१५
(ठ)	गोशवारा भौचर	अनुसूची-१६
(ड)	वैङ्ग नगदी किताव	अनुसूची-१७
(ढ)	वजेट हिसाब	अनुसूची-१८
(ण)	लेजर खाता	अनुसूची-१९
(त)	पेश्की खाता	अनुसूची-२०
(थ)	खर्चको फाँटवारी	अनुसूची-२१
(द)	फछ्यौट गर्न बाँकी पेश्कीको मास्केवारी	अनुसूची-२२
(ध)	वैङ्ग हिसाबको विवरण	अनुसूची-२३
(न)	भुक्तानी दिन बाँकीको विवरण	अनुसूची-२४
(प)	वार्षिक आर्थिक विवरण	अनुसूची-२५
(फ)	मासिक वित्तीय प्रतिवेदन	अनुसूची-२६
(ब)	वार्षिक आय-व्यय विवरण	अनुसूची-२७
(भ)	आम्दानी खर्चको तुलनात्मक विवरण	अनुसूची-२८
(म)	सन्तुलन परीक्षण	अनुसूची-२९
(य)	वासलात	अनुसूची-३०
(र)	सम्पत्ति विवरण	अनुसूची-३१
(ल)	वैङ्ग खाताको आम्दानी खर्चको मासिक विवरण	अनुसूची-३३
(व)	प्रतितपत्र अभिलेख खाता	अनुसूची-३४

(स)	बैंड रयारेण्टीको अभिलेख खाता	अनुसूची-३५
(ष)	तलब भुक्तानीको फाराम	अनुसूची-३६
(श)	वार्षिक तलवी प्रतिवेदन	अनुसूची-३७
(ह)	भ्रमण आदेश	अनुसूची-३८
(क्ष)	दैनिक भ्रमण खर्चको वील	अनुसूची-३९
(त्र)	व्यक्तिगत धरौटी खाता	अनुसूची-४०
(ज्ञ)	गोशवारा धरौटी खाता	अनुसूची-४१
(कक)	धरौटीको मास्केवारी	अनुसूची-४२
(कख)	धरौटीको आर्थिक विवरण	अनुसूची-४३
(कग)	धारा, विजुली, टेलिफोन, धरौटीको लगत	अनुसूची-४४
(कघ)	सवारीको लगावुक	अनुसूची-४५
(कड)	चल्ती मेशीन वा सवारीको किताब	अनुसूची-४६
(कच)	माग फाराम	अनुसूची-४७
(कछ)	खरिद आदेश	अनुसूची-४८
(कज)	दाखिला प्रतिवेदन फारम	अनुसूची-४९
(कभ)	खर्च भएर जाने जिन्सी मालसामान को खाता	अनुसूची-५०
(कत्र)	खप्ने जिन्सी सामानको खाता	अनुसूची-५१
(कट)	जिन्सी निरीक्षण फाराम	अनुसूची-५२
(कठ)	जिन्सी मौज्दातको वार्षिक विवरण	अनुसूची-५३
(कड)	हस्तान्तरण फाराम	अनुसूची-५४
(कठ)	लिलाम विक्री गर्ने फाराम	अनुसूची-५५
(कण)	जिन्सी निसर्ग/ मिनाहा फाराम	अनुसूची-५६
(कत)	भाडामा दिएको सम्पत्तीको अभिलेख किताब	अनुसूची-५७
(कथ)	भाडामा लिएको मेसिन औजारको अभिलेख किताब	अनुसूची-५८
(कद)	निर्माण कार्यको लागत इष्टिमेट निकाले तरीका	अनुसूची-५९
(कध)	बोलपत्र मुल्याङ्कन फाराम	अनुसूची-६०
(कन)	डोर हाजिर फाराम	अनुसूची-६१
(कप)	डोर हाजिरी (नियन्त्रण) खाता	अनुसूची-६२
(कफ)	नापी किताब	अनुसूची-६३
(कब)	नापी किताब (नियन्त्रण) अभिलेख खाता	अनुसूची-६४
(कभ)	ठेक्का सम्बन्धी वील	अनुसूची-६५
(कम)	ठेक्का सम्बन्धी लगत	अनुसूची-६६
(कय)	आइटमवाइज कार्य अभिलेख खाता	अनुसूची-६७
(कर)	ठेकेदार/ उपभोक्ता समिति/ गैर सरकारी संस्थाको	अनुसूची-६८

	व्यक्तिगत खाता	
(कल)	उपभोक्ता समितिलाई भुक्तानी दिने बील	अनुसूची-६९
(कव)	कार्य सम्पन्न मुल्याङ्कन फाराम	अनुसूची-७०
(कस)	वार्षिक खरिद योजना	अनुसूची-७१
(कष)	खरिद को गुरु योजना	अनुसूची-७२
(कश)	लक्ष्य प्रगति विवरण	अनुसूची-७३
(कह)	आन्तरिक लेखा परीक्षणको प्रतिवेदन	अनुसूची-७४
(कक्ष)	बेरुजु अभिलेख खाता	अनुसूची-७५
(कत्र)	असूल गर्ने रकमको विवरण	अनुसूची-७६
(कज्ञ)	बरवुभारथको प्रमाण पत्र	अनुसूची-७७
(खक)	कबुलियतको फाराम	अनुसूची-७८
(खख)	पट्टाको फाराम	अनुसूची-७९
(खग)	घर विवरण खाता	अनुसूची-८२
(खघ)	मालसामान वा अन्य सेवाको खरिद सम्झौता	अनुसूची-८२
(खड)	निर्माण कार्यको खरिद सम्झौता	अनुसूची-८३
(खच)	परामर्श सेवाको खरिद सम्झौता	अनुसूची-८४

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) मा उल्लेख नभएका थप स्रेस्ता जिल्ला विकास समितिको लागि तोकिएको वा स्वीकृत म.ले.प. फारामहरुमध्येवाट आवश्यकता अनुसार प्रयोग गर्न सकिनेछ ।

परिच्छेद - ४

जिल्ला विकास समितिको आर्थिक कार्यप्रणाली

४०. जिल्ला विकास समितिको लेखा र सोको सिद्धान्तः (१) जिल्ला विकास समितिको लेखा दोहोरो स्रेस्ता प्रणाली (डबल इन्ट्री सिष्टम) को सिद्धान्तमा आधारित नगद कारोबारमा राखिएको हुनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको श्रेस्ता विद्युतीय प्रणालीमा समेत राख्न सकिनेछ ।

(३) जिल्ला विकास समितिले यस नियमावली बमोजिमको आर्थिक कार्यविधि अवलम्बन गरी आयव्ययको स्रेस्ता राख्नु पर्नेछ ।

४१. आम्दानी रकम बुझने र दाखिला गर्ने: (१) जिल्ला विकास समितिलाई प्रचलित कानून बमोजिम प्राप्त हुने रकम आम्दानी रसिद काटी बुझि लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको रकम गोश्वारा भौचर उठाई सम्बन्धित खातामा आम्दानी बाँधी त्यस्तो नगद प्राप्त भएको भोलिपल्टसम्ममा बैङ्ग दाखिला गर्नु पर्नेछ ।

(३) जिल्ला विकास समितिको आम्दानी रकम बैङ्ग दाखिला गर्ने र लेखा राख्ने उत्तरदायित्व अधिकार प्राप्त अधिकारीको हुनेछ ।

४२. आम्दानीको लेखा अद्यावधिक गरी राख्ने: (१) जिल्ला विकास समितिले आफ्नो आम्दानीको लेखा अद्यावधिक बनाई राख्नु पर्नेछ । आम्दानीसंग सम्बन्धित प्रामाणिक कागजात पनि सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लेखा राख्दा आम्दानीको प्रकृति छुट्टिने गरी आवश्यक सहायक अभिलेख तयार गरी राख्न सकिनेछ ।

४३. कोष सञ्चालन सम्बन्धी व्यवस्था :- (१) जिल्ला विकास समितिको नाममा प्राप्त हुने सबै प्रकारको आमदानी ऐनको दफा २२१ मा उल्लेख गरिएको जिल्ला विकास कोषमा जम्मा गर्नु पर्नेछ ।

तर जिल्ला विकास समितिको कार्यालय मार्फत गाउँ विकास समितिलाई जाने नेपाल सरकारबाट प्राप्त अनुदान रकम, दातृ संस्थावाट गाउँ विकास समितिमा जिल्ला विकास समितिको कार्यालय मार्फत सिधै जाने रकम, धरौटी रकम र नेपाल सरकारको केन्द्रीयस्तरको कार्यक्रम सञ्चालन गर्न प्राप्त रकम भने यो कोषमा जम्मा गर्नु हुदैन । यस्तो रकम मन्त्रालयले तोकेको खातामा जम्मा गरी आर्थिक कारोबार सञ्चालन गर्नु पर्नेछ ।

(२) उपनियम (१) को कोषबाट सिधै कार्य सञ्चालनस्तरको कारोबार गर्न पाइने छैन ।

(३) कार्य सञ्चालनस्तरको कारोबारकालागि जिल्ला विकास समितिले चालु खर्च खाता र पूँजिगत खर्च खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ ।

(४) कार्य सञ्चालनस्तरको कारोबारका निमित्त स्वीकृत बजेट र कार्यक्रमका आधारमा आवश्यकता अनुसार उपनियम (१) को कोषबाट जिल्ला विकास समितिको कार्य सञ्चालनस्तर र विषयगत शाखालाई चालु खर्चका लागि भए चालु खर्च खाता र पूँजिगत खर्चका लागि भए पूँजिगत खर्च खातामा रकम ट्रान्सफर गर्नु पर्नेछ ।

(५) उपनियम (४) को खातामा आर्थिक वर्षको अन्तमा कुनै रकम बाँकी रहे सो रकम शून्य गरी उपनियम (१) को कोषमा फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता प्राप्त भएको रकम मध्ये नेपाल सरकारबाट प्राप्त फ्रिज गर्नु नपर्ने रकम र जिल्ला विकास समितिको आफ्नो आमदानीको रकम आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सारी लेखा राख्नु पर्नेछ ।

(६) उपनियम (५) वमोजिम रकम फिर्ता गर्दा नेपाल सरकारबाट प्राप्त कुनै अनुदान रकम फ्रिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित निकायमा फिर्ता पठाई दिनु पर्नेछ । यदि फ्रिज गर्नु पर्ने रकम फ्रिज नगराएमा वा फ्रिज गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा फिर्ता नपठाएमा उक्त रकम कट्टा गरेर मात्र निकासा लिनु पर्नेछ । निकासा दिनेले पनि सोही अनुसार गरी निकासा दिनु पर्नेछ ।

तर विशेष प्रकृतिको काम गर्न खोलिएका विशेष कोष खातामा जिल्ला विकास कोषबाट गएको रकम भने त्यस्तो विशेष कोषको अस्तित्व रहन्नेले सम्म आर्थिक वर्षको अन्तमा रकम शून्य नगरी आगामी आर्थिक वर्षमा विशेष कोषमा जिम्मेवारी सारी खर्च गर्न सकिनेछ ।

४४. जिल्ला विकास समितिमा रहने खाता सम्बन्धी व्यवस्था :- (१) जिल्ला विकास समितिले ऐन तथा यस नियमावली वमोजिम खोल्ने खाताहरू, खाताको वर्गीकरण र सो सम्बन्धी अन्य कुराहरू मन्त्रालयले व्यवस्था गरे वमोजिम हुनेछ ।

(२) जिल्ला विकास समिति कोषको खाता ऐनको दफा २२२ मा उल्लेख भए अनुसार सचिव र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ । जिल्ला विकास समितिका अन्य खाता सचिव वा निजले तोकेको अधिकारी र लेखा प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ ।

४५. स्वीकृत बजेटबाट खर्च गर्ने: (१) अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुँदैन ।

(२) खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले देहायको अवस्थामा खर्च गर्ने वा खर्च गर्ने निकासा दिनु पर्नेछ :-

- (क) खर्च गर्ने रकम स्वीकृत बजेटभित्र र सम्बन्धित खर्च शीर्षक नम्बरमा परेमा र खर्च गर्न बाँकी भएमा,
- (ख) खर्च गर्ने रकम कुनै योजनाको सम्बन्धमा भए सो योजना स्वीकृत भइ कार्य तालिका प्राप्त भएमा,
- (ग) विनियोजनको मासिक बाँडफाँड भै स्वीकृत भैसकेको भएमा,
- (घ) खर्च गर्ने रकम खर्च गर्नुभन्दा अधिक नै खर्च गर्न निकासाको आदेश प्राप्त भैसकेको भएमा,
- (ङ) वैदेशिक स्रोतबाट व्याहोरिने रकमको हकमा त्यस्तो रकम प्राप्त भैसकेको वा सोधभर्ना माग गरी खर्च गर्ने व्यवस्था भैसकेको भएमा,
- (च) ऐनको दफा २२४ वमोजिम रकमान्तर गरी खर्च गर्नु पर्दा वैदेशिक श्रोतको बजेटको हकमा दातृ संस्था वा सम्बन्धित कामको जिम्मा पाएको अधिकारीको लिखित सहमति प्राप्त गरेको भएमा ।

तर, रकमान्तर नगराई एक बजेट शीर्षकमा स्वीकृत भएको रकम अर्को बजेट शीर्षकमा खर्च गर्न वा एक कार्यक्रमबाट अर्को कार्यक्रममा सापेक्षी लिई खर्च गर्न वा गराउन पाइने छैन ।

४६. रकम खर्च सम्बन्धी कार्यविधि: (१) जिल्ला परिषद्बाट स्वीकृत कार्यक्रम र बजेटको सीमाभित्र रही अधिकार प्राप्त अधिकारीले निर्धारित कार्यमा रकम खर्च गर्नु पर्नेछ वा सम्बन्धित विषयगत शाखा वा कार्यालयको प्रमुखलाई सम्बन्धित विषयगत क्षेत्रको काममा खर्च गर्न अस्थित्यारी दिनु पर्नेछ ।

(२) सम्बन्धित बजेटभित्रको रकम खर्च गर्दा अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराई खर्च गर्नु पर्नेछ । स्वीकृत बजेटभित्र परेको तर कारणवश अधिकार प्राप्त अधिकारीको स्वीकृति बिना खर्च गरेको रकम निजले मनासिब ठानेमा पछि स्वीकृत गरी दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराई खर्च गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्नेछ । तर बील भर्पाई पेश हुन नसक्ने पाँचसय रुपैयाँसम्मको फुटकर काममा खर्च भएको रकमको हकमा खर्च गर्ने कर्मचारीले प्रमाणित गरी अधिकार प्राप्त अधिकारीबाट समर्थन गराउनु पर्नेछ ।

(४) विकास आयोजना तर्फ योजनाको सर्वेक्षण, डिजाइन, लागत अनुमान एवं कार्यक्रम तयार गरी स्वीकृत गराई बजेटमा निर्धारित सीमाभित्र नियमानुसार खर्च गर्नु र समयमै निर्धारित कार्यक्रम अनुसार मालसामानको उपलब्ध तथा प्राविधिक एवं प्रशासकीय व्यवस्था मिलाई कार्य सम्पादन गर्नु अधिकार प्राप्त अधिकारीको कर्तव्य हुनेछ । यस सम्बन्धमा वाधा अडकाउ फुकाउन आवश्यक निकासा माग भएमा त्यसको निकासा समयमै दिनु सभापतिको जिम्मेवारी हुनेछ ।

(५) आफूले जिम्मा लिएको रकम र त्यसको हिसाब किताब, बील, भरपाई वा प्रमाण आर्थिक प्रशासन शाखा प्रमुखद्वारा राख्न लगाउने उत्तरदायित्व अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(६) कुनै रकमको भुक्तानी दिंदा रीत पुगे वा नपुगेको जाँच गर्नु पर्नेछ । खर्च भएको सबै रसिद, बील, भरपाईमा सिलसिलेवार नम्वर राखी आर्थिक प्रशासन शाखा प्रमुखले “भुक्तानी भएको” जनाई दस्तखत गरी प्रमाणित गर्नु पर्नेछ ।

(७) अधिकार प्राप्त अधिकारीले आर्थिक कारोबारगर्दा आफ्ना मातहतका कर्मचारी उपर रेखदेख पुऱ्याई नगद, मालसामान तथा अन्य सम्पत्तिमा कुनै किसिमको हिनामिना, हानी नोक्सानी वा लापरवाही हुन नपाउने गरी सुरक्षित राख्न प्रबन्ध गर्नु पर्नेछ । आफूले गर्नुपर्ने काम आफू मुनिका कर्मचारीद्वारा गराएमा पनि त्यस्तो कामप्रति निजको उत्तरदायित्व कायमै रहनेछ ।

(८) अधिकार प्राप्त अधिकारीले तोकिएको समयमा लेखाको मासिक फाँटवारी सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।

(९) अधिकार प्राप्त अधिकारीले सुम्पेको काम र आर्थिक कारोबारको लेखा राख्ने उत्तरदायित्व बहन गरी आर्थिक कारोबारमा निजलाई मद्दत गर्न र प्रचलित कानून बमोजिम निजको उत्तरदायित्वमा यस नियम बमोजिम रीत पुगे वा नपुगेको जाँच गरी हिसाब किताब रीतपूर्वक राखी पेश गर्नुपर्ने निकायमा पेश गरी लेखापरीक्षणगराउने कर्तव्य आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

(१०) यो नियमाली र प्रचलित कानूनको प्रक्रिया नपुगेको कारोबारको आर्थिक प्रशासन शाखा प्रमुखले भुक्तानी दिन वा भुक्तानीको निमित्त पेश गर्न वा भुक्तानीको निमित्त सिफारिश गर्न हुदैन । आर्थिक कारोबारसञ्चालन एवं भुक्तानी दिने सम्बन्धमा अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखबीच मतभेद भएमा अधिकार प्राप्त अधिकारीको निर्णय अनुसार गर्नु पर्नेछ । यस्तो निर्णयको जानकारी आर्थिक प्रशासन शाखा प्रमुखले सभापति समक्ष निर्णय कार्यान्वयन भएको सात दिनभित्र लिखित रूपमा दिनु पर्नेछ । सभापतिले पनि त्यस्तो जानकारी प्राप्त गरेको सात दिनभित्र जिल्ला विकास समितिका एक सदस्य र आन्तरिक लेखा परीक्षणशाखा प्रमुखबाट जाँचबुझ गराई जिल्ला विकास समितिसमक्ष प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ । यसरी प्राप्त प्रतिवेदन उपर जिल्ला विकास समितिले सात दिनभित्र आवश्यक कारबाही गर्नु पर्नेछ ।

४७. लागत अनुमान स्वीकृत गर्ने : (१) नियम ६३ अनुसार खरिद कार्यका लागि तयार गरिएको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ :-

- (क) पच्चीसलाख रुपैयाँसम्म विषयगत शाखा प्रमुखबाट,
- (ख) पचासलाख रुपैयाँसम्म सचिवबाट,
- (ग) एककरोड रुपैयाँसम्म सभापतिबाट,
- (घ) एककरोड रुपैयाँ भन्दा माथि जिल्ला विकास समितिबाट ।

४८. बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकारी: (१) निर्माणकार्य वा मालसामान खरिदका लागि देहायका रकमको बोलपत्र वा सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ :-

- (क) पचासलाख रूपैयाँसम्म विषयगत शाखा प्रमुखबाट,
- (ख) एककरोड पचासलाख रूपैयाँसम्म सचिवबाट,
- (ग) दुईकरोड पचासलाख रूपैयाँसम्म सभापतिबाट,
- (घ) दुईकरोड पचासलाख रूपैयाँभन्दा माथि जिल्ला विकास समितिबाट ।

४९. प्राविधिक परामर्श वा व्यावसायिक सेवा लिने अधिकारी: यस नियमावली बमोजिम आर्थिक वा प्राविधिक प्रस्ताव स्वीकृत गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछ :-

- (क) एकलाख पचास हजार रूपैयाँसम्म विषयगत शाखा प्रमुखबाट,
- (ख) दशलाख रूपैयाँसम्म सचिवबाट,
- (ग) पच्चीसलाख रूपैयाँसम्म सभापतिबाट,
- (घ) पच्चीसलाख रूपैयाँ भन्दा माथि जिल्ला विकास समितिबाट ।

५०. भेरिएसन आदेश स्वीकृत गर्ने:- (१) स्वीकृत लागत अनुमान बमोजिम काम शुरु गरि सकेपछि प्राविधिक कारणबाट त्यस्तो कार्यको परिमाण थप घट गर्न वा नयाँ आइटम थप्न वा सट्टा गर्न आवश्यक देखिएमा स्वीकृत बजेटको अधिनमा रही देहाय बमोजिम भेरिएसन आदेश स्वीकृत गराई काम गराउन सकिनेछ :-

- (क) निर्माण कार्यको ड्रईड, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु नपर्ने तर कामको परिमाण मात्र थपघट हुने अवस्थामा सम्झौता मूल्यको दश प्रतिशतसम्मको भेरिएसन आदेश पर्याप्त प्राविधिक पुष्ट्याई सहित सम्बन्धित पदाधिकारीको सिफारिसमा सचिवले जारी गर्नेछ । सो भन्दा बढी थपघट गर्नु परेमा प्राविधिक पुष्ट्याई पेश गरी जिल्ला विकास समितिबाट स्वीकृत गराउनु पर्नेछ,
- (ख) निर्माण कामको ड्रईड, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु पर्ने भई सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक पुष्ट्याई सहित संशोधित अनुमान तयार गरी जिल्ला विकास समितिले,
- (ग) मालसामान खरिद, परामर्श सेवा र अन्य सेवा खरिदको हकमा सम्झौता मूल्यको पन्थ प्रतिशतसम्मको भेरिएसन आदेश पुष्ट्याई गरी जिल्ला विकास समितिले,
- (घ) सम्झौता मूल्यको पन्थ प्रतिशत भन्दा बढी भेरिएसन गर्नु पर्ने भएमा नयाँ लागत अनुमान तयार गरी छुट्टै खरिद प्रकृयाबाट काम गराउनु पर्नेछ ।

५१. आयोजनाको जाँचपास तथा फरफारकः (१) ऐनको दफा २१३ को प्रयोजनको लागि जिल्ला विकास समितिले आफ्नो क्षेत्र भित्र सञ्चालन गरेको विकास निर्माण सम्बन्धी आयोजनाको जाँचपास गराउँदा त्यस्तो आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएको एक महिनाभित्र निर्धारित नक्सा, डिजाइन तथा स्पेशिफिकेशन बमोजिम गुणस्तर युक्त भए वा नभएको जाँचबुझ गर्न जिल्ला विकास समितिले प्राविधिक खटाउनेछ । त्यसरी प्राविधिक खटाउँदा कामको सुपरिवेक्षण गर्ने भन्दा एक तह माथिको प्राविधिक खटाउनु पर्नेछ । जिल्ला विकास समितिमा यस्तो प्राविधिक रहेनेछ भने नियम १३९ बमोजिम परामर्शदाता नियुक्त गर्न सकिनेछ । यस्तो परामर्शदातालाई देहाय बमोजिम पारिश्रमिक दिन सकिनेछ :-

- (क) पचासलाख रूपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा पाँचहजार रूपैयाँसम्म,
- (ख) एककरोड रूपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा दशहजार रूपैयाँसम्म,
- (ग) दशकरोड रूपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा तीसहजार रूपैयाँसम्म,
- (घ) दशकरोड भन्दा माथिको लागत अनुमान भएको निर्माण कार्यमा बढीमा चालीसहजार रूपैयाँसम्म ।

(२) आयोजनाको जाँचपास तथा फरफारक सबन्धी अन्य कुरा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ बमोजिम हुनेछ ।

५२. लिलाम गर्ने अधिकारी: (१) जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन नसक्ने, टुटफुट भै बेकम्मा भएका र पुनः मर्मत नहुने भनी किटान भएका मालसामानमध्ये सचिवले लिलाम गर्नुपर्ने भनी ठहराएका मालसामानको परल मूल्य खुलेकोमा चालीसहजार रूपैयाँसम्मको र परल मूल्य नखुलेको भए हाल मुल्याङ्कन भएको मूल्यमा दशहजार रूपैयाँसम्म वा

दुवै गरेर पचासहजार रुपैयाँसम्मका मालसामान आर्थिक प्रशासन शाखा प्रमुख र भण्डारको जिम्मा लिएको कर्मचारीको राय लिई अधिकार प्राप्त अधिकारीले परिच्छेद-१० को कार्यविधि अपनाई लिलाम गर्न सक्नेछ ।

(२) उपनियम (१) मा उल्लेखित रकम भन्दा बढी मूल्यको मालसामान लिलाम गर्नु पर्दा जिल्ला विकास समितिमा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्नेछ ।

५३. आर्थिक सहायता: ऐनको दफा २२२ को उपदफा (२) को प्रयोजनको लागि स्वीकृत बजेटको परिधिभित्र रही जिल्ला विकास समितिले ऐन बमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको गत वर्षको यथार्थ कूल रकमको वार्षिक अधिकतम एक प्रतिशत वा एकलाख रुपैयाँ मध्ये जुन कम हुन्छ सो रकम सभापतिले आर्थिक सहायतामा खर्च गर्न सक्नेछ । यसरी खर्च गरिएको रकम मासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ ।

५४. विशेष कोष: (१) प्रत्येक जिल्ला परिषद्ले आफ्नो कोषमा जम्मा भएको आन्तरिक आयबाट देहायबमोजिमको विशेष कोषहरुमा रकम विनियोजन गर्न सक्नेछ :-

- (क) प्रकोप व्यवस्थापन विशेष कोष,
- (ख) मानव संशाधन विकास विशेष कोष,
- (ग) मर्मत सम्भार विशेष कोष,
- (घ) स्थानीय विकास विशेष कोष,
- (ङ) वातावरणीय व्यवस्थापन विशेष कोष,
- (च) गरिबी निवारण तथा सामाजिक परिचालन विशेष कोष,
- (छ) महिला तथा बाल विकास विशेष कोष,
- (ज) कर्मचारी कल्याण कोष ।

५५. प्रशासनिक खर्चको हद: ऐनको दफा २२२ को उपदफा (७) को प्रयोजनको लागि जिल्ला विकास समितिले स्वीकृत बजेटको परिधिभित्र रही ऐन बमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको पच्चीसलाख रुपैयाँसम्म आमदानी हुने जिल्ला विकास समितिले अधिकतम चालीस प्रतिशत, पचासलाख देखि एककरोड रुपैयाँसम्म आमदानी हुने जिल्ला विकास समितिले तीस प्रतिशत र एककरोड रुपैयाँ भन्दा बढी आमदानी हुने जिल्ला विकास समितिले पच्चीस प्रतिशत भन्दा बढी रकम प्रशासनिक कार्यका लागि खर्च गर्न पाइने छैन ।

५६. भैपरी आउने खर्च: ऐनको दफा २२४ को उपदफा (२) को प्रयोजनको लागि जिल्ला विकास समितिले स्वीकृत बजेटको परिधिभित्र रही ऐन बमोजिम कर, शुल्क, सेवा शुल्क, दस्तुर र भाडाबाट उठाएको कुल रकमको एक प्रतिशतसम्म रकम भैपरी आउने विकास निर्माण कामको लागि खर्च गर्न सक्नेछ ।

५७. आन्तरिक लेखा परीक्षणशाखाको व्यवस्था: ऐनको दफा २३२ को उपदफा (१) को प्रयोजनको लागि अनुसूची-८० मा उल्लेख भएका जिल्लाका जिल्ला विकास समितिमा सहायकस्तर र अन्य जिल्लामा अधिकृतस्तरको कर्मचारी प्रमुख र आवश्यकतानुसार अन्य सहायक कर्मचारी सहितको आन्तरिक लेखा परीक्षणशाखा खडा गर्नु पर्नेछ ।

५८. आन्तरिक लेखा परीक्षणशाखाको काम, कर्तव्य र अधिकार: नियम ५७ बमोजिम खडा भएको आन्तरिक लेखा परीक्षणशाखाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) आय, व्यय र धरौटीको स्नेस्ताको मासिक रूपमा लेखा परीक्षणरार्ने,
- (ख) जिल्ला विकास कोषबाट रकम प्रवाह भएको जिल्ला विकास समिति अन्तर्गतका विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने,
- (ग) ऐनको दफा ६९ को उपदफा (१) बमोजिम गाउँ विकास समितिको आन्तरिक लेखा परीक्षण गर्ने,
- (घ) आन्तरिक लेखा परीक्षणबाट देखिएका त्रुटिहरु लेखापरीक्षण कार्य सम्पन्न गरेको पन्थ दिनभित्र सम्बन्धित निकाय र सचिवलाई प्रतिवेदन पेश गर्ने,
- (ङ.) आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारको आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा लेखा समितिमा तुरन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने,

- (च) अन्तिम लेखापरीक्षण गर्नु अघि आन्तरिक लेखा परीक्षणबाट औल्याइएको बेरुजु र तत्सम्बन्धमा भएको कारबाही र शाखाको धारणा अन्तिम लेखा परीक्षकसमक्ष लिखित रूपमा पेश गर्ने,
- (छ) अन्तिम लेखा परीक्षणको लागि श्रेस्ता तयारी राख्न सहयोग पुऱ्याउने,
- (ज) गाउँ विकास समितिको बेरुजु लगत समय समयमा निरीक्षण गरी यस नियमावली अनुसार फछ्यौट भएको बेरुजुको सम्परीक्षण गरी दिने र असूल उपर गर्न वाँकी बेरुजुका सम्बन्धमा असूल उपर गर्न लगाउने,
- (झ) लेखापरीक्षणप्रतिवेदन लेखा समितिको बैठकमा प्रस्तुत गर्ने,
- (ञ) स्थानीय निकाय अन्तर्गतका कर्मचारीको वार्षिक तलवी प्रतिवेदन पारित गर्ने,
- (ट) लेखा समितिको सचिवालयको रूपमा काम गर्ने ।

५९. अन्तिम लेखा परीक्षकको छनौट: (१) ऐनको दफा ६९ को उपदफा (२) बमोजिम लेखा परीक्षक स्वीकृत गर्न सिफारिसको लागि देहायको समिति रहनेछ :-

- | | |
|--|--------------|
| (क) ऐनको दफा १८८ को उपदफा (४) बमोजिम गठित लेखा समितिको अध्यक्ष | - संयोजक |
| (ख) कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख | - सदस्य |
| (ग) सचिव, जिल्ला विकास समिति | - सदस्य |
| (घ) आर्थिक प्रशासनशाखा प्रमुख, जिल्ला विकास समिति | - सदस्य |
| (ङ) आन्तरिक लेखा परीक्षणशाखा प्रमुख, जिल्ला विकास समिति | - सदस्य-सचिव |

(२) उपनियम (१) बमोजिम लेखा परीक्षक छनौट गरी सिफारिस गर्दा एउटै लेखा परीक्षकलाई लगातार तीन पटक भन्दा बढी एक गाउँ विकास समितिमा लेखा परीक्षक हुन सिफारिस गर्न सकिने छैन ।

(३) जिल्ला विकास समितिले स्वीकृत गरेको लेखा परीक्षकलाई वार्षिक तीनलाख रुपैयाँसम्मको कारोबारमा दुईहजार रुपैयाँसम्म र त्यसपछि सातलाख रुपैयाँसम्म प्रति हजार थप दुई रुपैयाँ, त्यसपछि पच्चीसलाख रुपैयाँसम्म प्रति हजार थप एक रुपैयाँ र त्यसपछि प्रत्येक पाँचलाख रुपैयाँमा दुईसय रुपैयाँ थप पारिश्रमिक दिनु पर्नेछ ।

(४) उपनियम (३) मा लेखापरीक्षणसहायक संख्या र पारिश्रमिक, औचित्यका आधारमा जिल्ला विकास समितिले तोकिदिए बमोजिम हुनेछ :-

- (क) लेखापरीक्षणसहायक संख्या र पारिश्रमिक,
- (ख) दैनिक तथा भ्रमण भत्ताको दर र पाउने अवधि,
- (ग) भैपरि आउने अन्य खर्च ।

तर भैपरी आउने खर्च दश हजार रुपैयाँ भन्दा बढी हुने छैन ।

(५) लेखा परीक्षकले दिएको लेखा परीक्षणप्रतिवेदन स्तरीय र सन्तोषजनक नभएमा सचिवले सोको जानकारी महालेखा परीक्षकको कार्यालय र नेपाल चाट्ड एकाउण्टेन्ट संस्थामा पुष्ट्याई सहित पठाउनु पर्नेछ ।

(६) उपनियम (१) को खण्ड (क) बमोजिमको संयोजक नतोकिएको अवस्थामा पनि वाँकी रहेका सदस्यले लेखापरीक्षकको छनौट गर्ने कार्य गर्न सक्नेछन् ।

६०. जिल्ला विकास समितिले राख्नुपर्ने सेस्ताको ढाँचा: (१) जिल्ला विकास समितिले देहायको सेस्ता देहाय बमोजिमको अनुसूचीको ढाँचामा राख्नु पर्नेछ :-

(क)	जिल्ला विकास समितिको आमदानी को वर्गीकरण र व्याख्या	अनुसूची-५
-----	--	-----------

(ख)	जिल्ला विकास समितिको खर्चको वर्गीकरण र व्याख्या	अनुसूची-६
(ग)	क्षेत्रगत वजेट विनियोजन	अनुसूची-७
(घ)	जिल्लाको संकेत नम्बर	अनुसूची-८
(ङ)	आम्दानी रसिद	अनुसूची-९
(च)	दैनिक आय शीर्षकगत कर संकलन खाता	अनुसूची-१०
(छ)	लगती आय खाता (व्यक्तिगत खाता)	अनुसूची-११
(ज)	दैनिक कर प्राप्ति खाता	अनुसूची-१२
(झ)	आन्तरिक स्रोतको लगती असूली विवरण	अनुसूची-१४
(ञ)	दैनिक कारोबारविवरण	अनुसूची-१५
(ट)	गोश्वारा भौचर	अनुसूची-१६
(ठ)	बैङ्ग नगदी किताब	अनुसूची-१७
(ड)	वजेट हिसाब	अनुसूची-१८
(ढ)	लेजर खाता	अनुसूची-१९
(ण)	पेशकी खाता	अनुसूची-२०
(त)	खर्चको फाँटवारी	अनुसूची-२१
(थ)	फछ्यौट गर्न वाँकी पेशकीको मास्केवारी	अनुसूची-२२
(द)	बैङ्ग हिसाबको विवरण	अनुसूची-२३
(ध)	भुक्तानी दिन वाँकीको विवरण	अनुसूची-२४
(न)	वार्षिक आर्थिक विवरण	अनुसूची-२५
(प)	मासिक वित्तीय प्रतिवेदन	अनुसूची-२६
(फ)	वार्षिक आय-व्यय विवरण	अनुसूची-२७
(ब)	आम्दानी खर्चको तुलनात्मक विवरण	अनुसूची-२८
(भ)	सम्पत्ति विवरण	अनुसूची-३१
(म)	बैङ्ग खाताको आम्दानी खर्चको मासिक विवरण	अनुसूची-३३
(य)	प्रतितपत्र अभिलेख खाता	अनुसूची-३४
(र)	बैङ्ग रयारेण्टीको अभिलेख खाता	अनुसूची-३५
(ल)	तलब भुक्तानीको फाराम	अनुसूची-३६
(व)	वार्षिक तलवी प्रतिवेदन	अनुसूची-३७
(स)	भ्रमण आदेश	अनुसूची-३८
(ष)	दैनिक भ्रमण खर्चको वील	अनुसूची-३९
(श)	व्यक्तिगत धरौटी खाता	अनुसूची-४०
(ह)	गोश्वारा धरौटी खाता	अनुसूची-४१
(क्ष)	धरौटीको मास्केवारी	अनुसूची-४२

(त्र)	धरौटीको आर्थिक विवरण	अनुसूची-४३
(ज्ञ)	धारा, विजुली, टेलिफोन, धरौटीको लगत	अनुसूची-४४
(कक)	सवारीको लगबुक	अनुसूची-४५
(कख)	चल्ती मेशीन वा सवारीको किताब	अनुसूची-४६
(कग)	माग फाराम	अनुसूची-४७
(कघ)	खरिद आदेश	अनुसूची-४८
(कङ)	दाखिला प्रतिवेदन फाराम	अनुसूची-४९
(कच)	खर्च भएर जाने जिन्सी मालसामानको खाता	अनुसूची-५०
(कछ)	खप्ने जिन्सी सामानको खाता	अनुसूची-५१
(कज)	जिन्सी निरीक्षण फाराम	अनुसूची-५२
(कभ)	जिन्सी मौजदातको वार्षिक विवरण	अनुसूची-५३
(कञ)	हस्तान्तरण फाराम	अनुसूची-५४
(कट)	लिलाम बिक्री गर्ने फाराम	अनुसूची-५५
(कठ)	जिन्सी निसर्ग / मिनाहा फाराम	अनुसूची-५६
(कङ)	भाडामा दिएको सम्पत्तीको अभिलेख किताब	अनुसूची-५७
(कङ)	भाडामा लिएको मेसिन औजारको अभिलेख किताब	अनुसूची-५८
(कण)	निर्माण कार्यको लागत इप्टिमेट निकाले तरीका	अनुसूची-५९
(कत)	बोलपत्र मुल्याङ्कन फाराम	अनुसूची-६०
(कथ)	डोर हाजिरी फाराम	अनुसूची-६१
(कद)	डोर हाजिरी (नियन्त्रण) खाता	अनुसूची-६२
(कध)	नापी किताब	अनुसूची-६३
(कन)	नापी किताब (नियन्त्रण) अभिलेख खाता	अनुसूची-६४
(कप)	ठेक्का सम्बन्धी बील	अनुसूची-६५
(कफ)	ठेक्का सम्बन्धी लगत	अनुसूची-६६
(कब)	आइटमवाइज कार्य अभिलेख खाता	अनुसूची-६७
(कभ)	ठेकेदार/उपभोक्ता समिति/गैर सरकारी संस्थाको व्यक्तिगत खाता	अनुसूची-६८
(कम)	उपभोक्ता समितिलाई भुक्तानी दिने बील	अनुसूची-६९
(कय)	कार्य सम्पन्न मुल्याङ्कन फाराम	अनुसूची-७०
(कर)	वार्षिक खरिद योजना	अनुसूची-७१
(कल)	खरिद को गुरु योजना	अनुसूची-७२
(कव)	लक्ष्य प्रगति विवरण	अनुसूची-७३
(कस)	आन्तरिक लेखा परीक्षणको प्रतिवेदन	अनुसूची-७४
(कष)	बेरुजु अभिलेख खाता	अनुसूची-७५

(कश)	असूल गर्ने रकमको विवरण	अनुसूची-७६
(कह)	बरवुभारथको प्रमाण पत्र	अनुसूची-७७
(कक्ष)	कबुलियतको फाराम	अनुसूची-७८
(कत्र)	पट्टाको फाराम	अनुसूची-७९
(कज्ञ)	मालसामान वा अन्य सेवाको खरिद सम्झौता	अनुसूची-८२
(खक)	निर्माण कार्यको खरिद सम्झौता	अनुसूची-८३
(खख)	परामर्श सेवाको खरिद सम्झौता	अनुसूची-८४

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) मा उल्लेख नभएका थप सेस्ता यस नियमावलीमा अन्य स्थानीय निकायका लागि तोकिएको वा स्वीकृत म.ले.प. फारामहरुमध्येवाट आवश्यकता अनुसार प्रयोग गर्न सकिनेछ ।

परिच्छेद - ५

स्थानीय निकायको खरिद कार्य सम्बन्धी व्यवस्था

६१. खरिद गर्ने व्यवस्था : (१) अधिकार प्राप्त अधिकारीको लिखित आदेश तथा बजेट स्वीकृत नभै खरिद कार्य गर्नु वा गराउनु हुँदैन ।

(२) उपनियम (१) बमोजिम अधिकारप्राप्त अधिकारीको लिखित आदेश प्राप्त गरेपछि खरिद गर्दा यस नियमावलीमा व्यवस्था भएको खरिद विधि बमोजिम रीत पुऱ्याई गर्नु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा बजेटको व्यवस्था नभए पनि खरिद कारवाही शुरु गर्न सकिनेछ :-

(क) स्वीकृत योजना र आयोजनाको कार्य तालिका बमोजिम खरिद गर्न वा गराउने प्रक्रियागत कुरा मिलाउन,

(ख) बहुवर्षीय सम्झौता बमोजिम गरिने खरिदको हकमा पहिलो वर्षको लागि आवश्यक बजेट व्यवस्था भएपछि खरिद कारवाही गर्न,

(ग) खरिद सम्बन्धी प्रारम्भक तयारी गर्न अत्यावश्यक भई सिलबन्धी दरभाउपत्र वा बोलपत्र आत्वान गर्ने, पूर्वयोग्यताको दरखास्त आत्वान गर्ने, परामर्शदाताको सूची तयार गर्न सूचना प्रकाशन गर्ने, परामर्शदाताको प्रस्ताव माग गर्ने वा यस नियम बमोजिम निर्माण व्यबसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकलाई सिलबन्धी दरभाउपत्रको फाराम, बोलपत्र वा पूर्वयोग्यता सम्बन्धी कागजात वा प्रस्ताव सम्बन्धी कागजात उपलब्ध गराउने जस्ता कार्य गर्न ।

(४) निर्माणस्थल उपलब्ध भएपछि मात्र निर्माण कार्यको खरिद कारवाही शुरु गर्नु पर्नेछ ।

६२. खरिद योजना तयार गर्नुपर्ने : (१) एक वर्ष भन्दा बढी अवधिसम्म सञ्चालन हुने योजना वा आयोजनाको लागि गरिने खरिदको हकमा वा वार्षिक दशकरोड रुपैयाँ भन्दा बढी रकमको खरिद गर्नु पर्ने भएमा सम्बन्धित निकायले त्यस्तो योजना वा आयोजना वा खरिदको अवधिभरको लागि खरिदको गुरु योजना तयार गर्नु पर्नेछ । यसरी खरिद योजना तयार गर्दा कुनै योजनाको सम्पूर्ण भाग तथा खण्ड खण्ड गरी कुन काम उपभोक्ता समितिवाट र कुन काम अन्य प्रक्रियावाट गराउने हो सो समेत छुट्याई सम्बन्धित निकायबाट निर्णय गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको खरिदको गुरु योजनामा अन्य कुराको अतिरिक्त देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ :-

(क) खरिदको प्रकार, परिमाण र अनुमानित मूल्य,

(ख) खरिद विधि,

(ग) अधिकतम प्रतिस्पर्धाको लागि खरिदलाई टुक्र्याईने वा प्याकेज बनाइने भए सो सम्बन्धी व्यवस्था,

- (घ) समग्र खरिद कारबाही पूरा गर्नको लागि गरिने सम्झौताहरुको मोटामोटी संख्या र त्यस्तो खरिद कारबाहीलाई प्रभावित पार्न सक्ने मुख्य मुख्य काम,
- (ङ) खरिदको लागि पूर्वयोग्यताको कारबाही गर्नु पर्ने भए सो सम्बन्धी कुरा,
- (च) खरिद कारबाहीको मोटामोटी समय तालिका,
- (छ) सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिदको गुरु योजनामा समावेश गर्नु पर्ने भनी निर्धारण गरेका कुरा ।
- (३) यस नियम बमोजिम तयार भएको खरिदको गुरु योजना सम्बन्धित स्थानीय निकायबाट स्वीकृत भएको हुनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम स्वीकृत भएको खरिदको गुरु योजना प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गर्नु पर्नेछ ।
- (५) वार्षिक दशलाख रूपैयाँ भन्दा बढी रकमको खरिद गर्नु पर्ने भएमा आगामी आर्थिक वर्षको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा वार्षिक खरिद योजना तयार गर्नु पर्नेछ ।
- (६) उपनियम (५) बमोजिमको वार्षिक खरिद योजना तयार गर्दा स्वीकृत भएको खरिदको गुरु योजना भए त्यस्तो खरिदको गुरु योजनाको आधारमा तयार गर्नु पर्नेछ, र त्यस्तो योजनामा आगामी आर्थिक वर्षभरि गर्ने प्रत्येक खरिद सम्बन्धी देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ :–
- (क) खरिद गरिने मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवाको विवरण,
 - (ख) खरिदको सम्भावित प्याकेज,
 - (ग) खरिद कारबाहीको समय तालिका,
 - (घ) खरिद विधि,
 - (ङ) सम्झौताको किसिम,
 - (च) सार्वजनिक खरिद अनुगमन कार्यालयले समय समयमा जारी गरेको निर्देशन अनुसारका कुराहरु ।
- (७) उपनियम (६) को खण्ड (ग) बमोजिमको समय तालिकामा देहायको काम गर्ने समयावधि उल्लेख हुनु पर्नेछ :-
- (क) मालसामान खरिद हुनेमा स्पेसिफिकेशन तयार गर्ने,
 - (ख) खरिदको लागत अनुमान तयार गर्ने,
 - (ग) सिलबन्दी दरभाउपत्र फाराम, पूर्वयोग्यताको प्रस्ताव वा बोलपत्र आव्हान गर्ने वा परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गर्ने,
 - (घ) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र आव्हान वा परामर्श सेवाको प्रस्ताव माग गर्न सूचना प्रकाशन गर्ने,
 - (ङ) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव मूल्यांकन गर्ने,
 - (च) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव बोलपत्र वा परामर्श सेवाको प्रस्ताव स्वीकृति गर्ने,
 - (छ) सम्झौता गर्ने,
 - (ज) कार्य आरम्भ गर्ने,
 - (झ) कार्य पूरा गर्ने ।
- (८) उपनियम (५) बमोजिम तयार भएको वार्षिक खरिद योजना सार्वजनिक गरी एकप्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।
- (९) चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम तथा बजेट प्राप्त भएपछि उपनियम (५) बमोजिम तयार भएको वार्षिक खरिद योजनामा स्वीकृत कार्यक्रम तथा बजेट अनुरूप परिमार्जन पश्चात सम्बन्धित निकायले स्वीकृत गरी त्यस्तो योजनाको एक प्रति सम्बन्धित अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(१०) खरिद योजना तयार गर्नु अघि सम्बन्धित निकायले आफ्नो मातहतका महाशाखा, शाखा वा विषयगत शाखावाट खरिद गर्नुपर्ने मालसामान र कार्यको विवरण माग गर्न सक्नेछ ।

६३. लागत अनुमान तयार गर्नुपर्ने : (१) जुनसुकै निर्माणकार्य, मालसामान, परामर्श सेवा वा अन्य सेवा खरिदको लागि यस नियमावलीमा उल्लेख भए बमोजिम लागत अनुमान तयार गर्नु पर्नेछ ।

(२) खरिदको लागत अनुमान तयार गर्दा देहायका कुरा विचार गर्नु पर्नेछ :-

(क) खरिद सम्बन्धी सम्पूर्ण काम एउटै खरिद सम्झौतावाट हुन सक्ने वा काम पिच्छे छुट्टै खरिद सम्झौता गर्नु पर्ने,

(ख) खरिद सम्झौता नवीकरण गर्न पर्ने वा नपर्ने,

(ग) काम गराउने अन्य कुनै विकल्प छन् भने त्यस्तो विकल्प,

(घ) खरिद सम्झौता बमोजिमको काम सम्पन्न गर्नको लागि लाग्न सक्ने अधिकतम रकम र समय,

(ङ) लागत अनुमान तयार गर्दा विचार गर्नु पर्ने भनी स्थानीय निकायले निर्धारण गरेका कुरा,

(च) बोलपत्र वा कार्य सम्पादन जमानत लगायत मोबीलाईजेशन र डिमोबीलाईजेशन खर्च, बीमा, परामर्शदातालाई दिनुपर्ने सुविधा वापतका कार्यहरू, गुणस्तर परीक्षण, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, एज बीलट नक्शा, कार्य सम्पादन जमानतको कमिशन खर्च आदिको छुट्टै आइटम बनाई लागत अनुमानमा समावेश गर्नु पर्ने ।

६४. निर्माण कार्यको लागत अनुमान : (१) निर्माण कार्यको लागत अनुमान तयार गर्दा नियम ६३ को अधीनमा रही यस नियम बमोजिम गर्नु पर्नेछ ।

(२) निर्माण कार्यको लागत अनुमान तयार गर्दा निर्माण सम्बन्धी नम्र र पुरातात्विक उत्खनन् सम्बन्धी कार्य वा सुरुड खन्ने, डिप द्युवेल, पेट्रोलियम अनुसन्धान आदि जस्ता जिमिनमुनी गरिने कार्य गर्दा सो सम्बन्धी नम्र भए त्यस्तो नम्र बमोजिम र त्यस्तो नम्र नभएको अवस्थामा स्थानीय निकायवाट स्वीकृत गराई स्वीकृत भए बमोजिम लागत अनुमान तयार गर्नु पर्नेछ ।

तर त्यस्तो नम्र बमोजिम काम गर्दै जाँदा खास कामको लागि खास प्रकारको नम्र आवश्यक परेमा सम्बन्धित स्थानीय निकायको प्रमुखले त्यस्तो निकायको प्राविधिकवाट र त्यस्ता प्राविधिक नभए अन्य सार्वजनिक निकायका सम्बन्धित प्राविधिकवाट आवश्यक नम्र तयार गराई त्यस्तो नम्र स्वीकृत गराउन सक्नेछ । यसरी स्वीकृत भएको नम्र सम्बन्धित तालुक निकायमा चार महिनाभित्र पठाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम लागत अनुमान तयार गर्दा मालसामान स्थलगत रूपमा उपलब्ध हुने वा नहुने अध्ययन गरी निर्माण कार्य सम्पन्न गर्न लाग्ने समयावधि किटान गरी तयार गर्नु पर्नेछ ।

(४) सिमेन्ट, फलामे डण्डी, ईंटा, ढुङ्गा, माटो, कर्कटपाता विटुमिन तथा इमल्सन, इन्धन, पोलिथिन पाईप, जी.आई. पाईप, डी.आई.पाईप, स्यानिटरीका सामान, विजुलीका सामान, जि. आई. वायर र यस्तै अन्य निर्माण सामग्रीको दरभाउ, मेशीन तथा उपकरणको भाडा वा कामदारको ज्याला निर्धारण गर्दा सम्बन्धित जिल्लाको दररेट निर्धारण समितिले तोकेको दररेटको आधारमा निर्धारण गर्नु पर्नेछ ।

तर त्यस्तो समितिको दररेट उपलब्ध नभएकोमा निर्माणस्थल नजिकैको सम्बन्धित सरकारी कार्यालय वा सरकारी स्वामित्व भएको संस्थान, प्राधिकरण, निगम वा यस्तै प्रकृतिका अन्य संस्थाले तोकेको दरभाउ वा उद्योग वाणिज्य संघले दिएको दरभाउ, भाडा वा ज्यालाका आधारमा निर्धारण गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको दरभाउ, भाडा वा ज्याला उपलब्ध हुन नसकेको अवस्थामा स्थानीय निकायको प्रमुखले तोकिदिएको दरभाउ, भाडा वा ज्यालाको आधारमा निर्धारण गर्नु पर्नेछ ।

(६) यस नियम बमोजिम तयार भएको निर्माण कार्यको लागत अनुमान त्यस्तो लागत अनुमान तयार गर्ने प्राविधिक भन्दा एक तह माथिको प्राविधिक वा प्राविधिकहरूको समूहलाई डिजाइन, ड्राइड समेत जाँच्न लगाई कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि सच्याउन लगाउनु पर्नेछ । त्यस्तो निकायमा माथिल्लो तहको प्राविधिक नभएमा सम्बन्धित स्थानीय निकायको प्रमुखले त्यस्तो लागत अनुमान जाँच्ने व्यवस्था मिलाई दिनु पर्नेछ ।

(७) निर्माण कार्यको लागत अनुमान अनुसूची-५९ को ढाँचामा तयार गर्नु पर्नेछ ।

६५. मालसामानको लागत अनुमान: (१) मालसामानको लागत अनुमान तयार गर्दा नियम ६३ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही देहायको कुनै वा सबै आधार बमोजिम तयार गर्न सक्नेछ :-

- (क) सम्बन्धित स्थानीय निकाय वा त्यस्तो स्थानीय निकाय रहेको जिल्लाको अन्य सार्वजनिक निकायले चालु वा अधिल्ला वर्षहरुमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत,
- (ख) स्थानीय बजारमा प्रचलित दरभाउ,
- (ग) अन्य बजारको प्रचलित दरभाउ र मालसामान आपूर्ति गर्ने स्थानसम्म लाग्ने अनुमानित दुवानी खर्च,
- (घ) उद्योग वाणिज्य संघले जारी गरेको दररेट।

६६. परामर्श सेवाको लागत अनुमान: (१) सम्बन्धित स्थानीय निकायले परामर्श सेवाको लागत अनुमान सम्बन्धी नम्र तयार गर्न सक्नेछ।

(२) परामर्श सेवाको लागत अनुमान तयार गर्दा नियम ६३ को अधीनमा रही देहायका आधार बमोजिम तयार गर्नु पर्नेछ :-

- (क) उपनियम (१) बमोजिमको नम्र भए त्यस्तो नम्र,
 - (ख) सम्बन्धित परामर्श सेवाको कार्यक्षेत्रगत शर्त।
- (३) सम्बन्धित स्थानीय निकाय वा अन्य सार्वजनिक निकायले चालु वा अधिल्ला वर्षहरुमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागतमा मूल्य वृद्धि भएको भए सो समेत समायोजन गरी लागत अनुमान तयार गर्नु पर्नेछ।
- (४) उपनियम (३) बमोजिमको लागत अनुमान तयार गर्दा देहायका खर्चहरु खुलाउनु पर्नेछ :-
- (क) मुख्य जनशक्ति एवं अन्य जनशक्तिको पारिश्रमिक,
 - (ख) भ्रमण खर्च, जनशक्तिको बसोबास खर्च, कार्यालय खर्च, आवश्यक मालसामान, उपकरण र सेवा खर्च, प्रतिवेदन र अन्य कागजातको अनुवाद सम्बन्धी खर्च र छपाई खर्च,
 - (ग) परामर्शदाताले तालिम, गोष्ठी वा भ्रमणको व्यवस्था गर्नु पर्ने भए त्यस्तो कामको लागि लाग्ने खर्च र अन्य खर्च।

६७. अन्य सेवाको लागत अनुमान: (१) अन्य सेवाको लागत अनुमान नियम ६३ को अधीनमा रही यस नियम बमोजिम तयार गर्नु पर्नेछ।

(२) भाडामा लिईने सवारी साधन, मेशीनरी औजार, उपकरण वा मालसामानको भाडाको लागत अनुमान तयार गर्न सम्बन्धित स्थानीय निकायका प्रमुखले त्यस्ता साधन, औजार, उपकरण वा मालसामान सम्बन्धी बढीमा तीन जना दक्ष प्राविधिकहरुको एक समिति गठन गर्नु पर्नेछ। त्यस्तो निकायमा त्यस्ता प्राविधिक जनशक्ति नभए अन्य सार्वजनिक निकायका प्राविधिकलाई समावेश गर्न सकिनेछ।

(३) उपनियम (२) बमोजिमको समितिले भाडाको लागत अनुमान तयार गर्दा देहायका कुरालाई विचार गरी लागत अनुमान तयार गर्नु पर्नेछ :-

- (क) भाडामा लिईने आवश्यक पर्ने सवारी साधन, मेशीनरी औजार, उपकरण वा मालसामानको विवरण, स्पेसिफिकेशन, अवस्था र आयु,
 - (ख) प्रचलित बजार दर,
 - (ग) भाडामा लिने अवधि,
 - (घ) इन्वेनको मूल्य र खपत,
- (ङ) उपनियम (२) बमोजिमको समितिले उपयुक्त ठहन्याएको अन्य कुरा।

(४) दुवानीको लागत अनुमान तयार गर्दा जिल्लास्तरको स्थानीय निकायको हकमा सम्बन्धित जिल्लाको दररेट निर्धारण समितिले निर्धारण गरेको दररेटको आधारमा र त्यस्तो दररेट नभएको अवस्थामा प्रचलित बजार दररेटको आधारमा लागत अनुमान तयार गर्नु पर्नेछ।

(५) कुनै मालसामान मर्मत सम्भार गर्नु पर्दा सम्बन्धित निकायमा त्यस सम्बन्धी विशेषज्ञ वा दक्ष कर्मचारी भए त्यस्तो कर्मचारीवाट र त्यस्तो कर्मचारी नभए त्यस्तो काम गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थावाट यस नियमावलीको प्रकृया पूरा गरी लागत अनुमान तयार गर्नु गराउनु पर्नेछ ।

(६) घर भाडा र सेवा करार सम्बन्धी लागत अनुमान तयार गर्दा प्रचलित बजार दर र सार्वजनिक खरिद अनुगमन कार्यालयले सो सम्बन्धी नम्स जारी गरेको भए सो नम्स अनुसार मोटामोटी लागत अनुमान तयार गर्नु पर्नेछ ।

६८. लागत अनुमान अद्यावधिक गर्नु पर्ने : (१) स्वीकृत भएको लागत अनुमान अनुसार खरिद नभएको अवस्थामा स्थानीय निकायले यस नियमावलीको प्रकृया अपनाई प्रत्येक आर्थिक वर्ष यस्तो लागत अनुमान अद्यावधिक गर्नु पर्नेछ ।

(२) यस नियम बमोजिम लागत अनुमान अद्यावधिक नगरी सिलबन्धी दरभाउपत्र, बोलपत्र आव्वान गर्न वा परामर्श सेवाको प्रस्ताव माग गर्न पाइने छैन ।

६९. नेपालमा उत्पादित मालसामान खरिद गर्नु पर्ने : यस नियममा उल्लिखित कुनै विधि छनौट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान दश प्रतिशतसम्म महंगो भएतापनि नेपाली मालसामान नै खरिद गर्नु पर्नेछ ।

७०. मौजुदा सूची (स्टान्डिङ लिष्ट) सम्बन्धी व्यवस्था: (१) खरिद ऐन वा यस नियमावली बमोजिम विभिन्न खरिद सम्बन्धी सूचनाको अभिलेख राख्ने प्रयोजनको लागि खरिदको प्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायक र गैरसरकारी संस्था समेतको छुटा छुट्टै मौजुदा सूची (स्टान्डिङ लिष्ट) तयार गर्नु पर्नेछ ।

(२) खरिद ऐनको दफा १० को उपदफा (२) मा उल्लेख भएका योग्यताका आधार बमोजिम मौजुदा सूचीमा समावेश हुनको लागि आवश्यक पर्ने योग्यता निर्धारण गर्नु पर्नेछ ।

(३) स्थानीय निकायले मौजुदा सूची तयार गर्नको लागि कम्तीमा पन्थ दिनको म्याद दिई प्रत्येक वर्ष देहायका कुरा खुलेको सूचना आफ्नो कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र कोष तथा लेखा नियन्त्रक कार्यालयको सूचना पाटीमा टाँस गरी वा राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गरी ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीवाट निवेदन माग गर्न सक्नेछ:-

- (क) आपूर्तिकर्ता, निर्माण व्यवसायी, वा सेवा प्रदायकले पूरा गर्नु पर्ने योग्यताका आधार,
- (ख) सूचीको वर्गीकरण,
- (ग) सूची अद्यावधिक गर्ने कार्यविधि,
- (घ) सूची मान्य रहने अवधि ।

(४) उपनियम (३) बमोजिमको योग्यताका आधार पूरा गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले मौजुदा सूचीमा समावेश हुन निर्धारित समयावधि भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्नेछ ।

(५) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकले उपनियम (२) बमोजिमको योग्यता पूरा गरेको देखिएमा त्यस्तो निवेदकलाई मौजुदा सूचीमा समावेश गर्नु पर्नेछ ।

(६) मौजुदा सूचीमा समावेश भएका वा सो सूचीबाट हटाईएका आपूर्तिकर्ता, निर्माण व्यवसायी, वा सेवा प्रदायकलाई सोको लिखित जानकारी सम्बन्धित स्थानीय निकायले यथाशिष्ट दिनु पर्नेछ ।

(७) मौजुदा सूचीलाई प्रत्येक आर्थिक वर्षमा अद्यावधिक गर्नु पर्नेछ ।

(८) मौजुदा सूचीमा नरहेका बोलपत्रदाता वा प्रस्तावदातालाई स्थानीय निकायबाट आळ्हान भएको सिलबन्धी दरभाउपत्र, बोलपत्र वा प्रस्तावमा भाग लिन बच्चित गर्न पाइने छैन ।

७१. स्थायी लेखा नम्वर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र भएकासंग खरिद गर्नुपर्ने: (१) स्थानीय निकायले खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्वर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीवाट मात्र खरिद गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त नगरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीवाट समेत खरिद गर्न सकिनेछ:-

- (क) पाँचहजार रुपैयाँ भन्दा कम रकमको माल सामान खरिद गर्दा वा निर्माण कार्य गराउँदा,

- (ख) मूल्य अभिवृद्धि कर नलाग्ने माल सामान खरिद गर्दा,
- (ग) एक प्राकृतिक व्यक्तिबाट एक आर्थिक वर्षमा एकलाख रुपैयाँ भन्दा कम रकमको परामर्श सेवा लिनु पर्दा,
- (घ) एक प्राकृतिक व्यक्तिबाट एक आर्थिक वर्षमा एकलाख रुपैयाँ भन्दा कम रकमको सेवा करारमा लिनु पर्दा,
- (ङ) एक आर्थिक वर्षमा एक प्राकृतिक व्यक्ति वा फर्मबाट एकलाख रुपैयाँ भन्दा कम भाडा तिर्ने गरी सवारी साधन, उपकरण वा मालसामान भाडामा लिनु पर्दा,
- (च) एक आर्थिक वर्षमा एक प्राकृतिक व्यक्ति वा फर्मबाट एकलाख रुपैयाँ भन्दा कम ज्याला तिर्ने गरी मालसामान मर्मत सम्भार गराउनु पर्दा,
- (छ) घर भाडामा लिनु पर्दा,
- (ज) उपभोक्ता समितिबाट निर्माण कार्य गराउनु पर्दा ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले दुर्दम क्षेत्र भनी तोकेको जिल्लामा सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कुनै पनि फर्म वा विक्रेताले मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र लिएको रहेनछ, भने सो जिल्लाको लागि सार्वजनिक खरिद नियमावली, २०६४ मा व्यवस्था भए बमोजिमको समितिले तयार पारेको आपूर्तिकर्ताको सूचीमा रहेका आपूर्तिकर्ताबाट दशलाख रुपैयाँसम्मको खरिद गर्न सकिनेछ ।

७२. **खरिद सम्झौताको छनौट :** (१) माल सामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा खरिद कारबाहीको सम्बन्धमा खरिद विधि छनौट गरेपछि माल सामान वा अन्य सेवा खरिद गरिने भए नियम ७३, निर्माण कार्य खरिद गरिने भए नियम ७४ र परामर्श सेवा खरिद गरिने भए नियम ७५ मा उल्लिखित खरिद सम्झौता मध्ये कुन प्रकारको सम्झौता गरी खरिद गरिने हो सो खरिद सम्झौता छनौट गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम खरिद सम्झौता छनौट गर्दा देहायका कुरा विचार गरी छनौट गर्नु पर्नेछ :-

- (क) खरिदको प्रकार र परिमाण,
- (ख) समान प्रकृतिको खरिद पुनः गरिने सम्भावना भए नभएको,
- (ग) स्थानीय निकाय र आपूर्तिकर्ता, निर्माण व्यवसायी वा परामर्शदाता र अन्य पक्ष वीच गरिने जोखिमको बाँडफाँडँ,
- (घ) सम्झौता सुपरिवेक्षण गर्ने तरिका ।

७३. **मालसामान वा अन्य सेवाको खरिद सम्झौताको प्रकार :** स्थानीय निकायले मालसामान वा अन्य सेवा खरिद गर्दा अनुसूची-८२ बमोजिमको सम्झौता मध्ये कुनै एक सम्झौता गरी खरिद गर्न सक्नेछ ।

७४. **निर्माण कार्यको लागि खरिद सम्झौताको छनौट :** स्थानीय निकायले निर्माण कार्य गराउनको लागि अनुसूची-८३ बमोजिमको सम्झौता मध्ये कुनै एक सम्झौता गरी खरिद गर्न सक्नेछ ।

७५. **परामर्श सेवाको खरिद सम्झौता :** स्थानीय निकायले परामर्श सेवा खरिद गर्नको लागि अनुसूची-८४ बमोजिमको सम्झौता मध्ये कुनै एक सम्झौता गरी खरिद गर्न सक्नेछ ।

७६. **सोभै खरिद सम्बन्धी व्यवस्था :** (१) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (क) बमोजिमको फुटकर खरिदमा एकलाख पचासहजार रुपैयाँसम्मको खर्च भैजाने वा पूँजीगत मालसामान वा निर्माण कार्य वा परामर्श सेवा वा अन्य सेवा सोभै खरिद गर्न सकिनेछ ।

तर यस उपनियम बमोजिम निर्माण कार्य गराउँदा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एक आर्थिक वर्षमा एक पटक भन्दा बढी पटक गराउन सकिने छैन ।

(२) उपनियम (१) अन्तर्गतका परामर्श सेवा वा अन्य सेवा खरिदको हकमा संरचनात्मक वा एकाई दर सम्झौता गरी गर्न सकिने छ ।

(३) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (ग) बमोजिमको आपूर्ति गर्ने अधिकार एउटा मात्र आपूर्तिकर्तासँग भएमा त्यस्ता प्रोप्राइटरी स्वरूपको मालसामान उक्त आपूर्तिकर्ता वा निजका अधिकारिक विकेता वा अधिकारिक एजेन्ट मार्फत खरिद गर्न सकिने छ ।

(४) उपनियम (१) बमोजिम फुटकर खरिद गर्दा नियम ७० बमोजिम मौजुदा सूचीमा रहेका आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकवाट दरभाउ वा प्रस्ताव माग गरी खरिद गर्न सकिनेछ ।

(५) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (घ) बमोजिमको प्रोप्राइटरी स्वरूपको मालसामान सोभै खरिद गर्दा साविक सम्भौता मूल्यको तीस प्रतिशत मूल्य सम्मको प्रोप्राइटरी स्वरूपको मालसामान खरिद गर्न सकिनेछ ।

(६) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (क) र (ड) को अवस्थामा बाहेक अन्य खण्डको अवस्थामा गरिएको सोभै खरिदको हकमा स्थानीय निकायले त्यस्तो खरिदको प्रकृति, कारण र आधार सहित निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकको नाम खुलाई सार्वजनिक रूपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(७) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (घ) को अवस्थामा खरिद गर्न एक तह माथिको अधिकारीको स्वीकृति लिनु पर्नेछ ।

७७. सिलबन्दी दरभाउपत्र सम्बन्धी व्यवस्था: (१) दशलाख रूपैयाँसम्मको निर्माण कार्य, मालसामान वा अन्य सेवा सिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद गर्न सकिनेछ ।

(२) सिलबन्दी दरभाउपत्रको फाराममा खरिद ऐनको दफा ४० को उपदफा (२) मा उल्लिखित कुराको अतिरिक्त देहायका कुरा उल्लेख गर्नु पर्नेछ :—

- (क) सम्पन्न गर्नु पर्ने निर्माण कार्य, आपूर्ति गर्नु पर्ने मालसामान वा प्रदान गर्नु पर्ने सेवाको विवरण,
- (ख) सिलबन्दी दरभाउपत्रदाताको योग्यता (निर्माण खरिद बाहेक),
- (ग) कार्य सम्पादन जमानत आवश्यक पर्ने भए सो कुरा,
- (घ) सिलबन्दी दरभाउपत्र मान्य रहने अवधि,
- (ङ) सिलबन्दी दरभाउपत्र फाराममा दरभाउपत्रदाताले रीतपूर्वक सहीछाप गरेको हुनुपर्ने कुरा,
- (च) सिलबन्दी दरभाउपत्र मूल्याङ्कन गर्ने तरिका,
- (छ) मालसामानको हकमा वारन्टी सम्बन्धी दायित्व र निर्माण कार्यको हकमा त्रुटि सच्चाउने अवधि सम्मको दायीत्व ।

(३) उपनियम (२) बमोजिम फाराम तयार भए पछि सिलबन्दी दरभाउपत्र माग गर्न खरिद ऐनको दफा ४० को उपदफा (३) बमोजिम सूचना प्रकाशन गर्नु पर्नेछ, र त्यस्तो सूचनामा देहायको कुरा उल्लेख गर्नु पर्नेछ :—

- (क) सिलबन्दी दरभाउपत्र फाराम पाईने स्थान र सो वापत लाग्ने दस्तुर,
- (ख) जमानत आवश्यक पर्ने भए सोको किसिम, रकम र समयावधि,
- (ग) सिलबन्दी दरभाउपत्र पठाउने तरिका,
- (घ) सिलबन्दी दरभाउपत्र पठाउनु पर्ने कार्यालय वा अधिकारीको नाम र ठेगाना,
- (ङ) सिलबन्दी दरभाउपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समय,
- (च) सिलबन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान,
- (छ) अन्य आवश्यक कुराहरु ।

(४) सिलबन्दी दरभाउपत्र पेश गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले तीनसय रूपैयाँ तिरी सम्बन्धित स्थानीय निकायबाट दरभाउपत्रको फाराम खरिद गरी सोही फाराममा सिलबन्दी दरभाउपत्र पेश गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको दरभाउपत्रको फाराममा सम्बन्धित स्थानीय निकायको प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत भई छाप लागेको हुनु पर्नेछ ।

(६) सिलबन्दी दरभाउपत्र दिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सिलबन्दी दरभाउपत्र साथ आफूले कबोल गरेको रकमको साडे दुई प्रतिशतले हुने नगद जमानत वा बाणिज्य बैडवाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको वैङ्ग जमानत (वैङ्ग ग्यारेन्टी) पेश गर्नुपर्नेछ ।

(७) सिलबन्दी दरभाउपत्रको मान्य अवधि पैंतालीस दिनको हुनेछ ।

(८) सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम समय सकिएको लगतै स्थानीय निकायले सिलबन्दी दरभाउपत्र आव्हानको सूचनामा तोकिएको स्थानमा सम्भव भएसम्म सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा सिलबन्दी दरभाउपत्र फाराम खोल्नु पर्नेछ ।

(९) मुल्याङ्कन समितिले शिलबन्दी दरभाउपत्रको परीक्षण र मुल्याङ्कन गर्नेछ ।

(१०) उपनियम (८) बमोजिम सिलबन्दी दरभाउपत्र खोलेको मितिबाट पन्थ दिनभित्र स्थानीय निकायले खरिद ऐनको दफा ४० को उपदफा (५) बमोजिम सीलबन्दी दरभाउपत्र स्वीकृत गर्नु पर्नेछ र सोको जानकारी सबै सिलबन्दी दरभाउपत्रदातालाई दिनु पर्नेछ ।

(११) उपनियम (१०) बमोजिम सिलबन्दी दरभाउपत्र स्वीकृत भएको सात दिनभित्र स्थानीय निकायले सम्बन्धित दरभाउपत्रदातालाई खरिद सम्भौता गर्न आउन सूचना दिनु पर्नेछ ।

(१२) उपनियम (११) बमोजिमको सूचना प्राप्त गर्ने सिलबन्दी दरभाउपत्रदाताले सो सूचना पाएको मितिले सात दिनभित्र आफूले कबोल गरेको अझको पाँच प्रतिशतले हुने नगदै वा कुनै बाणिज्य बैडले जारी गरेको कार्यसम्पादन जमानत (परफरमेन्स ग्यारेन्टी) पेश गरी खरिद सम्भौता गर्नु पर्नेछ ।

(१३) सिलबन्दी दरभाउपत्रदाताले उपनियम (६) बमोजिम राखेको जमानत देहायको अवस्थामा जफत हुनेछ :-

(क) छनौट भएको सिलबन्दी दरभाउपत्रदाताले खरिद सम्भौता नगरेमा,

(ख) सिलबन्दी दरभाउपत्र फाराममा उल्लिखित कार्यसम्पादन जमानत खरिद सम्भौता गर्ने म्यादभित्र दिन नसकेमा,

(ग) खरिद ऐनको दफा ६२ बमोजिमको आचरण विपरीत काम गरेमा ।

(१४) सिलबन्दी दरभाउपत्र सम्बन्धी अन्य कार्यविधि यस नियमालीमा उल्लिखित व्यवस्था बमोजिम हुनेछन् ।

७८. बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने: (१) दशलाख रुपैयाँ भन्दा बढीको निर्माण कार्य वा मालसामान वा अन्य सेवा खरिद गर्दा बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्नेछ ।

(२) बोलपत्रको माध्यमद्वारा खरिद गर्दा देहायमा उल्लिखित मध्येका विधिद्वारा खरिद गर्नु पर्नेछ :-

(क) एकल वा द्वी-चरण पद्धती,

(ख) राष्ट्रिय वा अन्तरराष्ट्रिय स्तर विधि,

(ग) पूर्वयोग्यता वा पश्चात् योग्यता (पोष्ट क्वालिफिकेशन) विधि ।

७९. पूर्व योग्यता विधि: (१) खरिद ऐनको दफा १२ बमोजिम ठूला र जटील निर्माणकार्यको लागि वा औद्योगिक प्लाण्ट जस्ता उच्च मूल्यका मालसामान खरिद गर्ने प्राविधिक कार्यदक्षता, व्यवस्थापकीय क्षमता, आर्थिक क्षमता र कार्यानुभव लगायतका पक्षहरुमा आश्वस्त भई योग्य बोलपत्रको पहिचान नभए बोलपत्र आव्हान गर्नु अगावै पूर्वयोग्यता सम्बन्धी कागजात तयार गरी पूर्वयोग्यता निर्धारणको लागि प्रस्ताव पेश गर्न सार्वजनिक रूपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) पूर्व योग्यता सम्बन्धी कागजातमा देहायका कुरा उल्लेख गर्नु पर्नेछ:-

(क) प्रस्तावित कामको लागि आवश्यक पर्ने योग्यता र संयुक्त उपक्रमको हकमा साझेदारको योग्यता,

(ख) प्रस्तावदाताले आफ्नो योग्यता र ग्राह्यता पुष्टि गर्न पेश गर्नु पर्ने कागजात र जानकारी,

(ग) मालसामान वा निर्माण कार्यको छुट्टा छुट्टै समूह वा प्याकेज बनाई खरिद गर्नु पर्ने भएमा त्यस्तो समूह वा प्याकेज,

(घ) प्रस्ताव तयार गर्ने तरिका,

(ङ) पूर्वयोग्यताको प्रस्ताव मूल्याङ्कन गर्ने प्रक्रिया,

- (च) खरिद सम्भौताका मुख्य मुख्य शर्त,
- (छ) सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने भनी समय समयमा निर्धारण गरेका अन्य विषय,
- (ज) पूर्वयोग्यताको प्रस्ताव पेश गर्ने स्थान, अन्तिम मिति र समय।

(३) स्थानीय निकायले पूर्वयोग्यताको प्रस्ताव आव्हान गर्नु अघि नियम ८१ वा ८२ बमोजिम निधारित पूर्वयोग्यताका आधार सम्बन्धित स्थानीय निकायको प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ।

(४) स्थानीय निकायले पूर्वयोग्यता सम्बन्धी कागजात तयार गर्न लागेको खर्चको आधारमा इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट एकहजार देखि पन्द्रहजार रूपैयाँसम्म दस्तुर लिई पूर्व योग्यता सम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेछ।

(५) उपनियम (४) बमोजिमको कागजातमा स्थानीय निकायको प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको हुनु पर्नेछ। पूर्वयोग्यता सम्बन्धी कागजात सम्बन्धित स्थानीय निकाय वा सो निकायले तोकेको दुई वा दुई भन्दा बढी अन्य निकायबाट उपलब्ध गराउन सकिनेछ।

(६) मूल्याङ्कन समितिले पूर्व योग्यताको आवेदकद्वारा पूर्व योग्यता सम्बन्धी कागजातमा उल्लिखित योग्यताका प्रत्येक आधार पूरा गरे नगरेको विषयमा आवश्यक परीक्षण गर्नु पर्नेछ। त्यसरी परीक्षण गर्दा योग्यताका सबै आधार पूरा गर्ने आवेदक योग्यता परीक्षणमा छनौट भएको मानिने र सबै योग्यताका आधार पूरा नगर्ने आवेदक छनौट नभएको मानिनेछ।

(७) उपनियम (६) बमोजिमको परीक्षणमा छनौट भएका पूर्व योग्यताको आवेदक सम्बन्धित खरिद कारवाहीको लागि बोलपत्र पेश गर्ने योग्य भएको मानिनेछ।

(८) मूल्याङ्कन समितिले उपनियम (६) बमोजिम गरेको परीक्षणको विस्तृत विश्लेषण सहितको प्रतिवेदन तयार गरी मूल्याङ्कन कार्य शुरू गरेको मितिले पन्द्रह दिन भित्रमा स्थानीय निकायमा पेश गर्नु पर्नेछ।

(९) उपनियम (८) बमोजिमको प्रतिवेदनमा मूल्याङ्कन समितिले देहायका कुरा खुलाउनु पर्नेछ :-

- (क) आवेदकको नाम र ठेगाना,
- (ख) आवेदकको योग्यताको प्रत्येक आधार पुष्टी गर्ने कागजात,
- (ग) तालिका आवश्यक भए त्यस्तो तालिका,
- (घ) संयुक्त उपक्रमको रूपमा प्रस्ताव पेश गरिएको भए संयुक्त उपक्रम सम्बन्धी कागजात पूर्ण भए वा नभएको र त्यस्तो उपक्रमको प्रत्येक साझेदारको हिस्सा र दायित्व
- (ड) मालसामान वा निर्माण कार्यको छुटटा छुटटै समूह वा प्याकेज बनाई खरिद गर्नु पर्ने भएमा त्यस्तो समूह र प्याकेजको परीक्षणगर्न अपनाईएको प्रक्रिया तथा त्यस्तो समूह र प्याकेजको खरिद कारवाहीमा भाग लिनको लागि छनौट भएका आवेदक,
- (च) आवेदक छनौट हुनु वा नहुनुको कारण।

(१०) उपनियम (६) बमोजिमको परीक्षणमा सफल भएका आवेदकलाई मात्र दोस्रो चरणको बोलपत्रको लागि बोलपत्रसम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेछ तथा सफल नभएका पूर्वयोग्यताको आवेदकलाई दोस्रो चरणको बोलपत्रको लागि बोलपत्रसम्बन्धी कागजात उपलब्ध गराउनु हुदैन।

(११) बोलपत्रसम्बन्धी अन्य कार्यविधि यस नियमावलीमा बोलपत्र सम्बन्धी भएको व्यवस्था (पश्चात् योग्यता विधि) बमोजिम हुनेछ।

८०. योग्यताका आधार: मालसामान, निर्माणकार्य, परामर्श सेवा वा अन्य सेवा सम्बन्धी खरिद कारवाहीमा भाग लिने बोलपत्रदाताको पूर्वयोग्यता वा पश्चात् योग्यता विधिद्वारा योग्यता र क्षमता परीक्षण यस नियमावलीमा उल्लेख भए बमोजिमको आधारहरु अनुसार गर्नु पर्नेछ।

८१. मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधार : (१) मालसामान आपूर्ति सम्बन्धी खरिद कारवाहीमा भाग लिने बोलपत्रदाताको वा पूर्वयोग्यताको प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्दा स्थानीय निकायले देहायका कुराहरु मध्ये आवश्यकतानुसार कैनू वा सबै कुरालाई विचार गरी निर्धारण गर्न सक्नेछ : -

- (क) मालसामान उत्पादन सम्बन्धी लिखत (स्यानुफयाक्चरिड रेकर्ड),
- (ख) प्राविधिक क्षमता,
- (ग) मालसामानको प्राविधिक स्पेसिफिकेशन,
- (घ) आर्थिक र वित्तीय क्षमता,
- (ङ) मालसामान जडान गर्नु पर्ने भएमा जडान कार्यमा संलग्न हुने प्राविधिकको दक्षता,
- (च) आपूर्ति हुने मालसामान खास अवधिसम्म सुचारुरूपले सञ्चालन हुन्छ भन्ने कुराको प्रत्याभूति,
- (छ) मालसामान मर्मत संभारको व्यवस्था,
- (ज) सेवा र जगेडा पार्टपूर्जाको उपलब्धता,
- (झ) जडान (ईन्स्टलेशन) समेत गर्नु पर्ने गरी मालसामान आपूर्ति गर्ने आपूर्तिकर्ताको हकमा निजको सीप, निपूणता, अनुभव र विश्वसनियता।

(२) यस निमय बमोजिम बोलपत्रदाता वा प्रस्तावदाताको योग्यता र प्राविधिक क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा स्थानीय निकायले मालसामानको प्रकृति, परिमाण, महत्व वा प्रयोग अनुसार देहायका मध्ये कुनै वा सबै कागजात माग गर्न सक्नेछ :—

- (क) बोलपत्रदाताले विगत तीन वर्षको अवधिमा सरकारी निकाय वा निजी संस्थालाई आपूर्ति गरेको मालसामानको प्रकृति, परिमाण, सम्झौता रकम, मिति र त्यस्तो सरकारी निकाय वा निजी संस्थाको नाम र ठेगाना,
- (ख) खरिद गरिने मालसामान जटील वा असाधारण प्रकृतिको भएमा सम्बन्धित स्थानीय निकाय आफैले वा त्यस्तो निकायको तर्फबाट बोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाता संस्थापित भएको देशको अधिकारिक निकायले निजको उत्पादन क्षमता जाँच गरेको कागजात,
- (ग) आधिकारिक गुणस्तर नियन्त्रण संस्था वा मान्यता प्राप्त निकायले खरिद गरिने मालसामानको निरीक्षण गरी त्यस्तो मालसामानको स्पेसिफिकेशन र गुणस्तर सम्बन्धमा दिईएको प्रमाण पत्र,
- (घ) आपूर्ति गरिने मालसामानको आधिकारिकता प्रमाणित गर्न आवश्यक पर्ने नमूना, पुरक विवरण वा फोटोहरू,
- (ङ) सब-कन्ट्रायाक्टरबाट गराउन चाहेको आपूर्ति सम्बन्धी कामको अनुपात।

(३) आपूर्ति गरिने मालसामान बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाता आफै नबनाउने वा उत्पादन नगर्ने भएमा त्यस्तो मालसामानको उत्पादकले बोलपत्र वा पूर्वयोग्यताको लागि प्रस्ताव पेश गर्ने, मालसामान आपूर्ति गर्ने र जडान गर्ने सम्बन्धी अधिकार आफूलाई एकलौटी रूपमा रीतपूर्वक प्रदान गरेको कुरा प्रमाणित गर्ने कागजात बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताले पेश गर्नु पर्नेछ।

(४) नेपालभित्र व्यापार व्यवसाय सञ्चालन नभएको बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताले निजले खरिद सम्झौता प्राप्त गरेमा त्यस्तो सम्झौता बमोजिम आपूर्ति गरिएको मालसामान मर्मत सम्भार गर्ने, विक्रि पश्चात् को सेवा प्रदान गर्ने तथा आवश्यक जगेडा पार्टपूर्जा मौज्दात राखी आपूर्ति गर्ने सम्बन्धी दायित्व निर्वाह गर्न सक्ने निजको एजेन्ट वा अधिकृत विकेता नेपालमा रहने कुरा प्रमाणित गर्ने कागजात पेश गर्नु पर्नेछ।

८.२. निर्माण व्यवसायीको योग्यताका आधार : (१) स्थानीय निकायले साठीलाख रुपैयाँ भन्दा माथीको निर्माण कार्य सम्बन्धी खरिद कारबाहीमा भाग लिने बोलपत्रदाताको वा पूर्वयोग्यताको प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्दा देहायका कुरा मध्ये आवश्यकतानुसार कुनै वा सबै कुरालाई विचार गरी निर्धारण गर्न सक्नेछ :—

- (क) मुख्य सम्झौताकर्ता (प्राईम कन्ट्रायाक्टर) भई एकलौटी रूपमा काम गरेको वा व्यवस्थापन सम्झौता गरी काम गरेको वा संयुक्त उपक्रमको साझेदार वा सब-कन्ट्रायाक्टरको रूपमा काम गरेको सामान्य अनुभव,
- (ख) एकलौटी रूपमा काम सम्पन्न गरेको वा संयुक्त उपक्रमको साझेदारको हैसियतले काम गरेको समेत गरी बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भएको सीमा वा सोभन्दा बढी रकमको निर्माण कार्यको न्यूनतम सरदर वार्षिक कारोबार,

तर राष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान गरिएको अवस्थामा दश वर्षको कारोबार मध्येको कुनै तीन वर्षको अधिकतम सरदर वार्षिक कारोबारलाई आधार लिइनेछ,

- (ग) एकलौटी रुपमा वा व्यवस्थापन सम्झौता गरी वा संयुक्त उपक्रमको साझेदार वा सब-कन्ट्राक्टरको रुपमा बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भएको न्यूनतम रकम बराबरको निर्माण कार्य मासिक वा वार्षिक रुपमा गरेको र प्रस्तावित खरिद सम्झौतासँग मेल खाने प्रकृति, जटिलता र निर्माण प्रविधिका खरिद सम्झौता त्यस्तो कागजातमा उल्लेख भएको संख्यामा सफलतापूर्वक सम्पन्न गरेको विशेष अनुभव,
- (घ) खरिद सम्झौता बमोजिमको निर्माण कार्य शुरु गर्नको लागि आवश्यक रकम भुक्तानी नपाउने वा पाउन ढिलाई हुने अवस्थामा प्रस्तावित निर्माण कार्य र सम्बन्धित बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताले सञ्चालन गरी रहेको वा सञ्चालन गर्न प्रतिवद्धता जाहेर गरेको अन्य निर्माण कार्य सम्पन्न गर्न आवश्यक पर्ने नगद प्रवाहको व्यवस्था गर्न सक्ने तरल सम्पत्ती, कर्जा सुविधा र अन्य वित्तीय स्रोत (कुनै खरिद सम्झौता अन्तर्गतको पेशकी रकम बाहेक) उपलब्ध भएको वा त्यस्तो सम्पत्तिको स्रोतमा पहुँच भएको आर्थिक र वित्तीय क्षमता,
- (ङ) बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भए बमोजिमका दक्ष जनशक्ति,
- (च) बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताको आफै स्वामित्वमा रहेको वा खरिद सम्झौतामा उल्लिखित अवधिभर निर्वाध रुपमा उपयोग गर्न सक्ने गरी भाडा, लिज, सम्झौता वा अन्य व्यवसायिक माध्यमबाट उपलब्ध हुने चालु हालतका बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजातमा उल्लेख भए बमोजिमका मुख्य उपकरण ।

(२) राष्ट्रिय निर्माण व्यवसायीको हकमा उपनियम (१) को खण्ड (ख) र (ग) को रकम गणना गर्दा मूल्य अभिवृद्धि कर वापतको रकम कटाई हुन आउने रकम मात्र गणना गरिनेछ र त्यस्तो रकमलाई नेपाल राष्ट्र बैङ्कको अद्यावधिक मूल्य सूचकाङ्क अनुसार समायोजन गरिनेछ ।

(३) यस नियम बमोजिम निर्माण व्यवसायीको प्राविधिक क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा स्थानीय निकायले बोलपत्रदाता वा पूर्वयोग्यताको प्रस्तावदाताबाट निर्माण कार्यको प्रकृति अनुसार देहायका कुनै वा सबै कागजात माग गर्न सक्नेछ :-

- (क) विगत दश वर्षको अवधिमा निजले सम्पन्न गरेको निर्माण कार्यको मूल्य, मिति र कार्य स्थलको विवरण,
- (ख) निजले सब-कन्ट्राक्टर मार्फत गराउन चाहेको प्रस्तावित कामको अनुपात,
- (ग) प्रस्तावित काम सम्पन्न गर्नका लागि निजसँग भएका प्राविधिक उपकरण र प्लान्टको विवरण,

८३. परामर्श सेवाको प्रस्तावदाताको योग्यताको आधार : स्थानीय निकायले परामर्श सेवा सम्बन्धी खरिद कारबाइमा भाग लिने प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्दा देहायका कुनै वा सबै कुरा विचार गरी निर्धारण गर्न सक्नेछ :-

- (क) प्रस्तावदाता व्यक्ति भए निजको र फर्म वा संस्था भए आवश्यक संस्थागत कार्य अनुभव,
- (ख) प्रस्तावदाताको मुख्य मुख्य कर्मचारीको आवश्यक शैक्षिक योग्यता र उस्तै प्रकृतिको कार्यको आवश्यक अनुभव,
- (ग) कार्य सम्पादन गर्ने तरिका, कार्यविधि, कार्यक्षेत्रगत शर्त प्रतिको प्रभावग्राहिता, प्रविधि हस्तान्तरण र समय तालिका,
- (घ) प्रस्तावदाताको व्यवस्थापन क्षमता खुल्ने विवरण,
- (ङ) प्रस्तावदाताको आर्थिक क्षमता खुल्ने विवरण,
- (च) अन्तर्राष्ट्रिय स्तरबाट प्रस्ताव माग गरिएको भएमा स्वदेशी जनशक्तिको सहभागिता,
- (छ) बोलपत्र कागजातमा उल्लेख भए बमोजिमका अन्य कुरा ।

(२) यस नियम वर्मोजिम प्रस्तावदाताको प्राविधिक क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा स्थानीय निकायले प्रस्तावित परामर्श सेवाको प्रकृति अनुसार देहायका मध्ये कुनै वा सबै कागजात माग गर्न सक्नेछ :—

- (क) विगत तीन वर्षको अवधिमा प्रस्तावित परामर्श सेवासंग मिल्ने प्रकृतिको परामर्श सेवा प्रदान गरेको सार्वजनिक वा निजी संस्था, रकम र मिति खुले विवरण,
- (ख) प्रस्तावित काम सम्पन्न गर्नको लागि प्रस्ताव गरिएका मुख्य कर्मचारीको योग्यता सम्बन्धी विवरण,
- (ग) निजको विगत तीन वर्षका व्यवस्थापकीय कर्मचारी र सरदर वार्षिक जनशक्तिको विवरण,
- (घ) सब-कन्ट्रोफ्टर मार्फत प्रदान गर्न चाहेको प्रस्तावित परामर्श सेवाको अंश ।

८४. संयुक्त उपक्रमको योग्यताको आधार : (१) कुनै खरिद कारवाहीमा भाग लिने प्रयोजनको लागि बोलपत्रदाताहरूले एक संयुक्त उपक्रम बनाई बोलपत्र पेश गर्न सक्नेछन् ।

- तर एक बोलपत्रदाताले संयुक्त उपक्रमको साझेदार वा व्यक्तिगत मध्ये कुनै एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछ ।
- (२) उपनियम (१) वर्मोजिमको संयुक्त उपक्रममा रहने साझेदारको न्यूनतम हिस्सा र मुख्य साझेदार र अन्य साझेदारको न्यूनतम योग्यता बोलपत्र सम्बन्धी कागजातमा तोक्न सकिनेछ ।
 - (३) उपनियम (२) वर्मोजिमको योग्यताको आधार निर्धारण गर्दा त्यस्तो उपक्रममा रहने साझेदारको सम्बन्धमा देहायका कुरा विचार गरी निर्धारण गर्नु पर्नेछ :—

- (क) निजको सरदर वार्षिक कारोबार,
- (ख) निजको विशेष अनुभव र सम्पादन गरेको प्रमुख कार्य,
- (ग) निर्माण कार्य सञ्चालन गर्न निजसंग भएको नगद प्रवाह,
- (घ) निजको जनशक्ति सम्बन्धी क्षमता,
- (ङ) निजको औजार वा उपकरण सम्बन्धी क्षमता ।

(४) कुनै संयुक्त उपक्रमले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित न्यूनतम योग्यताका आधारहरु पूरा गरे नगरेको एकिन गर्नको लागि त्यस्तो उपक्रमको सबै साझेदारको योग्यता गणना गर्नु पर्नेछ ।

(५) संयुक्त उपक्रमको साझेदारको व्यक्तिगत योग्यताको आधार निर्धारण गर्दा देहायका कुरा विचार गरी निर्धारण गर्नु पर्नेछ :—

- (क) सम्बन्धित काममा निजको सामान्य अनुभव,
- (ख) अन्य सम्झौता वर्मोजिम निजले गरी रहेको वा गर्ने काम पूरा गर्न स्रोतको पर्याप्तता,
- (ग) वित्तीय सक्षमता,
- (घ) विगतका खरिद सम्बन्धी मुद्दा मामिला र सोको नतिजा ।

(६) कुनै संयुक्त उपक्रम खरिद सम्झौताको लागि छानौट भएमा सम्बन्धित स्थानीय निकायले त्यस्तो संयुक्त उपक्रमलाई त्यस्तो उपक्रमको संयुक्त दायित्व र संयुक्त उपक्रमका साझेदारको व्यक्तिगत दायित्व समेत रहने गरी आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता गर्न लगाउनु पर्नेछ ।

(७) कुनै संयुक्त उपक्रमले बोलपत्र पेश गर्दा बोलपत्र जमानत समेत पेश गर्नु पर्ने भएमा त्यस्तो बोलपत्र जमानत उपनियम (१) वर्मोजिमको संयुक्त उपक्रमका सबै साझेदारको नाममा र सबै साझेदारको दायित्व हुने गरी जारी गरिएको हुनु पर्नेछ ।

(८) संयुक्त उपक्रम सम्बन्धी अन्य शर्त बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए वर्मोजिम हुनेछ ।

८५. आर्थिक तथा वित्तीय क्षमता खुले कागजात माग गर्न सक्ने : (१) बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको आर्थिक र वित्तीय क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा स्थानीय निकायले निर्माण कार्यको प्रकृति अनुसार देहायका मध्ये कुनै वा सबै कागजात माग गर्न सक्नेछ :—

- (क) निजको वैड स्टेटमेण्ट,

- (ख) निजको व्यवसाय सम्बन्धी कारोबारको आर्थिक विवरण,
- (ग) निजको सम्पत्ति, दायित्व तथा नाफा नोक्सानको विवरण खुल्ने वासलात,
- (घ) निजको आर्थिक र वित्तीय हैसियत खुल्ने अन्य कुरा,
- (ङ) बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित अन्य विवरण ।

(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको वासलात माग गर्दा कामको प्रकृति अनुसार विगत दुई देखि पाँच आर्थिक वर्षको वासलात माग गर्न सकिनेछ ।

द६. सब-कन्ट्राक्टरबाट काम गराउने सम्बन्धी व्यवस्था : (१) सब-कन्ट्रायाक्टरबाट समेत निर्माण कार्य गराउन सक्ने गरी स्थानीय निकायले बोलपत्र आव्हान गर्ने भएमा बोलपत्र सम्बन्धी कागजातमा देहायका कुरा उल्लेख गर्नु पर्नेछ :-

- (क) निजले सब-कन्ट्रायाक्टरबाट काम गराउन सक्ने कुरा,
- (ख) सब-कन्ट्रायाक्टरबाट गराउने कामको अधिकतम प्रतिशत,
- (ग) आवश्यकतानुसार सब-कन्ट्रायाक्टरको योग्यताका आधार ।

(२) उपनियम (१) बमोजिम योग्यताको आधार उल्लेख गरिएकोमा बोलपत्रदाताले खरिद सम्झौता गर्नु अघि सब-कन्ट्रायाक्टरको योग्यताको आधार पुष्ट्याङ्ग गर्ने कागजात पेश गर्नु पर्नेछ ।

द७. बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुरा : बोलपत्र सम्बन्धी कागजातमा खरिद ऐनको दफा १३ मा उल्लिखित कुराको अतिरिक्त आवश्यकतानुसार देहायका कुरा उल्लेख गर्न सकिनेछ :-

- (क) प्रस्तावित कामको योजना, नक्शा,
- (ख) बील अफ क्वान्टिटीज,
- (ग) मालसामानको परिमाण,
- (घ) बोलपत्रदाताले गर्नु पर्ने भैपरी आउने काम,
- (ङ) मालसामान आपूर्ति गर्ने, निर्माण कार्य सम्पन्न गर्ने समय,
- (च) वारेण्टी तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था,
- (छ) बोलपत्रदाताले प्रदान गर्नु पर्ने आवश्यक तालिम र सुपरीवेक्षणको किसिम र परिमाण,
- (ज) आपूर्ति गरिने मालसामान वा जगेडा पार्टपूर्जाहरु नयाँ र सक्कली हुनुपर्ने कुरा,
- (झ) प्रस्तावित खरिदको लागि आवश्यक पर्ने रकम प्राप्त हुने स्रोत ।

द८. भेदभाव गर्न नहने : (१) खरिद ऐनको दफा १३ को उपदफा (२) को खण्ड (ज) को अवस्थामा वाहेक खरिद कारबाहीमा बोलपत्रदातालाई निजको राष्ट्रियताको आधारमा भेदभाव गर्नु हुँदैन ।

(२) बोलपत्र सम्बन्धी कागजात बमोजिम आवश्यक पर्ने कुनै लिखत बोलपत्रदाताले प्राप्त गर्न नसकेको अवस्थामा निजले पेश गरेको त्यस्तो लिखत सरहको अन्य लिखतलाई सम्बन्धित स्थानीय निकायले मान्यता दिनु पर्नेछ ।

द९. एजेन्टको विवरण उल्लेख गर्नु पर्ने : (१) विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्दा नेपालमा आफ्नो एजेण्ट नियुक्त गरेको रहेछ भने निजले त्यस्तो एजेन्टको सम्बन्धमा देहायका विवरण उल्लेख गर्नु पर्नेछ :-

- (क) एजेण्टको नाम र ठेगाना,
- (ख) एजेण्टले पाउने कमिशनको अङ्ग, मुद्राको किसिम र भुक्तानीको तरिका,
- (ग) एजेण्टसँगको अन्य कुनै शर्त,
- (घ) स्थानीय एजेण्ट भए निजको स्थायी लेखा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र निजले एजेण्ट हुन स्वीकार गरेको पत्र ।

(२) विदेशी बोलपत्रदाताको तर्फबाट उपनियम (१) बमोजिमको एजेन्टले बोलपत्र पेश गर्दा निजले उपनियम (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कुरा स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

(३) विदेशी बोलपत्रदाताले उपनियम (१) मा उल्लिखित कुरा स्पष्ट रूपमा नखुलाएमा वा स्थानीय एजेण्ट नभएको भनी बोलपत्र पेश गरेकोमा पछि एजेण्ट भएको प्रमाणित भएमा वा एजेण्टलाई दिने कमिशन कम उल्लेख गरेकोमा पछि एजेण्टले बढी कमिशन लिएको प्रमाणित भएमा त्यस्तो बोलपत्रदातालाई यस नियमावली बमोजिम कालो सूचीमा राख्न कारबाही गर्नु पर्नेछ ।

९०. बोलपत्रदाताको ग्राह्यता सम्बन्धी आधार र कागजात उल्लेख गर्नु पर्ने : (१) बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको ग्राह्यता (ईलिजिविलिटी) को आधार तथा त्यस्तो आधार प्रमाणित गर्न बोलपत्रदाताले पेश गर्नु पर्ने कागजातको प्रतिलिपि समेत उल्लेख गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा उल्लिखित कागजात देहाय बमोजिम हुनेछन् :-

(क) फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र,

(ख) व्यवसाय दर्ताको ईजाजत प्रमाणपत्र,

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “व्यवसाय दर्ताको ईजाजतपत्र” भन्नाले निर्माण व्यवसायीले निर्माण व्यवसाय सञ्चालन गर्ने उद्देश्यले निर्माण व्यवसायी सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त गरेको प्रमाणपत्र सम्झनु पर्छ ।

(ग) मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र र स्थायी लेखा दर्ता (प्यान) प्रमाण पत्र,

(घ) सम्बन्धित स्थानीय निकायले तोकेको अवधि सम्मको आन्तरिक राजश्व विभागबाट प्राप्त कर चुक्ता गरेको प्रमाण पत्र वा कर विवरण पेश गरेको कागजात,

(ङ) बोलपत्रदाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा आफ्नो स्वार्थ नवाफिएको र सम्बन्धितपेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखित रूपमा गरेको घोषणा,

(च) स्थानीय निकायले आवश्यक ठानेको अन्य कागजात ।

(३) बोलपत्र सम्बन्धी कागजातमा उपनियम (२) बमोजिमका कागजात उल्लेख गर्न छुटेमा वा स्पष्ट रूपमा उल्लेख नभएमा वा अन्य कृनै कुरा संशोधन गर्नु परेमा बोलपत्र पेश गर्ने अवधि भित्रै राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा तथा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय संचार माध्यममा सूचना प्रकाशन गरि त्यस्ता कागजात उल्लेख गर्न स्पष्ट गर्न वा संशोधन गर्न सकिनेछ ।

तर यसरी सूचना प्रकाशन गर्दा बोलपत्रदातालाई बोलपत्र पेश गर्न थप समय आवश्यक पर्ने भएमा बोलपत्र पेश गर्ने अन्तिम समय समेत बढाउनु पर्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिमका कागजात पेश नगर्ने बोलपत्रदाताको बोलपत्र उपर कारबाही हुने छैन ।

९१. बोलपत्रको भाषा : (१) खरिद ऐन र यस नियमावलीमा अन्यथा व्यवस्था भएको बाहेक, पूर्वयोग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात, प्रस्ताव आव्हान सम्बन्धी कागजात, पूर्व योग्यता, बोलपत्र वा प्रस्ताव आव्हानको सूचना र खरिद सम्भौता सम्भव भएसम्म नेपाली भाषामा र सम्भव नभए अंग्रेजी भाषामा तयार गर्नु पर्नेछ ।

(२) बोलपत्रदाताले स्थानीय निकायमा नेपाली वा अंग्रेजी दुवै भाषामा लेखिएको खरिद सम्बन्धी कागजात वा मुद्रित सामग्री पेश गर्न सक्नेछन् ।

तर त्यस्तो कागजात वा मुद्रित सामग्रीको सम्बन्धित अंश सम्बन्धित देशको आधिकारिक संस्थाबाट अंग्रेजी भाषामा अनुवाद गरिएको हुनु पर्नेछ, र त्यस्ता कागजात वा मुद्रित सामग्री र त्यसरी अनुवादित अंशमा लेखिएको कुरामा कूनै द्विविधा भएमा अनुवादित अंश मान्य हुनेछ ।

९२. मालसामानको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरा : बोलपत्रसम्बन्धी कागजातमा मालसामानको प्राविधिक विवरण उल्लेख गर्दा स्थानीय निकायले आवश्यकता अनुसार देहायका कुरा उल्लेख गर्नु पर्नेछ :–

(क) आवश्यक भएमा प्रस्तावित कामको योजना, नक्शा र डिजाइन,

(ख) बील अफ क्वान्टिटीज,

(ग) मालसामानको सान्दर्भिक भौतिक तथा रसायनिक विशेषता, अपेक्षित कार्यसम्पादन सम्बन्धी विशेषता,

- (घ) प्राविधिक वनावट (कन्फीरयुरेशन),
- (ङ) मालसामानको आयु अवधिभरको लागि आवश्यक पर्ने जगेडा पार्टपूर्जा र उल्लिखित सेवा उपलब्ध हुने वा नहुने,
- (च) बोलपत्रका साथ पेश गर्नु पर्ने मालसामानको विवरणात्मक पुस्तिका वा नमूना,
- (छ) अपेक्षित कार्यसम्पादन तथा गुणस्तर प्रत्याभूतिको विवरण,
- (ज) वारेण्टी तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था,
- (झ) मालसामानबाट वातावरणमा कुनै प्रभाव पर्ने भए त्यस्तो प्रभाव र त्यस्तो प्रभाव कम गर्न अपनाउनु पर्ने मापदण्ड,
- (ञ) आपूर्ति भएको मालसामान बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको स्पेसिफिकेशन बमोजिमको भए नभएको कुरा परीक्षणगर्न अपनाइने मापदण्ड र तरिका,
- (ट) स्थानीय निकायले निर्धारण गरेको अन्य आवश्यक कुराहरु ।
९३. निर्माण कार्यको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरा : बोलपत्र सम्बन्धी कागजातमा निर्माण कार्यको प्राविधिक विवरण उल्लेख गर्दा आवश्यकता अनुसार देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ :-
- (क) प्रस्तावित निर्माण कार्यको कार्यक्षेत्र र उद्देश्य,
- (ख) निर्माण स्थलको भौतिक प्रकृति र अवस्था,
- (ग) प्रस्तावित निर्माण कार्यको डिजाईन, निर्माण, उपकरण जडान (इरेक्शन), उत्पादन, जडान (इन्स्टलेशन) जस्ता कार्यको विवरण,
- (घ) निर्माण कार्यको हरेक एकाई आईटमको अनुमानित परिमाण भएको वील अफ क्वान्टिटज,
- (ङ) निर्माण कार्यबाट वातावरणमा प्रभाव पर्ने भए त्यस्तो प्रभावको विवरण र त्यस्तो प्रभाव कम गर्न अपनाउनु पर्ने मापदण्ड,
- (च) मेकानिकल, स्थानिटरी तथा प्लम्बिङ र विद्युत जडान सम्बन्धी काम समेत गर्नु पर्ने भए सो काम सम्बन्धी विशेष प्राविधिक स्पेसिफिकेशन,
- (छ) आपूर्ति गर्नु पर्ने उपकरण र पाटपूर्जाको विस्तृत विवरण,
- (ज) अपेक्षित कार्यसम्पादन वा गुणस्तरको प्रत्याभूति सम्बन्धी विवरण,
- (झ) निर्माण कार्यको विभिन्न चरणमा गरिने निरीक्षण तथा परीक्षण,
- (ञ) कार्य सम्पन्न परीक्षण(कम्प्लीसन टेष्ट),
- (ट) निर्माण कार्य सम्पन्न भए पछि निर्माण व्यवसायीले उपलब्ध गराउनु पर्ने प्राविधिक कागजात, निर्माण भए बमोजिमको दुरुस्त (एज बीलट) नक्शा, आवश्यकता अनुसार उपकरण सञ्चालन पुस्तिका, (अपरेटिङ म्यानुअल),
- (ठ) निर्माण कार्य स्वीकार गर्नको लागि स्थानीय निकायले गर्नु पर्ने निरीक्षण र कार्यसम्पादन (परफरमेन्स) परीक्षण,
- (ड) निर्माण कार्य प्रारम्भ र सम्पन्न गर्ने समयको कार्यतालिका,
- (ढ) सम्बन्धित स्थानीय निकायले निर्धारण गरेको अन्य आवश्यक कुरा ।
९४. अन्य सेवाको विवरणमा उल्लेख गर्नु पर्ने कुरा : बोलपत्र सम्बन्धी कागजातमा अन्य सेवाको विवरण उल्लेख गर्दा आवश्यकता अनुसार देहायका कुरा खुलाउनु पर्नेछ :-
- (क) सेवाको प्रयोजन र कार्यक्षेत्र,
- (ख) अपेक्षित कार्यसम्पादन, सेवा प्रदायकले प्रदान गर्नुपर्ने काम र सेवा,

- (ग) बोलपत्रदाताले बोलपत्र साथ उपलब्ध गराउनु पर्ने विवरणात्मक पुस्तिका वा नमूना,
- (घ) सेवा प्रदायकले पालना गर्नु पर्ने शर्त,
- (ङ) सेवा प्रदायकले प्रदान गरेको सेवा मूल्याङ्कन गर्ने आधार र तरिका,
- (च) काम वा सेवाको गुणस्तर परीक्षण र निरीक्षण,
- (छ) कार्यसम्पादन र गुणस्तर प्रत्याभूतिको विवरण,
- (ज) सेवा प्रदायकले प्रदान गर्नु पर्ने तालिम र सुपरीवेक्षणको किसिम र परिमाण,
- (झ) स्थानीय निकायले निर्धारण गरेका अन्य आवश्यक कुरा ।

९५. बोलपत्र सम्बन्धी कागजातमा समावेश गर्नु पर्ने कागजात : खरिद गरिने मालसमान, निर्माण कार्य वा अन्य सेवाको प्रकृतिलाई विचार गरी बोलपत्र सम्बन्धी कागजातमा आवश्यकता अनुसार देहायका कागजात समावेश गर्नु पर्नेछ :-

- (क) बोलपत्र निर्देशिका तथा बोलपत्र फाराम,
- (ख) बोलपत्र जमानतको ढाँचा,
- (ग) कार्यसम्पादन जमानतको ढाँचा,
- (घ) पेशकी भुक्तानी जमानतको ढाँचा,
- (ङ) खरिद सम्झौताको शर्त र नमूना,
- (च) स्पेसिफिकेशन र नक्सा,
- (छ) कार्य प्रारम्भ र सम्पन्न गर्ने समयको कार्य तालिका, भुक्तानी गरिने मुद्रा, सामग्री उपलब्ध हुन सक्ने स्रोत र स्थान,
- (ज) अन्य आवश्यक कागजात ।

९६. बोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशन : (१) बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रतयार गर्ने र पेश गर्ने निर्देशन दिंदा देहायका विषयका सम्बन्धमा निर्देशन दिन सक्नेछ :-

- (क) बोलपत्र तयार गर्ने भाषा,
- (ख) अन्तर्राष्ट्रिय व्यापारमा प्रयुक्त हुने शब्दावली इन्टरनेशनल कमर्सियल टर्मस् (इन्कोटर्म्स) अनुसार मूल्य अभिव्यक्त गर्ने तरिका,
- (ग) संयुक्त उपक्रम बारे आवश्यक जानकारी,
- (घ) बोलपत्रदाताले बोलपत्र साथ पेश गर्नु पर्ने कागजातको सूची,
- (ङ) बोलपत्रदाताले सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्ने मालसमानको नमूना र नमूनाको संख्या,
- (च) मालसमान खरिदको हकमा, आपूर्ति गरिने मालसमानको निर्माताले सिफारिस गरेको त्यस्तो मालसमानको जगेडा पार्टपूर्जाहरुको सूची तथा निजसंग रहेको प्रत्येक पार्टपूर्जाको मौज्दात परिमाण, प्रति इकाई मूल्य र खरिद सम्झौताको अवधि समाप्त भएपछि त्यस्तो पार्टपूर्जाको मूल्य बढ्ने नवद्वने सम्बन्धी कुरा उल्लेख गर्नु पर्ने नपर्ने,
- (छ) बोलपत्रदाताले आपूर्ति गर्ने मालसमानको उत्पादक, उत्पादन भएको देश, ब्राण्ड, मोडल र क्याटलग नम्बर बोलपत्रमा खुलाउनु पर्ने कुरा,
- (ज) खरिद कारवाहीका सम्बन्धमा बोलपत्रदाताले सार्वजनिक निकायसंग कुनै कुरा बुझ्न परेमा त्यस्तो कुरा स्पष्ट गर्न स्थानीय निकायबाट तोकिएको सम्पर्क कर्मचारीको नाम पद, र ठेगाना,
- (झ) बोलपत्रदाताले खरिद सम्झौता बमोजिम स्थानीय निकायका कर्मचारीलाई तालिम प्रदान गर्नु पर्ने भए वा त्यस्तो निकायलाई प्रविधि हस्तान्तरण गर्नु पर्ने भए सो सम्बन्धी कुरा,

(ज) दाखिला भएका बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार स्थानीय निकायमा सुरक्षित रहेको व्यहोरा,

(ट) स्थानीय निकायले आवश्यक ठानेका अन्य कुरा ।

९७. बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्नु पर्ने : बोलपत्र सम्बन्धी कागजात र प्रस्ताव आव्हान सम्बन्धी कागजात तयार भएपछि त्यस्तो कागजात अधिकार प्राप्त अधिकारीले स्वीकृत गर्नु पर्नेछ ।

९८. बोलपत्र सम्बन्धी दस्तुर : (१) बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले अधिकार प्राप्त अधिकारी वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र सम्बन्धी कागजात सो निकाय वा सो निकायले तोकेको दुई वा दुई भन्दा बढी अन्य निकायबाट देहाय बमोजिमको दस्तुर तिरी लिनु पर्नेछ :-

(क) दशलाख भन्दा माथि साठीलाख रुपैयाँसम्मको लागि	-एकहजार रुपैयाँ
(ख) साठीलाख भन्दा माथि छक्रोड रुपैयाँसम्मको लागि	-तीनहजार रुपैयाँ
(ग) छक्रोड भन्दा माथि दशकरोड रुपैयाँसम्मको लागि	-पाँचहजार रुपैयाँ
(घ) दशकरोड रुपैयाँ भन्दा माथि पच्चीसकरोड रुपैयाँसम्मको लागि	-छहजार रुपैयाँ
(ङ) पच्चीसकरोड रुपैयाँ भन्दा माथि जीतिसुकै रकमको लागि	-दशहजार रुपैयाँ

(२) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले उपनियम (१) बमोजिमको दस्तुर र लाग्ने हुलाक वा कुरीयर महसुल तिरी बोलपत्रसम्बन्धी कागजात वा प्रस्ताव आव्हान सम्बन्धी कागजात पठाइ दिन लिखित अनुरोध गरेमा सम्बन्धित स्थानीय निकायले त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई हुलाक वा कुरीयर मार्फत बोलपत्र सम्बन्धी कागजात पठाई दिनु पर्नेछ ।

तर त्यसरी पठाउँदा त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बोलपत्रसम्बन्धी कागजात समयमा नै प्राप्त गर्न नसकेमा सोका लागि सार्वजनिक निकाय जवाफदेही हुनेछैन ।

९९. बोलपत्रको सूचनामा लागत अनुमान खुलाउनु पर्ने : साठीलाख रुपैयाँसम्मको निर्माण कार्यको बोलपत्र आव्हानको सूचनामा लागत अनुमान रकम खुलाउनु पर्नेछ ।

१००. सूचना दिनु पर्ने : अन्तर्राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यताको प्रस्ताव आव्हानको सूचना नेपालस्थित सबै विदेशी दुतावासलाई दिनु पर्नेछ ।

१०१. निर्माण स्थलको भ्रमण : (१) बोलपत्र तयार गर्न र खरिद सम्झौता गर्न आवश्यक सूचना प्राप्त गर्न बोलपत्रदाता आफै वा निजको कर्मचारी वा एजेन्टलाई बोलपत्रदाताको आफ्नै खर्च र आउन सक्ने जोखिम प्रति उत्तरदायी हुने गरी निर्माण स्थलको भ्रमण गर्न गराउन सक्नेछ ।

(२) स्थानीय निकायले उपनियम (१) बमोजिम निर्माण स्थलको भ्रमण गर्न अनुमति दिनु पर्ने भएमा त्यस्तो अनुमति दिनु पर्नेछ ।

(३) स्थानीय निकायले बोलपत्रदातालाई निर्माण स्थलको यथार्थ जानकारी दिन नियम १०२ बमोजिम हुने बैठकको अघि निर्माण स्थलको भ्रमण गराउन सक्नेछ ।

१०२. बोलपत्र पेश गर्नु पूर्वको बैठक : (१) स्थानीय निकायले बोलपत्रदाताहरुलाई बोलपत्र सम्बन्धी कागजात, प्राविधिक स्पेसिफिकेशन, निर्माण स्थल वा अन्य यस्तै कुरा सम्बन्धी जानकारी दिन बोलपत्र पेश गर्ने अन्तिम दिन भन्दा राष्ट्रियस्तरको बोलपत्र आट्वानको सूचनाको हकमा कम्तीमा दश दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र आट्वानको सूचनाको हकमा कम्तीमा पन्थ दिन अगावै बोलपत्रदाताहरुको बैठकको आयोजना गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको बैठकमा बोलपत्रदाताले स्थानीय निकाय समक्ष खरिद कारवाही सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा राख्न सक्नेछ र त्यस्तो निकायले प्रश्नकर्ताहरुको श्रोत उल्लेख नगरी सबै बोलपत्रदातालाई त्यस्तो प्रश्न वा जिज्ञासाको जवाफ र बैठकको मार्फान्युट यथाशिघ्र उपलब्ध गराउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम भएको बैठकबाट बोलपत्र सम्बन्धी कागजातको कुनै प्राविधिक वा व्यापारिक पक्षमा हेरफेर गर्नु पर्ने देखिएमा स्थानीय निकायले सो कागजातमा सोही बमोजिम संशोधन गरी बोलपत्र सम्बन्धी कागजात खरिद गर्ने सबै बोलपत्रदातालाई त्यस्तो संशोधन गरिएको व्यहोरा त्यस्तो बैठक भएको पाँच दिनभित्र पठाउनु पर्नेछ र त्यरी हेरफेर गरिएको व्यहोरालाई बोलपत्रको अङ्ग मानिनेछ ।

१०३. बोलपत्र जमानत : (१) बोलपत्रदाताले बोलपत्रका साथ आफूले बोलपत्रमा कबोल गरेको रकमको कम्तीमा दुई दशमलव पाँच प्रतिशतले हुन आउने रकममा नघटाई नगदै वा बाणिज्य बैडले जारी गरेको सो रकम बराबरको बोलपत्र जमानत पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधि भन्दा कम्तीमा तीस दिन बढीको हुनु पर्नेछ ।

(३) कुनै बोलपत्रदाताले बोलपत्र आत्वान गर्ने स्थानीय निकायलाई कुनै खास बाणिज्य बैडले वा वित्तिय संस्थाले जारी गरेको बोलपत्र जमानत ग्राह्य हुने नहुने भन्ने कुरा खुलाई दिन अनुरोध गरेमा त्यस्तो निकायले निजलाई सो सम्बन्धमा तत्कालै जवाफ दिनु पर्नेछ ।

(४) विदेशी बैडले जारी गरेको बोलपत्र जमानत वा कार्य सम्पादन जमानत नेपालभित्रको बाणिज्य बैडले प्रति-प्रत्याभूति (काउन्टर रियरेटी) गरेको हुनु पर्नेछ ।

(५) बोलपत्रको मान्य हुने अवधिभित्र खरिद सम्झौता गरी सक्नु पर्नेछ । कुनै कारणवश सो म्यादभित्र खरिद सम्झौता गर्न नसकिने भएमा रीत पुरोगा सबै बोलपत्रदाताहरूलाई बोलपत्रको मान्य हुने अवधि बढाउन पत्र पठाउनु पर्नेछ ।

(६) उपनियम (५) बमोजिमको पत्र अनुसार बोलपत्रको मान्य हुने अवधि बढाउने वा नवढाउने भन्ने सम्बन्धमा बोलपत्रदाताले निर्णय गर्न सक्नेछन् । बोलपत्रको मान्य हुने अवधि नवढाउने बोलपत्रदाताको बोलपत्र जमानत जफत गर्न पाइनेछैन । बोलपत्रको मान्य हुने अवधि बढाउने बोलपत्रदाताले सोही अनुरूप सम्बन्धित बैडबाट मान्य अवधि समेत थप गरी बोलपत्र जमानत पेश गर्नु पर्नेछ । यसरी बोलपत्रदाताले अवधि थप गरी बोलपत्र जमानत पेश नगरेमा बोलपत्रको मान्य हुने अवधि बढाएको मानिनेछैन ।

(७) कुनै बोलपत्रदाताको बोलपत्र जमानत जफत भएको अवस्थामा सम्बन्धित स्थानीय निकायले निजले राखेको जमानत रकम आफूलाई भुक्तानी गर्न त्यस्तो जमानत जारी गर्ने बैडले समक्ष जमानत मान्य रहने अवधि भित्र दावी गर्नु पर्नेछ ।

(८) खरिद ऐन वा यस नियमावली बमोजिम जफत गर्नु पर्ने बोलपत्र जमानत बाहेक अन्य बोलपत्र जमानत खरिद सम्झौता भएको तीन दिनभित्र सम्बन्धित बोलपत्रदातालाई फिर्ता गुर्नु पर्नेछ ।

१०४. बोलपत्र मान्य हुने अवधि : बोलपत्र सम्बन्धि कागजात वा प्रस्ताव आळान सम्बन्धी कागजातमा बोलपत्र वा परामर्श सेवाको प्रस्तावको मान्य हुने अवधि उल्लेख गर्दा देहाय बमोजिमको अवधि उल्लेख गर्नु पर्नेछ :-

(क) दशकरोड रुपैयाँसम्म लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि - नब्बे दिन

(ख) दशकरोड रुपैयाँ भन्दा जति सुकै बढी लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि - एकसय वीस दिन

१०५. बोलपत्रको प्रतिलिपि प्रति पेश गर्नुपर्ने : बोलपत्रदाता वा प्रस्तावदाताले पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव पेश गर्दा पूर्वयोग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात वा प्रस्ताव आळान सम्बन्धी कागजातमा उल्लेख भएको संख्या र दिर्घाको निर्देशन बमोजिम प्रतिलिपि प्रति (कपी) सहित पेश गर्नु पर्नेछ ।

१०६. दर्ता किताव राख्नु पर्ने र भर्पाई दिनपर्ने : (१) बिक्री भएको पूर्वयोग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात वा परामर्श सेवाको प्रस्तावको दर्ता अभिलेख छुटा छुटै राख्नु पर्नेछ ।

(२) बोलपत्रदाता वा प्रस्तावदाता आफैले वा निजको प्रतिनिधिले पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव पेश गर्न त्याएमा बुझि लिई निजलाई मिति र समय खुलेको भर्पाई दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त भएको बोलपत्रको बाहिरी खाम्मा उपनियम (१) बमोजिम दर्ता कितावमा दर्ता भएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।

(४) बोलपत्र विक्रि र दर्ता हुने समय समाप्त भएपछि अधिकार प्राप्त अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीले उपनियम (१) बमोजिमको कितावमा दस्तखत गरी सो किताव बन्द गर्नु पर्नेछ ।

१०७. बोलपत्रको सुरक्षा : (१) स्थानीय निकायले यस नियमावली बमोजिम प्राप्त भएको बोलपत्र वा परामर्श सेवाको प्रस्ताव सो खोल्ने समय अघि कसैले खोल्न नपाउने गरी सुरक्षित तवरले राख्नु पर्नेछ ।

(२) स्थानीय निकायले बोलपत्रको साथ पेश भएको नमूनाको विशेषता बोलपत्र खोल्नु अघि सार्वजनिक नहुने गरी गोप्य र सुरक्षित तरिकाले राख्नु पर्नेछ ।

१०८. बोलपत्र फिर्ता वा संशोधन : (१) बोलपत्रदाता वा प्रस्तावदाताले आफूले पेश गरेको बोलपत्र वा परामर्श सेवाको प्रस्ताव फिर्ता लिन वा संशोधन गर्न चाहेमा सो सम्बन्धी निवेदन र बोलपत्रदाताको आधिकारिकता पुष्टि गर्ने कागजात एक खाम्मा सिलबन्दी गरी त्यस्तो खाम्मको बाहिरी भागमा देहायका कुरा उल्लेख गरी बोलपत्र पेश गर्ने अन्तिम समय भित्रै सम्बन्धित स्थानीय निकायमा पेश गर्नु पर्नेछ :-

- (क) बोलपत्र वा परामर्श सेवाको प्रस्तावको विषय,
- (ख) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव आच्छान गर्ने स्थानीय निकाय वा अधिकारीको नाम र ठेगाना,
- (ग) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव संसोधन गरिएको वा फिर्ता माग गरिएको विषय,
- (घ) बोलपत्र वा परामर्श सेवाको प्रस्ताव खोल्ने दिन र समयमा मात्र खोल्नु पर्ने व्यहोरा ।

(२) उपनियम (१) बमोजिमको सिलबन्दी खाम प्राप्त हुन आएमा सम्बन्धित स्थानीय निकायले त्यस्ता खाम नियम १०७ बमोजिम सुरक्षित राख्नु पर्नेछ ।

१०९. बोलपत्र खोल्ने : (१) बोलपत्र पेशगर्ने अन्तिम मिति र समय समाप्तभएको लगातै सोही दिन बोलपत्रसम्बन्धी कागजातमा उल्लिखित समय र स्थानमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा बोलपत्र खोल्नु पर्नेछ ।

तर बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले बोलपत्र खोल्न बाधा पर्ने छैन ।

(२) उपनियम (१) बमोजिम बोलपत्र खोल्नु अघि स्याद नाथी प्राप्त हुन आएको बोलपत्रको खाम, बोलपत्र फिर्ता वा संशोधन गर्नको लागि दिइएको निवेदनको खाम र रीतपूर्वक दर्ता भएका बोलपत्रको खामलाई छुट्याई स्याद नाथी प्राप्त हुन आएका बोलपत्र नखोली सम्बन्धित बोलपत्रदातालाई फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता गरेको कुरा, मिति र समय खरिद कारवाहीको प्रतिवेदनमा खुलाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम नखोली फिर्ता गर्नु पर्ने बोलपत्र फिर्ता गरेपछि बोलपत्रदाताले फिर्ता गर्न माग गरेको बोलपत्रको खाम खोली त्यस्तो बोलपत्रदाताको नाम पढेर सुनाउनु पर्नेछ । बोलपत्रदाताको निवेदन र आधिकारिकता पुष्टि गर्ने कागजात परीक्षणगरी मात्र फिर्ता गर्नु पर्छ ।

(४) उपनियम (३) बमोजिम सम्बन्धित त्यस्ता खामभित्र रहेको व्यहोरा पढेर सुनाउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको व्यहोरा पढी सकेपछि दाखिला भएका बोलपत्र क्रमैसंग खोली त्यस्तो बोलपत्रको देहायका कुरा पढेर सुनाई सोको मुचुल्का तयार गर्नु पर्नेछ । त्यस्तो मुचुल्कामा उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधिको दस्तखत गराउनु पर्नेछ :-

- (क) बोलपत्रदाताको नाम र ठेगाना,
- (ख) बोलपत्रको कवोल अङ्ग र प्रत्येक एकाई दररेट,
- (ग) बोलपत्रमा कुनै छुट दिन प्रस्ताव गरिएको भए सोको व्यहोरा,
- (घ) प्राविधिक स्पेसिफिकेशनको विकल्प प्रस्ताव गरिएको भए सोको कवोल अङ्ग,
- (ड) बोलपत्र जमानत भए वा नभएको,
- (च) अङ्ग र अक्षरका बीच भिन्नता भए सो भिन्नताको विवरण,
- (छ) बोलपत्र फाराममा बोलपत्रदाता वा निजको प्रतिनिधिको हस्ताक्षर भए वा नभएको,
- (ज) बोलपत्र सम्बन्धी कागजातमा सच्चाईएको वा केरमेट गरेकोमा तथा बोलपत्रदाता वा निजको प्रतिनिधिले हस्ताक्षर गरे नगरेको तथा केरमेट गरेको रकम र व्यहोरा,
- (झ) बोलपत्र फाराममा बोलपत्रदाताले कुनै कैफियत उल्लेख गरेको भए सोको व्यहोरा र दररेट विवरण माग गरेको भए सोको विवरण,
- (ञ) उपयुक्त ठानेको अन्य आवश्यक कुरा ।

(६) यस नियम बमोजिम बोलपत्र खोल्दाको समयमा बोलपत्र स्वीकृत गर्ने निर्णय गर्न सकिने छैन ।

११०. बोलपत्र मूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्ने : (१) स्थानीय निकायले सार्वजनिक रूपमा खोलेको बोलपत्र मूल्याङ्कनको लागि नियम २२४ बमोजिम मूल्याङ्कन समितिमा पेश गर्नु पर्नेछ । मूल्याङ्कन समितिले बोलपत्रको प्रारम्भिक परीक्षण र मूल्याङ्कन पन्थ दिनभित्र सम्पन्न गरी मूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्नेछ ।

१११. बोलपत्रको पूर्णताको परीक्षणः बोलपत्रको पूर्णताको परीक्षण गर्दा मूल्याङ्कन समितिले खरिद ऐनको दफा २३ को उपदफा (३) मा उल्लेख भएका कुराको अतिरिक्त देहायका कुराको परीक्षणगर्नु पर्नेछ :-

(क) बोलपत्रदाता व्यक्तिगत रूपमा वा संयुक्त उपक्रमको साझेदारको रूपमा एकभन्दा वढी बोलपत्रमा संलग्न भए वा नभएको,

(ख) बोलपत्रदाता खरिद ऐनको दफा ६३ को उपदफा (२) र (३) बमोजिम खरिद कारबाईमा भाग लिन अयोग्य भए वा नभएको,

(ग) सम्बन्धित स्थानीय निकायबाट वा स्थानीय निकायबाट तोकिएको अन्य निकायबाट विकिभाग भएको बोलपत्र सम्बन्धी कागजातमा बोलपत्र पेश भए नभएको,

(घ) सम्बन्धित व्यक्ति, फर्म, संस्था वा कम्पनी आफैले खरिद गरेको बोलपत्र सम्बन्धी कागजात भरी पेश गरे वा नगरेको ।

११२. बोलपत्रको मूल्याङ्कन : (१) अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रको मूल्य विभिन्न मुद्रामा उल्लेख गर्न सकिने व्यवस्था भएमा त्यस्तो बोलपत्रहरुका मूल्यलाई सोही कागजातमा उल्लेख भए बमोजिमको विनिमयदर र मुद्रा अनुसार एउटै मुद्रामा परिवर्तन गरी बोलपत्रको मूल्याङ्कन र तुलना गर्नु पर्नेछ ।

(२) बोलपत्रको मूल्याङ्कन र तुलना गर्दा मूल्य अभिवृद्धि कर बाहेकको कबोल अङ्ग कायम गरी तुलना गर्नु पर्नेछ ।

(३) प्रचलित ऐन वा यस नियमावलीमा व्यवस्था गरिए बमोजिम बाहेक कुनै बोलपत्रदाता वा आधिकारिक रूपमा निर्णय प्रकृयामा संलग्न नभएका अन्य कुनै व्यक्तिलाई बोलपत्रको परीक्षण, त्यस्तो परीक्षणगर्ने सिलसिलामा बोलपत्रदातासँग माग गरिएको जानकारी वा प्राप्त जानकारी, मूल्याङ्कन तथा तुलनासँग सम्बन्धित जानकारी दिन पाइनेछैन ।

(४) मूल्याङ्कन समितिले खरिद ऐनको दफा २५ को उपदफा (१) बमोजिम मूल्याङ्कनको लागि समावेश भएका बोलपत्रको मूल्याङ्कन गर्दा त्यस्तो बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिका अनुसार गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको बोलपत्रको मूल्याङ्कन गर्दा बोलपत्रको प्राविधिक, व्यापारिक र आर्थिक पक्षको मूल्याङ्कन गर्नु पर्नेछ ।

(६) बोलपत्र सम्बन्धित कागजातमा उल्लिखित क्षेत्र, गणस्तर, विशेषता, शर्त, कार्य सम्पादन वा अन्य कुनै आवश्यकतामा तात्त्विक रूपमा फरक नपर्ने र गम्भीर खालको असर नपर्ने खालका स्थानीय निकायलाई स्वीकार्य सानातिना फरक भएका बोलपत्रहरुलाई सारभूतरूपमा प्रभावग्राही बोलपत्र मानिनेछ र त्यस्ता बोलपत्रको मूल्याङ्कन गर्दा लागतमा कुनै प्रभाव पर्ने भएमा त्यस्तो प्रभावको मूल्य समान आधारमा कायम गरी बोलपत्रको कबोल अङ्गमा समायोजन गरी बोलपत्रको मूल्याङ्कित रकम निकाल्नु पर्नेछ ।

(७) उपनियम (६) र नियम ११३ बमोजिम निकालिएको बोलपत्रको मूल्याङ्कित रकम बोलपत्रको तुलना गर्ने प्रयोजनको लागि मात्र प्रयोग हुनेछ र खरिद सम्भूताको मूल्यमा समावेश गर्न पाईने छैन ।

(८) बोलपत्रको मूल प्रति र प्रतिलिपि प्रतिमा मूल्य वा अन्य कुनै कुरामा भिन्नता पाइएमा मूल प्रतिमा उल्लेख भएको मूल्य वा कुरा मान्य हुनेछ ।

(९) मूल्याङ्कन समितिले उपनियम (६) बमोजिमको सानातिना फरकको मूल्य कायम गर्दा सम्बन्धित कामको लागत अनुमान वा प्रचलित बजार मूल्य वा व्याजदरको आधारमा कायम गर्नु पर्नेछ । त्यस्तो लागत अनुमान, प्रचलित बजार मूल्य वा व्याज दर निश्चित नभएको अवस्थामा सोही आइटमको अन्य सारभूत प्रभावग्राही बोलपत्रमा उल्लेख भएको मूल्यको औसतका आधारमा कायम गर्नु पर्नेछ ।

(१०) यस नियम बमोजिम कायम गरिने मूल्यको औचित्यताको सम्बन्धमा बोलपत्रदातासँग परामर्श गर्नु हुदैन ।

११३. बोलपत्रको प्राविधिक, व्यापारिक तथा आर्थिक पक्षको मूल्याङ्कन : (१) मूल्याङ्कन समितिले बोलपत्रको प्राविधिक, व्यापारिक तथा आर्थिक पक्षको मूल्याङ्कन गर्दा बोलपत्र सम्बन्धी कागजातमा तोकिए बमोजिम भन्दा भिन्नता पाइएमा सो भिन्नताको मूल्य गणना गरी कायम गर्नु पर्नेछ ।

११४. निर्माण कार्यको बोलपत्रको विशेष मूल्याङ्कन : (१) निर्माण कार्यको बोलपत्र मूल्याङ्कन गर्दा मूल्याङ्कन समितिले नियम ११३ मा उल्लिखित कुराको अतिरिक्त देहाएका कुराको मूल्याङ्कन गर्नु पर्नेछ :-

(क) निर्माण कार्यको कार्य योजना, कार्य सम्पादन तालिका र परिचालन समय बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको भए वा नभएको,

(ख) बोलपत्रदाताले वील अफ क्वान्टिटीमा संलग्न आइटमको लागि उल्लेख गरेको प्रति एकाई दर विश्वसनीय भए वा नभएको,

(ग) कबोल अङ्ग देहायको कारणले असन्तुलित भए वा नभएको :-

(१) खरिद सम्झौताको प्रारम्भिक चरणमा गर्नु पर्ने कामको आइटमको लागि बोलपत्रदाताले अस्वभाविक उच्च दर उल्लेख गरेकोले, वा

(२) बोलपत्रदाताले वील अफ क्वान्टिटीको कुनै आइटममा न्यून अनुमान भएको भनी विश्वास गरेको आइटमको लागि निजले अस्वभाविक उच्च दर उल्लेख गरेकोले ।

(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको अवस्थामा वा बोलपत्रदाताले सन्तोषजनक रूपमा काम सम्पन्न गर्न नसक्ने गरी न्यून कबोल अङ्ग उल्लेख गरेको वा निर्माण कार्यको क्षेत्र वा प्राविधिक स्पेसिफिकेशन गलत रूपमा बुझी वा नबुझी अस्वाभाविक न्यून कबोल अङ्ग उल्लेख गरेको वा प्रारम्भिक चरणमा गरिने निर्माण कार्यको लागि बढी दरले उल्लेख गरेको (फन्ट लोडिङ) छ छैन भन्ने कुरा मूल्याङ्कन समितिले जाँच गर्नु पर्नेछ । त्यसरी न्यून कबोल अङ्ग उल्लेख गरेको अवस्थामा मूल्याङ्कन समितिले त्यस्तो बोलपत्रदातासँग दर विश्लेषण सहितको स्पष्टीकरण माग गर्नु पर्नेछ ।

(३) मूल्याङ्कन समितिले उपनियम (२) बमोजिम मागेको स्पष्टीकरण सन्तोषजनक भएमा त्यस्तो बोलपत्रदातासँग निजको कबोल अङ्गको आठ प्रतिशतले हुने रकम बराबरको थप कार्य सम्पादन जमानत लिई बोलपत्र स्वीकृत गर्ने सिफारिस गर्न र त्यस्तो स्पष्टीकरण सन्तोषजनक नभएमा त्यस्तो बोलपत्र अस्वीकृत गर्न स्थानीय निकायलाई सिफारिस गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम लिएको थप कार्य सम्पादन जमानत अन्तिम वील भुक्तानी भएपछि फिर्ता गर्नु पर्नेछ ।

११५. प्रतिवेदन पेश गर्नु पर्ने : मूल्याङ्कन समितिले नियम १११, ११२, ११३ र ११४ बमोजिम गरेको परीक्षण तथा मूल्याङ्कनको विस्तृत विश्लेषण र देहायका कुरा खुलाई सोको प्रतिवेदन तयार गर्नु पर्नेछ र सो प्रतिवेदन मूल्याङ्कन कार्य शुरू गरेको मितिले पन्थ दिनभित्रमा पेश गर्नु पर्नेछ :-

(क) बोलपत्रदाताको नाम र ठेगाना,

(ख) बोलपत्रदाताहरूको कुल कबोल अङ्ग र मुद्रा,

(ग) खरिद ऐनको दफा २३ को उप दफा (द) र (३) बमोजिम त्रुटि सच्चाईएको भए त्यस्तो त्रुटि सच्चाई कायम भएको कुल कबोल अङ्ग र मुद्रा,

(घ) बोलपत्रदाताले कुनै छुट दिन प्रस्ताव गरिएको कुरा आर्थिक प्रस्ताव खोलेको मुचुल्कामा उल्लेख भएको भए मूल्याङ्कन समितिले त्यसरी छुट दिन प्रस्ताव गरिएको रकम समायोजन गरेको कुरा,

(ङ) खरिद ऐनको दफा १३ उपदफा (२) को खण्ड (च) बमोजिम बोलपत्र तुलना गर्न प्रयोग भएको मुद्रा र उल्लिखित मितिको विनिमय दरको आधारमा कायम भएको रकम,

(च) खरिद ऐनको दफा २३ को उपदफा (२), (३), (४) र (६) बमोजिम परीक्षणगर्दा पाइएका आधारहरू,

(छ) खरिद ऐनको दफा २५ को उपदफा (द) बमोजिम न्यूनतम मूल्याङ्कित सारभूतरूपमा प्रभावग्राही बोलपत्रको मूल्याङ्कनको आधार र तरिका ।

११६. मालसामानको नमूना फिर्ता गर्ने : (१) बोलपत्र मूल्याङ्कन हुँदा असफल भएको बोलपत्रदाताले आफूसे पेश गरेको मालसामानको नमूना फिर्ता लिन सम्बन्धित स्थानीय निकाय समक्ष खरिद सम्झौता भएको सात दिनभित्र लिखित रूपमा अनुरोध गर्न सक्नेछ ।

(२) उपनियम (१) वर्मोजिम अनुरोध भएकोमा त्यस्तो मालसामानको नमूना परीक्षणमा नष्ट नभएको भए ढुवानी गर्ने र प्याकेजिङ गर्ने लगायतका सम्पूर्ण खर्च बोलपत्रदाताले तै व्यहोर्ने गरी त्यस्तो नमूना स्थानीय निकायले निजलाई फिर्ता गर्नु पर्नेछ ।

(३) स्वीकृत बोलपत्रको बोलपत्रदाताले पेश गरेको मालसामानको नमूनाको आपूर्ति गरिने मालसामानसंग तुलना गर्ने प्रयोजनको लागि स्थानीय निकायले बोलपत्र मूल्याङ्कन समितिवाट प्रमाणित गराई सुरक्षित राख्नु पर्नेछ ।

११७. **खरिद सम्झौता सम्बन्धी व्यवस्था:** खरिद ऐनको दफा ५२ वर्मोजिम फुटकर खरिद बाहेक अन्य जुनसुकै खरिद गर्दा खरिद सम्झौता गर्नु पर्छ । खरिद सम्झौतामा बोलपत्र सम्बन्धी कागजात, प्रस्ताव सम्बन्धी कागजात वा सिलबन्धी दरभाउपत्र फाराममा उल्लिखित शर्तहरू समावेश गर्नु पर्नेछ ।

११८. **सम्झौता गर्न कार्य सम्पादन जमानत पेश गर्नु पर्ने :** (१) स्वीकृत बोलपत्रको बोलपत्रदाताले ऐनको दफा २७ को उप दफा (४) वर्मोजिम कार्यसम्पादन जमानत पेश गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको ढाँचामा ऐनको दफा २७ को उपदफा (३) वर्मोजिमको स्याद भित्र वाणिज्य बैड्डाट जारी भएको कार्यसम्पादन जमानत पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) वर्मोजिमको कार्यसम्पादन जमानतको रकम खरिद सम्झौता रकमको पाँच प्रतिशत हुनु पर्नेछ ।

(३) उपनियम (२) वर्मोजिम खरिद सम्झौतामा रकम नखुल्ने सम्झौताको हकमा बोलपत्र सम्बन्धी कागजातमा तोकी दिएको कार्यसम्पादन जमानत पेश गर्नु पर्नेछ ।

(४) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक उपनियम (१) वर्मोजिमको कार्यसम्पादन जमानतको मान्य अवधि त्यस्तो सम्झौतामा उल्लिखित मालसामान आपूर्ति वा हस्तान्तरण गर्नु पर्ने अन्तिम अवधि वा प्रत्याभूति (वारेन्टी) को अवधि वा निर्माण कार्यको त्रुटि सच्चाउने दायित्व (डिफेक्ट लायबिलिटिज) को अवधि भन्दा कम्तीमा एक महिना बढी अवधिको हुनु पर्नेछ ।

(५) विदेशी बैड्डले जारी गरेको कार्य सम्पादन जमानत नेपालमा स्थापना भएको कुनै वाणिज्य बैड्डले प्रति प्रत्याभूति (काउण्टर र्यारेन्टी) गरेको भएमा मात्र मान्य हुनेछ ।

११९. **सम्झौता कार्यान्वयन सम्बन्धी कार्य :** (१) खरिद सम्झौता कार्यान्वयनको सिलसिलामा सम्झौता प्रशासन गर्दा आवश्यकतानुसार देहायका काम गर्नु पर्नेछ :—

(क) खरिद सम्झौता भए पछि सम्बन्धित आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीसंग आवश्यक भए बैठक (पोष्ट बिड कन्फ्रेन्स) गर्ने,

(ख) सम्झौता कार्यान्वयन सम्बन्धी कार्य योजना र कार्यतालिका तयार गर्ने,

(ग) सम्झौताको शर्त वर्मोजिम समय भित्र प्रतित पत्र खोल्ने व्यवस्था गर्ने,

(घ) आवश्यक भएमा सम्झौता कार्यान्वयन टोली गठन गर्ने,

(ङ) सम्झौता प्रशासन कार्य योजना अनुसार खरिद सम्झौता कार्यान्वयनको प्रगति अनुगमन गर्ने र गुणस्तर पक्षको निरीक्षण र परीक्षणगर्ने, निर्माण व्यवसायीलाई निर्माण कार्यस्थल सुम्पने र सो स्थलसम्म पहुँचको व्यवस्था मिलाउने, खरिद सम्झौताको हेरफेर, भेरिएशन आदेश, मूल्य समायोजन, खरिद सम्झौता निलम्बन वा अन्त, कार्य सम्पन्न प्रमाणिकरण, भक्तानी आदिको व्यवस्थापन गर्ने,

(च) स्थानीय निकाय र आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायी बीच कुनै विवाद उत्पन्न भए त्यस्तो सम्झौतामा उल्लिखित विवाद समाधानका कार्यविधि अपनाउने, सम्झौता उल्लंघन भएको अवस्थामा सम्झौतामा उल्लिखित उपचार सम्बन्धी व्यवस्था अनुसार कारबाही अद्य बढाउने,

(छ) वजेट र लागत लेखा (कस्ट एकाउन्टिङ) को पक्ष लगायत सम्झौता कार्यान्वयनको वित्तीय पक्षको व्यवस्थापन गर्ने,

(ज) सम्झौता कार्यान्वयनसँग सम्बन्धित कागजात सिलसिलाबद्ध र व्यवस्थित ढंगले राख्ने,

(झ) सम्पादन भएका काम स्वीकृत गर्ने,

(ञ) सम्झौता कार्यान्वयनको आवश्यक प्रतिवेदन एक तह माथिको अधिकारी समक्ष पेश गर्ने ।

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि खरिद सम्झौता कार्यान्वयनको सुपरीवेक्षण गर्ने स्थानीय निकाय वा अन्य निकायले आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीको खरिद सम्झौतामा उल्लिखित अधिकारमा प्रतिकूल असर नपर्ने गरी नक्शा, स्पेसिफिकेशन र खरिद सम्झौताको शर्त अनुसार खरिद सम्झौता कार्यान्वयन भए नभएको सुपरीवेक्षण गर्न सक्नेछ ।

(३) खरिद सम्झौता कार्यान्वयनमा स्थानीय निकायको भूमिका देहाय बमोजिम हुनेछ :-

- (क) कार्यस्थल हस्तान्तरण (पोजेजन अफ साइट) तथा पहुँचको व्यवस्था (एसेस),
- (ख) कार्यस्थलमा रहेका विद्युत, टेलिफोन लाइन, पानीका पाइप लाइन आदी सार्ने,
- (ग) पुनर्वास,
- (घ) तोकिएको अधिकारी/इन्जिनियरको नियुक्ति र सो को ठेकेदारलाई जानकारी,
- (ड) तोकिएको अधिकारी/इन्जिनियरले मागेको स्वीकृति समयमा प्रदान गर्ने,
- (च) ठेकेदारलाई समयमा भुक्तानी दिने,
- (ज) अन्य उपयुक्त व्यवस्था गर्ने ।

(४) निर्माण कार्य वा मालसामान आपूर्ति वा अन्य सेवा सम्बन्धी सम्झौता कार्यान्वयनको लागि स्थानीय निकायले एक जना अधिकारीलाई काम गर्न तोक्नु पर्नेछ । यस्तो काम गर्ने जनशक्ति स्थानीय निकायमा नभएमा वा गर्न नसक्ने वा नभ्याउने भएमा यस नियमावली बमोजिमको प्रकृया अपनाई परामर्शदाताको सेवा लिन सकिने छ । त्यस्तो अधिकारी वा परामर्शदाताको भूमिका र दायित्व देहाय बमोजिमको हुनेछ :-

- (क) आवश्यक ड्रिङ्ग र डिजाइनहरु ठेकेदारलाई उपलब्ध गराउने,
- (ख) कार्यारम्भ आदेश दिने,
- (ग) साइटमा आफ्नो प्रतिनिधित्व गर्ने इन्जिनियरलाई अधिकार प्रत्योजन गर्ने, प्रगतिको अनुगमन गर्ने,
- (घ) गुणस्तर सुनिश्चितताको परीक्षणगर्ने गराउने,
- (ड) सम्पन्न गरेको काम जाँच गरी भुक्तानीको लागि सिफारिस गर्ने,
- (च) मासिक प्रगति तयार गरी स्थानीय निकायलाई पठाउने,
- (छ) त्रिपक्षीय बैठक सञ्चालन गर्ने,
- (ज) ठेकेदारसँग पत्राचार गर्ने,
- (झ) सम्झौताका शर्तहरुको व्याख्या गर्ने,
- (ञ) म्याद थप र भेरिएसन स्वीकृतिको लागि सिफारिस गर्ने,
- (ट) कार्यसम्पन्न भएको प्रमाणित गर्ने ।

१२०. वीमा गराउनु पर्ने : (१) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा वाहेक दशलाख रुपैयाँ भन्दा बढी मूल्यको निर्माण कार्य गर्ने निर्माण व्यवसायीले देहायको कुराको वीमा गराउनु पर्नेछ :-

- (क) निर्माण सामग्री, प्रयोग गरिने मेशिन, औजार वा प्लाट लगायत निर्माण कार्यको पूर्ण प्रतिस्थापन खर्च, स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि खर्च भन्नाले नाफा समेतलाई जनाउँछ ।
- (ख) पेशागत शुल्क, निर्माण कार्यको कुनै भाग भत्काउन, हटाउन तथा कुंडा कर्कट वा खेर गएको सामग्री हटाउनको लागि लाग्ने खर्च लगायत हानी वा नोक्सानी भए वापत हुने खर्च वा सो सम्बन्धी आनुपातिक खर्च समेटनका लागि खण्ड (क) बमोजिमको प्रतिस्थापन खर्चको पन्थ प्रतिशत रकम वा खरिद सम्झौतामा उल्लिखित भए बमोजिमको अतिरिक्त रकम,
- (ग) निर्माण व्यवसायीले निर्माण स्थलमा त्याएको आफ्ना उपकरण र अन्य वस्तुको निर्माण स्थलमा प्रतिस्थापन गर्न लाग्ने पर्याप्त रकम,

(घ) निर्माण व्यवसायीलाई निर्माणस्थल सुम्पिएको मिति देखि हस्तान्तरण प्रमाण पत्र जारी गरिने मितिसम्म निर्माण कार्यको कुनै खण्ड वा अंशमा उपनियम (२) मा उल्लेख भएको कारण वाहेक अन्य जुनसुकै कारणबाट हुने सबै हानी नोक्सानी,

(ङ) निर्माण व्यवसायीको देहायका दायित्वहरु :-

(१) निर्माण व्यवसायीले त्रुटि सच्चाउने दायित्वको अवधिमा आफ्नो दायित्व पालन गर्ने क्रममा भएको हानी नोक्सानी,

(२) त्रुटि सच्चाउने दायित्वको अवधि प्रारम्भ हुनु अथवा उत्पन्न भएको कुनै कारणबाट त्रुटि सच्चाउने दायित्वको अवधिमा भएको हानी नोक्सानी ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि निर्माण व्यवसायीले उपनियम (१) को खण्ड (घ) बमोजिमको वीमावाट देहायका कारणबाट भएको हानी नोक्सानी वा क्षतिको लागि दायित्व वहन गर्नु पर्ने छैन :-

(क) युद्ध, शत्रुता वा आक्रमण,

(ख) विद्रोह, क्रान्ति, विप्लव वा गृह युद्ध,

(ग) विकिरणको फैलावट, आणविक इन्चनको विकिरण वा आणविक इन्चनको ज्वलनबाट उत्पन्न आणविक फोहर वा विकिरण युक्त विपादी विष्फोट वा अन्य हानीकारक तत्वहरूको विष्फोट वा आणविक संयोजन वा सोको आणविक अंशको प्रदुषण,

(घ) ध्वनिक वा तित्र ध्वनिक गतिमा उड्ने हवाई जहाज वा हवाई यन्त्रद्वारा शृजित वायुको चाप ।

(३) खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा वाहेक निर्माण कार्य गर्दा त्यसमा रहेको कुनै त्रुटि सुधार गर्दा भएको वा त्यस्ता कार्यको परिणाम स्वरूप भएको देहायको हानी नोक्सानी वापतको क्षतिपूर्तिको दावी र त्यस्तो दावी सम्बन्धी कारवाही गर्दा लागेको खर्च तथा दस्तुर निर्माण व्यवसायीले व्यहोर्नु पर्नेछ : -

(क) कुनै व्यक्तिलाई चोटपटक लागेमा वा निजको मृत्यु भएमा, वा

(ख) निर्माण कार्यमा वाहेक कार्य सञ्चालन र सम्पन्नको सिलसिलामा कुनै सम्पत्तीमा भएको हानी नोक्सानी ।

(४) अधिकार प्राप्त अधिकारीको लिखित स्वीकृति विना वीमाका शर्तमा कुनै परिवर्तन गर्न सकिने छैन ।

१२१. पेशकी भुक्तानी र फछ्यौट गर्ने व्यवस्था : (१) बोलपत्र सम्बन्धी कागजात र खरिद सम्झौतामा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदातालाई यस नियम र बोलपत्र सम्बन्धी कागजातमा व्यवस्था भए बमोजिम पेशकी दिन सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको पेशकी दिदा स्थानीय निकायले खरिद सम्झौता रकमको वीस प्रतिशत भन्दा बढी हुने गरी दिनु हुँदैन ।

(३) उपनियम (१) बमोजिम पेशकी दिदा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताबाट त्यस्तो पेशिक रकम खान्ने गरी र निजले सम्झौता बमोजिम काम नगरेमा सो निकायले अनुरोध गर्ने वित्तिकै त्यस्तो निकायलाई भुक्तानी गर्ने गरी बाणिज्य बैडब्ल्यूट जारी भएको बैड्ड जमानत लिई पेशकी दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको बैड्ड जमानतको मान्य अवधि खरिद सम्झौतामा उल्लेख भएको पेशकी फछ्यौट गर्नु पर्ने अवधि भन्दा कम्तीमा एक महिना बढी अवधिको हुनु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम दिएको पेशकी खरिद सम्झौतामा उल्लेख भए बमोजिम तीस प्रतिशत भुक्तानी पश्चात्को प्रत्येक रनिङ्ग बील वा अन्य बील बीजकबाट पेशकी दिएको प्रतिशतको दुई गुणाको दरले कट्टा गर्नु पर्नेछ र सम्झौता रकमको असी प्रतिशत भुक्तानी हुँदासम्म पूरै पेशकी फछ्यौट हुनु पर्नेछ ।

(६) आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद सम्झौता बमोजिमको काम त्यस्तो सम्झौतामा उल्लिखित समयावधिभित्र सम्पादन नगरेको कारणले यस नियम बमोजिमको पेशकी फछ्यौट हुन नसकेमा स्थानीय निकायले उपनियम (३) बमोजिमको बैड्ड जमानतको रकम सम्बन्धित बैडब्ल्यूट प्राप्त गरी पेशकी फछ्यौट गर्नु पर्नेछ र निजबाट त्यस्तो पेशकी रकमको सयकडा दश प्रतिशत ब्याज समेत असूल उपर गर्नु पर्नेछ ।

(७) कुनै स्थानीय निकायले प्रतितपत्रद्वारा मालसामान फिकाउँदा आफ्नो कार्यालयमा मालसामान प्राप्त भएको मितिले तीस दिनभित्र प्रतितपत्र खोलेको पेशकी रकम फछ्यौट गर्नुपर्नेछ ।

(८) मालसामान उपलब्ध गराउने सम्बन्धित आपूर्तिकर्ताबाट मालसामान उपलब्ध हुन नसकेकोमा वा मालसामान उपलब्ध गराउन निर्धारित समयभित्र मालसामान प्राप्त हुन नसकेमा साधारणतया प्रतितपत्र रद्द गर्नुपर्नेछ र सो बापत बैड्मा जम्मा भएको रकम फिर्ता लिई प्रतितपत्र खोलेको पेशकी रकम फछ्यौट गर्नुपर्नेछ ।

१२२. प्रि-सिपमेन्ट निरीक्षण : (१) विदेशवाट खरिद गरिने मालसामानको प्रि-सिपमेन्ट निरीक्षण गर्नु पर्ने भएमा स्थानीय निकायले सो देशमा आफ्नो प्रतिनिधि नियुक्त गरी त्यस्तो निरीक्षण गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रतिनिधि नियुक्त गर्दा खरिद ऐन र यस नियमावली बमोजिमको कार्यविधि अपनाई नियुक्त गर्नु पर्नेछ ।

१२३. मालसामानको निरीक्षण र स्वीकृति : (१) आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लिखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर बमोजिमका भए नभएको निरीक्षण वा परीक्षणगर्नु गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निरीक्षण वा परीक्षण गर्दा गराउँदा मालसामान निरीक्षण वा परीक्षण सम्बन्धी प्रचलित कानून भए सोही कानून बमोजिम र नभएमा खरिद सम्झौतामा उल्लिखित कार्यविधि बमोजिम गर्नु पर्नेछ । त्यस्तो कार्यविधि पनि नभए स्थानीय निकायले उपयुक्त सम्झौतो कार्यविधि बमोजिम गर्नु पर्नेछ ।

(३) उपनियम (१) को प्रयोजनको लागि सम्बन्धित स्थानीय निकायले त्यस्तो निरीक्षण वा परीक्षण गर्ने एक वा एक भन्दा बढी निकाय वा अधिकारी तोक्न वा सम्बन्धित मालसामान सम्बन्धी बढीमा तीन जना विज्ञ रहेको एक समिति गठन गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिमको निकाय, अधिकारी वा समितिले आपूर्ति गरिएका मालसामान निरीक्षण वा परीक्षणगर्दा त्यस्तो मालसामानको नमूना र विशिष्टता सिलवन्डी गरी राखेको भए त्यस्तो नमूना र विशिष्टता बमोजिम जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा त्यस्तो नमूना र विशिष्टता अनुरूप भएको मालसामान स्वीकृत गरी नभएका मालसामान आपूर्तिकर्तालाई नै फिर्ता गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम निरीक्षण वा परीक्षणगर्दा आवश्यकतानुसार सबै मालसामान वा सोको नमूना छानौट गरी निरीक्षण वा परीक्षणगर्न सक्नेछ ।

(६) निरीक्षण वा परीक्षणगर्ने निकाय, अधिकारी वा समितिले उपनियम (४) र (५) बमोजिम निरीक्षण वा परीक्षणगर्दा सकेपछि स्वीकृत र अस्वीकृत मालसामानको विवरण उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदनमा जाँच भएको मालसामानको नाम, प्रतिशत, स्पेसिफिकेशन, निरीक्षण वा परीक्षणको परिमाण उल्लेख गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनलाई खरिद कारबाहीको अभिलेखको रूपमा राख्नु पर्नेछ ।

(७) यस नियम बमोजिम मालसामान निरीक्षण वा परीक्षणगर्दा निरीक्षण वा परीक्षणगर्ने निकाय, अधिकारी वा समिति र आपूर्तिकर्ता बीच कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद खरिद सम्झौतामा उल्लेख भएको विवाद समाधानको प्रकृया बमोजिम समाधान गर्नुपर्नेछ ।

(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि पच्चीसहजार रुपैयाँसम्मको मालसामान स्थानीय निकायको भण्डार शाखाको प्रमुखले आवश्यक निरीक्षण वा परीक्षणगरी बुझिलिन सक्नेछ ।

१२४. मालसामानको लिलाम विकि तथा रकम असुली गर्ने : (१) नियम १२३ उपनियम (४) बमोजिम अस्वीकृत मालसामान आपूर्तिकर्ताले तत्काल फिर्ता नलगे खरिद सम्झौतामा तोकिएको समायावधिभित्र त्यस्तो मालसामान उठाई फिर्ता लैजान र सोको सद्वा स्पेसिफिकेशन बमोजिमको सामान आपूर्ति गर्न स्थानीय निकायले आपूर्तिकर्तालाई लिखित जानकारी दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको जानकारी हुलाक वा कुरियर सर्भिस मार्फत पठाउने भए फिर्ता रसिद सहितको पत्र पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको सूचनाको अवधि भित्र आपूर्तिकर्ताले मालसामान बुझिलिन अस्वीकार गरेमा वा खरिद सम्झौतामा तोकिएको समायावधिभित्र उठाई नलगेमा सम्बन्धितस्थानीय निकायले त्यस्तो मालसामान लिलाम गरी सो मालसामान भण्डारण गर्न लागेको खर्च र त्यस सम्बन्धी अन्य खर्चहरू, बाकी रहेको पेशकी रकम, पूर्व निर्धारित क्षतिपूर्ति र निजले स्थानीय निकायलाई तिर्नु पर्ने अन्य कुनै रकम भए सो रकम समेत लिलाम विकी मूल्यबाट कट्टा गरी बाकी रहेको रकम आपूर्तिकर्तालाई फिर्ता गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको लिलाम विक्रीबाट प्राप्त भएको रकम समेतबाट असूल हुन नसकेको रकम आपूर्तिकर्ताबाट प्रचलित कानून बमोजिम सरकारी बांकी सरह असूल उपर गरिनेछ ।

१२५. कार्य स्वीकार प्रतिवेदन : (१) सम्पन्न भएको निर्माण कार्य, आपूर्ति गरिएको मालसामान वा प्रदान गरिएको सेवा स्वीकार्दा सोको कार्य स्वीकार प्रतिवेदन तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुरा उल्लेख हुनु पर्नेछ :-

(क) खरिद सम्झौता संख्या,

(ख) सम्पन्न भएको निर्माण कार्य, प्राप्त भएको मालसामान वा सेवाको विवरण,

(ग) निर्माण कार्य सम्पन्न भएको वा मालसामान वा सेवा प्राप्त भएको मिति,

(घ) सम्पन्न निर्माण कार्य, प्राप्त मालसामान वा सेवा स्वीकृत भएको मिति ।

(३) उपनियम (२) बमोजिमको प्रतिवेदन तयार भएपछि आवश्यक प्रक्रिया पूरा गरी भुक्तानीको लागि सम्बन्धित आर्थिक प्रशासन शाखा वा निकायमा अवैलम्ब लेखी पठाउनु पर्नेछ ।

१२६. भेरिएसन आदेश : (१) नियम १४, २९ र ५० बमोजिम अधिकार प्राप्त अधिकारीबाट भेरिएसन आदेश जारी गर्दा उपनियम (२), (३), (४) र (५) बमोजिम गर्नु पर्नेछ ।

(२) खरिद सम्झौतामा उल्लिखित दररेटभन्दा बढी दररेट हुने गरी भेरिएशन आदेश जारी गर्नु हुदैन । बढी दररेट हुने गरी भेरिएशन आदेश जारी गर्नु पर्ने भएमा आईटमको दर समेत विश्लेषण गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ ।

(३) खरिद सम्झौता बमोजिमको निर्माण कार्यमा नयाँ आईटम थप गर्नु पर्ने भएमा स्थानीय निकायले त्यस्तो नयाँ आईटमको दर समेत विश्लेषण गरी दररेट निर्धारण गर्नु पर्नेछ ।

(४) यस नियम बमोजिम भेरिएशन आदेश जारी गर्दा भेरिएशनको प्रकृति, ठूला आईटम, साना आईटम, स्याद थप गर्नु पर्ने वा नपर्ने र पर्ने भए कति दिन गर्नु पर्ने, भेरिएशन आईटमको दररेट, बील अफ ब्वान्टीटीको आईटमको दररेट भन्दा घटीबढी, अद्यावधिक फेरबदल जम्मा सम्झौता मूल्यको कति प्रतिशत भएको, भेरिएशन आदेश बमोजिमको गर्नु पर्ने कामको लागि थप रकम कहाँबाट कसरी जुटाउने, भेरिएशन आदेशपछिको जम्मा-जम्मी रकम शुरु सम्झौता मूल्यको कति प्रतिशत हुने स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।

(५) आकस्मिक कार्य गर्नुपर्ने अवस्था आई तुरन्त थप काम गराउन परेमा एक तह माथिको अधिकारीबाट पूर्व स्वीकृती लिई भेरिएसन कार्य अगाडि बढाउन सकिनेछ ।

१२७. मूल्य समायोजन : (१) मूल्य समायोजन गर्न सकिने कुरा खरिद सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।

(२) खरिद सम्झौतामा मूल्य समायोजनको व्यवस्था गर्दा देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछ :-

(क) मूल्य समायोजन गर्ने अवस्था,

(ख) निर्धारण गर्ने सूत्र, सूत्र निर्धारण गर्दा सम्पन्न भएको काममा लागेको श्रम, सामग्री र उपकरणहरूको मात्र मूल्य समायोजन हुने गरी सूत्र निर्धारण गर्नु पर्ने,

(ग) मूल्य समायोजनको अधिकतम रकम,

(घ) खण्ड (ख) बमोजिमको सुत्रमा प्रयोग गरिने मूल्यको संरचना (श्रम, उपकरण, सामग्री, ईन्चनको मूल्य, आदि),

(ङ) प्रत्येक मूल्य संरचनाको मूल्य समायोजन गर्न प्रयोग गरिने सम्बद्ध मूल्य सूची (इन्डीसेज) ,

(च) मूल्य सूची उल्लेख गर्न प्रयोग गरिने मुद्रा र भुक्तानी दिन प्रयोग गरिने मुद्रा वीचको विनियम दरको घटवढ मापन गर्ने तरिका,

(छ) मूल्य समायोजन सूत्र प्रयोग गर्न लिइने आधार मिति (वेसलाइन डेट),

(ज) मूल्य समायोजन सूत्र लागू हुने समयको अन्तराल,

(भ) मूल्य समायोजन सूत्रको प्रयोगबाट देखिनु पर्ने न्यूनतम मूल्य बढि र मूल्य समायोजन सम्बन्धी प्रावधान लागू हुन पूरा हुनु पर्ने अन्य शर्त तथा वन्देज ।

(३) यस नियम बमोजिम गरिने मूल्य समायोजनको अधिकतम रकम सामान्यतया शुरु सम्भौता मूल्यको पच्चीस प्रतिशत भन्दा बढी हुने छैन । मूल्य समायोजनको रकम सो मूल्य भन्दा बढी हुने भएमा स्थानीय निकायले खरिद सम्भौता अन्य गर्न, सम्भौता मूल्यलाई स्वीकृत बजेटभित्र पार्नको लागि निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदातासंग वार्ता गर्न वा खर्च घटाउने अन्य उपाय अबलम्बन गर्न सक्ने वा थप बजेट व्यवस्था गरिने व्यवस्था खरिद सम्भौतामा गर्न सकिनेछ ।

१२८. खरिद सम्भौताको अवधि थप गर्न सकिने : (१) खरिद ऐनको दफा ५६ बमोजिमको अवस्था परी खरिद सम्भौता बमोजिमको काम त्यस्तो सम्भौताको अवधि भित्र पूरा गर्न नसकिने भएमा सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले कारण खुलाई खरिद सम्भौताको म्याद सकिनु कम्तीमा सात दिन अगावै सम्बन्धित स्थानीय निकायमा अवधि थपको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदनप्राप्त भए पछि सम्बन्धित स्थानीय निकायका प्रमुखले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न वा गराउन सकिनेछ । त्यसरी जाँचबुझ गर्दा वा गराउदा निजले देहायका कुरा विचार गर्नु पर्नेछ :-

(क) सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले खरिद सम्भौता बमोजिमको काम समय मै सम्पन्न गर्न भर मरदुर प्रयास गरेको थियो वा थिएन,

(ख) सम्बन्धित स्थानीय निकायले निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदातालाई सम्भौता बमोजिम उपलब्ध गराउनु पर्ने कुरा उपलब्ध गराएको थियो वा थिएन,

(ग) काबू वाहिरको परिस्थितिको कारणबाट काममा ढिलाई भएको हो वा होईन ।

(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदनमा उल्लिखित कारण मनासिव देखिएमा तीन महिनासम्मको अवधि बोलपत्र स्वीकृत गर्ने अधिकारीले र सो भन्दा बढीको अवधि सम्बन्धित स्थानीय निकायले थप गर्न सकिनेछ ।

१२९. पूर्व निर्धारित क्षतिपूर्ति : (१) खरिद सम्भौतामा पूर्व निर्धारित क्षतिपूर्तिका सम्बन्धमा देहायको व्यवस्था गर्न सकिनेछ:-

(क) आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीको ढिलाईको कारणले खरिद सम्भौता बमोजिमको काम सो सम्भौतामा तोकिएको म्यादमा सम्पन्न हुन नसकेमा निजले स्थानीय निकायलाई सम्भौता रकमको दश प्रतिशतमा नवदृग्ने गरी प्रति दिन सम्भौता रकमको शुन्य दशमलव शुन्य पाँच प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति दिनु पर्ने तर निजको काबू वाहिरको परिस्थिति परि वा कुनै गल्ति वा हेलचेक्याई नभई कार्यसम्पादन वा आपूर्ति गर्न ढिला भएमा त्यस्तो क्षतिपूर्ति तिर्न नपर्ने,

(ख) खण्ड (क) बमोजिमको पूर्व निर्धारित क्षतिपूर्ति तिर्नेमा सम्बन्धित आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायी खरिद सम्भौता बमोजिमको कार्य सम्पादन गर्ने दायित्वबाट मुक्त नहुने ।

१३०. बील वा विजकको जाँच : निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले भुक्तानीको लागि पेश गरेको बील वा विजक प्राप्त भएपछि स्थानीय निकायले त्यस्तो बील वा विजक खरिद सम्भौतामा उल्लिखित प्रावधान बमोजिमको भए नभएको जाँच गरी सो अनुरुपको नभएमा सोको जानकारी सम्बन्धितआपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदातालाई तुरन्त दिनु पर्नेछ ।

१३१. बील वा वीजकको भुक्तानी : (१) खरिद सम्भौता अनुसार स्थानीय निकायले रनिड बील वा अन्य कुनै बील विजकको भुक्तानी गर्दा देहायका कुनै वा सबै आधार बमोजिम गर्न सक्ने कुरा उल्लेख गर्न सकिनेछ :-

(क) मासिक आधारमा,

(ख) प्राविधिक नाप जाँच गरी नापी किताब (मेजरमेन्ट वुक) मा उल्लेख भएको वास्तविक कार्यसम्पादनको आधारमा,

(ग) खरिद सम्भौतामा सम्पन्न कार्य मापन गर्ने सूचकाङ्क तोकिएकोमा त्यस्तो सूचकाङ्क प्राप्त भए पछि र नतोकिएकोमा सम्पन्न भएको कार्यको आधारमा,

(घ) हस्तान्तरण गरिएको वा पूरा गरिएको कार्यको परिमाणको आधारमा,

(ङ) प्रतितपत्रको शर्तको आधारमा ।

(२) रनिड बील वा अन्य कुनै बील विजकको भुक्तानी लिनको लागि आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद सम्झौता बमोजिम आवश्यक पर्ने कागजात पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश भएको रनिड बील वा अन्य कुनै बील विजक र कागजात सम्बन्धित अधिकारीले स्वीकृत गरेको तीस दिनभित्र खरिद सम्झौता अनुसार स्थानीय निकायले त्यस्तो बील वा विजकको भुक्तानी गर्नु पर्नेछ ।

(४) स्थानीय निकायले उपनियम (३) बमोजिम भुक्तानी गर्दा रिटेन्सन मनी वापत रनिड वा अन्य बील वा वीजकमा उल्लिखित रकमको पाँच प्रतिशत रकम कट्टा गरी राख्नु पर्नेछ ।

(५) खरिद सम्झौतामा स्थानीय निकायले बील वा विजक बमोजिमको रकम शिघ्र भुक्तानी गरेमा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले त्यस्तो भुक्तानीको निश्चित रकम वा प्रतिशत छुट दिने कुरा उल्लेख गरिएको भएमा स्थानीय निकायले त्यसरी भुक्तानी गर्दा छुट रकम कट्टा गरेर मात्र भुक्तानी दिनु पर्नेछ ।

(६) स्थानीय निकायले खरिद सम्झौतामा देहाएका व्यवस्था गर्न सक्नेछ :-

(क) खरिद सम्झौतामा अधिल्लो कुनै रनिड बील वा अन्य कुनै बील विजकमा लेखिएका कुरा कुनै कारणवस वा भूलवस लेखिन गई भुक्तानी रकम सच्चाउनु पर्ने भएमा स्थानीय निकाय आफैले वा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताको अनुरोधमा त्यस पछिका रनिड बील वा अन्य कुनै बील विजकमा त्यस्तो भुक्तानी रकम सच्चाउन वा हेरफेर गर्न सकिने,

(ख) आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद सम्झौताको शर्त बमोजिम कार्यसम्पादन नगरेमा स्थानीय निकायले रनिड बील वा अन्य कुनै बील विजक बमोजिमको भुक्तानी नदिन वा काटन सक्ने ।

(७) स्थानीय निकायले उपनियम (१) बमोजिमको भुक्तानी खरिद सम्झौतामा उल्लिखित अवधि भित्र दिनु पर्नेछ । सो अवधि भित्र भुक्तानी नदिएमा खरिद सम्झौता बमोजिमको व्याज भुक्तानी गर्नु पर्नेछ ।

(८) उपनियम (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिम आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदातालाई पच्चीसहजार रुपैया भन्दा बढी रकम भुक्तानी गर्दा एकाउन्ट पेची चेकको माध्यमबाट भुक्तानी गर्नु पर्नेछ ।

१३२. अन्तिम भुक्तानी : (१) खरिद सम्झौता बमोजिम सम्पन्न भएको कार्य सम्बन्धित निकायले स्वीकार गरेपछि त्यस्तो निकायले आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदातालाई अन्तिम भुक्तानी दिनुपर्ने छ ।

(२) उपनियम (१) बमोजिम अन्तिम भुक्तानी दिदा निर्माण कार्यको हकमा त्रुटि सच्चाउने अवधि समाप्त भएपछि कार्य सम्पादन जमानत र नियम १३१ को उपनियम (४) बमोजिम कट्टा गरिएको रिटेन्सन मनी रकमको पचास प्रतिशत रकम फिर्ता गर्नु पर्नेछ । रिटेन्सन मनीको बाकी पचास प्रतिशत रकम सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकले सम्बन्धित अन्तिरिक राजस्व कार्यालयबाट आय विवरण पेश गरेको प्रमाण कागजात पेश गरे पछि भुक्तानी दिनु पर्नेछ । तर त्रुटि सच्चाउने अवधि भित्र सम्बन्धित निर्माण व्यवसायीले त्रुटि नसच्चाएमा सम्बन्धीत निकायले रिटेन्सन मनी वा जमानत वापतको रकम प्रयोग गरी त्रुटि सच्चाउन सक्नेछ ।

(३) खरिद सम्झौतामा निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले उपनियम (१) बमोजिम अन्तिम भुक्तानी लिनको लागि सम्बन्धित निकायसंग देहायका दावी वाहेक अन्य दावी नगर्ने कुरा उल्लेख गर्न सकिनेछ :-

(क) विशेष दावी,

(ख) खरिद कार्य सम्पादन गर्दा उत्पन्न भएको वा हुने तेस्रो पक्ष प्रतिको निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताको दायित्व,

(ग) खरिद सम्झौताको सम्पादन गर्दा तेस्रो पक्षका सम्बन्धमा निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले व्यहोरेको तर सम्बन्धीत निकायसंग दावी नगरेको समयमा जानकारी नभएको दायीत्व सम्बन्धी सोधभर्नाको दावी ।

१३३. कार्य सम्पन्न प्रतिवेदन पेश गर्नु पर्ने : (१) खरिद सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न भएको तीस दिनभित्र सम्बन्धित निर्माण व्यवसायीले निर्माण भए बमोजिमको नक्शा (एज बीलट) स्थानीय निकायमा पेश गर्नु पर्नेछ ।

(२) कुनै निर्माण कार्य सम्पन्न भई त्रुटि सच्चाउने दायीत्वको अवधि समाप्त भए पछि स्थानीय निकायका प्रमुखले त्यस्तो निर्माण कार्य स्वीकृत ड्रइङ्ग, डिजाइन वा स्पेसिफिकेशन बमोजिम भए नभएको कुरा प्राविधिक कर्मचारीबाट जाँचबुझ गराई कार्य सम्पन्न प्रतिवेदन तयार गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्ने प्राविधिकले सम्पन्न निर्माण कार्य स्वीकृत ड्रइङ्ग, डिजाइन वा स्पेसिफिकेशन बमोजिम भए नभएको जंच गरी स्थानीय निकाय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिमको निर्माण भए बमोजिमको नक्शा र उपनियम (३) बमोजिम पेश भएको कार्य सम्पन्न प्रतिवेदन सम्बन्धित स्थानीय निकायले बोलपत्र स्वीकृत गर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ र स्थानीय निकायको प्रमुख र बोलपत्र स्वीकृत गर्ने अधिकारी एउटै व्यक्ति भएमा निज भन्दा एक तह माथिको अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको अधिकारीले आवश्यक देखेमा कार्यसम्पन्न प्रतिवेदनमा उल्लिखित विषयका सम्बन्धमा आफैले जाँचबुझ गर्न वा कुनै प्राविधिक कर्मचारी वा प्राविधिक कर्मचारीहरूको टोली मार्फत जाँचबुझ गराउन सक्नेछ ।

(६) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा सम्पन्न निर्माण कार्य स्वीकृत ड्रइङ्ग, डिजाइन वा स्पेसिफिकेशन बमोजिमको भएको पाइएमा त्यस्तो अधिकारीले त्यस्तो निर्माण कार्य स्वीकृत गर्नु पर्नेछ ।

(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपनियम (४) बमोजिम कार्य सम्पन्न प्रतिवेदन पेश भएको मितिले पैतालीस दिन भित्र उपनियम (५) बमोजिम जाँचबुझ गर्ने कार्य सम्पन्न नभएमा त्यस्तो निर्माण कार्य स्वतः स्वीकृत भएको मानिनेछ ।

(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उपनियम (३) बमोजिम पेश भएको कार्य सम्पन्न प्रतिवेदन दशलाख रूपैयाँसम्मको निर्माण कार्यको हकमा भए अधिकार प्राप्त अधिकारी प्राविधिक भए निज आफैले जाँच गरी र प्राविधिक नभए अन्य प्राविधिक कर्मचारीबाट जाँचाउन सक्नेछ । त्यसरी जाँच गर्दा वा गराउदा त्यस्तो निर्माण कार्य स्वीकृत ड्रइङ्ग, डिजाइन वा स्पेसिफिकेशन बमोजिम भएको पाइएमा निजले कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गर्नु पर्नेछ र कार्य सम्पन्न भएको कुराको जानकारी एक तह माथिको अधिकारीलाई दिनु पर्नेछ ।

(९) यस नियम बमोजिम कार्य सम्पन्न प्रतिवेदन स्वीकृत भएपछि स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई कार्य सम्पन्न प्रमाण पत्र (वर्क कम्प्लीसन सर्टिफिकेट) दिनु पर्नेछ ।

१३४. समय भन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कार दिन सकिने : (१) लागत अनुमान र बोलपत्र सम्बन्धी कागजात तयार गर्दाका व्यवहार तै तोकिएको समय भन्दा अगाहै कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कारको व्यवस्था गर्नु पर्ने गरी खरिद सम्भौतामा उल्लेख भएमा सम्भौतामा तोकिएको अवधि भन्दा अघि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कार दिन सक्ने व्यवस्था गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमको पुरस्कारको रकम निर्धारण गर्दा खरिद सम्भौतामा तोकिएको समय भन्दा जति दिन अघि कार्य सम्पन्न भएको हो त्यति दिनका लागि उपनियम (३) बमोजिमको आधारमा निर्धारण गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको दर निर्धारण गर्दा निर्माण व्यवसायीले खरिद सम्भौतामा तोकिएको अवधिभित्र काम सम्पन्न गर्न नसके वापत दैनिक रूपमा जति रकम स्थानीय निकायलाई पूर्व निर्धारित क्षतिपूर्ति तिर्नु पर्ने हो त्यति नै रकम बरावरको दर निर्धारण गर्नु पर्नेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि पुरस्कारको कूल रकम सम्भौता रकमको पाँच प्रतिशत भन्दा बढी हुने छैन ।

१३५. सुविस्ताको आधारमा खरिद सम्भौताको अन्त्य गर्दा दिनु पर्ने भुक्तानी : (१) स्थानीय निकायले खरिद ऐनको दफा ५९ को उपदफा (४) बमोजिम सार्वजनिक हितको लागि सुविस्ताको आधारमा सम्भौताको अन्त्य गरेकोमा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकलाई देहाय बमोजिमको रकम भुक्तानी दिनु पर्नेछ । त्यसरी भुक्तानी दिंदा, निजले कुनै पेशकी रकम लिएको रहेछ भने त्यस्तो पेशकी कटाएर मात्र भुक्तानी दिनु पर्नेछ :-

(क) स्वीकार्य रूपमा सम्पन्न भई सकेको कार्य, आपूर्ति वा सेवा वापत गर्नु पर्ने भुक्तानी बाकी भए सो भुक्तानी,

(ख) खरिद सम्भौता बमोजिम स्थानीय निकायको प्रयोजनको लागि उत्पादित मालसामानको मूल्य, निर्माण स्थलमा ल्याइएका निर्माण सामाग्री,

(ग) निर्माण स्थलबाट उपकरण हटाउन लाग्ने मनासिव खर्च,

(घ) निर्माण कार्यमा मात्र लगाईएका विदेशी कर्मचारीको स्वदेश फिर्ती खर्च,

(ड) आवश्यक भए निर्माण कार्यको संरक्षण र सुरक्षा खर्च ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय निकायले सार्वजनिक हितको लागि सुविस्ताको आधारमा खरिद सम्भौता अन्त्य गर्न दिएको सूचना आपूर्तिकर्ताले प्राप्त गरेको मितिले सात दिनभित्र सिपमेन्टको लागि तयार हुने र तयार भएका मालसामान त्यस्तो सम्भौताका शर्त र मूल्यमा स्वीकार गर्नु पर्नेछ ।

(३) उपनियम (२) मा उल्लिखित मालसामान बाहेक अन्य सामानको सम्बन्धमा स्थानीय निकायले देहाय बमोजिम गर्न सक्नेछ ।

(क) मालसामानको कुनै अंश पूरा गराई सम्भौतामा उल्लिखित शर्त र मूल्यमा प्राप्त गर्ने, वा

(ख) बाँकी रहेका मालसामानको आपूर्ति आदेश रद्द गर्ने र आपूर्तिकर्ताले आंशिक रूपमा तयार गरेको मालसामान वा सेवा र सम्भौता अन्त्य हुनु अगावै आपूर्तिकर्ताले खरिद गरेको सामाग्री वा पार्टपुर्जा वापत आपसी सहमतिवाट मञ्जुर गरिएको रकम निजलाई भुक्तानी गर्ने ।

१३६. **खरिद सम्भौता उल्लंघन भए प्राप्त हुने उपचार :** (१) खरिद सम्भौतामा आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीले खरिद सम्भौताको उल्लंघन गरेमा स्थानीय निकायलाई प्राप्त हुने उपचार उल्लेख गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमका उपचार खरिद ऐनको दफा ५९ मा लेखिएको अतिरिक्त देहाय बमोजिम हुन सक्ने छन् :-

(क) त्रुटिपूर्ण कार्य अस्वीकार गर्ने,

(ख) त्रुटिपूर्ण मालसामान तत्काल हटाउने र सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकबाट प्रतिस्थापन गर्न लगाउने,

(ग) समयमा कार्य सम्पादन हुन नसके वापतको पूर्व निर्धारित क्षतिपूर्ति प्राप्त गर्ने,

(घ) सम्भौताको अन्त्य गर्ने र सम्भौता बमोजिमको काम नगर्ने आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको खर्चमा त्यस्तो कार्य सम्पन्न गराउने,

(ड) आनुषांगिक क्षतिपूर्ति भराउने,

(च) प्रचलित कानून वा खरिद सम्भौता बमोजिम उपलब्ध हुने अन्य उपचार ।

१३७. **विवाद समाधान सम्बन्धी संयन्त्र :** खरिद सम्भौतामा सो सम्भौता कार्यान्वयनको कममा स्थानीय निकाय र सम्भौतामा प्राप्त गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनी वीच कुनै विवाद उत्पन्न भएमा सो विवाद समाधान गर्ने संयन्त्र सम्भौतामा उल्लेख गर्न सक्नेछ । विवाद समाधान गर्ने संयन्त्र उल्लेख गर्दा दशकरोड रुपैयाँसम्म सम्भौता मूल्य भएको खरिद सम्भौताको विवादको समाधान निर्णयकर्ता (एडजुडिकेटर) द्वारा र बढी सम्भौता मूल्य भएको खरिद सम्भौताको विवादको समाधान तीन सदस्यीय विवाद समाधान समिति (डिस्प्यूट एडजुडिकेशन वोर्ड) द्वारा गर्नु पर्ने कुरा उल्लेख गर्न सक्नेछ । निर्णयकर्ताको नियुक्ति र विवाद समाधान समितिको गठन तथा काम, कर्तव्य र अधिकार सम्भौतामा उल्लेख भए बमोजिम हुनेछ ।

१३८. **मध्यस्थको माध्यमद्वारा विवाद समाधान गर्ने :** नियम १३७ बमोजिमको संयन्त्रवाट तोकिएको समयभित्र निर्णयप्राप्त नभएमा वा निर्णयमा कुनै पक्षलाई चित्त नबुझेमा वा बन्धनकारी नभएमा सोपक्षले त्यस्तो निर्णय भएको मितिले तीस दिनभित्र खरिद सम्भौतामा कार्यावधि उल्लेख भएकोमा सोही बमोजिम र नभएकोमा प्रचलित कानून बमोजिम मध्यस्थको माध्यमद्वारा त्यस्तो विवाद समाधान गर्ने कारबाही शुरु गर्नु पर्नेछ । मध्यस्थता सम्बन्धी कारबाही कार्य चालू रहेकै अवस्थामा वा पूरा भएपछि पनि शुरु हुन सक्नेछ ।

१३९. **परामर्श सेवा खरिद सम्बन्धी व्यवस्था :** (१) दशलाख रुपैयाँ भन्दा कम रकमको परामर्श सेवा आफ्नो कार्यालयमा नियम ७० बमोजिम राखिएको मौजुदा सूचीमा रहेका परामर्शदाताबाट लिखित रूपमा प्राविधिक र आर्थिक प्रस्ताव छुटा छुटै खाम्मा माग गरी खरिद गर्न सक्नेछ ।

यस उपनियम बमोजिम खरिद गर्दा कम्तीमा तीन वटा परामर्शदाताबाट प्रस्ताव प्राप्त गरी गर्नु पर्नेछ र गुणस्तर र लागत विधि (क्वालीटी एण्ड कष्ट वेस सेलेक्सन) अनुसार छनौट गर्नु पर्नेछ ।

(२) दशलाख रुपैयाँ भन्दा बढी मूल्यको परामर्श सेवाको लागि खरिद ऐनको दफा ३० बमोजिम संक्षिप्त सूची तयार गरी सोमा परेका आशयपत्रदाताहरुवाट खरिद ऐनको दफा ३१ अनुसार प्रस्ताव माग गरी खरिद गर्नु पर्नेछ ।

(३) परामर्शदाताको छनौट गर्दा खरिद ऐनको दफा ३१ उपदफा (४) मा उल्लेख भएका विधिहरूमध्येवाट गर्न सकिनेछ । प्रस्ताव सम्बन्धी कागजातमा छनौट विधि उल्लेख गर्नु पर्दछ ।

(४) यस नियमावलीमा अन्यत्र जुनसँकै व्यवस्था भएपनि स्थानीय निकायलाई उपयोगी र आवश्यक पर्ने तालीम, गोष्ठी र सेमिनार जस्ता विषयमा सेवा लिन परेमा एकलाख रुपैयाँसम्मको परामर्श सेवामा अधिकार प्राप्त अधिकारी आफैले र सोभन्दा माथिको रकमको हकमा एक तह माथिको अधिकारीको स्वीकृति लिई सोझै वार्तावाट खरिद गर्न सकिनेछ ।

१४०. कार्य क्षेत्रगत शर्त (टर्म अफ रिफरेन्स) तयार गर्नुपर्ने :- (१) स्थानीय निकायले परामर्श सेवा खरिद गर्नको लागि देहायका कुरा सहितको कार्य क्षेत्रगत शर्त तयार गर्नु पर्नेछ :-

- (क) परामर्शदाताले गर्नु पर्ने कामको पृष्ठभूमि र उद्देश्य,
- (ख) परामर्शदाताको कार्य क्षेत्र र निजले सम्पादन गर्नु पर्ने काम,
- (ग) कामसंग सम्बन्धित अध्ययन तथा आधारभूत तथ्याङ्क उपलब्ध भए सोको विवरण,
- (घ) परामर्शदाताले स्थानीय निकायलाई कुनै ज्ञान वा शीप हस्तान्तरण गर्नु पर्ने भए सो सम्बन्धी विवरण
- (ड) तालिम प्रदान गर्नुपर्ने भए तालिम दिनु पर्ने कर्मचारीको संख्या,
- (च) परामर्शदाताको मुख्य जनशक्तिको काम तथा योग्यता र निजले गर्नु पर्ने कामको लागि लाग्ने अनुमानित समय,
- (छ) परामर्शदाताले काम शुरू गर्ने र सम्पादन गरीसक्नु पर्ने समय,
- (ज) स्थानीय निकायले परामर्शदातालाई उपलब्ध गराउने सूचना, भौतिक सुविधा, उपकरणको विवरण, र
- (झ) परामर्शदाताले पेश गर्नु पर्ने प्रतिवेदन, तथ्याङ्क, नक्सा, सर्भे प्रतिवेदन आदिको विवरण ।

१४१. आशय पत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्ने: (१) स्थानीय निकायले दशलाख रुपैयाँ भन्दा बढी मूल्यको परामर्श सेवा खरिद गर्ने खरिद ऐनको दफा ३० बमोजिम सूचना प्रकाशन गरी आशयपत्र माग गर्नु पर्नेछ

(२) सामान्यतया तीनकरोड रुपैयाँ भन्दा बढी रकमको परामर्शसेवा खरिद गर्नु परेमा अन्तर्राष्ट्रियस्तरको आशय पत्र माग गर्नु पर्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिमको आशयपत्र माग गर्ने सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछ :-

- (क) स्थानीय निकायको नाम र ठेगाना,
- (ख) प्रस्तावित काम वा आयोजनाको सामान्य विवरण,
- (ग) प्रस्तावित कामको खर्च व्यहोर्ने स्रोत,
- (घ) आशयपत्रदाताको योग्यता,
- (ड) आशयपत्रदाता फर्म वा कम्पनी भए,-
 - (१) फर्म वा कम्पनीको विवरण, संगठन र कर्मचारी
 - (२) दुई वा दुई भन्दा बढी फर्म वा कम्पनीले समूह, संगठन वा संयुक्त उपक्रमको रूपमा परामर्श सेवा दिने भए त्यस्ता फर्म वा कम्पनीको नाम, ठेगाना, विवरण तथा मुख्य भई काम गर्ने फर्म वा कम्पनीको नाम,
- (३) विगत पाँच वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम र स्थानको विवरण,
- (४) प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको वैयक्तिक विवरण ।

(च) व्यक्तिगत परामर्शदाताको हकमा विगत तीन वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम र स्थानको विवरण तथा निजको वैयक्तिक विवरण,

- (छ) प्रस्तावित कार्य सम्पन्न गर्न लाने अनुमानित समय,
- (ज) संक्षिप्त सूचीमा परेका व्यक्ति, फर्म, संस्था वा कम्पनीवाट मात्र परामर्श सेवा खरिद सम्बन्धी प्रस्ताव माग गरिने कुरा,
- (झ) आशयपत्रदाताले पेश गर्नुपर्ने कागजातहरु,
- (ञ) आशयपत्र तयार गर्ने निर्देशन र आशय पत्र पेश गर्ने अन्तिम मिति तथा स्थान,
- (ट) स्थानीय निकायसंग सम्पर्क गर्ने ठेगाना र सम्पर्क व्यक्ति।
- (४) अन्तर्राष्ट्रियस्तरको आशयपत्र मांग गर्दा सम्बन्धित स्थानीय निकायको स्वीकृती लिनु पर्नेछ ।
- (५) अन्तर्राष्ट्रियस्तरको आशयपत्रदाताको छनौट गर्दा विभिन्न मुलुक, पृष्ठभूमी र स्थानीय एजेन्ट रहेको फर्म वा कम्पनीको छनौट गर्नु पर्नेछ ।
- (६) उपनियम (१) बमोजिमको सूचना बमोजिम आशय पत्र पेश नगर्ने ख्याति प्राप्त परामर्शदातासंग सम्पर्क गरी निजको नाम संक्षिप्त सूचीमा समावेश गर्न सकिनेछ ।
- (७) उपनियम (१) बमोजिम सूचना प्रकाशन गर्दा वा उपनियम (६) बमोजिम नाम समावेश गर्दा कम्तीमा तीनवटा आशयपत्रदाता छनौट हुन नसकेमा पुनः सूचना प्रकाशन गरी आशय पत्र माग गर्नु पर्नेछ ।
- (८) उपनियम (७) बमोजिम दोश्रो पटक सूचना प्रकाशन गर्दा पनि कम्तीमा तीनवटा आशय पत्र छनौट हुन नसकेमा छनौट भएका जित आशयपत्रदाताको मात्र सूची कायम गर्न सकिनेछ ।
- (९) यस नियम बमोजिम तयार भएको सूचीको जानकारी आशय पत्र पेश गर्ने सबै आशयपत्र दातालाई दिनु पर्नेछ ।
१४२. प्रस्ताव माग गर्ने : (१) नियम १४१ बमोजिम संक्षिप्त सूची तयार भएपछि स्थानीय निकायले सो सूचीमा परेका आशयपत्रदाताहरूलाई प्रस्ताव सम्बन्धी कागजात, हुलाक, कुरियर वा व्यक्ति मार्फत पठाई कम्तीमा तीस दिनको समय दिई निजहरूबाट प्रस्ताव माग गर्नु पर्नेछ । त्यसरी पठाइने प्रस्ताव सम्बन्धी कागजातको कुनै शुल्क लाग्ने छैन ।
- (२) प्रस्ताव सम्बन्धी कागजातमा खरिद ऐनको दफा ३१ मा उल्लिखित कुराका अतिरिक्त देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ :-
- (क) प्रस्ताव माग पत्र,
 - (ख) प्रस्तावदाताले प्रस्ताव गरेको प्रमुख जनशक्तिले आफ्नो हालसालैको वैयक्तिक विवरण सत्य र पूर्ण रहेको कुरा प्रमाणित गरेको हुनु पर्ने व्यहोरा,
 - (ग) प्राविधिक प्रस्ताव मूल्याङ्कन गरे पछि मात्र आर्थिक प्रस्ताव खोलिने कुरा,
 - (घ) प्राविधिक प्रस्तावमा प्रस्तावदाताले प्राप्त गर्नु पर्ने उत्तिर्णाङ्क,
 - (ङ) प्रस्तावदाताले सम्बन्धित कामको लागि आफ्नो छुटू कार्य योजना तथा जनशक्ति प्रस्ताव गर्न सक्ने वा नसक्ने,
 - (च) प्रस्तावदाताले कार्यक्षेत्रगत शर्तमा टिप्पणी गर्न सक्ने वा नसक्ने,
 - (छ) प्रस्तावित कार्य गर्न आवश्यक पर्ने रकम व्यहोर्ने स्रोत ।
- (३) स्थानीय निकायले प्रस्ताव सम्बन्धी कागजातमा प्रस्ताव मूल्याङ्कनको अङ्गभार उल्लेख गर्नु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम अङ्गभार उल्लेख गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-
- (क) प्रस्तावको छनौट गुणस्तर र लागत विधि अपनाई गरिने भएमा कामको प्रकृति र जटिलता अनुसार प्राविधिक तथा आर्थिक प्रस्तावको कूल अङ्गभार एकसय हुने गरी र त्यस्तो कूल अङ्गभार मध्ये प्राविधिक प्रस्तावको कूल अङ्गभार सतरीदेखि नब्बे र आर्थिक प्रस्तावको अङ्गभार तीसदेखि दशसम्म हुने गरी निर्धारण गर्नु पर्नेछ,
 - (ख) प्रस्तावको छनौट गुणस्तर विधि, निश्चित बजेट विधि र न्यून लागत विधि अपनाई गरिने भएमा प्राविधिक प्रस्तावको कूल अङ्गभार एकसय हुने गरी निर्धारण गर्नु पर्नेछ ।

(५) निश्चित बजेट विधिवाट परामर्शदाताको छनौट गर्न प्रस्ताव आक्षान गर्दा उपलब्ध बजेट प्रस्तावमा खुलाउनु पर्नेछ ।

(६) प्रस्ताव सम्बन्धी कागजातमा परामर्शदाताको छनौट गर्न अङ्गभार उल्लेख गर्दा सार्वजनिक निकायले देहाय बमोजिमको अङ्गको सीमा ननाढ्ने गरी कामको प्रकृति र जटिलता अनुसार उपयुक्त अङ्ग उल्लेख गर्नु पर्नेछ :—

(क) प्रस्तावदाताको खास कामको अनुभव	कूल अङ्गको दश प्रतिशतसम्म
(ख) कार्य सम्पादन गर्ने तरिका र कार्य क्षेत्रगत शर्त प्रतिको प्रभावग्राहीता (मेथोडोलोजी एण्ड सिस्पोन्सीभनेस टु टर्म्स अफ रिफरेन्स)	कूल अङ्गको वीसदेखि पचास प्रतिशतसम्म
(ग) मुख्य मुख्य जनशक्तिको योग्यता र अनुभव	कूल अङ्गको तीसदेखि साठी प्रतिशतसम्म
(घ) प्रविधि हस्तान्तरण वा तालिम	कूल अङ्गको दश प्रतिशतसम्म
(ङ) स्वेदेशी जनशक्तिको सहभागिता	कूल अङ्गको दश प्रतिशतसम्म
जम्मा	कूल अङ्ग १००

(७) उपनियम (६) को खण्ड (ङ) मा उल्लिखित अङ्गभार राष्ट्रियस्तरको प्रस्तावको हकमा लागू हुने छैन ।

(८) उपनियम (६) मा उल्लिखित सबै मूल्याङ्कनका आधारलाई तीन वटा उप-आधारमा विभाजन गरी सो वापतको अङ्ग समेत निर्धारण गर्नु पर्नेछ ।

(९) उपनियम (३) बमोजिम अङ्गभार उल्लेख गर्दा उत्तीर्णाङ्ग समेत उल्लेख गर्नु पर्नेछ ।

१४३. प्रस्ताव तयार गर्न दिईने निर्देशनमा उल्लेख गर्नु पर्ने कुरा:- खरिद ऐनको दफा ३१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको प्रस्ताव तयार गर्न प्रस्तावदातालाई दिईने निर्देशनमा सार्वजनिक निकायले देहायका कुरा उल्लेख गर्नु पर्नेछ :—

- (क) आर्थिक प्रस्ताव र प्राविधिक प्रस्तावको ढाँचा,
- (ख) प्राविधिक र आर्थिक प्रस्ताव तयार गर्ने तरीका,
- (ग) काम कर्ति चरणमा पूरा हुने, थप काम दिन सकिने नसकिने कुरा,
- (घ) प्रस्ताव सम्बन्धी कागजातका सम्बन्धमा प्रस्तावदाताले कुनै जानकारी लिनु पर्ने भए त्यस्तो जानकारी लिन सकिने तरीका,
- (ङ) प्रस्तावित कामको कुनै अंश परामर्शदाताले सव-कन्ट्राक्टमा दिन सक्ने नसक्ने कुरा,
- (च) सार्वजनिक निकायले उपलब्ध गराउने सूचना, सेवा, उपकरण सम्बन्धी जानकारी,
- (छ) प्रस्ताव पेश गर्नु अघि प्रस्तावदाताको बैठक हुने नहुने कुरा,
- (ज) प्रस्ताव मान्य हुने अवधि,
- (झ) प्रस्तावित खरिद कारवाही अन्तर्गत सृजना हुने कुनै मालसामान आपूर्ति, निर्माण कार्य, अन्य सेवा वा परामर्श सेवा सम्बन्धी काम परामर्शदातृ फर्म वा निजसँग सम्बद्ध व्यक्ति संस्थालाई दिंदा प्रस्तावित परामर्श सेवा संगको स्वार्थ बाभिन सक्छ भन्ने सार्वजनिक निकायलाई लागेमा त्यस्तो प्रस्तावदाता वा व्यक्तिलाई त्यस्तो काम दिन नसकिने कुरा,
- (ञ) प्रस्तावदाता र निजको जनशक्तिले तिनुपर्ने कर वारेको जानकारी र प्रस्तावदाताले कर वा अन्य कुनै विषयमा थप जानकारी लिन चाहेमा निजले सम्पर्क गर्नु पर्ने आधिकारिक अन्य निकाय,
- (ट) प्रस्तावको भाषा,
- (ठ) सार्वजनिक निकायले प्रस्ताव सम्बन्धी कागजात संशोधन गर्ने कार्यविधि,
- (ड) प्रस्ताव पेश गर्ने तरीका,
- (ढ) प्रस्ताव खोल्ने तरीका,
- (ण) गोपनियता सम्बन्धी शर्त ।

१४४. परामर्श सेवा खरिद विधिको छनौटः (१) स्थानीय निकायले देहायको कामको लागि परामर्श सेवा खरिद गर्दा गुणस्तर विधि छनौट गरी खरिद गर्न सक्नेछः—

- (क) वहुक्षेत्रीय (मल्टी सेक्टरल) सम्भाव्यता अध्ययन, घातक फोहरमैला व्यवस्थित गर्ने एवं तह लगाउने संयन्त्रको डिजाइन, शहरी गुरुयोजनाको डिजाइन, वित्तीय क्षेत्र सुधार जस्ता परामर्शदाताबाट अपेक्षित कार्य स्पष्टरूपमा यकिन गर्न नसकिने प्रकृतीको र परामर्शदाताबाट खोजपूर्ण प्रस्तावको अपेक्षा गरेको काम,
- (ख) ठूला बाँध वा प्रमुख पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन वा संरचनात्मक इन्जिनियरीज़ डिजाइन, राष्ट्रिय महत्वका नीति सम्बन्धी अध्ययन, उच्च दक्षता आवश्यक पर्ने र भविष्यमा गम्भीर तथा दूरगामी प्रभाव पार्ने किसिमको काम,
- (ग) व्यवस्थापन परामर्श, क्षेत्रगत (सेक्टरल) तथा नीतिगत अध्ययन जस्ता सेवाको मूल्य कामको गुणस्तरमा निर्भर हुने वा व्यक्ति, संस्था पिच्छे सारभूत रूपमा अलग अलग तरिकाबाट सम्पादन गर्न सकिने र प्रतिस्पर्धी प्रस्तावको लागत तुलना गर्न नसकिने किसिमको काम।
- (२) उपनियम (१) बमोजिम गुणस्तर विधि छनौट गर्न स्थानीय निकायको स्वीकृति लिनु पर्नेछ।

(३) लेखापरीक्षण, सामान्य इन्जिनियरीज़ डिजाइन तथा खरिद एजेन्ट जस्ता राम्ररी अभ्यास भइसकेका, नियमित प्रकृतिका र कम लागत लान्ने कामका लागि न्यून लागत विधि छनौट गर्न सक्नेछ।

(४) कुनै काम गर्न उच्चस्तरको विशेषज्ञता आवश्यक परेमा वा परामर्शदाता नियुक्त गर्ने समय न्यून भएमा वा आवश्यक कार्य सम्पन्न गर्न केही परामर्शदाता मात्र योग्य भएमा परामर्शदातालाई योग्यताको आधारमा नियुक्त गर्न सकिनेछ।

१४५. प्रस्ताव खोल्ने तरिका: (१) स्थानीय निकायले खरिद ऐनको दफा ३२ बमोजिम प्रस्ताव खोल्दा प्रस्तावदाता वा निजको प्रतिनिधिको रोहवरमा खोल्नु पर्नेछ।

तर प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले प्रस्ताव खोल्न बाधा पर्ने छैन।

(२) उपनियम (१) बमोजिम प्रस्ताव खोल्नु अघि स्थानीय निकायले म्याद नाधी प्राप्त हुन आएको प्रस्तावको खाम र रीतपूर्वक दर्ता भएका प्रस्तावको खामलाई छुट्टयाई म्याद नाधी प्राप्त हुन आएका प्रस्ताव नखोली सम्बन्धित प्रस्तावदातालाई फिर्ता गर्नु पर्नेछ। त्यसरी फिर्ता गरिएको कुरा, मिति र समय खरिद कारबाहीको प्रतिवेदनमा खुलाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम प्रस्ताव फिर्ता गरे पछि स्थानीय निकायले रीत पूर्वक दर्ता भएका प्रस्तावको बाहिरी खाम क्रमै संग खोली सो खामसंग रहेको प्राविधिक प्रस्तावको खाम खोली देहायका कुरा पढेर सुनाई सोको मुचुल्का तयार गर्नु पर्नेछः—

- (क) प्रस्तावदाताको नाम र ठेगाना,
- (ख) प्रस्तावमा प्रस्तावदाताको हस्ताक्षर भए नभएको,
- (ग) प्रस्ताव सम्बन्धी कागजातमा सच्चाईएको वा केरमेट गरेकोमा प्रस्तावदाता वा निजको प्रतिनिधिले हस्ताक्षर गरे नगरेको,
- (घ) सार्वजनिक निकायले उपयुक्त ठानेको अन्य आवश्यक कुराहरु।

(४) उपनियम (३) बमोजिमको मुचुल्कामा उपस्थित प्रस्तावदाता वा निजको प्रतिनिधिको दस्तखत गराउनु पर्नेछ।

(५) उपनियम (३) बमोजिम खोलीएको प्राविधिक प्रस्ताव यशाशिघ्र मूल्याङ्कन समितिमा पठाउनु पर्नेछ।

१४६. प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने तरिका: (१) प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा मूल्याङ्कन समितिका प्रत्येक सदस्यले छुट्टे रूपमा नियम १४२ को उपनियम (६) मा उल्लिखित आधार बमोजिम मूल्याङ्कन गरी प्रस्तावदाताले प्राप्त गरेको अङ्ग यकिन गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम अङ्ग यकिन भए पछि सो समितिको प्रत्येक सदस्यले प्रदान गरेको अङ्ग गणना गरी सो समितिले त्यस्तो प्रस्तावले प्राप्त गरेको औपत अङ्ग निकाल्नु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम मूल्याङ्कन पछि, मूल्याङ्कन समितिले नियम १४२ को उपनियम (९) बमोजिमको उत्तीर्णाङ्क प्राप्त गर्ने प्रस्तावदाताहरुको सूची तयार गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको सूची तयार गर्दा उच्चतम अंक प्राप्त गर्ने प्रस्तावदातादेखि कमैसंग तयार गर्नु पर्नेछ ।

(५) मूल्याङ्कन समितिले प्राविधिक प्रस्तावको मूल्याङ्कनको कार्य समाप्त नहुन्जेल आर्थिक प्रस्ताव खोल्न हुँदैन ।

(६) उपनियम (३) बमोजिमको सूचीमा रहेका प्रस्तावदाताको मात्र नियम १४९ बमोजिम आर्थिक प्रस्ताव खोलीनेछ ।

(७) उपनियम (३) बमोजिमको सूचीमा समावेश हुन नसकेका प्रस्तावदाताको प्रस्ताव नखोली सम्बन्धित प्रस्तावदातालाई फिर्ता गर्नु पर्नेछ ।

१४७. मूल्याङ्कन प्रतिवेदन तयार गर्नुपर्ने : (१) मूल्याङ्कन समितिले नियम १४६ बमोजिमको मूल्याङ्कन सम्बन्धी कारवाही पछि, प्रस्तावको गुणस्तर सम्बन्धमा प्रतिवेदन तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुराहरु समेत प्रत्येक प्रस्तावको सापेक्षिक सबलता, दुर्बलता र मूल्याङ्कनको परिणाम उल्लेख गर्नु पर्नेछ :-

(क) प्रस्तावदाताको नाम र ठेगाना,

(ख) प्रस्तावदाता वा निजको अधिकार प्राप्त प्रतिनिधिको सहिछाप भए वा नभएको,

(ग) प्रस्तावदाता प्रस्ताव पेश गर्ने कानून बमोजिम योग्य भएको पुष्ट्याई गर्ने कागजातहरु पेश भए वा नभएको,

(घ) संयुक्त उपक्रम सम्बन्धी सम्झौता आवश्यक भए सो पेश भए वा नभएको,

(ड) प्रस्ताव सम्बन्धी कागजातमा प्रस्तावदातालाई दिइएको निर्देशन अनुरूप प्रस्ताव पूर्ण भए वा नभएको,

(च) प्रत्येक प्रस्तावको सापेक्षित सबलता, दुर्बलता र मूल्याङ्कनको परिणाम ।

१४८. प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा छनौट भएको प्रस्तावदातालाई सूचना दिनु पर्ने : (१) नियम १४६ को उपनियम (३) बमोजिमको सूचीमा समावेश भएका प्रस्तावदातालाई आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन सूचना दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रस्तावदातालाई उपस्थित हुन सूचना दिंदा राष्ट्रियस्तरको प्रस्तावको हकमा कम्तीमा सात दिन र अन्तर्राष्ट्रिय स्तरको प्रस्तावको हकमा कम्तीमा पन्थ दिनको अवधि दिनु पर्नेछ ।

(३) उत्तीर्णाङ्क प्राप्त नगर्ने प्रस्तावदातालाई निजको प्राविधिक प्रस्ताव छनौट हुन नसकेको कारण खुलेको सूचना सहित निजको आर्थिक प्रस्ताव फिर्ता दिनु पर्नेछ ।

(४) स्थानीय निकायले उपनियम (१) बमोजिमको मिति निर्धारण गर्दा त्यस्तो सूचना दिइने मितिले कम्तीमा पन्थ दिनको अवधि रहने गरी निर्धारण गर्नु पर्नेछ ।

१४९. आर्थिक प्रस्ताव खोल्नु: (१) मूल्याङ्कन समितिले आर्थिक प्रस्तावको खाम खोल्दा प्रस्तावदाता वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्नु पर्नेछ ।

तर प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले आर्थिक प्रस्ताव खोल्न बाधा पर्ने छैन ।

(२) उपनियम (१) बमोजिम आर्थिक प्रस्तावको खाम खोले पछि, मूल्याङ्कन समितिले प्रस्तावदाताको नाम, निजले प्राविधिक प्रस्तावमा प्राप्त गरेको अङ्क र आर्थिक प्रस्तावमा प्रस्ताव गरेको सेवा शुल्क पढेर सुनाई देहाय बमोजिमको मुचुल्का तयार गर्नु पर्नेछ :-

(क) प्रस्तावदाताको नाम र ठेगाना,

(ख) प्रस्तावित सेवा शुल्क,

(ग) प्रस्तावित सेवा शुल्कमा कुनै छुट दिन प्रस्ताव गरिएको भए सोको व्यहोरा,

(घ) अङ्क र अक्षरका बीच भिन्नता भए सो भिन्नताको विवरण,

- (ङ) आर्थिक प्रस्तावमा प्रस्तावदाता वा निजको प्रतिनिधिको हस्ताक्षर भए नभएको,
- (च) आर्थिक प्रस्तावमा कुनै कुरा वा व्यहोरा केरमेट गरेको भए सो ठांउमा प्रस्तावदाता वा निजको प्रतिनिधिले हस्ताक्षर गरेर नगरेको तथा केरमेट गरेको रकम र व्यहोरा,
- (छ) स्थानीय निकायले उपयुक्त ठानेको अन्य आवश्यक कुराहरु ।

१५०. आर्थिक प्रस्तावको मूल्याङ्कन : (१) प्रस्ताव सम्बन्धी कागजातमा अन्यथा उल्लेख गरिएकोमा वाहेक आर्थिक प्रस्तावको मूल्याङ्कन प्रयोजनको लागि सो प्रस्तावमा मूल्य अभिवृद्धि कर वाहेक प्रचलित कानून बमोजिम परामर्शदातालाई लाग्ने कर तथा परामर्शदाताको भ्रमण, सम्बन्धित कागजातको अनुवाद, प्रतिवेदन छपाई वा शिरोभार खर्च जस्ता सोधभर्ना हुने खर्च समेत निजको सेवा शुल्कमा समावेश गरिएको मानिने छ ।

(२) मूल्याङ्कन समितिले प्रत्येक प्रस्तावदाताको आर्थिक प्रस्तावको मूल्याङ्कन गर्दा प्रस्तावमा कुनै अङ्ग गणितीय त्रुटि पाइएमा स्थानीय निकायले त्यस्तो त्रुटि सच्याउन सक्नेछ, र त्यसरी त्रुटि सच्याउँदा एकाई दर र कुल रकममा भिन्नता भएमा एकाई दर मान्य हुनेछ, र सोही दर बमोजिम कुल रकम सच्याउनु पर्नेछ । त्यसरी त्रुटि सच्याईएको भएमा सोको जानकारी सम्बन्धित प्रस्तावदातालाई दिनु पर्नेछ ।

(३) प्रस्तावदाताले आर्थिक प्रस्तावमा उल्लेख गरेको रकम अङ्ग र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकम मान्य हुनेछ ।

(४) प्रस्तावित कबोल अङ्गमा प्रस्तावदाताले कुनै छुट दिन प्रस्ताव गरिएको कुरा आर्थिक प्रस्ताव खोलेको मुचुल्कामा उल्लेख भएको भए मूल्याङ्कन समितिले त्यसरी छुट दिन प्रस्ताव गरिएको रकम समायोजन गर्नु पर्नेछ ।

(५) उपनियम (२), (३) र (४) बमोजिमको मूल्याङ्कन पर्छि सबै प्रस्तावदाताको कायम हुन आएको सेवा शुल्कको सूची तयार गर्नु पर्नेछ ।

१५१. प्रस्तावदाताको छनौट: (१) प्रस्तावको छनौट गर्न गुणस्तर र लागत विधि अपनाईएको भएमा मूल्याङ्कन समितिले देहाय बमोजिम प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कन गरी सफल प्रस्तावदाताको छनौट गर्नु पर्नेछ :-

(क) मूल्याङ्कन गरिने प्रस्तावदाताको प्राविधिक प्रस्तावको प्राप्ताङ्कलाई प्राविधिक प्रस्तावको लागि छुट्याईएको अङ्ग भारले गुणन गरी प्राप्त गुणनफललाई एक सयले भाग गर्दा आउने भागफलको अङ्ग प्राविधिक प्रस्तावको खुद प्राप्ताङ्क हुनेछ ।

(ख) प्राविधिक प्रस्तावको मूल्याङ्कनबाट सफल भएका प्रस्तावहरु मध्ये सबैभन्दा घटी सेवा शुल्क रकमलाई आर्थिक प्रस्तावको लागि छुट्याईएको अङ्ग भारले गुणन गरी प्राप्त गुणनफललाई मूल्याङ्कन गरिने प्रस्तावदाताको सेवा शुल्क रकमले भाग गर्दा आउने भागफलको अङ्ग आर्थिक प्रस्तावको खुद प्राप्ताङ्क हुनेछ ।

(ग) प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावको खुद प्राप्ताङ्क जोडी संयुक्त मूल्याङ्कन गर्दा सबै भन्दा बढी अङ्ग पाउने प्रस्तावलाई छनौट गर्नु पर्नेछ ।

उदाहरण : (१) प्राविधिक प्रस्तावलाई छुट्याईएको कूल अङ्गभार = ८०

निर्धारित उतीर्णाङ्क ल्याउने क, ख र ग प्रस्तावदाताले प्राविधिक प्रस्तावमा पाएको अङ्ग :-

क= ९०

ख= ८५

ग= ८०

उपर्युक्त अङ्गको आधारमा प्राविधिक प्रस्तावमा पाउने अङ्ग गणना गर्ने तरिका :-

$$\text{क} = \frac{90}{100} \times 80 = 72$$

$$\text{ख} = \frac{85}{100} \times 80 = 68$$

$$\text{ग} = \frac{80}{100} \times 80 = 64$$

(२) आर्थिक प्रस्तावलाई छुट्याईएको अङ्गभार = २०

प्राविधिक प्रस्तावमा उतीर्ण भएका क, ख र ग प्रस्तावदाताले आर्थिक प्रस्तावमा कबोल गरेको रकम :-

क= ४, ५० ०००-

ख= ४, ३० ०००-

ग= ४, २० ०००-

तसर्थ सबैभन्दा घटी कबोल गरेको रकम = ४,२० ०००-

उपर्युक्त अङ्को आधारमा आर्थिक प्रस्तावमा पाउने अङ्क गणना गर्ने तरिका :-

क= ४,२० ००० X २० = १८.६६

४,५० ०००

ख= ४,२० ००० X २० = १९.५३

४,३० ०००

ग= ४,२० ००० X २० = २०.००

४,२० ०००

(३) प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनबाट पाउने कूल अङ्क विवरण :-

प्रस्तावदता	प्राविधिक प्रस्तावको खुद प्राप्ताङ्क	आर्थिक प्रस्तावको खुद प्राप्ताङ्क	कूल अङ्क	कैफियत
क	७२	१८.६६	९०.६६	सबै भन्दा बढी कूल अङ्क पाउने प्रस्तावदाता "क" छनौट गर्नु पर्ने ।
ख	६८	१९.५३	८७.५३	
ग	६४	२०.००	८४	

(२) प्रस्तावको छनौट गर्न गुणस्तर विधि अपनाईएको भएमा मूल्याङ्कन समितिले खरिद ऐनको दफा ३५ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्राविधिक प्रस्तावमा उच्चतम अङ्क प्राप्त गर्ने प्रस्तावदाताको मात्र छनौट गर्नु पर्नेछ ।

(३) प्रस्तावको छनौट गर्न निश्चित बजेट विधि अपनाईएको भएमा मूल्याङ्कन समितिले खरिद ऐनको दफा ३५ को उपदफा (१) को खण्ड (ग) बमोजिम त्यस्तो बजेटको सीमाभन्दा बढी लागत भएको प्रस्ताव रह गर्नेछ र त्यस्तो बजेटको सीमाभित्र परी प्राविधिक प्रस्तावमा उच्चतम अङ्क प्राप्त गर्ने प्रस्तावदाताको प्रस्ताव छनौट गर्नु पर्नेछ ।

(४) प्रस्तावको छनौट गर्न न्यून लागत विधि अपनाईएको भएमा मूल्याङ्कन समितिले खरिद ऐनको दफा ३५ को उपदफा (१) को खण्ड (घ) बमोजिम प्राविधिक प्रस्तावमा सफल हुन निर्धारित न्यूनतम अङ्क प्राप्त गर्ने प्रस्तावदाता मध्ये सबैभन्दा कम लागत भएको प्रस्तावदाताको प्रस्ताव छनौट गर्नु पर्नेछ ।

(५) यस नियम बमोजिम छनौट भएको प्रस्तावदातासंग वार्ता गर्नु पर्ने भएमा स्थानीय निकायले त्यस्तो प्रस्तावदातालाई मिति, समय र स्थान खोली वार्ता गर्न आउन सूचना दिनु पर्नेछ ।

१५.२. अन्य सेवा खरिद गर्ने सम्बन्धी व्यवस्था :- (१) कार्यालय सुरक्षा, चिठ्ठीपत्र ओसार पसार, सरसफाई, टेलिफोन, विद्युत र धाराको सञ्चालन तथा रेखदेख, पशुस्वास्थ्य तथा कृषि प्रसार कार्य, बगैंचाको सम्भार र रेखदेख, टाईपड वा कम्प्युटर टाईप, ड्राईभिड जस्ता स्थानीय निकायको दैनिक कार्य सञ्चालन गर्न आवश्यक पर्ने सेवा खरिद गर्नु परेमा स्थानीय निकायले कुनै व्यक्ति, फर्म, संस्था वा कम्पनीसंग करार गरी त्यस्तो सेवा खरिद गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको सेवा खरिद गर्न, सेवाको आवश्यकता, किसिम, समयावधि, गुणस्तर, सेवा सञ्चालन विधि, लाग्ने मोटामोटी खर्च र कार्य क्षेत्रगत शर्त तयार गरी सम्बन्धित स्थानीय निकायको प्रमुखले स्वीकृत गर्नु पर्नेछ ।

(३) एकलाख रुपैयाँसम्म सेवा शुल्क लाग्ने सेवा वार्ता गरी खरिद गर्न सक्नेछ । सो रकम भन्दा बढी सेवा शुल्क लाग्ने सेवाको हकमा स्थानीय निकायले पन्थ दिनको अवधिको स्थानीय पत्रपत्रिकामा सूचना प्रकाशन गरी र सो निकाय र देहायका कार्यालयको सूचना पाटीमा सूचना टाँस गरी प्रस्ताव माग गर्न सक्नेछ :-

(क) जिल्ला प्रशासन कार्यालय,

(ख) जिल्ला विकास समिति,

(ग) कोष तथा लेखा नियन्त्रक कार्यालय ।

(४) उपनियम (३) बमोजिमको सूचनामा देहायका कुरा खुलाउन पर्नेछः-

(क) सम्बन्धित स्थानीय निकायको नाम र ठेगाना,

(ख) सेवाको प्रकृति, परिमाण, शर्त र अन्य आवश्यक कुरा,

(ग) सेवा प्रदान गर्नु पर्ने स्थान र अवधि,

(घ) प्रस्तावदाताले प्रस्तावसाथ पेश गर्नु पर्ने न्यूनतम कागजात र विवरण,

(ड) प्रस्ताव दाखिला गर्नु पर्ने अन्तिम मिति र स्थान,

(च) सेवा शुल्क भुक्तानीका शर्त र कर कट्टीको विषय,

(छ) अन्य आवश्यक कुरा ।

(५) म्याद भित्र प्राप्त भएका प्रस्ताव नियम १०९ बमोजिम खोली प्रस्तावदाताको प्रस्ताव मूल्याङ्कन गर्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम मूल्याङ्कन गर्दा उपनियम (२) बमोजिमको कार्य क्षेत्रगत शर्त पूरा गरी सबै भन्दा घटी सेवा शुल्क प्रस्ताव गर्ने प्रस्तावदाताको प्रस्ताव स्वीकृत गरी खरिद सम्झौता गर्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम स्वीकृत प्रस्तावको प्रस्तावदाता सम्झौता गर्न नआएमा त्यसपछिको सबै भन्दा घटी सेवा शुल्क प्रस्ताव गर्ने प्रस्तावदातासंग खरिद सम्झौता गर्न सकिनेछ ।

(८) सेवा प्रदायकले प्रदान गरेको सेवाको अनुगमन स्थानीय निकायले समय समयमा गर्नु पर्नेछ । त्यसरी अनुगमन गर्दा सेवा सन्तोषजनक भएको नपाइएमा वा सम्झौता बमोजिमको नभएमा सो निकायले सेवा प्रदायकलाई सेवाको स्तर वृद्धि गर्न सूचना दिनु पर्नेछ र त्यसरी सूचना दिदा पनि सेवाको स्तर वृद्धि नभएमा खरिद सम्झौता रद्द गरी अर्को खरिद व्यवस्था गर्नु पर्नेछ ।

१५३. मालसामान मर्मत सम्भार गर्ने गराउने कार्यावधि: (१) स्थानीय निकायमा रहेको कुनै मालसामान मर्मत सम्भार गर्नु पर्ने भए सेको लिखित जानकारी त्यस्तो मालसामानको उपयोगकर्ताले सो निकायको प्रमुखलाई दिनु पर्नेछ । त्यसरी जानकारी प्राप्त भएपछि निजले यस नियमावलीमा उल्लेख भए बमोजिम लागत अनुमान तयार गराई स्वीकृत गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लागत अनुमान स्वीकृत भए पछि मालसामानको मर्मत आफै वर्क्शप वा मर्मत केन्द्र भए त्यस्तो मालसामानको मर्मत त्यस्तो वर्क्शप वा मर्मत केन्द्रबाट गराउनु पर्नेछ । त्यसरी मर्मत गराउँदा कुनै मालसामान, उपकरण वा पाटपुर्जा फेरवदल गर्नु पर्ने भएमा त्यस्तो मालसामान, उपकरण वा पाटपुर्जा मौज्दातबाट लिइ र मौज्दातमा नभए खरिद ऐन र यस नियमावलीको प्रक्रिया अवलम्बन गरी खरिद गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम उपकरण वा पाटपुर्जा खरिद गरेकोमा स्थानीय निकायले त्यस्तो मालसामान वा उपकरण जिन्सी दाखिला गराई प्रति इकाई मूल्य पाँचहजार सौपैयाँ भन्दा बढी पर्ने उपकरण वा पाटपुर्जाको अभिलेख राख्नु पर्नेछ र त्यस्ता पाटपुर्जा पुराना उपकरण वा पार्टपूर्जाको लागि प्रतिस्थापन गरीएको कुरा सम्बन्धित प्राविधिकबाट प्रमाणित गराई पुराना सामान जिन्सी दाखिला गर्नु पर्नेछ ।

(४) आफ्नो वर्क्शप वा मर्मत केन्द्र नभएको स्थानीय निकायले खरिद ऐन र यस नियमावलीको प्रकृया अवलम्बन गरी मालसामान मर्मत सम्भार गराउनु पर्नेछ ।

(५) अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि आफै वर्क्शप वा मर्मत केन्द्र भएको निकायले मर्मत कार्य अभिलेख फाराममा (जब कार्ड) रेकर्ड राखि मर्मत पश्चात लागत स्वीकृत गर्न सक्नेछ ।

१५४. प्रतियोगिता गराई डिजाइन खरिद गर्न सक्ने : स्थानीय निकायले आर्किटेक्चरल वा शहरी योजना जस्ता विषयको डिजाइन खरिद गर्नु पर्दा त्यस्तो डिजाइन सम्बन्धी विस्तृत विवरण सहितको कागजात तयार गरी त्यस्तो कागजात अनुरूप डिजाइन प्रतियोगिता गराई उपयुक्त डिजाइन खरिद गर्न सक्नेछ ।

१५५. उपभोक्ता समितिबाट काम गराउने व्यवस्था: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय स्तरमा सञ्चालन हुने आयोजनामध्ये पैतीसलाख रुपैयाँसम्मका लागत अनुमानका कार्यक्रम स्थानीय उपभोक्ता समूहद्वारा गठीत उपभोक्ता समितिद्वारा गराउन प्राथमिकता दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम काम गराउने प्रयोजनको लागि स्थानीय निकायले उपभोक्ता समितिलाई विषयगत रूपमा वर्गीकरण र सूचीकृत गरी उनीहरुको लगत अद्यावधिक गर्नु पर्नेछ ।

(३) उपनियम (१) को प्रयोजनको लागि सम्बन्धित काम वा सेवाको प्रकृति, परिमाण, लाग्ने रकम, उपभोक्ता समितिले बेहोर्नु पर्ने रकम र अन्य आवश्यक कुराहरु खुलाई सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव माग गर्न वा त्यस्तो समिति वा समूह आफैले प्रस्ताव वा निवेदन प्रस्तुत गर्न सक्नेछ, यसरी प्रस्ताव पेश गर्दा लाभग्राही परिवारको सूची, लाभग्राही परिवारका उपभोक्ता समूहले योजनाको आवश्यकता र योजना सञ्चालनमा दिनसक्ने योगदानको विवरण सहित उपभोक्ता समुहको भेलाको माइन्युट समेत साथै राख्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको प्रस्ताव वा निवेदन प्राप्त भएपछि सम्बन्धित स्थानीय निकाय र त्यस्तो उपभोक्ता समितिले आवश्यकताअनुसार छलफल, वार्ता वा निर्माण स्थलको भ्रमण गरी त्यस्तो काम वा सेवाको सम्बन्धमा खरिद सम्झौता गर्नु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम उपभोक्ता समितिद्वारा स्थानीय आयोजना वा कार्यक्रम कार्यान्वयन गर्दा वा सञ्चालन गराउँदा देहाय बमोजिम गर्नु पर्नेछ:-

(क) उपभोक्ता समिति मार्फत काम गराउँदा लागत, काम सम्पन्न हुनुपर्ने अवधि, सम्पन्न कामको सञ्चालन तथा मर्मत सम्भार र आवश्यक अन्य कुरा समेत स्पष्ट खोली सम्बन्धित स्थानीय निकाय र उपभोक्ता समितिवीच सम्झौता गर्नु पर्नेछ ।

(ख) सम्बन्धित स्थानीय निकायले लागत अनुमान तयार गर्ने, प्राविधिक सल्लाह दिने, जाँचपास लगायत अन्य प्राविधिक सहयोग उपलब्ध गराउनु पर्नेछ । निर्माण कार्य गर्दाको समयमा समेत पूर्णकालिन प्राविधिकहरु उपलब्ध हुन नसक्ने भएमा नियममा भएको व्यवस्था अनुसार सुपरभिजन कामका लागि प्राविधिक राख्न सक्नेछ ।

(ग) प्राविधिकले लागत अनुमान गर्दा जनसहभागिताको अंश समेत किटानीसाथ उल्लेख गर्नु पर्नेछ । यस्तो लागत अनुमानको रकममा मूल्य अभिवृद्धि कर, शिरोभार (ओभरहेड) तथा कन्टिन्जेन्सी रकम र जनसहभागिताको अंश कट्टा गरी उपभोक्ता समितिलाई काम दिनु पर्नेछ । यसरी काम दिएपछि, कामको प्रकृति हेरी खर्च बापत अग्रिम रूपमा कार्यतालिका प्राप्त गरी सोको आधारमा सामान्यतया एक तिहाई रकमसम्म पेशकी दिन सकिनेछ ।

तर उपभोक्ता समितिले कार्य गराउदा प्रयोग हुने निर्माण सामग्रीको बजार मूल्यमा मूल्य अभिवृद्धि कर समेत समावेश हुने अवस्थामा सो समेत समावेश गरी लागत अनुमान तयार गर्नुपर्नेछ ।

(घ) उपभोक्ता समितिबाट काम गराउँदा स्थानीय व्यक्तिमध्ये पूरा ज्यालामा काम गर्ने, कम ज्यालामा काम गर्ने वा ज्यालै नलिई काम गर्नेहरुका सम्बन्धमा छुट्टा छुट्टै स्पष्ट अभिलेख राख्नु पर्नेछ ।

(ड) उपभोक्ता समितिले निर्माण सम्बन्धी काम सम्पन्न गरी सकेपछि प्राविधिकबाट नापजाँच गराई उक्त कार्यको लागि प्राप्त रकम र जनसहभागिताबाट व्यहोरेको श्रम वा नगद वा जिन्सी समावेश भएको कूल खर्चको विवरण र वहुमत उपभोक्ता समूहको उपस्थिती र निर्णयको प्रमाणित प्रतिलिपि समेत सम्बन्धित स्थानीय निकायमा पेश गर्नु पर्नेछ । यसरी विवरण प्राप्त भएपछि स्थानीय निकायले आवश्यक ठानेमा सार्वजनिक परीक्षणसमेत गराई सो सहितको अभिलेख खडा गर्नु पर्नेछ ।

(च) उपभोक्ता समितिले पाएको काम ठेकेदारबाट गराउनु हुँदैन । उपभोक्ता समितिले समयमा काम गराउन नसकेमा काम गर्न सक्ने वा नसक्ने के हो जवाफको लागि आवश्यक म्याद दिई नसक्ने भएमा सम्बन्धित स्थानीय निकायले यी नियम बमोजिम वा अन्य प्रक्रियाबाट काम गराउन सक्छ । उपभोक्ता समितिले रकम दुरुपयोग गरेको बुझिन आएमा छानविन गरी दुरुपयोग भए जति रकम उपभोक्ता समितिको पदाधिकारीबाट दामासाहीले सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।

(छ) उपभोक्ता समितिबाट सम्पन्न हुने कामको मर्मत संभारको जिम्मा सोही उपभोक्ता समितिको हुने भन्ने कुरा सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

(ज) उपभोक्ता समितिले जिम्मा लिएको कार्य सम्पन्न भएपछि सोको रेखदेख, मर्मत संभार गर्ने जिम्मेवारी समेत तोकी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई नै हस्तान्तरण गर्नु पर्नेछ । यसरी

हस्तान्तरण भै प्राप्त आयोजनाको सेवा बापत उपभोक्ता समितिले दस्तुर तोकी आफ्नो कोष खडा गरी सञ्चालन गर्न सक्नेछ ।

(भ) बढी जर्टिल प्राविधिक पक्ष समेत समावेश भएको र मेशिनरीको बढी प्रयोग हुने काम बाहेक सामान्यतया श्रम प्रधान प्रविधि अपनाइने आयोजना वा कार्यक्रम मात्र उपभोक्ता समिति मार्फत गराउनु पर्नेछ ।

तर कारण खोली स्थानीय निकायले निर्णय गरेमा विशेष अनुगमनको व्यवस्था मिलाई उपभोक्ता समितिसंग संयुक्त व्यवस्थापनमा अन्य आयोजना कार्यान्वयन गराउन बाधा पर्ने छैन ।

(ज) उपभोक्ता समितिले नियम १५५ को उपनियम (५) को खण्ड (ग) बमोजिम लिएको पेशकी फछ्यौट गर्दा प्रथम किस्ताको प्राविधिक मूल्याइन, सम्झौता तथा कार्य सम्पादनको आधारमा नाप जाँच र मूल्य खुलेको रनिङ वील, उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपि सहित सम्बन्धित निकायमा निवेदन प्रस्तुत गर्नु पर्नेछ ।

(ट) उपभोक्ता समितिवाट खण्ड (ज) बमोजिमको विवरण प्रस्तुत भै पेशकी फछ्यौट भए जितको रकम मात्र अर्को किस्ता कायम गरी पेशकीको रूपमा सोधबर्ना दिइनेछ ।

(ठ) उपभोक्ता समितिले गरेको खर्चको श्रेस्ता, वील, भर्पाई सम्बन्धित स्थानीय निकायले जुनसुकै समयमा पनि कर्मचारी खटाई जाँच गरी प्रतिवेदन लिन सक्नेछ ।

(ड) उपभोक्ता समितिले सम्बन्धीत स्थानीय निकाय समक्ष कामको लागि निवेदन प्रस्तुत गर्दा तथा स्थानीय निकायले उपभोक्ता समितिसंग कामको सम्झौता गर्दा उपभोक्ता समितिले गर्ने योगदानको रकम खुलाउनु पर्नेछ र उपभोक्ता समितिले कार्य गर्दा सो अनुरूप गरी हिसाव किताब राख्नु पर्नेछ ।

(ढ) खण्ड (ड) बमोजिम कायम भएको उपभोक्ता समितिको योगदान भन्दा कम काम सम्पन्न भै रनिङ वील र मूल्याइन प्रतिवेदन प्राप्त भएकोमा सोही अनुरूप स्थानीय निकायबाट व्यहोरिने रकमलाई पनि सोही अनुपातमा कम गरी भुक्तानी गरिनेछ । यस्तो काम गर्ने उपभोक्ता समितिको अभिलेख सम्बन्धित स्थानीय निकायमा राख्नु पर्नेछ ।

(ण) उपभोक्ता समितिवाट गराइएको कामको लागि स्थानीय निकायबाट प्राविधिक सहयोग उपलब्ध गराउन कुनै कारणले सभव नभएमा तोकिएको खर्चको सीमाभित्र रही उपभोक्ता समितिले आफै तर्फवाट करारमा प्राविधिक नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त गरिएको प्राविधिकलाई दिनु पर्ने पारिश्रमिक कन्टेन्जेन्सीबाट भुक्तानी गर्नु पर्नेछ । यस्तो पारिश्रमिक लागत अनुमानको तीन प्रतिशतभन्दा बढी हुने छैन ।

(त) आयोजनावाट प्रत्यक्ष लाभ पाउने उपभोक्तावाट गठित उपभोक्ता समितिको कुल सदस्यमध्ये महिला सदस्य तेतीस प्रतिशतमा नघटने गरी उपलब्ध भएसम्म पचास प्रतिशतमा महिला, दलित, आदिवासी/जनजातीको समेत प्रतिनिधित्व भएको हुनुपर्नेछ ।

तर सम्बन्धीत स्थानीय निकायको निर्वाचित वहालवाला पदाधिकारी उपभोक्ता समितिमा रहन पाउने छैन ।

(थ) उपभोक्ता समितिले गरेका कार्यको जाँचपास तथा फरफारक गर्नु पर्नेछ ।

(द) उपभोक्ता समितिले आफूले जिम्मा लिएको काम सम्पन्न गर्न थप म्याद आवश्यक भएमा कारण सहित निवेदन दिएमा खण्ड (त) बमोजिमको उपभोक्ता समूह र उपभोक्ता समितिले गरेको निर्णयको आधारमा सम्बन्धित स्थानीय निकायले म्याद थप गर्न सक्नेछ ।

तर साधारणतया यस्तो म्याद थपको अवधि कार्य सम्पन्न गर्नु पर्ने अवधि भन्दा बढी हुने छैन ।

(ध) उपभोक्ता समितिले गरेको निर्माण कार्यको मुल्याइनर नापी किताबको आधारमा किस्ता भुक्तानी दिने तथा अन्तिम कार्य सम्पन्न फाराम र नापी किताबको आधारमा अन्तिम किस्ता भुक्तानी दिइनेछ । यसरी सम्पन्न भएको कार्यको प्रकृती हेरी छ महिना भित्र निर्माण कार्यमा कुनै त्रुटि (डिफेक्ट) भई सच्याउनु परेमा निर्माण कार्य गर्ने उपभोक्ता समितिलेनै आफ्नो खर्चमा सच्याउनु पर्नेछ ।

- (न) उपभोक्ता समितिले गरेको कार्यको तथा खरिद गरिएको सामग्रीको बील, भरपाई लगायतका कागजातहरु उपभोक्ता समितिमा सुरक्षित राखी प्रचलित कानून बमोजिम लेखा परीक्षणगराउनु पर्ने भए लेखा परीक्षणसमेत गराउनु पर्नेछ ।
- (प) निर्माण कार्य बाहेक अन्य कार्यक्रममा उपभोक्ता समितिसँग सम्झौता गरी सञ्चालन वा कार्य सम्पन्न गराउँदा स्वीकृत नम्स, मापदण्ड र लागतको प्रस्ताव स्वीकृत गरी उपभोक्ता समिति मार्फत कार्यक्रम कार्यान्वयन गर्न सकिनेछ ।
- (फ) उपभोक्ता समितिलाई प्रशासनिक खर्च गर्ने प्रयोजनको लागि लागत अनुमानको दुई प्रतिशतसम्म सम्बन्धित आयोजनामा खर्च देखाउने गरी सम्बन्धित स्थानीय निकायले भुक्तानी दिन सक्नेछ ।
- (ब) उपभोक्ता समितिलाई एक पटक उपलब्ध गराएको काम सम्पन्न नभई अर्को काम दिइने छैन ।

१५६. उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार : नियम १५५ बमोजिम उपभोक्ता समिति मार्फत आयोजना कार्यान्वयन वा सञ्चालन गराउँदा त्यस्ता उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

- (क) आयोजनाको निर्माण कार्य सञ्चालन गर्ने कामको सम्बन्धमा सम्बन्धित स्थानीय निकायसँग सम्झौता गर्ने,
- (ख) आफ्नो समितिको सूचिकरण दर्ता, नवीकरण, साधारण सभा तथा वार्षिक कार्यक्रम र बजेटको विवरण सम्बन्धित स्थानीय निकायमा पेश गर्ने,
- (ग) आयोजनाको निर्माण कार्य सम्बन्धित स्थानीय निकायको तर्फबाट तोकिएको प्राविधिकले तयार गरेको लागत अनुमान तथा प्राविधिक सल्लाहको अधीनमा रही गर्ने,
- (घ) आयोजना कार्यान्वयन गर्दा स्थानीय स्रोत, साधन र श्रम शक्तिको अधिकतम परिचालन गर्ने,
- (ङ) आयोजना निर्माण सम्बन्धमा भएको प्रगति विवरण सम्बन्धित स्थानीय निकायलाई द्वैमासिक रूपमा उपलब्ध गराउने,
- (च) आयोजनाको निर्माण कार्य समाप्त भएपछि सम्बन्धित स्थानीय निकायबाट खटाएको प्राविधिकबाट निर्धारित नक्सा, डिजाइन तथा स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भए वा नभएको सम्बन्धमा जाँच गराउने,
- (छ) आयोजनाको जाँचपास भएपछि सम्बन्धित स्थानीय निकायबाट हस्तान्तरण भएको आयोजना जिम्मामा लिई सञ्चालन गर्ने,
- (ज) आयोजनाको सञ्चालन, संरक्षण, मर्मत र सम्भार गर्ने,
- (झ) आयोजनाबाट सेवा उपभोग गर्ने व्यक्ति वा परिवारसँग आयोजनाको मर्मत सम्भारको प्रयोजनको लागि सेवा शुल्क असूल गर्ने,
- (ञ) नियम १५५ उपनियम ५ को खण्ड (क) बमोजिम सम्बन्धित स्थानीय निकायबाट प्राप्त रकम र खण्ड (झ) बमोजिम उठाईएको सेवा शुल्कबाट आयोजनाको मर्मत, सम्भार र सञ्चालन गर्ने,
- (ठ) सम्बन्धित स्थानीय निकायले दिएको नीति निर्देशनको अधीनमा रही आयोजनाको सञ्चालन गर्ने,
- (ड) उपभोक्ता समितिको मासिक रूपमा बैठक बस्ने र बैठकबाट भएको निर्णय सम्बन्धित स्थानीय निकायलाई जानकारी गराउने,
- (ढ) आयोजना सञ्चालनबाट स्थानीय जनतालाई पुगेको सुविधा, सेवाको गुणस्तर, सेवामा वृद्धि गराउनु पर्ने अवस्था आदिको समीक्षा एंव मुल्याङ्कनगरी समय समयमा सम्बन्धित स्थानीय निकायलाई विवरण उपलब्ध गराउने,
- (ण) आयोजना सञ्चालनको क्रममा देखा परेका वाधा व्यवधान हटाउनको लागि उपयुक्त सुझाव सहितको सिफारिश सम्बन्धित स्थानीय निकायमा पेश गर्ने,
- (त) जिम्मा लिएको कामको निर्धारित समयमा कार्य समाप्त नभएमा उपभोक्ता समुहको निर्णय सहित थप म्याद माग गर्ने,

- (थ) कार्य सम्पन्न भएपछि किस्ता वा रकम माग गर्ने,
- (द) उपभोक्ता समितिले कार्यक्रम छनौट गर्दा, सञ्चालन गर्दा, सम्पन्न गर्दा उपभोक्ता समूहको निर्णयको आधारमा गर्ने,
- (घ) उपभोक्ता समितिबाट भएका कामको अन्तिम फरफारक गराउनु अघि समीक्षाको लागि उपभोक्ता समूहको बैठक बोलाई बैठकमा राखी छलफल गराउने,
- (न) उपभोक्ता समूहको बैठकको उपस्थिति र निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय निकायमा प्रस्तुत गर्ने,
- (प) उपभोक्ता समितिले गरेको कामको लागत मुल्य, कार्य, कार्यस्थल, लागेको रकम, उपभोक्ता समितिका पदाधिकारीको नाम नामेसी, कार्यशुरु तथा सम्पन्न मिति समेत खुले गरी सम्बन्धित कार्यस्थलमा सार्वजनिक परीक्षणगरेको प्रतिवेदन सम्बन्धित स्थानीय निकायमा प्रस्तुत गर्ने ।

१५७. सार्वजनिक निजि साफेदारीबाट कार्य गराउने व्यवस्था : यस नियमावली बमोजिम खरिद लगायत स्थानीय निकायको आन्तरिक आय संकलन सम्बन्धी देहाय बमोजिमका कार्यहरु यस नियमावलीमा तोकिएको व्यवस्था अनुसार प्रचलित कानूनको अधीनमा रही सार्वजनिक निजि साफेदारीमा समेत गराउन सकिने छ :-

- (क) फोहोरमैला सङ्गलन सोको व्यवस्थापन तथा अन्य सदृपयोग,
- (ख) पिउने पानीको पूर्वाधारको विकास, पानीको आपूर्ति तथा वितरण,
- (ग) सिंचाई,
- (घ) भौतिक पूर्वाधार निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार,
- (ड) स्वास्थ्य सेवा, विद्यालय, सामुदायिक भवन, सभागृह, पुस्तकालय, खेलकुद, सुविधाहरुको स्थापना, व्यवस्था तथा निरन्तरता,
- (च) बजार पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालन, सार्वजनिक शौचालय, ढल निकास, वसपार्क व्यवस्थापन, स्नानगृह, पार्किङ सुविधा, बधशाला, शवदाह स्थान इत्यादीको व्यवस्थापन, सञ्चालन तथा निरन्तरता,
- (छ) विद्युत उत्पादन, व्यवस्थापन तथा वितरण र उत्पादित विद्युतको थोक खरिद तथा वितरण,
- (ज) दमकल, ऐम्बुलेन्स लगायत सार्वजनिक सुविधाहरुको व्यवस्थापन, सञ्चालन तथा निरन्तरता,
- (झ) पर्यटकीय क्षेत्रहरुको निर्माण, व्यवस्थापन, सञ्चालन तथा निरन्तरता,
- (ञ) पुरातात्त्विक, धार्मिक एवं ऐतिहासिक महत्वका क्षेत्रहरुको संरक्षण, सम्वर्धन, विकास र व्यवस्थापन,
- (ट) भैरहेको वा पछि स्थापना हुने पूर्वाधारहरु तथा अन्य सेवाहरुका सम्बन्धमा सेवा शुल्क, दस्तुर तथा कर उठाउने कार्यको व्यवस्थापन,
- (ठ) औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रहरुको निर्माण, व्यवस्थापन, सञ्चालन तथा निरन्तरता,
- (ड) स्थानीय रूपमा रोजगारीको सिर्जना हुने र न्यून आय भएका वर्गहरूलाई फाइदा पुर्ने अन्य कार्यहरु,
- (ढ) स्थानीय निकायले उपयुक्त ठहर्याएका अन्य कुनै कार्यहरु ।

१५८. विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था: (१) खरिद ऐनको दफा ६६ बमोजिम खरिद गर्दा स्थानीय निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समायावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसंग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम खरिद गरिएको भएमा देहायका कुरा खुले कागजात अभिलेखमा राख्नु पर्नेछ :-

- (क) विशेष परिस्थिति सम्बन्धी विवरण,
- (ख) तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने संकट,

(ग) खरिदका अन्य विधि अपनाउन नसकिने कारण र आधार ।

(३) उपनियम (१) बमोजिम स्थानीय निकायले दशलाख रुपैयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ र सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्नेछ ।

१५९. खरिद कारवाही सम्बन्धी कागजात उपलब्ध गराउनु पर्ने: प्रचलित कानून बमोजिम लेखा परीक्षण, अनुगमन, अनुसन्धान वा निरीक्षण गर्न अधिकार प्राप्त निकायले खरिद कारवाही सम्बन्धी कुनै कागजात माग गरेमा सम्बन्धित निकायले त्यस्तो कागजात मनासिव समयमा उपलब्ध गराउनु पर्नेछ ।

१६०. खरिद सम्झौताको सार्वजनिक सूचना: (१) खरिद सम्झौता सम्पन्न भएको तीन दिनभित्र सो सूचना सम्बन्धित निकायले आफ्नो सूचनापाटीमा टाँस गरी जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको सूचना पाटीमा समेत टाँस गर्न लगाउँने व्यवस्था गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित निकायले आफ्नो वेवसाइट भए त्यस्तो वेवसाइटमा र नभए सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइटमा राख्ने व्यवस्था मिलाउन सक्नेछ ।

(३) उपनियम (१) बमोजिमको सूचनामा खरिद ऐनको दफा ६० मा उल्लिखित कुराको अतिरिक्त बोलपत्र, प्रस्ताव वा सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना प्रकाशन भएको मिति, परिकाको नाम, सूचना संख्या, खरिदको विषय, सम्झौता गर्ने बोलपत्रदाता, प्रस्तावदाता वा सिलबन्दी दरभाउपत्रदाताको नाम र ठेगाना र सम्झौताको मूल्य खुलाउनु पर्नेछ ।

१६१. परामर्शदाताले स्वार्थ बझाउन नहुने: (१) परामर्शदाताले परामर्श लिने स्थानीय निकायको सर्वोपरि हित हुने गरी व्यावसायिक, वस्तुगत र निष्पक्ष परामर्श सेवा प्रदान गर्नु पर्नेछ ।

(२) परामर्शदाताले परामर्श सेवा प्रदान गर्दा आफ्नो बर्तमान वा भविष्यको अन्य कामसग स्वार्थ बाझिने गरी काम गर्नु हुदैन ।

(३) परामर्श सेवा सम्बन्धी कामको प्रकृति परामर्शदाताको अन्य कुनै सेवाग्राही प्रतिको विगत वा बर्तमान दायित्वसंग बाझिने खालको वा निजले सम्बन्धित स्थानीय निकायको सर्वोत्तम हित हुने गरी कार्य सम्पन्न गर्न नसक्ने खालको भएमा त्यस्तो काम निजलाई परामर्शदाताकोरुपमा नियुक्त गर्न सकिने छैन ।

तर टर्न की सम्झौता वा डिजाइन र निर्माण सम्झौताको हकमा यो व्यवस्था लागू हुनेछैन ।

(४) कुनै आयोजनाको लागि मालसामान उपलब्ध गराउने वा निर्माण कार्य गर्ने फर्म र त्यससंग सम्बन्धित अन्य संस्था वा व्यक्तिले सोही आयोजनाको लागि परामर्श सेवा प्रदान गर्न र कुनै योजना तयार वा कार्यान्वयन गर्ने कामको लागि नियुक्त भएको परामर्शदातृ फर्म वा सो संग सम्बन्धित अन्य संस्था वा व्यक्तिले त्यस्तो आयोजनाको लागि मालसामान आपूर्ति गर्न सक्ने छैन ।

१६२. सुपरीवेक्षण र जाँचबुझ गर्न सक्ने: खरिद कारवाहीमा संलग्न पदाधिकारीले खरिद ऐन र यस नियमावलीमा उल्लिखित कार्यान्वयित पालन गरे नगरेको सम्बन्धमा स्थानीय निकायका पदाधिकारीले समय समयमा सुपरीवेक्षण र जाँचबुझ गर्न सक्नेछ ।

१६३. प्रलोभन, भ्रष्टाचार वा जालसाजीजन्य व्यवहारको सूचना: स्थानीय निकायका कुनै पदाधिकारीले निजलाई कुनै बोलपत्रदाता वा प्रस्तावदाताले प्रलोभन दिन प्रस्ताव गरेमा वा अन्य कुनै भ्रष्टाचार वा जालसाजीजन्य काम गरेको थाहा पाएमा सोको सूचना त्यस्तो निकायको प्रमुख वा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई दिनु पर्नेछ ।

१६४. कालोसूचीमा राख्ने: (१) स्थानीय निकायले खरिद ऐनको दफा ६३ बमोजिम कुनै बोलपत्रदाता, प्रस्तावदाता, सिलबन्दी दरभाउपत्रदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई कालो सूचीमा राख्नु परेमा त्यस सम्बन्धी विस्तृत विवरण र कारण खुलाई सम्बद्ध कागजात सहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लेखी आएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्तो विवरण, कारण र कागजातलाई विचार गर्दा त्यस्तो बोलपत्रदाता, प्रस्तावदाता, सिलबन्दी दरभाउपत्रदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई तत्काल त्यस्तो स्थानीय निकायको खरिदमा भाग लिनबाट रोक लगाउँनु पर्ने भै लेखिआएमा सो अनुसार रोक लगाउनु पर्नेछ ।

(३) सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने निर्णय गरी जानकारी दिएमा सम्बन्धित स्थानीय निकायले त्यस्तो बोलपत्रदाता, प्रस्तावदाता, सिलबन्दी दरभाउपत्रदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई लिखित रूपमा जानकारी दिई राष्ट्रियस्तरको पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

(४) सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा नराख्ने निर्णय गरी उपनियम (२) बमोजिम रोक लगाईएको मात्र रहेछ भने त्यस्तो रोक फुकुवा भए पछि सो हटाई सोको व्यहोरा सो कार्यालयले सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

(५) उपनियम (२) बमोजिम रोक लगाईएको बोलपत्रदाता, प्रस्तावदाता, सिलबन्दी दरभाउपत्रदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय भएमा निजलाई कालो सूचीमा राख्ने समय गणना गर्दा त्यसरी रोक लगाईएको समय देखि गणना गर्नु पर्नेछ ।

(६) यो नियमावली प्रारम्भ हुनु अघि कुनै स्थानीय निकायले कुनै बोलपत्रदाता, प्रस्तावदाता, सिलबन्दी दरभाउपत्रदाता, सिलबन्दी दरभाउपत्रदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई कालो सूचीमा राखेको वा राख्ने निर्णय भई आएमा तत्काल सो अनुसार कार्यान्वयन गरी सोको जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ । कालो सूचीमा राख्ने समयको गणना गर्दा उपनियम (५) अनुसार गर्नु पर्नेछ ।

१६५. दातृसंस्थाको खरिद निर्देशिका अनुरूप खरिद गर्नु पर्ने:- (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार वा स्थानीय निकाय र दातृसंस्था वीच भएको अनुदान वा ऋण सम्झौता बमोजिम खरिद गर्दा सो पक्षको खरिद निर्देशिका अनुरूप खरिद गर्न सकिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि दातृसंस्था संग सहमती लिएर यस नियम बमोजिम खरिद गर्न वाधा पर्ने छैन ।

१६६. खरिद कारवाही वा निर्णयको पुनरावलोकन सम्बन्धी व्यवस्था:- (१) खरिद ऐनको दफा ४७ को उपदफा (१) बमोजिम खरिद कारवाही वा निर्णयको पुनरावलोकनको लागि निवेदन गर्दा सम्बन्धित स्थानीय निकायका प्रमुख समक्ष खरिद ऐनले तोके बमोजिम दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनको कारवाही र टुङ्गो खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ ।

परिच्छेद ६

स्थानीय निकायको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी व्यवस्था

१६७. स्थानीय निकायले आन्तरिक आय संकलनको लागि ठेक्का बन्दोबस्त गर्न सक्ने :(१) ऐन र यस नियमावलीको अधीनमा रही स्थानीय निकायको सम्बन्धित परिषदले निर्णय गरे अनुसारको करको दर, सेवाशुल्क, दस्तूर तथा अन्य आन्तरिक आय असूल गर्न सम्बन्धित स्थानीय निकायले एक आर्थिक वर्षको लागि ठेक्का बन्दोबस्त गर्न सक्नेछ ।

तर स्थानीय निकायको आन्तरिक आय वृद्धि हुने देखिएमा वा पटक पटक ठेक्का बन्दोबस्त गर्दा प्रशासनिक दायित्व बढन जाने अवस्थामा बढीमा पाँच वर्षसम्मको लागि एकपटक ठेक्का बन्दोबस्त गर्न सक्नेछ ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “आन्तरिक आय” भन्नाले नेपाल सरकारबाट प्राप्त हुने अनुदान, राजस्व वाँडफाँडवाट प्राप्त हुने रकम तथा अन्य विशेष प्रकृतिको अनुदान वाहेक स्थानीय निकायले आफ्नो क्षेत्रभित्र संकलन गर्न पाउने आय सम्झनु पर्छ ।

(२) दुई वा दुई भन्दा बढी स्थानीय निकायको समूहले आपसी सहमतिद्वारा संयुक्त रूपमा उपनियम(१) बमोजिम ठेक्का बन्दोबस्त गर्न सक्नेछन् ।

(३) स्थानीय निकायले सामान्यतया आर्थिक वर्ष शुरु हुनु अगाडि नै ठेक्का बन्दोबस्त गरी ठेक्का सम्झौता कार्य सम्पन्न गरिसक्नु पर्नेछ । यसरी ठेक्का बन्दोबस्त गर्दा यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि फर्म तथा व्यक्तिको सूचीकृत गराई रहन आवश्यक पर्ने छैन ।

(४) उपनियम (१) बमोजिम ठेक्का बन्दोबस्त गर्दा देहायको कार्यविधि अपनाउनु पर्नेछ :-

- (क) आगामी आर्थिक वर्षको लागि प्रत्येक आन्तरिक आय श्रोतको उपलब्धता, सम्भावित परिचालन, सो श्रोत परिचालनको व्यवस्थापन तथा लागत र चालु वर्षको ठेक्का अङ्ग समेत विचार गरी आन्तरिक आयको प्रक्षेपण गरी न्यूनतम ठेक अङ्ग र असूली कार्यतालिका समेत भएको कार्यान्वयन कार्य योजना तयार गर्नु पर्नेछ ।
- (ख) खण्ड (क) बमोजिम असूली कार्यतालिका र कार्यान्वयन कार्ययोजना तयार भईसकेपछि ठेक्का बन्दोबस्त गर्नको लागि परिषद्ले निर्धारण गरेको दररेट, ठेक्काका सामान्य तथा विशेष शर्तहरु र सूचनामा उल्लेख गरिने कुराहरु तथा अन्य आवश्यक विवरणहरु समेत समावेश भएको ठेक्का सम्बन्धी कागजात तयार गर्नु पर्नेछ ।
- (ग) खण्ड (क) बमोजिमको कार्यान्वयन कार्य योजनाको आधारमा कुनै आन्तरिक आय एकलाख पचासहजार रुपैयाँ भन्दा कम उठ्ने भएमा सोभै वार्ताद्वारा र एकलाख पचासहजार रुपैयाँ भन्दा बढी उठ्ने भएमा बोलपत्र आव्वान गरी सम्झौता गर्नु पर्नेछ ।
- (घ) खण्ड (ग) बमोजिम बोलपत्र आव्वान गर्दा दशलाख रुपैयाँसम्म भए स्थानीय स्तरमा नियमित प्रकाशन हुने पत्रिका वा राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा पन्थ दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना बोलपत्र माग गर्ने स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, तथा सो जिल्लाको सदरमुकाममा कुनै निर्माण व्यवसायी संस्था भए त्यस्ता संस्थाको कार्यालयमा समेत सबैले देख्ने गरी सार्वजनिक ठाउँमा सूचना टाँस गरी सोको मुचुल्का वा टाँसेको जानकारी प्राप्त गर्नु पर्नेछ । दशलाख रुपैयाँ भन्दा बढी भएमा कम्तीमा तीस दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
- (ङ) खण्ड (घ) बमोजिमको सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछ :-
- (१) साविकमा ठेक लागि आएको भए कति रकम र के शर्तमा ठेक लागेको हो सो कुरा,
 - (२) ठेक्काका मुख्य मुख्य शर्तहरु,
 - (३) श्रोतगत र स्थानगत विवरण र उठाउनु पर्ने आन्तरिक आयको सम्भावित परिमाण,
 - (४) ठेक्का सम्झौता बमोजिमको रकम एकमुष्ट बुझाउदा छुट दिईने भए सो कुरा,
 - (५) बोलपत्र फारम प्राप्त हुने स्थान (स्थान खुलाउँदा सम्बन्धित स्थानीय निकायको निर्णयले एकभन्दा बढी स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय, विषयगत कार्यालयहरु र कोष तथा लेखा नियन्त्रक कार्यालय समेतलाई समावेश गर्न सकिने वा इन्टरनेटबाट डाउनलोड गरी फारम प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउन सकिनेछ । यसरी इन्टरनेटबाट डाउनलोड गरिएको बोलपत्र दाखिला गर्दा उक्त सूचना बमोजिम लाग्ने रकम बुझाउनु पर्नेछ),
 - (६) बोलपत्र पठाउनु पर्ने तरिका,
 - (७) बोलपत्र पठाउनु पर्ने कार्यालय वा अधिकारीको नाम (कार्यालय वा अधिकारीको नाम खुलाउँदा सम्बन्धित स्थानीय निकायको निर्णयले एकभन्दा बढी स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय, विषयगत कार्यालयहरु र कोष तथा लेखा नियन्त्रक कार्यालय समेतलाई समावेश गर्न सकिनेछ),
 - (८) बोलपत्र बापत लाग्ने मूल्य,
 - (९) बोलपत्र दाखिला हुनुपर्ने अन्तिम मिति र समय, तथा बोलपत्र खोलिने समय, मिति र स्थान,
 - (१०) बोलपत्र उपर निर्णय हुने मिति,
 - (११) जमानत बापत राख्नु पर्ने रकम वा वैङ्गर्यारेन्टीको किसिम र मान्य अवधि,
 - (१२) अन्य आवश्यक कुराहरु ।
- (च) खण्ड (ङ) को उपखण्ड (द) बमोजिम बोलपत्र फारमको दस्तुर कायम गर्दा नियम ९८ मा उल्लेख भए बमोजिमको मूल्य कायम गर्नु पर्नेछ ।

(छ) खण्ड (ड) बमोजिम प्रकाशन सूचनाको म्यादभित्र पर्न आएका बोलपत्रहरुको दर्ता, खोल्ने कार्यविधि, विदेशी बोलपत्रदाताले बोलपत्र दिंदा खुलाउनु पर्ने कुरा, स्थानीय एजेन्ट भएका विदेशी बोलपत्रदाताको सम्बन्धमा हुने कारबाही, बोलपत्रदाताको एजेन्टले पेश गर्नुपर्ने विवरण तथा अन्य कार्यविधि यसै नियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।

(ज) खण्ड (घ) बमोजिम प्रथम पटक बोलपत्र आह्वान गर्दा बोलपत्र पर्न नआएमा वा रीत पूर्वकको एउटा पनि बोलपत्र प्राप्त नभएमा वा कबोल अङ्ग अनुमानित ठेक्का अङ्ग भन्दा कम भएमा पहिलाको म्याद भन्दा कम्तीमा आधा म्याद दिई पुनः सूचना प्रकाशन गरी बोलपत्र आह्वान गर्नु पर्नेछ ।

(झ) खण्ड (ज) बमोजिम दोस्रो पटक सूचना प्रकाशन गर्दा पनि बोलपत्र नपरेमा कम्तीमा सात दिनको म्याद दिई खण्ड (ड) बमोजिमको सूचनामा देहायको कुराहरु थप गरी सार्वजनिक बढावढको सूचना प्रकाशन गर्नु पर्नेछ :-

(१) बढावढ हुने स्थानीय निकायको कार्यालय वा अन्य कुनै स्थान,

(२) बढावढ हुने समय र मिति,

(३) अन्य आवश्यक कुराहरु ।

(५) उपनियम (४) को खण्ड (ड) र खण्ड (झ) बमोजिम प्रकाशित सूचना बमोजिम बोलपत्र दिने वा बढावढ डाँक बोल्ने व्यक्तिले नेपाली नागरिक भए आफूले कबूल गरेको अङ्गको पाँच प्रतिशत र गैर नेपाली नागरिक भए, आफूले कबूल गरेको अङ्गको दश प्रतिशत रकम त्यस्तो सूचना प्रकाशन गर्ने स्थानीय निकायको नाममा उक्त सूचनामा तोकिएको बैंडमा जमानत वापत रकम जम्मा गरेको सक्कल भौचर संलग्न राखी वा नेपाल राष्ट्र बैंडवाट मान्यता प्राप्त बैंडले जारी गरेको सूचनामा पचहत्तर दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न राख्नु पर्नेछ ।

तर बढावढ गर्दा पनि स्थानीय निकायले तोके बमोजिमको न्यूनतम अङ्ग पनि कबूल अङ्ग हुन नआएमा स्थानीय स्तरको सम्बन्धित राजश्व परामर्श समितिको सिफारिसमा आवश्यक प्रकृया अपनाई आन्तरिक आयको व्यवस्था गर्न सकिनेछ ।

(६) यस नियमावली बमोजिम जफत हुने अवस्थामा वाहेक उपनियम (५) बमोजिम राखिएको जमानत वापतको रकम सो जमानत राख्ने व्यक्ति वा संस्थाले दिएको बोलपत्र वा बोलेको डाँक अस्वीकृत भएको मितिले तीस दिनभित्र निजलाई फिर्ता गर्नु पर्नेछ ।

तर कुनै ठेक्काको चलान पूर्जी नलिएसम्म वा पट्टा नउठाएसम्म सो ठेक्का कबूल गर्ने मध्ये सो ठेक्का कम अनुसार दिन सिफारिस गरिएका जमानतवालाहरुको जमानत स्थानीय निकायले फिर्ता नगरी स्थगित राख्न बाधा पर्ने छैन ।

(७) उपनियम (४) अन्तर्गत प्रकाशित सूचनामा बढावढको लागि तोकिदिएको समय वा मितिभन्दा पछि वा त्यस्तो सूचनामा बढावढको लागि तोकिदिएको स्थानमा वाहेक अन्य कुनै स्थानमा वा हुलाक, फोन वा आकाशवाणीद्वारा बोलेको कुनै पनि डाँक उपर कुनै कारबाही गरिने छैन ।

१६८. ठेक्का स्वीकृत गर्ने : (१) नियम १६७ को उपनियम (४) अन्तर्गत प्रकाशित सूचना बमोजिम दाखिला भएको कुनै वा सबै बोलपत्र वा बोलेको कुनै वा सबै डाँक स्थानीय निकायले कुनै कारण देखाई वा नदेखाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।

(२) रितपूर्वकको बोलपत्र प्राप्त भए पछि सबैभन्दा बढी कबूल गर्नेको बोलपत्र स्वीकृत गर्नु पर्नेछ ।

(३) नियम १६७ को उपनियम (४) को खण्ड (झ) बमोजिम सार्वजनिक बढावढ गर्दा न्यूनतम अङ्गवाट बढावढ शरु गरी सबैभन्दा बढी डाँक कबूल गर्नेवालाको डाँक तत्कालै नियम १६७ को उपनियम (५) बमोजिमको धरौटी वा वैङ्ग र्यारेन्टी लिई स्वीकृत गर्नु पर्नेछ ।

(४) यस परिच्छेद बमोजिमको बोलपत्र वा सार्वजनिक बढावढको डाँक स्वीकृत गर्ने अधिकार नियम १२, नियम २७ र नियम ४८ मा उल्लिखित अधिकारीहरुलाई सोही नियमहरुमा उल्लेख भए बमोजिम हुनेछ ।

१६९. पट्टा दिने र कबूलियत गराउने : (१) यस नियमावली बमोजिम आन्तरिक आय उठाउने बोलपत्र वा डाँक स्वीकृत भैसकेपछि ठेक्का बन्दोबस्त गर्ने स्थानीय निकाय वा अधिकारीले सात दिनभित्र सो कुराको सूचना बोलपत्र वा डाँकवालालाई दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम सूचना जारी गर्दा वाटाका म्याद बाहेक सात दिनको म्याद दिई सो म्यादभित्र आफ्नो कबूल बमोजिम कबुलियत गर्न नआएमा त्यस पछिको बोलपत्र वा डाँकवालालाई ठेक्का दिइने कुरा स्पष्ट खोली सूचना तामेल गर्नु गराउनु पर्नेछ । यस्तो सूचना जारी गर्दा सूचना पाउनुपर्ने व्यक्ति नभेटिएमा वा सूचना बुझी नलिएमा स्थानीय गाउँ विकास समितिका सदस्य एक जना समेत स्थानीय व्यक्तिहरु चार जनालाई साक्षी राखी सूचना पाउनु पर्ने व्यक्तिको घर दैलोमा टाँस गरेमा पनि सो सूचना प्राप्त भएको मानिनेछ ।

तर यस्तो सूचना कुनै स्थानीय पत्रपत्रिकामा प्रकाशन गरेमा पनि सम्बन्धित व्यक्तिले सूचना प्राप्त गरेको मानिनेछ ।

(३) उपनियम (१) र (२) बमोजिम जारी भएको सूचनाको म्यादमा सो व्यक्ति हाजिर भई कबुलियत गर्न मञ्जूर गरे ठेक्का बन्दोवस्त गर्ने स्थानीय निकायको सचिवले निजबाट तुरुन्त कबुलियत गराई निजलाई पट्टा वा चलन पूर्जी दिनु पर्नेछ । त्यस्तो व्यक्ति हाजिर नभेटिएमा वा आफ्नो कबूल बमोजिम कबुलियत गर्न मञ्जूर नगरेमा निज पछिको दोस्रो, तेसो क्रम अनुसार अरु बोलपत्र वा डाँकवालालाई प्राथमिकता दिई उपनियम (२) बमोजिमको सूचना जारी गरी ठेक्का बन्दोवस्त गर्नु पर्नेछ । यसरी ठेक्का बन्दोवस्त गर्दा त्यस्तो रकम स्थानीय निकायले अनुमान गरेको अङ्ग भन्दा कम हुने रहेछ भने यस नियमावलीको प्रकृया पुऱ्याई पुनः बोलपत्र आक्षान गर्नुपर्नेछ ।

(४) स्थानीय निकायले संयुक्त रूपमा आक्षान गरेको बोलपत्र वा बढावढको डाँक स्वीकृत गर्ने र ठेक्का बन्दोवस्त गर्ने अखिलयारवालाले बोलपत्र खोलिएको वा डाँक बोलाइएको तीन दिनभित्र बोलपत्र वा डाँक स्वीकृत गर्ने वा नगर्ने निकासाका लागि सो स्वीकृत गर्ने संयुक्त समिति समक्ष पेश गरी निकासा भए बमोजिम गर्नु पर्नेछ । स्थानीय निकायको संयुक्त समितिले पनि यसरी पेश भएको पन्थ दिनभित्र बोलपत्र वा डाँक स्वीकृत भए वा नभएको निकासा दिइसक्नु पर्नेछ । सो म्यादभित्र पेश नगरेको वा निकासा नदिएको कारणले स्थानीय निकायलाई कुनै हानी नोक्सानी भएमा जसको ढिलाई वा लापरवाहीले गर्दा म्यादभित्र पेश वा निकासा हुन नसकेको हो सो जिम्मेवार व्यक्तिबाट सो हानी नोक्सानी असूल उपर गरी लिनु पर्नेछ ।

(५) बोलपत्र वा डाँक स्वीकृत भए पछि त्यस्तो बोलपत्रदाता वा डाँकवालाबाट स्वीकृत ठेक अङ्गको कुल रकमको नेपाल राष्ट्र बैडब्ल्याट मान्यता प्राप्त बैड्को कम्तीमा छ महिना म्याद भएको परफरमेन्स वण्ड वा नगदै रकम प्राप्त भएपछि ठेक्का पाउने सबै शर्त खुलाई सम्बन्धित ठेकेदारसँग अनुसूची-७८ बमोजिम कबुलियत गराई अनुसूची-७९ बमोजिम पट्टा दिनु पर्नेछ ।

(६) बोलपत्र वा डाँक स्वीकृत भएको सूचना प्राप्त भए पछि सो सूचनामा तोकिएको म्यादभित्र बोलपत्र वा डाँकवालाले चलन पूर्जी नलिएमा वा पट्टा नउठाएमा नियम १६७ को उपनियम (५) बमोजिम राखेको जमानत जफत भई स्थानीय निकायको कोषमा दाखिला हुनेछ ।

१७०. ठेक्का रकमको किस्ता बुझाउने तरिका: (१) स्थानीय निकायले आन्तरिक आय उठाउने कार्यको ठेक्का बन्दोवस्त गर्दा असूल गर्नु पर्ने किस्ताको अङ्ग निर्धारण ठेक्का सम्बन्धी सूचना र बोलपत्रमा उल्लिखित असूली कार्यतालिका र अन्य शर्त बमोजिम हुनेछ ।

तर यसरी कार्यतालिका बनाउँदा राजस्व उठने सम्भाव्य समय र भुक्तानी गर्ने किस्ताको समय मिलान भएको र किस्ताहरु वीचको समयान्तर चार महिनाभन्दा बढी नभएको हुनु पर्नेछ ।

(२) ठेकेदारले सम्भौताको समयमा ठेक अनुसारको सम्पूर्ण ठेक रकम एकमुष्ट बुझाएमा औचित्य हेरी बढीमा दश प्रतिशतसम्म छूट दिन सकिनेछ ।

तर यस्तो छूटको प्रतिशत बोलपत्रवा बढावढको सूचनामा उल्लेख भएको हुनु पर्नेछ ।

१७१. ठेक्का तोडने : (१) पट्टा कबुलियतको कुनै शर्त बरिखालाप काम गरेकोमा वा त्यस्तो शर्त बमोजिम गर्नु पर्ने कुनै काम नगरेमा बाहेक यस नियमावली बमोजिम पट्टा कबुलियत भैसकेपछि ठेक्काको अवधि भुक्तान नहुँदै वीचैमा कुनै ठेक्का तोडन वा छोडन हुँदैन ।

(२) कुनै ठेकेदारले स्थानीय निकायले तोकेको दरभन्दा बढी दरमा कर असूल गरेमा वा सम्भौतामा उल्लेख नभएका मालवस्तुमा कर, सेवाशुल्क वा दस्तुर असूल गरेमा वा एक स्थानीय निकायले लिएको करको प्रमाण हुँदा हुँदै दोहोरो हुने गरी कर असूल गरेमा त्यस्तो रकम त्यस्तो ठेकेदारवाट असूल गरी सम्बन्धित व्यक्तिलाई सम्बन्धित स्थानीय निकायले फिर्ता गर्नु पर्नेछ ।

(३) उपनियम (२) मा उल्लिखित क्रियाकलाप पुनः दोहोरिएमा त्यस्तो ठेकेदारको ठेक्का तोडी धरौटी जफत गरिनेछ, यसरी धरौटी जफत गर्दा पनि नयाँ ठेक्का बन्दोवस्त गर्दा साविकको रकम भन्दा कम रकम प्राप्त भएमा र नयाँ ठेक्का

बन्दोवस्त गर्दा लागेको रकम असूल उपर नभएमा सरकारी वाँकी सरह असूल उपर गरी निजको नाम कालोसूचीमा राखी अन्य स्थानीय निकायहरु र नेपाल सरकारको ठेकेदारको लाइसेन्स दिने कार्यालयलाई समेत जानकारी दिनेछ ।

(४) उपनियम (३) बमोजिम ठेक्का तोडिएकोमा सोही आर्थिक वर्षको वाँकी अवधिको निमित्ते ठेक्का सकार गर्ने कुनै व्यक्ति वा फर्म प्राप्त भएमा साविकको ठेक्काको दर र असूली कार्यतालिका बमोजिम गनिमहशुल असूल गरी ठेक्का दिन सक्नेछ ।

(५) उपनियम (३) बमोजिम ठेक्का तोडिएकोमा त्यसबाट स्थानीय निकायलाई भएको नोक्सानी र स्थानीय निकायले ठेकेदारबाट लिनु पर्ने वाँकी भएमा त्यसको दूद समेत सो ठेकेदारले राखेको जमानतबाट असूल नभए निजबाट सरकारी वाँकी सरह असूल उपर गरिनेछ ।

तर आफ्नो काबु बाहिरको परिस्थिति परी ठेकेदारले सो ठेक्काको काम गर्न नसकेको रहेछ भने सम्बन्धित स्थानीय निकायको परिषद्ले सो बमोजिम असूल गर्नु पर्ने रकममध्ये सम्बन्धित राजश्व परामर्श समितिको परामर्श लिई उपयुक्त रकम मिनाहा दिन सक्नेछ ।

(६) स्थानीय निकायले ठेक्का बन्दोवस्त गरी ठेकेदारलाई दिएको पट्टा वा चलन पूर्जामा उल्लिखित कुनै शर्तको उल्लंघन गरेमा वा ठेक्काको अवधि भुक्तान हुनुभन्दा अगावै ठेक्का छुटाएमा त्यसबाट ठेकेदारलाई भएको हानी नोक्सानी स्थानीय निकायले व्यहोर्नु पर्नेछ ।

१७२. बक्यौता रकम असूली सम्बन्धी व्यवस्था :- (१) स्थानीय निकायले विभिन्न कारणबाट असूल हुन नसकी वाँकी रहेको बक्यौता रकम असूल गर्न बक्यौता असूली कार्ययोजना वनाई रकम असूल उपर गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम असूल गर्नुपर्ने रकम असूलीको लागि स्थानीय प्रशासन, प्रहरी, नागरिक समाज वा अन्य व्यक्तिको समेत सहयोग लिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम सहयोग प्राप्त भै बक्यौता रकम असूली भएमा सम्बन्धित व्यक्ति वा संस्था लाई स्थानीय निकायले असूली अङ्गको बढीमा ५ प्रतिशतसम्म रकम पुरस्कार स्वरूप उपलब्ध गराउन सक्नेछ । एक भन्दा बढी व्यक्ति वा संस्थाको सक्रियतामा बक्यौता रकम असूली भएको भए यस्तो पुरस्कार रकम दामासाहीबाट उपलब्ध गराउनु पर्नेछ ।

(४) उपनियम (१),(२) र (३) बमोजिमको प्रकृयाबाट पनि रकम असूल उपर हुन नसकेमा सरकारी वाँकी सरह रकम असूल उपर गर्नु पर्नेछ ।

परिच्छेद - ७

धरौटी सम्बन्धी व्यवस्था

१७३. धरौटी खाता: (१) स्थानीय निकायमा यस नियमावली वा प्रचलित कानून बमोजिम राख्नु पर्ने धरौटी रकम सम्बन्धित स्थानीय निकायले तोकेको बैड्डमा छुट्टे खाता खोली राख्नु पर्नेछ । प्रत्येक स्थानीय निकायले खोल्ने धरौटी खाता सामान्यतया एउटा मात्र हुनेछ ।

(२) उपनियम (१) बमोजिमको धरौटी खातामा रकम जम्मा गर्नु पर्दा सम्बन्धित व्यक्तिले बैड्ले तोके बमोजिम दुई प्रति भौचर भरी बैंड दाखिला गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको दुई प्रति भौचर मध्ये एक प्रति बैड्ले सम्बन्धित व्यक्तिलाई दिनेछ । त्यस्तो भौचर सम्बन्धित स्थानीय निकायमा बुझाई सोको आम्दानी रसिद लिनु पर्नेछ ।

तर सिलबन्दी बोलपत्र साथ पेश गर्ने भौचरको सम्बन्धमा बोलपत्र खोली सकेपछि नगदी रसिद लिनु दिनु पर्नेछ ।

(४) उपनियम (१) बमोजिमको धरौटी खाताको सञ्चालन अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ । अधिकार प्राप्त अधिकारीले आफ्नो उत्तरदायित्वमा आवश्यकतानुसार आफ्नो मातहतका अन्य अधिकृत र आर्थिक प्रशासन शाखाका प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको दस्तखतबाट सञ्चालन गराउन पनि सक्नेछ ।

तर गाउँ विकास समितिको हकमा अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

१७४. धरौटी राख्ने अवस्था: देहायको अवस्थामा स्थानीय निकायमा धरौटी रकम जम्मा गर्नु पर्नेछ :-

(क) स्थानीय निकायलाई बुझाउनु पर्ने रकम अग्रिम रूपमा बुझाउन,

(ख) बोलपत्र पेश गर्न वा लिलाममा सहभागी हुनका लागि स्थानीय निकायले तोकिदिएको रकम दाखिला गर्न,

(ग) कुनै काम गर्नु अगावै कुनै रकम अग्रिम धरौटी राख्नु पर्ने भनी यस नियमावली वा प्रचलित कानून बमोजिम व्यवस्था भएमा त्यस्तो शर्त पूरा गर्न,

(घ) अन्य कुनै कारणबाट धरौटी राख्नु पर्ने भए त्यस्तो रकम बुझाउन।

१७५. धरौटी स्थानीय निकायमा आम्दानी गर्ने: जुन प्रयोजनको लागि धरौटी राखिएको हो सो काम पूरा भई प्रचलित कानून बमोजिम वा करारको शर्तनामा बमोजिम धरौटी रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गर्नुपर्ने भएमा अधिकार प्राप्त अधिकारीले प्रचलित कानून बमोजिम कुनै छुटै म्याद तोकिएको भए सो म्यादभित्र र त्यस्तो म्याद नतोकिएको भए पन्थ दिनभित्र निर्णय गरी त्यस्तो धरौटी रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ।

१७६. धरौटी जफत गर्ने: (१) कुनै काम गर्न धरौटी वा जमानत राख्नु पर्ने भई राखिएको धरौटी वा जमानत त्यस्तो काम पूरा नगरेको कारणले प्रचलित कानून बमोजिम वा करारको शर्तनामा बमोजिम जफत गर्नुपर्ने भएमा अधिकार प्राप्त अधिकारीले निर्णय गरी त्यस्तो धरौटी वा जमानतको रकम जफत गर्नु पर्नेछ।

(२) नियम १७७ बमोजिम धरौटी रकम फिर्ता पाउने व्यक्तिबाट नेपाल सरकार वा स्थानीय निकायको बाँकी रकम असूल उपर गर्नुपर्ने भएमा त्यस्तो रकम निजले फिर्ता पाउने धरौटी रकम जफत गरी असूल उपर गर्न सकिनेछ।

(३) उपनियम (१) र (२) अनुसारको रकम स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ।

तर नेपाल सरकारको रकम सम्बन्धित कार्यालयमा पठाइ दिनुपर्नेछ।

(४) उपनियम (१) वा (२) बमोजिम भएको कारबाहीको जानकारी धरौटी राख्ने सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।

१७७. धरौटी फिर्ता: (१) सम्बन्धित स्थानीय निकायमा बुझाएको धरौटी नियम १७५ बमोजिम कोषमा दाखिला नहुने वा नियम १७६ बमोजिम जफत पनि नहुने भएमा त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिले फिर्ता पाउनेछ।

(२) उपनियम (१) बमोजिम धरौटी रकम फिर्ता पाउने व्यक्तिले धरौटी रकम फिर्ता लिन पाउने म्याद तोकेको भएमा सोही म्यादभित्र र म्याद नतोकिएकोमा जुन कामको लागि धरौटी राखिएको हो सो काम कारबाही अन्तिम रूपमा समाप्त भएको मितिले एक वर्षभित्र धरौटी रकम फिर्ता पाउन स्थानीय निकायमा आम्दानी रसिद साथ निवेदन दिनु पर्नेछ।

तर स्थानीय निकायले नै कट्टी गरी धरौटीमा जम्मा गरेको रकमको हकमा आम्दानी रसिद पेश गर्नु पर्ने छैन।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र धरौटी फिर्ता लिन नआएमा नियम १७८ बमोजिमको कार्यविधि अपनाई अधिकार प्राप्त अधिकारीले स्थानीय निकायको कोषमा आम्दानी बाँध्नु पर्नेछ।

१७८. स्थानीय निकायको कोषमा आम्दानी बाँध्ने कार्यविधि: वैङ्ग खातामा रकम जम्मा भएको तर सम्बन्धित स्थानीय निकायको धरौटी खातामा लेखाइन भएको नदेखिएको वा कस्ले के बापत धरौटी राखेको हो भन्ने कुरा पनि स्पष्ट नभई वैङ्गको खातामा त्यसै रही रहेको वा स्थानीय निकायको धरौटी खाता भन्दा बैङ्गमा जम्माजम्मीमा बढी भएको रकम त्यस्तो स्थानीय निकायको कोषमा आम्दानी गर्नु पर्नेछ।

तर धरौटी राख्ने व्यक्तिले प्रमाण सहित यस नियमावलीमा तोकिएको म्यादभित्र दावी गरेमा सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला भए पनि वजेटमा व्यवस्था गरी त्यस्तो धरौटी फिर्ता दिनुपर्नेछ।

१७९. धरौटी कारोबारको लेखा: (१) स्थानीय निकायले धरौटी खातामा जम्मा भएको धरौटी रकमको कारोबारको लेखा अद्यावधिक गरी राख्नु पर्नेछ।

(२) आफ्नो धरौटी खातामा जम्मा भएको धरौटीको मास्केवारी महिना भुक्तान भएको मितिले सात दिनभित्र र वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र गाउँ विकास समितिले सम्बन्धित जिल्ला विकास समितिमा र नगरपालिका र जिल्ला विकास समितिले वार्षिक रूपमा धरौटीको एकिकृत आर्थिक विवरण स्थानीय विकास मन्त्रालयमा र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ।

(३) सम्बन्धित स्थानीय निकायले धरौटीको लेखा अद्यावधिक राखी एक आर्थिक वर्षमा बाँकी रहेको धरौटी अर्को आर्थिक वर्षमा जिम्मेवारी सार्नु पर्नेछ।

१८०. धरौटी रकम अन्य प्रयोजनको निमित्त खर्च गर्न नहुने: (१) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा वाहेक धरौटी रकम अन्य काममा खर्च गर्न हुँदैन। धरौटी खाताको रकम व्यक्तिगत प्रयोगमा खर्च गरेको देखिएमा वा यस नियमावली

बमोजिम समयमा दाखिला नगरेमा विगो र विगो सरह हर्जाना समेतको रकम अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखबाट दामासाहीले असुल उपर गरिनेछ । यसरी असूल हुन आएको हर्जाना रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गरिनेछ ।

(२) धरौटी खातावाट सोधभर्ना हुने गरी सापटी लिनु हुँदैन । सापटी लिएमा सापटी सोधभर्ना गराउने दायित्व आदेश दिने अधिकारीको हुनेछ । त्यस्तो पदाधिकारीले पाउने पारिश्रमिक वा सुविधा वा घरघरानावाट सापटी लिएको रकम र रकमको वार्षिक दश प्रतिशत व्याज असूल गरी सम्बन्धित स्थानीय निकायको कोषमा आमदानी बाँधनेछ ।

१८१. धरौटी रकमको वैङ्ग हिसाब मिलान गर्ने: (१) वैङ्गवाट धरौटी खाताको स्टेटमेण्ट प्राप्त गरी स्रेस्ता बाँकी रकम र वैङ्ग बाँकी रकम मासिक रुपमा भिडाई हिसाब मिलान गर्नु पर्नेछ ।

(२) धरौटी स्रेस्तामा आमदानी जनिएको तर वैङ्ग मौज्दात कम भएको धरौटी हिसाब सम्बन्धमा सचिवले कसको लापरवाहीबाट त्यस्तो हुन गएको हो छानबिन गरी त्यस्तो लापरवाही गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरी असूल उपर गर्नु पर्नेछ ।

(३) धरौटी स्रेस्तामा आमदानी नजनिएको तर वैङ्ग खातामा जम्मा भएको रकमको सम्बन्धमा सम्बन्धित व्यक्तिबाट रकम दाखिला भएको नब्बे दिनभित्र दाखिला प्रमाण पेश हुन नआएमा त्यस्तो रकम नियम १७५ बमोजिम आमदानी गरी स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ ।

परिच्छेद - ८

पेशकी रकम तथा पेशकी फछ्यौट सम्बन्धी व्यवस्था

१८२. पेशकी दिने र फछ्यौट गर्ने: (१) यस नियमावली बमोजिम पेशकी लिनु पर्दा कुन कामको निमित्त के कति रकम चाहिने हो त्यसको विवरण पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त विवरणको आधारमा अधिकार प्राप्त अधिकारीले सम्बन्धित कामको लागि आवश्यक पर्ने रकमभन्दा बढी नहुने गरी पेशकी लिने कर्मचारीको हकमा पद र प्रयोजन तथा गैर कर्मचारीको हकमा त्यस्तो व्यक्तिको तीन पुस्ते, स्थायी र अस्थायी ठेगाना समेत स्पष्ट लेखी पेशकी दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम दिएको पेशकी यस नियमावलीमा तोकिएको म्यादभित्र तोकिएको कार्यविधि अपनाई फछ्यौट गर्नु वा गराउनु पेशकी लिने दिने दुवै थरीको कर्तव्य हुनेछ । सम्बन्धित स्थानीय निकायमा पेशकी रकमको बील भरपाई सहितको विवरण प्राप्त भएपछि पन्थ दिनभित्र स्थानीय निकायले फछ्यौट गरिसक्नु पर्नेछ । फछ्यौट गर्दा बजेटले नपुगोपा प्राप्त बील भरपाई जाँची भुक्तानी दिनु पर्ने अड्ड ठहर्याई, भुक्तानी दिन बाँकी कच्चावारीमा चढाउनु पर्नेछ ।

(४) नियम १८५ बमोजिम दिएको पेशकी ठेक्का संझौतामा उल्लेख भए बमोजिमको प्रतिशतमा तालिका बनाई प्रत्येक रनिझ बीलवाट कट्टा गर्ने जिम्मेवारी अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ । विदेशी सरकार वा संस्थासंग भएको सम्झौतामा यस सम्बन्धमा छुट्ट व्यवस्था भएकोमा सोही बमोजिम गर्नु पर्नेछ ।

१८३. मालसामान खरिद सम्बन्धी पेशकी: (१) मालसामान खरिद गर्नु पर्दा यस नियमावली बमोजिमको रीत पुर्याई त्यस्ता मालसामान खरिद गर्नु पर्नेछ । त्यसरी खरिद गर्दा सोभै सम्बन्धित फर्म वा विक्रेतालाई भुक्तानी दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम मालसामान उपलब्ध गर्न नसकिने भई त्यस्तो मालसामान उपलब्ध गर्न कर्मचारीलाई पेशकी दिई पठाउनु पर्ने हुन आएमा पेशकी दिनु परेको कारण खोली अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा पेशकी दिन सकिनेछ ।

(३) उपनियम (२) बमोजिम मालसामान खरिद गर्न पेशकी रकम बुझी लिने कर्मचारीले मालसामान खरिद गरी सम्बन्धित स्थानीय निकायमा फर्केको बढीमा सात दिनभित्र सो पेशकी रकम फछ्यौट गर्न मालसामान सहित बील भरपाई पेश गर्नु पर्नेछ ।

(४) यस नियम बमोजिम मालसामान खरिद गर्न आफ्नो कर्मचारीलाई पेशकी दिई पठाउनु पर्ने भएमा साधारणतया अधिकारप्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुख लाई पेशकी दिई पठाउनु हुँदैन ।

१८४. प्रतितपत्रद्वारा मालसामान भिकाउँदा पेशकी फछ्यौट गर्नुपर्ने: (१) स्थानीय निकायले प्रतितपत्रद्वारा मालसामान भिकाउँदा मालसामान प्राप्त भएको मितिले पन्थ दिनभित्र प्रतितपत्र खोलेको पेशकी रकम फछ्यौट गर्नु पर्नेछ ।

(२) मालसामान उपलब्ध गराउने सम्बन्धित फर्म वा विक्रेताबाट मालसामान उपलब्ध हुन नसकेकोमा वा तोकिएको समयभित्र मालसामान प्राप्त हुन नसकेमा साधारणतया प्रतितपत्र रद्द गर्नु पर्नेछ र सो बापत बैडमा जम्मा भएको रकम फिर्ता लिई प्रतितपत्र खोलेको पेशकी रकम फछ्यौट गर्नु पर्नेछ ।

(३) प्रतितपत्रको माध्यमबाट माल सामान खरिद गर्दा सोको अभिलेख राख्नु पर्नेछ ।

१८५. व्यक्ति, फर्म वा संस्थालाई दिइने पेशकी: (१) स्थानीय निकायले मालसामान खरिद गर्न, सेवा उपलब्ध गर्न वा निर्माण सम्बन्धी कामको लागि कुनै व्यक्ति, फर्म वा संस्थालाई पेशकी दिंदा यस नियमावली बमोजिम बैड ग्यारेण्टी लिनु पर्नेछ ।

तर नेपाल सरकार वा स्थानीय निकायको पचास प्रतिशतभन्दा बढी स्वामीत्व भएको संगठित संस्था, उपभोक्ता समिति र आफ्नो कर्मचारीलाई पेशकी दिंदा बैड ग्यारेण्टी लिनु पर्नेछैन ।

(२) पेशकी दिनु पर्ने ठेकाको कबुलियतनामा गर्दा काम तामेल हुनु पर्ने भनी तोकिएको म्यादभित्र काम तामेल नभई पेशकी बाँकी रहन गएमा त्यस्तो पेशकी रकमको म्याद नाघेको मितिदेखि वार्षिक दश प्रतिशतका दरले सावा र व्याज समेत बुझाउनु पर्ने कुरा कबुलियतनामाको शर्तमा उल्लेख गर्नु पर्नेछ ।

१८६. दैनिक तथा भ्रमण भत्ता पेशकी: स्थानीय निकायको कामको सिलसिलामा नेपाल राज्य भित्र भ्रमण गर्ने स्थानीय निकायका पदाधिकारीले अनुसूची-८१ मा उल्लेख भए बमोजिम र कर्मचारी तथा अन्य व्यक्तिलाई प्रचलित कानून बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ता र अन्य रकम भए सो समेत हिसाब गरी बढी नहुने गरी पेशकी दिन सकिनेछ र सम्बन्धित पदाधिकारी वा कर्मचारी तथा व्यक्तिले पनि भ्रमणबाट फर्केको वा भ्रमण कार्य पूरा गरेको मितिले पैतीस दिनभित्र फाँटवारी पेश गरी लिएको पेशकी रकम फछ्यौट गर्नु पर्नेछ । म्यादभित्र फाँटवारी पेश नगरी म्याद नाघे पछि फछ्यौटको निर्मित फाँटवारी पेश हुन आएमा म्याद नाघेको अवधिको निर्मित सम्पूर्ण पेशकी रकममा दश प्रतिशत व्याज लगाइनेछ ।

१८७. काजमा खटाउने अधिकारी: (१) देहायका पदाधिकारी वा कर्मचारीलाई देहाय बमोजिमका पदाधिकारीले काजमा खटाउन सक्नेछ :-

<u>काज खटिने पदाधिकारी</u>	<u>काजमा खटाउने पदाधिकारी</u>
क. जिल्ला विकास समितिका पदाधिकारी	सभापति
ख. नगरपालिकाका पदाधिकारी	प्रमुख
ग. गाउँ विकास समितिका पदाधिकारी	अध्यक्ष
घ. जिल्ला विकास समितिको सचिव	जिल्ला भित्र सभापति, जिल्ला बाहिर
	स्थानीय विकास मन्त्रालय
ड. नगरपालिकाको सचिव	प्रमुख
च. गाउँ विकास समितिको सचिव	अध्यक्ष
छ. स्थानीय निकाय अन्तर्गतका विषयगत शाखा प्रमुख	सचिव
ज. स्थानीय निकायका कर्मचारी	सचिव

(२) कुनै पनि स्थानीय निकायको पदाधिकारी वा कर्मचारीलाई मुलुक बाहिर स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउनु पर्दा स्थानीय विकास मन्त्रालयले खटाउन सक्नेछ ।

(३) स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउँदा भ्रमण आदेश भरी अभिलेख राखी भ्रमण वा काजमा खटाउनु पर्नेछ । भ्रमण यथासम्भव कम खर्चिलो बाटो वा साधनबाट गर्नु पर्ने गरी तोकिदिने कर्तव्य भ्रमण वा काजमा खटाउन सक्ने अधिकारीको हुनेछ ।

१८८. स्थानीय निकायका पदाधिकारीको दैनिक तथा भ्रमण भत्ता: स्थानीय निकायका पदाधिकारीले जिल्ला बाहिर भ्रमण गर्नुपर्दा अनुसूची-८१ बमोजिम दैनिक तथा भ्रमण भत्ता र वास खर्च रकम पाउने छन् । जिल्ला भित्र भ्रमण गर्दा भने भ्रमण खर्चको हकमा भ्रमण खर्चको बील अनुसारको रकम र दैनिक भत्ताको हकमा पाँच कोष भन्दा बढी दुरीको ठाउँमा गै वास बस्नु परेको अवस्थामा जिल्ला बाहिर भ्रमण गर्दा पाउने दैनिक भत्ताको तीन चौथाई रकममा नबढ्ने गरी सम्बन्धित परिषदले स्वीकृत गरे बमोजिमको दरमा दैनिक भत्ता पाउनेछन् ।

१८९. कर्मचारीको दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था : (१) स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः-

(क) दैनिक भत्ता तथा भ्रमण खर्च दिने प्रयोजनको लागि स्थानीय निकायका कर्मचारीहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएकोछः :-

(१) जिल्ला विकास समिति वा नगरपालिकाको सचिव - प्रथम तह

(२) अधिकृतस्तरका कर्मचारी - द्वितीय तह

(३) अन्य कर्मचारी - तृतीय तह

(ख) स्थानीय निकायको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु पर्दा भ्रमणको लागि टिकट लिनु पर्ने भएमा टिकटलाई लागेको खर्च भुक्तानी दिइनेछ।

(ग) स्थानीय निकायको कुनै कर्मचारीले कुनै भ्रमणको साधनको टिकट लिईसके पछि भ्रमणमा खटाउने अधिकारीको आदेशबाट उक्त टिकट फिर्ता गर्नु पर्ने भएमा निजले त्यसरी टिकट फिर्ता गरे बापत लाग्ने महसूल कार्यालयबाट पाउनेछ। टिकट फिर्ता गर्नु पर्ने वा हवाई उडानको मिति परिवर्तन भई सो दिन उडान नभै घर फर्कनुपर्ने स्थिति भएमा सम्बन्धित निकायबाट प्रमाणित गराई त्यस्तो कर्मचारीले द्याक्षी, रिक्सा, बस भाडाको रकम भुक्तानी कार्यालयबाट लिन पाउनेछ।

(घ) स्थानीय निकायको कामको सिलसिलामा जिल्ला बाहिर भ्रमण गर्नुपर्दा अनुसूची-८१ बमोजिम दैनिक तथा भ्रमण भत्ता र वास खर्च रकम पाउने छन्। जिल्ला भित्र भ्रमण गर्दा भने भ्रमण खर्चको हकमा भ्रमण खर्चको वील अनुसारको रकम र दैनिक भत्ताको हकमा पाँच कोष भन्दा बढी दुरीको ठाउँमा गै वास बस्नु परेको अवस्थामा जिल्ला बाहिर भ्रमण गर्दा पाउने दैनिक भत्ताको तीन चौथाई रकममा नबढनेगरी सम्बन्धित परिषद्ले स्वीकृत गरे बमोजिमको दरमा दैनिक भत्ता पाउनेछन्।

(ङ) बस वा अन्य सार्वजनिक यातायातको सुविधा प्राप्त हुने ठाउँमा एकै दिन गई फर्कने गरी स्थानीय निकायको काममा काज खटी जाने कर्मचारीले यस नियमावली बमोजिम भ्रमण खर्च मात्र पाउनेछ।

(च) कुनै कर्मचारीले भ्रमण वा काजको सिलसिलामा विदा लिई बसेमा यस्तो विदामा बस्दाको अवधिको निजले दैनिक भत्ता तथा भ्रमण खर्च पाउने छैन।

(२) एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा सरुवा वा बढुवा भई एक जिल्लाबाट अर्को जिल्लामा जाँदा देहाय बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च दिइनेछः-

(क) एक जिल्लाबाट अर्को जिल्ला वा सोही जिल्लाको एक स्थानीय निकायबाट छ, कोष भन्दा बढी दूरी भएको अर्को स्थानीय निकायमा सरुवा, बढुवा वा कायम मुकायम भै जाने कर्मचारीले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च बापतको रकमको फाँटबारी र भ्रमण भत्ताको वील साबिक कार्यालयमा पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम प्राप्त फाँटबारी उपर सम्बन्धित स्थानीय निकायले जाँचवुभ गरी नियम अनुसार पाउनु पर्ने रकम भुक्तानी दिनु पर्नेछ। यसरी भुक्तानी गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-

(१) प्रथम र द्वितीय तहका कर्मचारीलाई सम्भव भएसम्म छोटो र मितव्ययी हवाई मार्गवाट भ्रमण गर्दा लाग्ने हवाई भाडा वा बस भाडा, यस नियमावली बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च बापत एकमुष्ट एकहजार रुपैयाँ दिनु पर्नेछ।

(२) तृतीय तहका कर्मचारीलाई हवाई मार्गवाट भ्रमण गर्दा कम खर्चिलो हुने भएमा लाग्ने हवाई भाडा वा बस भाडा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च बापत एकमुष्ट एकहजार रुपैयाँ दिनु पर्नेछ।

(३) सरुवा, बढुवा वा कायम मुकायम भई जाँदा यातायातको सुविधा नभएको स्थानमा पैदल हिङ्गनु पर्दा प्रतिदिन छ कोषका दरले भ्रमणमा लाग्ने दिन गणना गरी दैनिक भत्ता दिनु पर्नेछ। पैदल हिङ्गनु पर्ने कोषलाई छले भाग गर्दा वाँकी रहन आउने भएमा वाँकी कोषको लागि आधा दिनको दैनिक भत्ता दिनु पर्नेछ।

(४) सरुवा, बढ़ुवा वा कायम मुकायम भई खटिएको कार्यालयमा हाजिर हुन जाने कर्मचारीलाई परिवार लैजाने प्रयोजनका लागि निजले खण्ड (क) वा (ख) बमोजिम पाउने रकम बराबर थप गरी दिनु पर्नेछ ।

तर फूटकर खर्चको रकम थप दिइने छैन ।

(५) मुलुकभित्र वा बाहिर हवाइजहाज, पानीजहाज, रेल, बस, मिनीबस आदि साधनद्वारा भ्रमण गर्दा कर्मचारीले खटिएको ठाउँमा जाँदा र सो ठाउँबाट फर्की आउदा भ्रमण वा काज अवधिभर सातलाख पचासहजार रुपैयाँको वीमा गराउनका लागि लाग्ने खर्च पाउनेछ ।

(६) कुनै कर्मचारी जुन सुकै कारणबाट स्थानीय सेवाबाट अलग भई घर फर्कनु परेमा निज जुन तहबाट सेवा अलग भएको हो सोही तह अनुसार यस नियमावली बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च निजलाई वहाल टुटेको कार्यालयबाट दिइनेछ ।

तर त्यस्तो सुविधा अस्थायी कर्मचारीलाई दिइने छैन ।

(७) कुनै कर्मचारीको आफू खटिएको जिल्लामा मृत्यु भएमा निजको पति वा पत्नीलाई घर फर्कदा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्च कर्मचारी खटिएको कार्यालयबाट दिइनेछ ।

(८) हवाई यातायातबाट यात्रागर्दा कम खर्चिलो हुने भएमा अधिकार प्राप्त अधिकारीले जुनसुकै तहको कर्मचारीलाई पनि हवाई यातायातको साधन प्रयोग गर्ने आदेश दिन सक्नेछ । यसरी आदेश दिँदा कुन स्थानबाट कुन स्थानसम्म हवाई यातायातको साधन प्रयोग गर्ने हो स्पष्ट रुपमा तोकिदिनु पर्नेछ ।

(९) सरुवा वा बढ़ुवा भई जाने अवस्थामा बाहेक अन्य अवस्थामा भ्रमणमा खटिने कर्मचारीले भ्रमण समाप्त भएपछि नियमानुसार पाउने दैनिक भत्ता तथा भ्रमण खर्चको वील भरी सात दिन सहायता दिइने आवश्यक वील भर्पाई सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ ।

तर उडान वीमाको हकमा सो वीमाको नम्बर मात्र पेश गरे हुन्छ ।

(१०) जिल्ला भित्रको ठाउँ ठाउँको दूरीको विवरण सम्बन्धित जिल्ला विकास समितिले तयार गरी राख्नु पर्नेछ र जिल्ला भित्रका सबै स्थानीय निकायलाई उपलब्ध गराउनु पर्नेछ ।

(११) स्थानीय निकायको काममा स्थानीय निकायका कर्मचारी तथा पदाधिकारी बाहेक अन्य व्यक्तिलाई नेपाल राज्य भित्र वा विदेशमा भ्रमण गराउने निर्णय भएमा निजले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सहायता दिइने आवश्यक वील भर्पाई अनुसूचीमा व्यवस्था भए बमोजिम हुनेछ । तर यस्तो दैनिक तथा भ्रमण भत्ताको दर प्रथम तहको कर्मचारीको भन्दा बढी हुने छैन ।

(१२) स्थानीय निकायको कामको सिलसिलामा कुनै कर्मचारी हवाइजहाजद्वारा विदेशमा यात्रा गर्नु पर्दा इकोनोमि क्लासको भ्रमण खर्च पाउनेछ ।

(१३) कुनै पदाधिकारी वा कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, बैठक, तालीम, अध्ययन भ्रमण र अन्य कुनै स्थानीय निकायको कामको सिलसिलामा अनुसूची-८१ मा उल्लिखित मुलुकहरुको भ्रमणमा जाँदा सोही अनुसूचीमा व्यवस्था भए बमोजिमको दरले दैनिक भत्ता दिइनेछ ।

तर होटलको वील पेश गरेको खण्डमा बास खर्च बापत वील बमोजिमको रकम र सो मुलुकको लागि तोकिएको दैनिक भत्ता दरको चालीस प्रतिशत मात्र दैनिक भत्ता दरको रकम भन्दा बढी भुक्तानी हुने छैन । तर यस उपनियम बमोजिम विदेश जाँदा यस नियमावली बमोजिम दैनिक भत्ता पाउनेमा प्रस्थान गरेको दिनको पूरै र भ्रमणबाट फर्केको दिनको हकमा सो दिनभन्दा अधिल्लो दिनको लागि पाउने दैनिक भत्ताको आधा पाउनेछ ।

(१४) उपनियम (११) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, वार्ता वा बैठकमा जाँदा कुनै मित्राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट खाना बस्नको प्रबन्ध भई पकेट खर्च बापत रकम दिने व्यवस्था नभएकोमा त्यस्ता कर्मचारीलाई प्रतिदिन दश अर्मेरकी डलर पकेट खर्चको रुपमा दिइनेछ । तालिम वा अध्ययनको लागि गएकोमा पकेट खर्च दिइने छैन ।

(१५) कुनै मित्राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाबाट खाना बस्नको लागि रकम नै दिने भएमा उपनियम (१२) बमोजिम पकेट खर्च दिइने छैन ।

तर तालिम वा अध्ययन बाहेक उपनियम (११) बमोजिम अन्य काममा जाँदा उपनियम (१२) बमोजिम पाउने त्यस्तो रकम यस नियमावली बमोजिम पाउने दैनिक भत्ताभन्दा कम हुने भएमा त्यस्री कम भए जति रकम दैनिक भत्ताको रूपमा दिइनेछ ।

(१४) कुनै कर्मचारी जुन देशमा जाने भनी खटिएको छ सो देशमा आउँदा जाँदा बाटामा पर्ने मुलुकहरुमा ती मुलुकहरुमा जति पाउने भनी व्यवस्था भएको छ सोही बमोजिम मात्र पाउनेछ ।

(१५) उपनियम (११) बमोजिम विदेशमा जाँदा वा आउदा बाटोमा पर्ने कुनै मुलुकमा रात विताउनु पर्दा सवारी साधन उपलब्ध गराउने संस्थाले खाने वस्ने प्रबन्ध नगरेकोमा त्यस्तो रात विताएको अवस्थामा उपनियम (११) बमोजिमको खर्च दिइनेछ ।

(१६) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा जाँदा बाटामा लाग्ने दिन र सम्मेलन शुरु हुने अधिल्लो दिनदेखि समाप्त भएको भोलि पल्टसम्मलाई जति दिन लाग्छ त्यसभन्दा बढी आफू खुशी मुकाम गरेकोमा दैनिक भत्ता दिइने छैन ।

(१७) उपनियम (११) बमोजिम विदेशमा जाँदा अपर्फट विरामी परी अस्पताल भर्ना भई उपचार गराउनु परेमा त्यस्तो उपचारको लागि भएको प्रमाणित रकम सम्बन्धित संस्थाले नव्यहोरेको खण्डमा स्थानीय निकायले भुक्तानी दिनेछ ।

(१८) यस नियमावलीमा अन्यन्त जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची-८१ को प्रकरण (८) मा उल्लेख भएका भारतका सीमावर्ती शहरहरुमा भ्रमण गर्नु पर्दा अनुसूची-८१ को प्रकरण (२) को खण्ड (क) बमोजिमको दैनिक भत्ता र उपनियम (११) बमोजिम वास खर्च दिइनेछ ।

(१९) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, वैठक, निमन्त्रणा, प्रतिनिधिमण्डल, तालिम, अध्ययन, उत्सव मेला आदिमा भाग लिन स्थानीय निकायबाट खटिई जाने पदाधिकारी र प्रथम तथा द्वितीय तहका कर्मचारीलाई सातहजार रुपैयाँ र तृतीय तहका कर्मचारीलाई पाँचहजार पाँचसय रुपैयाँ लुगा भत्ता वापत दिइनेछ ।

तर साधारणतया जाने कार्यक्रम निश्चित नभई कुनै पनि कर्मचारीलाई लुगा भत्ता दिइने छैन ।

(२०) उपनियम (१९) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा लुगा भत्ता दिइने छैन :-

(क) तालिम बाहेक नेपाल अधिराज्यको सीमानासँग जोडिएको विदेशी सीमाना क्षेत्रमा जाँदा,

(ख) कुनै विदेशी सरकार वा संघ संस्थाहरुबाट लुगा भत्ता दिइने व्यवस्था भएमा ।

(२१) उपनियम (१९) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम जाने कार्यक्रम निश्चित भई लुगा भत्ता दिइसकेपछि स्थानीय निकायको निर्णयले जान नपाउने भएमा सो लुगा भत्ता वापत पाएको रुपैयाँ सम्बन्धित कर्मचारीले सो रकम बुझेको मितिले पैतीस दिनभित्र फिर्ता गर्नु पर्नेछ ।

(२२) लुगा भत्ता पाउने कर्मचारीले स्वयं जान नचाहेमा वा राजीनामा दिएमा वा स्थानीय निकायको नोकरीबाट अलग भएमा जान नचाहेको वा राजीनामा स्वीकृत भएको वा नोकरीबाट वर्खास्त भएको पैतीस दिनभित्र एकमुष्ट रकम फिर्ता गर्नु पर्नेछ ।

(२३) उपनियम (२२) बमोजिमको अवस्था परी जान नपाउने भए लुगा भत्ता लिने कर्मचारी बहालवाला भए तलब खुवाउने अधिकारीले निजको तलबवाट कट्टा गरी असुल गर्नु पर्नेछ र बहाल दुटेको भए पैतीस दिनभित्र फिर्ता बुझाउनु पर्नेछ । पैतीस दिनभित्र त्यस्तो रकम फिर्ता नबुझाएमा लुगा भत्ता वापत पाएको रुपैयाँ निजसँग प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

(२४) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट वा स्थानीय निकायबाट एक पटक लुगा भत्ता पाएको कर्मचारीले सो लुगा भत्ता पाएको मितिले दुई वर्ष भुक्तान नभई अर्को लुगा भत्ता पाउने छैन ।

(२५) लुगा भत्ता निकासा लिनेले दोहोरो पर्ने गरी लिनु हुँदैन । जानी जानी यस्तो दोहोरो पर्ने गरी लिनेलाई विभागीय कारबाही गरी विगो र विगो बमोजिम जरीवाना गरी असुल गरिनेछ ।

(२६) अन्तर्राष्ट्रिय सम्मेलन आदिमा भाग लिन नेपाल सरकार वा स्थानीय निकायबाट खटिई वा तालिममा विदेश जानेले कुनै सरकारी वा अन्य कुनै संस्थाबाट लुगा भत्ता पाएमा यस नियमावली बमोजिम पाउने नपुग रकम मात्र स्थानीय निकायबाट थप दिइनेछ ।

(२७) उपनियम (११) बमोजिम पाउने लुगा भत्ता सम्मेलन, सेमिनार, वैठक, तालीम, अध्ययनमा भाग लिन जान अघि कारणवश भुक्तानी लिन नपाई फर्की आए पछि सोधभर्ना भुक्तानी लिएकोमा उपनियम (२४) को प्रयोजनको लागि भाग लिन गएको मितिबाट दुई वर्षको अवधि गणना गर्नु पर्नेछ ।

(२८) निमित्त वा कायम मुकायम भएको कर्मचारी विदेश भ्रमणमा जाने भएमा निजलाई निमित्त वा कायम मुकायम भएको पदले पाउने दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।

(२९) यस नियमावली बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि भुट्टा विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा भुट्ठा विवरण पेश गरी भुक्तानी लिएको रकमको दोब्बर रकम स्थानीय निकायको सेवामा भए पाउने तलबबाट कट्टा गरी लिइनेछ र अन्यको हकमा निजले पाउने जुनसुकै रकमबाट कट्टा गरिनेछ र कट्टा नगरेमा सम्बन्धित स्थानीय निकायले त्यस्तो कट्टा नगर्ने कर्मचारीको तलब समेतबाट असुल उपर गर्नु पर्नेछ र निजलाई विभागीय कारबाही समेत गरिनेछ ।"

१९०. पेशकी फछ्यौट नगरेमा कारबाही गरिने: रकम पेशकी लिने स्थानीय निकायका पदाधिकारी वा कर्मचारी वा अन्य जुनसुकै व्यक्तिले यस नियमावलीमा तोकिएको म्यादभित्र पेशकी फछ्यौट नगरेमा सम्पूर्ण पेशकी रकममा म्याद नाधेका मितिले वार्षिक दश प्रतिशतका दरले व्याज समेत लगाई लिनु पर्नेछ र अनावश्यक पेशकी लिएको वा फछ्यौट गर्न अटेर गरेमा वा म्यादभित्र फाँटवारी नबुझाएमा कर्मचारीको हकमा तलब रोक्का गर्ने र तलब रोक्का गर्दा पनि अटेर गरेमा बढुवा रोक्का गर्ने कारबाही गर्न सकिने छ । कर्मचारी बाहेकका पदाधिकारीको हकमा सार्वजनिक सूचना समेत जारी गरी निजले पाउने सुविधा रोक्का गरी सरकारी बाँकी सरह व्याज सहित त्यस्तो पेशकी रकम असूल उपर गरिनेछ ।

१९१. फछ्यौट हन बाँकी रकमको जिम्मेवारी सार्ने र बरबुझारथ गर्ने: (१) कापकाजको निमित्त एक आर्थिक वर्षमा गएको पेशकीको रकम सोही आर्थिक वर्षमा फछ्यौट हुन नसकेमा अधिकार प्राप्त अधिकारीले त्यसरी फछ्यौट हुन बाँकी रहेको पेशकी रकमको नामानामेसी सहितको के के बापत पेशकी गएको हो सो समेत खुलाई अर्को आर्थिक वर्षमा जिम्मेवारी सारी प्रमाणित गर्नु पर्नेछ । यसरी सारिएको पेशकी यस नियमावली बमोजिम फछ्यौट गर्नु पर्नेछ ।

(२) अधिकार प्राप्त अधिकारीले सरुवा, बढुवा हुँदा वा अवकाश प्राप्त गर्दा वा अन्य कुनै कारणले अड्डा छोडी जाँदा वा कामबाट अलग हुँदा फछ्यौट हुन बाँकी रहेको पेशकी रकमको विवरण बरबुझारथ गर्नु पर्नेछ ।

१९२. पेशकीको फाँटवारी पेश गर्नु पर्ने: (१) अधिकार प्राप्त अधिकारीले प्रत्येक आर्थिक वर्षको आषाढ महिनाको सेस्ता दाखिल गर्दा सो आर्थिक वर्षभरिमा गएको र विगतको जिम्मेवारी सरेको (प्रत्येक आर्थिक वर्षको छूट्याई) पेशकी मध्ये फछ्यौट हुन बाँकी रहेको पेशकी र बाँकी मध्ये फछ्यौट गर्नु पर्ने म्याद नाधेको र ननाधेको विवरण, नाम नामेसी र कारण समेत खुलाई फाँटवारी पेश गर्नु पर्नेछ ।

१९३. म्याद थप गर्न सकिने: (१) कसैले यस नियमावलीमा तोकिएको म्यादभित्र पेशकी फछ्यौट गर्न नसक्ने मनासिब कारण खुलाई निवेदन दिएमा अधिकार प्राप्त अधिकारीले बढीमा एककाइस दिनसम्मको म्याद थप गर्न सक्नेछ । सोभन्दा बढी म्याद थप दिनुपर्ने भएमा सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्नेछ ।

(२) कुनै कामको ठेक्का स्वीकृत भईसकेपछि निर्धारित शर्त बमोजिम लिएको पेशकी फछ्यौट गर्ने म्याद बढाउनु पर्ने विशेष परिस्थित पर्न आएमा सम्बन्धित स्थानीय निकायको स्वीकृति लिनु पर्नेछ र यसरी म्याद थपिंदा जमानतको म्याद नाघ्ने भएमा त्यसको म्याद समेत बढाउन लगाउनु पर्नेछ ।

१९४. धरौटी बापतको पेशकी: (१) गाउँ विकास समिति र नगरपालिकाले टेलिफोन, धारा, बत्ती र यस्तै अन्य सुविधा बापत धरौटी राखेको रकमको विवरण निर्धारित ढाँचामा जिल्ला विकास समितिमा पठाउनु पर्नेछ । त्यस्तो विवरण प्राप्त भएपछि सो कार्यालयले धरौटी रकमको छूटै लगात जनाई त्यसको सूचना गाउँ विकास समिति र नगरपालिकालाई दिनु पर्नेछ । जिल्ला विकास समितिको लागि पनि यही प्रक्रिया अपनाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि गाउँ विकास समिति र नगरपालिकाले आफ्नो पेशकी खातामा फछ्यौट जनाउनु पर्नेछ ।

१९५. पेशकी बारे अनुगमन गर्ने: (१) यस नियमावली बमोजिम पेशकी फछ्यौट भए वा नभएको जानकारी दिन, पेशकी फछ्यौट समयमा गराउन पेशकीको सूचि तयार गरी आर्थिक प्रशासन शाखा प्रमुखले अधिकार प्राप्त अधिकारी समक्ष महिना भुक्तान भएको सात दिनभित्र पेश गर्नु पर्नेछ । यस्तो प्रतिवेदन प्राप्त भएपछि अधिकार प्राप्त अधिकारी, आर्थिक प्रशासन शाखा प्रमुख वसी समीक्षा गरी फछ्यौटको कार्य गर्नु पर्नेछ र यस्तो समिक्षामा भएको निर्णयको अभिलेख राख्नु पर्नेछ ।

परिच्छेद - ९

लेखा, लेखापरीक्षणतथा बेरुज् फछ्यौट सम्बन्धी व्यवस्था

१९६. मासिक तथा वार्षिक विवरण तयार गरी पेश गर्ने: (१) स्थानीय निकायले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र आय तथा व्ययको फाँटवारी, फछ्यौट हुन बाँकी पेशकीको मास्केवारी र वैङ्गहिसाबको विवरण तयार गरी सम्बन्धीत मन्त्रालय, स्थानीय विकास मन्त्रालयमा र निकासा दिने कार्यालयमा पठाउनु पर्नेछ ।

(२) वैदेशिक सहायता समावेश भएको बजेटको आयोजना/कार्यालयले उपनियम (१) बमोजिम विवरण पठाउँदा वस्तुगत सहायता, सिद्धै भुक्तानी, टर्नकी बेसिसको सहायता, प्राविधिक र अन्य सहायता र सोधभर्ना हुने रकम समेतको विवरण पठाउनु पर्नेछ ।

(३) गाउँ विकास समिति र नगरपालिकाले आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र वार्षिक आर्थिक विवरण र अनुसूची-७३ बमोजिमको लक्ष्य प्रगति विवरण तयार गरी जिल्ला विकास समितिमा पठाउनु पर्नेछ । सो पठाउँदा उपनियम (२) बमोजिमको विवरण पनि पेश गर्नु पर्नेछ । जिल्ला विकास समितिले प्राप्त विवरण एकिकृत गरी सम्बन्धीत मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्नेछ ।

(४) जिल्ला विकास समितिले निकासा प्राप्त गरेको र आफै श्रोतको आम्दानी खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र स्थानीय विकास मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम विवरण पठाउँदा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा वार्षिक बजेट, रकमान्तर, निकासा खर्च बाँकी रकम र वैङ्घानिक समेत भिडाई प्रमाणित गराई पठाउनु पर्नेछ ।

१९७. केन्द्रीय लेखा राख्ने दायित्वः (१) यस नियमावली बमोजिम सम्बन्धित कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट विवरण लिई जिल्ला विकास समिति र अधित्यारी पठाउने कार्यालयले महालेखा नियन्त्रक कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(२) आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र यस्तो लेखा जिल्ला विकास समितिले मन्त्रालयमा र अधित्यारी पठाउने कार्यालयले महालेखा नियन्त्रक कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

१९८. फाँटवारी दिनु स्थानीय निकायको कर्तव्य हुने: यस नियमावली बमोजिम सम्बन्धित निकाय वा कार्यालयमा लेखा तथा आर्थिक विवरण पेश गर्नु र स्थानीय विकास मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय तथा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले माग गरे बमोजिम आवधिक लेखा विवरण र वैदेशिक सहायताको रकम भए सोको विवरण समेत पेश गर्नु अधिकार प्राप्त अधिकारीको कर्तव्य हुनेछ । उपर्युक्त विवरण मनासिव माफिकको कारण विना तोकिएको समयमा नपठाउने अधिकार प्राप्त अधिकारी उपर प्रचलित कानून बमोजिम सजाय गर्न सकिनेछ ।

१९९. कारोबारको लेखा राख्ने: (१) प्रत्येक स्थानीय निकायले आय, व्यय, धरौटी, जिन्सी र अन्य आम्दानी खर्चको लेखा स्वीकृत ढाँचामा राख्नु पर्नेछ । लेखामा रहने प्रामाणिक कागजात पनि सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।

(२) वैदेशिक सहायतामा संचालित विशेष आयोजनाको लेखा उपनियम (१) बमोजिम स्वीकृत लेखाको अतिरिक्त महालेखा नियन्त्रक कार्यालयले तोके बमोजिम सहायक लेखा राख्नु पर्नेछ । सोको आधारमा दातृ संस्थालाई चाहिने विवरण समयमै पेश गर्नु पर्नेछ ।

(३) वस्तुगत सहायता, सिद्धै भुक्तानी, टर्नकी, प्राविधिक सहायताको हिसाब राख्ने र विवरण पेश गर्ने कुरा महालेखा नियन्त्रक कार्यालयबाट तोकी दिए बमोजिम राख्नु पर्नेछ ।

(४) लेखा अद्यावधिक भए वा नभएको अधिकार प्राप्त अधिकारीले बराबर जाँच गर्नु पर्नेछ । मातहत कार्यालय भए त्यस्ता कार्यालयमा आफै गई वा अन्य कर्मचारी खटाई आन्तरिक जाँच निरीक्षण गर्नु वा गराउनु पर्नेछ ।

(५) यस नियमावली बमोजिम जाँच हुँदा देहाय बमोजिम कारबाही गरी त्यसको जानकारी सम्बन्धित स्थानीय निकायलाई दिनु पर्नेछ :-

- (क) नगदी र जिन्सी सामानको लगत खडा गर्न छूट भएकोमा तीन दिनभित्र लगत खडा गर्न लगाउने,
- (ख) नगदी जिन्सी मालसामानको लगत हिनामिना गरी हानी नोक्सानी पारेकोमा पन्थ दिनभित्र नोक्सानी भएको रकम कलम असूल उपर गर्ने र पन्थ दिनभित्र असूल उपर हुन नसकेकोमा प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह तुरन्त असूल उपर गर्ने ।

२००. लेखा वा लेखा विवरण दाखिला गर्ने: (१) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहाय बमोजिमको विवरण देहाय बमोजिम दाखिला गर्नु पर्नेछ :-

- (क) दैनिक पठाउनु पर्ने विवरण भोलिपल्ट,
- (ख) साप्ताहिक रूपमा पठाउनु पर्ने विवरण सो समय समाप्त भएको तीन दिनभित्र,
- (ग) मासिकरूपमा पठाउनु पर्ने विवरण महिना भुक्तान भएको सात दिनभित्र,
- (घ) वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र,

(ङ) महालेखा परीक्षकको कार्यालय वा अर्थ मन्त्रालय वा महालेखा नियन्त्रक कार्यालय वा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय वा जिल्ला विकास समिति वा अख्लायारी दिने कार्यालय वा सम्बन्धित मन्त्रालयले मागेको विवरण माग गरिएको पत्रमा उल्लेख भएको म्यादभित्र,

(च) अन्य निकायबाट विवरण प्राप्त गरी पठाउनु पर्ने प्रतिवेदनमा त्यस्तो विवरण प्राप्त भएको तीन दिनभित्र ।

(२) उपनियम (१) बमोजिम तोकिएको म्यादभित्र विवरण पठाउन नसकेमा पठाउन नसक्नाको कारण खोली पटके रूपमा पठाउनु पर्ने विवरणका हकमा माग गर्ने निकायको प्रमुखसंग र नियमित रूपमा पठाउनु पर्ने विवरणको हकमा सम्बन्धित अधिकारी वा संस्थासंग म्याद थप माग गरी निकासा भै आए अनुसार गर्नु पर्नेछ ।

२०१. सामाजिक परीक्षण र सार्वजनिक परीक्षण सम्बन्धी व्यवस्था : (१) स्थानीय निकायले एक आर्थिक वर्षमा सम्पादन गरेका कार्यकमहरुको आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र सामाजिक परीक्षण गराउनु पर्नेछ ।

(२) स्थानीय निकाय मार्फत सञ्चालन हुने सबै किसिमका योजना तथा कार्यकमहरु सम्पन्न भएपछि फरफारक गर्नु पूर्व सार्वजनिक परीक्षण गराउनु पर्नेछ ।

२०२. आन्तरिक लेखा परीक्षण गराई राख्ने: (१) प्रत्येक स्थानीय निकायको आय व्यय लगायत त्यस्तो निकायको मातहतका कार्यालयको लेखा अद्यावधिक गरी आन्तरिक लेखापरीक्षण गराई आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु वा त्रुटि अन्तिम लेखापरीक्षण हुनुभन्दा अगाडि नै नियमित गराउनु पर्नेमा नियमित गराई वा प्रमाण पेश गर्नुपर्नेमा प्रमाण पेश गरी वा असूल उपर गर्नुपर्नेमा असूल उपर गरी त्यसको प्रमाण सम्बन्धित लेखासंग संलग्न गरी लेखा अद्यावधिक गराई राख्नु अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको दायित्व हुनेछ ।

(२) अधिकार प्राप्त अधिकारीले नियमित गर्न सक्नेमा आफैले नियमित गर्ने र आफैले नियमित गर्न नसक्ने रकम स्थानीय निकायमा समयमै पेश गर्नु पर्नेछ । स्थानीय निकायले पनि नियमित गर्नुपर्नेमा समयमै नियमित गरी वा गराई दिनु पर्नेछ । सो बमोजिम नगरेमा त्यसको जवाफदेही अधिकार प्राप्त अधिकारी हुनेछ ।

(३) आन्तरिक लेखापरीक्षणबाट निस्केको बेरुजुको एक प्रति जानकारीको लागि सम्बन्धित मन्त्रालयमा पनि पठाउनु पर्नेछ । त्यस्तो बेरुजु फछ्यौट गरे वा नगरेको अनुगमन स्थानीय निकायको सचिवले गर्नु पर्नेछ ।

(४) आन्तरिक लेखापरीक्षणबाट देखिएको बेरुजुको प्रमाण जुटाई अन्तिम लेखापरीक्षणहुनु अघि विशेष कारण परी फछ्यौट हुन नसकेमा सो कुरा समेत उल्लेख गरी अन्तिम लेखापरीक्षणकर्ता समक्ष स्थानीय निकायको सचिवले लिखित स्पष्टीकरण दिनु पर्नेछ ।

(५) आन्तरिक लेखापरीक्षणबाट निस्केको फछ्यौट हुन बाँकी बेरुजु उपनियम (४) बमोजिम अन्तिम लेखापरीक्षकलाई दिइने र अन्तिम लेखापरीक्षणमा फछ्यौट हुन बाँकी आन्तरिक लेखा परीक्षणबाट उठाइएका बेरुजु अध्ययन तथा जाँचवुभ गरी अन्तिम बेरुजु कायम गर्नेछ । यसरी अन्तिम लेखापरीक्षण बेरुजु कायम भएपछि आन्तरिक लेखापरीक्षण बेरुजु कायम रहने छैन ।

२०३. अन्तिम लेखा परीक्षण गराउने: अधिकार प्राप्त अधिकारीले आन्तरिक लेखापरीक्षण गराएर लेखा र आर्थिक विवरण पेश गरी अन्तिम लेखापरीक्षण गराउनु पर्नेछ ।

२०४. बेरुजु फछ्यौट गर्ने वा गराउने उत्तरदायित्व: (१) लेखापरीक्षणबाट कायम भएका बेरुजुका प्रमाण पेश गरी वा नियमित गरी वा गराई वा असूल उपर गरी फछ्यौट गर्ने दायित्व अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(२) बेरुजु फछ्यौट गर्ने दायित्व भएको अधिकार प्राप्त अधिकारी वा कर्मचारी सरुवा बढुवा वा अवकाश भै कार्यालय छाड्नु पर्दा निजले फछ्यौट हुन बाँकी रहेको बेरुजु लगत तथा कारोबारसम्बन्धी कारबाहीको सम्पूर्ण विवरण खोली हालवालालाई बुझाउनु पर्नेछ । हालवालाले पनि उपर्युक्त बमोजिम बुझी लिई प्राथमिकताका साथ बेरुजु फछ्यौट गर्नु वा गराउनु पर्नेछ ।

२०५. बेरुजु फछ्यौटको कारबाही गरी जवाफ दिने: (१) आन्तरिक लेखापरीक्षण वा अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुको सम्बन्धमा सम्बन्धित लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयबाट पत्र लेखी आएपछि सो पत्रमा म्याद तोकिएको भए सो म्यादभित्र र नतोकिएकोमा पैतीस दिनभित्र नियमित गर्नु पर्ने भए नियमित गरी आवश्यक प्रमाण पेश गर्नुपर्ने भए सो पेश गरी वा गराई वा असूल उपर गर्नु पर्ने भए असूल उपर गरी वा जवाफबाट स्पष्ट गर्नुपर्ने भए स्पष्ट जवाफ दिई बेरुजु फछ्यौट गर्नु पर्नेछ । त्यसको जवाफ लेखापरीक्षण गर्ने कार्यालयलाई तोकिएको म्यादभित्र दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम वेरुजु फछ्यौट गर्न नभ्याएमा वेरुजु पत्र लेख्ने लेखापरीक्षक कहाँ कारण सहित म्याद मानु पर्नेछ र निजले थप गरी दिएको म्यादभित्र कार्य सम्पादन गरी वेरुजु फछ्यौट गर्नु पर्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिम भएको कारबाही तथा दिएको जवाफको जानकारीको एक प्रति अस्तियारी दिने कार्यालयलाई समेत दिनु पर्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम वेरुजु फछ्यौटको कारबाही नगरेमा, जवाफ नदिएमा वा सोधिएको प्रश्नमा वस्तुनिष्ठ जवाफ नभएमा त्यस्तो कर्मचारीलाई सम्बन्धित स्थानीय निकायले जरिवाना वा विभागीय कारबाहीका लागि सिफारिस वा दुवै गर्न सक्नेछ ।

२०६. वेरुजु फछ्यौट सम्बन्धी व्यवस्था: (१) स्थानीय निकायले प्रचलित कानून बमोजिम नियमित गर्न सक्ने वेरुजु आफैले नियमित गर्नु पर्नेछ ।

(२) स्थानीय निकायले आफूले सोभै नियमित गर्न नमिली कुनै कार्यालय वा अधिकारी वा सम्बन्धित व्यक्ति वा कर्मचारी बुझी नियमित गर्न हुने वेरुजु सोही बमोजिम बुझी नियमित गर्नु पर्नेछ ।

(३) प्रचलित कानूनको रीत पुऱ्याउनु पर्नेमा सो रीतसम्म नपुऱ्याई अनियमित भएको तर हानी नोक्सानी भने भएको नदेखिएको वेरुजु स्थानीय निकायको सचिवको सिफारिसमा स्थानीय निकायले नियमित गर्ने निर्णय गर्न सक्नेछ । यसरी नियमित गर्दा हानी नोक्सानी नभएको कारण यथासंभव स्पष्ट गर्नु पर्नेछ । स्थानीय निकायको परिषद्को बैठकमा यस सम्बन्धी सम्पूर्ण विवरण पेश गरी त्यस्तो परिषदबाट भएको निर्देशन सम्बन्धित स्थानीय निकायले पालना गर्नु पर्नेछ ।

(४) उपनियम (१), (२) र (३) मा उल्लेख गरिएको बाहेक अन्य वेरुजुलाई नियमित गर्न स्थानीय निकायको सचिवले मनासिब कारण देखेमा र सो नियमित गर्न मिन्हा दिनु पर्ने भएमा स्थानीय निकायको सिफारिसमा परिषद्मा पेश गरी मिन्हा दिन सकिनेछ ।

२०७. सरकारी वाँकी सरह असूल उपर गर्ने कार्यविधि : (१) ऐनको दफा २६० अनुसार असूल गर्न वाँकी रकम असूल गर्न स्थानीय निकायले राष्ट्रिय र स्थानीय पत्रिकामा एककाईस दिनको म्याद दिई सम्बन्धित व्यक्तिका नाममा सूचना निकाल्नु पर्नेछ ।

(२) उपनियम (१) को सूचना निकाल्नुअघि रकम तिर्नु पर्ने व्यक्ति वा निजको परिवारको नाममा भएको सम्पत्ति वा त्यस्तो व्यक्तिले सरकारी कार्यालय वा स्थानीय निकायसँग कुनै रकम लिन वाँकी छ भने सम्बन्धित स्थानीय निकायले सो रोक्का गर्नु वा रोक्का गर्न लेख्नुपर्नेछ ।

(३) उपनियम (२) बमोजिम रोक्का गर्न लेखिआएमा सरकारी कार्यालय वा स्थानीय निकायले रोक्का गरी सो को जानकारी स्थानीय निकायलाई दिनुपर्नेछ ।

(४) उपनियम (१) बमोजिमको सूचनामा उल्लिखित म्याद भुक्तान भएपछि र उपनियम (२) बमोजिम सम्पत्ति वा रकम रोक्का भएपछि सम्बन्धित स्थानीय निकायले अनुसूची-७६ को विवरण भरी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको विवरण प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले प्रचलित कानूनबमोजिम एक वर्षभित्र उक्त रकम असूल उपर गरी स्थानीय निकायलाई उपलब्ध गराउनु पर्नेछ ।

(६) यस नियम बमोजिम असूलउपर गर्नुपर्ने रकमको एक प्रतिशत बराबरको रकम स्थानीय निकायले जिल्ला प्रशासन कार्यालयलाई प्रशासनिक खर्चबापत एकमुष्ट उपलब्ध गराउनु पर्नेछ ।

(७) यस नियम बमोजिम असूलउपर भएको रकमको एक प्रतिशतसम्म रकम उक्त कार्यमा खटिएका प्रहरी कर्मचारी र एक प्रतिशतसम्म रकम जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई उक्त निकायको प्रमुखको सिफारिसमा स्थानीय निकायले पुरस्कार स्वरूप उपलब्ध गराउन सक्नेछ ।

२०८. असूल हुन नसकेको रकमबाटे छानवीन गर्ने : (१) जिल्ला विकास समिति वा नगरपालिकाको सचिवले पचासहजार रुपैयाँ भन्दा बढी रकम असूलउपर हुन नसक्ने भनी जिल्ला विकास समिति वा नगरपालिका समक्ष कारण सहित प्रतिवेदन पेश गरेमा सम्बन्धित जिल्ला विकास समिति वा नगरपालिकाले सोबारे छानवीन गरी प्रतिवेदन पेश गर्न आवश्यकता अनुसार अवधि तोकी देहाय बमोजिमको समिति गठन गर्न सक्नेछ :-

(क) ऐनको दफा १८८ को उपदफा (४) बमोजिम गठित लेखा समितिको अध्यक्ष - संयोजक

(ख) कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वा निजले तोकेको

अधिकृतस्तरको कर्मचारी	- सदस्य
(ग) जिल्ला प्रशासन कार्यालयको अधिकृत स्तरको कर्मचारी	- सदस्य
(घ) समितिले आवश्यकतानुसार तोकेको अधिकृतस्तरको विशेषज्ञ	- सदस्य
(ड) जिल्ला विकास समिति वा नगरपालिकाको सचिव वा निजले	- सदस्य-सचिव ।
तोकेको अधिकृत स्तरको कर्मचारी	-
(२) उपनियम (१) बमोजिमको समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।	
<p>२०९. बेरुजु वा पेशकी मिन्हा गर्ने :(१) नियम २०६ को उपनियम (४) अनुसार मिन्हा गरी फछ्यौट गर्नुपर्ने बेरुजु रकम वा पेशकी लिने कर्मचारी वा पदाधिकारीको मूल्य वा बेरुजु भई वा अन्य दैवी भवितव्य सम्बन्धी घटनाबाट पेशकी रकम मिन्हा दिई बेरुजु फछ्यौट गर्नु परेमा नियम २०८ बमोजिम छानबीन गराउनु पर्नेछ ।</p> <p>तर पच्चीसहजार रुपैयाँ भन्दा कम रकमको बेरुजु वा पेशकी मिन्हा दिई फछ्यौट गर्नु पर्ने भएमा सो को कारण र पुष्ट्याई सहित आर्थिक प्रशासन शाखा प्रमुखले सचिव समक्ष पेश गर्नुपर्नेछ र सचिवले सो रकम मिन्हा गर्न उपयुक्त देखेमा सम्बन्धित स्थानीय निकायमा मिन्हा गर्नको लागि सिफारिस गर्नु पर्नेछ ।</p> <p>(२) नियम २०८ बमोजिम छानबीन गरी असूल उपर हुन नसक्ने ठहरिएको रकम वा उपनियम (१) बमोजिम मिन्हा गर्नको लागि सिफारिस भएको पेशकी वा बेरुजु रकम जिल्ला विकास समितिले कारण, पुष्ट्याई र औचित्य सहित मिनाहाको लागि सम्बन्धित स्थानीय निकायमा पेश गर्नु पर्नेछ ।</p>	
<p>२१०. लेखा उत्तरदायी अधिकृतको उत्तरदायित्व: यस नियमावली बमोजिम लेखा राख्ने, लेखा दाखिला तथा लेखापरीक्षण भए वा नभएको रेखदेख निरीक्षण गर्ने वा गराउने र लेखा परीक्षकको प्रतिवेदनको प्रतिक्रिया दिने उत्तरदायित्व स्थानीय निकायको सचिवको हुने र संसदको सार्वजनिक लेखा समितिको छलफलमा भाग लिई बेरुजु फछ्यौट सम्बन्धी काम कारबाही गर्ने वा गराउने उत्तरदायित्व सम्बन्धित मन्त्रालयको सचिवको हुनेछ ।</p>	
<p>२११. बेरुजुको लगत पठाउनु पर्ने:(१) बेरुजुबाट असूल उपर वा ऐन अनुसार असूल उपर गर्नुपर्ने ठहरिएको रकम सम्बन्धित स्थानीय निकायले नै असूल उपर गर्नु पर्नेछ । एक आर्थिक वर्षभित्र पटक पटक कारबाही गर्दा पनि असूल उपर हुन नसकेमा असूल उपर गर्न नसक्नाको कारण खोली असूल उपर गर्न ठहरिएको रकम अनुसूची-७६ बमोजिमको विवरण भरी जिल्ला प्रशासन कार्यालयमा लगत पठाउनु पर्नेछ ।</p> <p>(२) जिल्ला प्रशासन कार्यालयले उपनियम (१) अनुसार प्राप्त हुन आएको विवरण जाँची सात दिनभित्र लगत कसी सोको जानकारी सम्बन्धित निकायलाई दिनेछ । सोको आधारमा जिल्ला प्रशासन कार्यालयले ऐनको दफा २६० अनुसार असूल उपर गरी दिनु पर्नेछ ।</p>	
<p>परिच्छेद - १०</p> <p>जिन्सीको लगत तथा सोको संरक्षण र लिलाम सम्बन्धी व्यवस्था</p>	
<p>२१२. जिन्सी मालसामानको लगत तयार गर्ने:(१) स्थानीय निकायमा रहेको र खरिद गरी वा हस्तान्तरण भई आएको सहायता वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएको मालसामानको विवरण र मूल्य समेत खुलाई मालसामान प्राप्त भएको मितिले सात दिनभित्र जिन्सी किताबमा आमदानी बाँधी लगत तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।</p> <p>(२) उपनियम (१) बमोजिम लगत तयार गर्न र लगत बमोजिमको जिन्सी मालसामान जिम्मा लिने अभिभारा अधिकार प्राप्त अधिकारीको सामान्य रेखदेखमा भण्डार अधिकृत वा भण्डार सहायक भएको स्थानीय निकायमा भण्डार सहायकको हुनेछ । त्यस्तो व्यवस्था नभएकोमा अधिकार प्राप्त अधिकारी वा निजले तोकेको कर्मचारीको हुनेछ ।</p> <p>(३) प्राविधिक काममा प्रयोगमा ल्याइने जिन्सी मालसामानको हकमा उपनियम (१) बमोजिम लगत तयार गर्दा सम्बन्धित प्राविधिकद्वारा जाँचाई के कस्तो अवस्थामा त्यस्तो मालसामान प्राप्त भएको हो प्रमाणित गराई सो कुरा कैफियत जनाई लगत खडा गर्नु पर्नेछ ।</p> <p>(४) स्थानीय निकायमा मौज्दात भएका मालसामानमध्ये पुरानो कुनै मालसामानको कारणवश मूल्य खुलेको रहेनेछ भने कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि र प्राविधिक अधिकृत राखी त्यस्ता सामानको अवस्था र प्रचलित बजार मूल्य समेत विचार गरी मूल्य कायम गराई राख्नु पर्नेछ ।</p>	
<p>तर गाउँ विकास समितिको हकमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि राख्न सकिनेछ ।</p>	

(५) वैदेशिक सहायताबाट मालसामान प्राप्त भएपछि सोको विवरण र मूल्य खुलाई जिन्सी किताबमा आम्दानी बाँधी मूल्य समेत खुलेको विवरण पन्थ्य दिनभित्र मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयमा पठाई दिनु पर्नेछ ।

(६) स्थानीय निकायको स्वामित्व वा हकभोगमा रहेको चल अचल सम्पत्तिको लगत तयार गरी जिन्सी किताबमा आम्दानी बाँधी राख्नु पर्नेछ ।

२१३. सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षण: (१) स्थानीय निकायको चेकबुक, नगद, बैड़ मौज्दात र त्यसको स्रेस्ता, धरौटी र त्यसको स्रेस्ता, आम्दानीको स्रेस्ता आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मामा रहनेछ । मालसामान तथा तत्सम्बन्धी स्रेस्ता भण्डार अधिकृत वा भण्डार सहायकको जिम्मामा रहनेछ ।

तर गाउँ विकास समितिको हकमा सचिवको जिम्मामा रहनेछ ।

(२) उपनियम (१) बमोजिम जिम्मा रहेको मालसामानको हिनामिना नहुने गरी संरक्षण गर्ने कर्तव्य जिम्मा लिने कर्मचारी र अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(३) उपनियम (२) बमोजिमको काम गर्न अधिकार प्राप्त अधिकारीले आफ्नो जवाफदेहीमा आफूभन्दा मुनिका अन्य कर्मचारीलाई तोकन सक्नेछ ।

२१४. जिन्सी निरीक्षण गर्ने: (१) स्थानीय निकायले यस नियमावली बमोजिम लगत खडा गरी राखेको जिन्सी मालसामान के कस्तो अवस्थामा छ, अधिकार प्राप्त अधिकारीले एक वर्षमा कर्मचारी एक पटक स्वयम् वा मालसामान जिम्मा लिने कर्मचारी वाहेक अन्य छुट्टै कर्मचारी वा प्राविधिकद्वारा निरीक्षण गरी वा गर्न लगाई त्यसको प्रतिवेदन लिखित रूपमा लिई राख्ने व्यवस्था गर्नु पर्नेछ । यसरी निरीक्षण प्रतिवेदन प्राप्त भएपछि आम्दानी बाँधन छूट भएको कुनै मालसामान भैटिएमा मूल्य र विवरण खुलाई आम्दानी बाँधन लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुरा खुलेको हुनुपर्नेछ :-

- (क) जिन्सी किताबमा आम्दानी नबाँधिएका जिन्सी मालसामान भए के कति र कस्तो अवस्थामा छन्,
- (ख) मालसामानको संरक्षण र सम्भार राग्रोसंग भएको छ वा छैन,
- (ग) के कति जिन्सी मालसामान मर्मत गर्नुपर्ने अवस्थामा छन्,
- (घ) के कति जिन्सी मालसामान बेकम्मा भई लिलाम बिक्री वा मिन्हा गर्नु पर्नेछन्,
- (ङ) जिन्सी मालसामानको प्रयोग भए वा नभएको, हानी नोक्सानी भए वा नभएको र भएमा कस्को लापरवाहीबाट भएको हो सो कुरा ,
- (च) एकै किसिमको सामान मध्ये गत वर्ष उपयोग भएको परिमाण र चालु आर्थिक वर्षमा खरिद गरिएको परिमाणको तुलनात्मक विवरण,
- (छ) महालेखा नियन्त्रक कार्यालय र मन्त्रालयले तोकिदिएका अन्य कुरा ।

(३) उपनियम (१) बमोजिम निरीक्षण प्रतिवेदन प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले लिलाम गर्नुपर्ने मालसामान छ, महिनाभित्र र मर्मत सम्भार गर्नुपर्ने भए सोको लागि बजेटको व्यवस्था गरी तीन महिनाभित्र गरिसक्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिमको प्रतिवेदनमध्ये स्थानीय निकायको स्वामित्वमा रहेको जग्गा जमीन, पुरातात्त्विक वा ऐतिहासिक महत्वको स्थलको विवरण वार्षिक रूपमा सम्बन्धित मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

२१५. बरबुझारथ: (१) नगद, मालसामान, धरौटी र अन्य रकमको लगत स्रेस्ता आदिको जिम्मा लिने स्थानीय निकायको पदाधिकारी कुनै कारणले पदमुक्त हुँदा वा त्यस्तो निकायको कर्मचारी सरुवा, बढुवा, अवकाश प्राप्त गरी वा अन्य कुनै कारणले अड्डा छोडी जाँदा वा सो कामवाट अलग हुँदा निजको बरबुझारथ गर्ने कर्तव्य हुनेछ । बुझी लिनेले पनि तुरुन्त बुझी लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका पदाधिकारी वा कर्मचारीले सो पदमा हालवाला बहाल भएको एकाइस दिनभित्र बरबुझारथ गरी सक्नु पर्नेछ । एकाइस दिनसम्ममा पनि बरबुझारथ नगरेमा कर्मचारीको हकमा विभागीय कारबाही गर्ने र पदाधिकारीको हकमा स्थानीय निकाय समक्ष पेश गरी भएको निर्णयानुसार गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम बरबुझारथ हुँदा नगद वा माल सामान, धरौटी र अन्य रकमको हानी नोक्सानी वा हिनामिना भएको देखिएमा त्यस्तो हानी नोक्सानी वा हिनामिना भएको नगद र मालसामान जिम्मा लिने पदाधिकारी वा कर्मचारीबाट नगदी वा मालसामानको मूल्य र हानी नोक्सानी भएको मितिदेखि हालसम्मको दश प्रतिशतका दरले लाग्ने

व्याज समेत तलब वा निजले पाउने अन्य जुनसकै रकम रोकका गरी असूल उपर गर्नु पर्नेछ । सोबाट पनि नपुग भएमा सरकारी बाँकी सरह असूल उपर हुनेछ ।

(४) उपनियम (३) बमोजिम मूल्य असूल उपर गर्नु पर्दा सो मालसामानको अवस्था तथा वर्तमान बजार मूल्यलाई समेत विचार गरी मूल्य कायम गरिनेछ । यसरी मूल्य कायम गर्ने काम अधिकार प्राप्त अधिकारी, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत स्तरको प्रतिनिधि समेत रहेको समितिले गर्नेछ ।

तर गाउँ विकास समितिको हकमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि तोक्न सकिनेछ ।

(५) यस नियमाली बमोजिम बरबुझारथ गर्दा कुनै कर्मचारीलाई काज खटाई दिनु पर्ने भएमा अधिकार प्राप्त अधिकारीले यथाशिष्ठ काज खटाई दिनु पर्नेछ ।

(६) यस नियम बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका पदाधिकारी वा कर्मचारी पदबाट अलग भैसकेको वा पत्ता नलागेको वा मरेको वा स्वास्थ्यका कारणबाट होस् ठेगान नभएको वा बहुलाएको रहेछ र त्यस्तो पदाधिकारी वा कर्मचारीले गर्नुपर्ने बरबुझारथ निजको परिवारका सदस्यले गर्न चाहेमा निज वा निजले मञ्जुर गरी पठाएको व्यक्तिबाट सम्बन्धित स्थानीय निकायले खटाएको व्यक्तिको रोहबरमा जसले बुझी लिनु पर्ने हो बुझी लिनु पर्नेछ ।

२१६. बरबुझारथको प्रमाणपत्रः (१) बरबुझारथ गर्ने कर्तव्य भएको कर्मचारी वा पदाधिकारीलाई बरबुझारथ गरी सकेपछि अनुसूची-७७ बमोजिम बरबुझारथको प्रमाणपत्र दिनु पर्नेछ ।

(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बरबुझारथ गर्ने व्यक्ति बहाल टुटेको कर्मचारी वा पदाधिकारी भए उपनियम (१) बमोजिमको प्रमाणपत्र पेश नगरी निजलाई निवृत्तिभरण वा उपदान वा अन्य सुविधा दिइने छैन ।

२१७. लिलाम विक्री तथा हस्तान्तरण गर्ने: (१) अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना जिन्सी मालसामान विक्री वा हस्तान्तरण गर्नु वा गराउनु हुँदैन ।

(२) नियम २१४ बमोजिमको प्रतिवेदनमा उल्लिखित बेकम्मा भई काम नलाग्ने देखिएका मालसामान लिलाम विक्री गर्ने, मर्मत गर्नुपर्ने मालसामान मर्मत गर्ने, आम्दानी नबाँधिएका जति तुरन्त आम्दानी बाँध्ने कर्तव्य अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(३) नियम २१४ बमोजिमको प्रतिवेदन अधिकार प्राप्त अधिकारी बाहेक अरुले दिएको रहेछ भने लिलाम विक्री गर्नुपर्ने जिन्सी मालसामानको सम्बन्धमा त्यस्तो जिन्सी मालसामान लिलाम विक्री गर्ने अवस्थामा छ वा छैन अधिकार प्राप्त अधिकारीले जाँची लिलाम विक्री गर्नुपर्ने भनी ठहराएकोमा मात्र लिलाम विक्री गर्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिम जिन्सी मालसामान हस्तान्तरण गर्दा हस्तान्तरण फाराम भरी हस्तान्तरण गर्नु पर्नेछ । सामान बुझिलिने स्थानीय निकायले हस्तान्तरण भै आएको सामान जिन्सी खातामा आम्दानी बाँधी सोको जानकारी दिनु पर्नेछ । बुझिलिने स्थानीय निकायबाट आम्दानी बाँधेको जानकारी प्राप्त भएपछि साविक कार्यालयले त्यस्ता सामानको लगत कट्टा गर्नु पर्नेछ ।

२१८. लिलाम गर्ने कार्यविधि: (१) स्थानीय निकायमा रहेको मेशिन, औजार तथा भारी उपकरण र सवारी साधन (घोडा, साइकल बाहेक) चालु हालतको भए पनि पुरानो मोडल, त्यसको स्पेयर पार्ट पूर्जाको अभाव तथा मर्मत सम्भार तथा सञ्चालनमा बढी खर्च लाग्ने तथा वर्तमान अवस्थामा अनुपयोगी भनी मेकानिकल प्राविधिकबाट प्रतिवेदन पेश गरेका मेशिन औजार तथा भारी उपकरण र मालसामान अधिकार प्राप्त अधिकारीले लिलाम गर्नुपर्ने भनी ठहराएमा त्यस्ता मालसामान जाँचबुझ एवं सर्वेक्षण गरी सिफारिश गर्न स्थानीय निकायले उपनियम (२) बमोजिम गर्नु पर्नेछ ।

(२) सवारी साधन, उपकरण, मेशिन वा औजार लिलाम गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय निकायले देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) सचिव वा निजले तोकेको अधिकृतको अध्यक्षतामा सम्बन्धित स्थानीय निकायले तोकेको अधिकृत स्तरको प्राविधिक प्रतिनिधि र कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकेको अधिकृत स्तरको प्रतिनिधि भएको समिति गठन गरिनेछ ।

तर गाउँ विकास समितिको हकमा गाउँ विकास समितिको अध्यक्ष, सचिव र जिल्ला विकास समितिको कार्यालयले तोकेको प्राविधिक प्रतिनिधि भएको समिति गठन हुनेछ ।

- (ख) प्राविधिक प्रतिनिधि तोक्दा यथासम्भव सम्बन्धित जिन्सी मालसामानको ज्ञान भएको कर्मचारी तोक्नु पर्नेछ ।
- (ग) दशलाख रूपैयाँ भन्दा बढी मूल्य पर्ने वा विशेष प्रकारको जिन्सी मालसामानको हकमा स्थानीय निकायले बढीमा दुई जनासम्म सम्बन्धित विषयका प्राविधिक आमन्त्रण गर्न सक्नेछ ।
- (घ) उपनियम (४) बमोजिम आवश्यक अध्ययन सर्वेक्षण गरी मूल्य नतोकिएकोमा अनुमानित मूल्य समेत तोकी समितिले स्थानीय निकाय समक्ष सिफारिसको प्रतिवेदन दिनेछ ।
- (३) उपनियम (२) बमोजिमको समितिको सिफारिस प्राप्त भएपछि सम्पूर्ण बेहोरा खुलाई सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपनियम (२) बमोजिमको समितिले मूल्य नखुलेको मालसामानको मूल्य कायम गर्दा मालसामानको उपयोगिता, सेवा आयु, हास कट्टि, अवशेष मूल्य र बजार मूल्य समेत विचार गर्नु पर्नेछ । हास कट्टि गर्दा आयकर सम्बन्धी प्रचलित कानून बमोजिमको दरमा काट्नु पर्नेछ । भन्सार नतिरेको मालसामानको मूल्य कायम गर्दा भन्सार शुल्क समेत समावेश गरी सो शुल्कमा समेत छास कट्टा गर्नु पर्नेछ ।

तर यस नियममा उल्लिखित आधार पूरा वा आंशिक रूपमा किटान गर्न नसकिने माल सामानको हकमा उपनियम (२) को समितिले सम्बन्धित स्थानीय निकाय समक्ष पेश गर्नु पर्ने छ । यसरी जानकारी प्राप्त भए पछि त्यस्तो स्थानीय निकायले सम्बन्धित विशेषज्ञाई सामान प्रयोगमा आउने वा नआउने वारे जाँचबुझ गर्न लगाउँनु पर्नेछ । सम्बन्धित विशेषज्ञले त्यस्ता सामान मरम्मत गरेर पुऱः प्रयोग हुन नसक्ने वा मरम्मत गर्दा उपनियम (१४) अनुसारको स्थिति हुने प्रतिवेदन दिएमा सोही प्रतिवेदनलाई आधार लिई मूल्य कायम गर्ने निर्देशन दिनु पर्ने छ ।

(५) उपनियम (३) बमोजिमको सिफारिस पेश भएपछि सम्बन्धित स्थानीय निकायले लिलाम गर्ने आदेश दिन सक्नेछ । यसरी आदेश प्राप्त भएपछि सचिवले उपनियम (६) बमोजिम लिलाम विक्री गर्नेछ ।

(६) उपनियम (५) बमोजिम लिलाम गर्ने आदेश प्राप्त भएपछि वा उपनियम (१) बमोजिम लिलाम गर्ने निर्णय भएपछि एकलाख रूपैयाँसम्मको मालसामान लिलाम विक्री गर्ने पन्थ दिनको र सोभन्दा बढी मूल्यको मालसामान लिलाम विक्री गर्न एककाईस दिनको म्याद दिई देहायका कुरा समेत खुलाई सूचना प्रकाशन गरी लिलाम बढाबढ गराउनु पर्नेछ :-

- (क) मालसामानको विवरण,
- (ख) मालसामानको न्यूनतम मूल्य,
- (ग) लिलाम बढाबढ हुने स्थान, मिति र समय (बढाबढको लागि शुरु र अन्त्य हुने समय बजे),
- (घ) न्यूनतम मूल्यबाट नै बढाबढ शुरु हुने कुरा,
- (ड) लिलाम सकार गर्न डाँक बोल्नु अघि नै बोलिएको अड्को पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा र डाँक अड्क बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्ने कुरा,
- (च) लिलाम सकार गरेको मालसामान उठाइ लैजानु पर्ने अवधि,
- (छ) अन्य आवश्यक कुरा ।

(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोलपत्रबाट लिलाम विक्री गर्न मनसिव देखिएमा मालसामान हेर्न सक्ने व्यवस्था मिलाई उपनियम (६) बमोजिम म्याद दिई बोलपत्र माग गर्न सक्नेछ । यसरी बोलपत्र आह्वान गरिएकोमा बोल अड्को पाँच प्रतिशतले हुने रकम बराबरको वैङ्ग जमानत वा धरौटी खातामा जम्मा गरेको भौचर बोलपत्र साथ राख्नु पर्नेछ । सम्बन्धित स्थानीय निकायले उपयुक्त देखेमा अन्य कुनै स्थानीय निकायबाट पनि बोलपत्र खरिद र दाखिला सम्बन्धी व्यवस्था मिलाउन सक्नेछ ।

(८) उपनियम (६) वा (७) बमोजिम लिलाम बढाबढ गर्न वा बोलपत्र माग गरी लिलाम विक्री गर्ने सूचना प्रकाशन गर्दा परल मूल्य नखुलेकोमा हाल मूल्याङ्कन गर्दा पचासहजार रूपैयाँसम्म मूल्य कायम हुने सामान र परल मूल्य खुलेकोमा हाल मूल्याङ्कन गर्दा एकलाख रूपैयाँसम्म मूल्य कायम हुने सामान सम्बन्धितस्थानीय निकाय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, तथा सो जिल्लाको सदरमुकाममा कुनै निर्माण व्यवसायी संस्था भए त्यस्ता संस्थाको कार्यालयमा समेत सवैले देल्ने गरी सार्वजनिक ठाउँमा सूचना टाँस गरी सोको मुचुल्का वा टाँसेको जानकारी प्राप्त गर्नु पर्नेछ र सोभन्दा बढी मूल्य कायम हुने सामान भए राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।

तर उल्लेखित मूल्यभन्दा कम मूल्य कायम हुने सामान अधिकार प्राप्त अधिकारीले सम्बन्धित स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, तथा सो जिल्लाको सदरमुकाममा कुनै निर्माण व्यवसायी संस्था भए त्यस्ता संस्थाको कार्यालयमा समेत सबैले देख्ने गरी सार्वजनिक ठाउँमा सूचना टाँस गरी सोको मुचुल्का वा टाँसेको जानकारी प्राप्त गरी लिलाम बढावढ गराउन वा बोलपत्र माग गरी लिलाम बिकी गर्न सक्नेछ । यसरी लिलाम बिकी गर्दा पहिलो पटक लिलाम बिकी हुन नसकेमा सात दिनको म्याद दिई पुनः सूचना प्रकाशन गरी लिलाम बिक्रीको कारबाही गर्नु पर्नेछ ।

(९) लिलाम सकार गरेको जिन्सी मालसामान सम्बन्धित स्थानीय निकायले तोकेको अवधिभित्र कबोल गरेको पूरा रकम बुझाई नउठाएमा सो बापत राखिएको धरौटी जफत गरी पुनः लिलाम गरिनेछ ।

(१०) पुनः लिलाम बढावढ गर्दा पनि न्यूनतम् मूल्य कबोल नगरेमा उपनियम (२) बमोजिमको समितिबाट पुनः मुल्याङ्कन गराई लिलाम बढावढ गराउनु पर्नेछ । यसरी पुनः मुल्याङ्कनगरिएको मूल्यमा पनि लिलाम बढावढ हुन नसकेमा सम्बन्धित स्थानीय निकायले तोकेको सदस्य, जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृतस्तरको प्रतिनिधिको रोहबरमा सिधै बिक्री गर्न सकिनेछ । यसरी सिधै बिक्री हुन नसकेमा मिन्हातर्फ कारबाही चलाउनु पर्नेछ ।

तर गाउँ विकास समितिको हकमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि राख्नु पर्नेछ ।

(११) मोटर, ट्रक, जीप जस्ता सवारी साधन र ठूला मेशिन उपकरणको जाँच सर्वेक्षण गर्ने मुल्याङ्कन समितिका सदस्यलाई स्थानीय निकायले तोकेको दरमा बैठक भत्ता दिइनेछ ।

(१२) सवारी साधन, मेशीनरी, औजार र प्राविधिक सामान बाहेक फर्निचर जस्ता सामानको मुल्याङ्कनगर्दा मुल्याङ्कन समिति गठन नगरी आयकरको प्रयोजनको लागि तोकिएको छास कट्टी दरको आधारमा मूल्य कायम गर्न सकिनेछ । आयु तोकिएका जुनसुकै सामानको आयु समाप्त भए पछि उपनियम (२) बमोजिम समितिबाट मुल्याङ्कन गराई लिलाम बिक्री गर्न सकिनेछ ।

(१३) यस नियमावली बमोजिम लिलाम बिक्री भए वा नभएको कुराको जानकारी लिनको लागि सम्बन्धित स्थानीय निकायले वर्षको एक पटक निरीक्षण गराई प्रतिवेदन लिनुपर्छ र त्यस्तो प्रतिवेदन माथि आवश्यक कारबाही गर्नु पर्नेछ ।

(१४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाहू वर्ष भन्दा बढी पुराना र चालु हालतमा नरहेका वा चालु हालतमा ल्याउन सोही सामानको बजार मूल्यको पच्चीस प्रतिशतभन्दा बढी मर्मत खर्च लाने भएमा अधिकार प्राप्त अधिकारीले उपनियम (२) बमोजिमको समितिको सिफारिसमा लिलाम बिक्री गर्न सक्नेछ ।

(१५) निर्माण भएका भौतिक संरचनाको लिलाम बिक्री गर्दा भत्काउन लाग्ने खर्च र माल सामान बिक्री गर्दा प्राप्त हुने रकमको आइटमवाइज लागत अनुमान तयार गर्नु पर्नेछ । लिलाम बिक्रीबाट प्राप्त रकमभन्दा भत्काउन लाग्ने रकम बढी भएको खण्डमा फरक रकमलाई तै न्यूनतम मूल्य मानी लिलाम घटाघटको माध्यम अपनाउनु पर्नेछ । लिलामबाट प्राप्त हुने रकम भत्काउदा लाग्ने खर्चभन्दा बढी हुन आएमा फरक रकमलाई तै न्यूनतम मूल्य मानी लिलाम बढावढको कारबाही गर्नु पर्नेछ ।

परिच्छेद - ११

विविध

२१९. भुक्तानी दिंदा कर कटाउनपर्ने: यस नियमावली बमोजिम खरिद गरेबापत भुक्तानी दिंदा प्रचलित कानून बमोजिम कर कटाएर मात्र भुक्तानी दिनुपर्छ ।

२२०. आय व्यय ठीकसँग भएको छ भन्ने कुरामा विश्वस्त हुन ध्यान दिनु पर्ने: (१) अधिकार प्राप्त अधिकारीले रकम खर्च गर्न निकासा दिंदा वा खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यता समेतलाई ध्यान दिई देहाय बमोजिम भएको कुरामा विश्वस्त हुनुपर्छ :-

(क) विभिन्न शीर्षक तथा उपशीर्षकमा स्वीकृत भएका रकम तोकिएका सेवा तथा कार्यका निमित्त स्वीकृत सीमाभित्र रही सोही प्रयोजनको लागि खर्च भएको,

(ख) आर्थिक कारोबारयस नियमावली बमोजिम भएको र सो कारोबारको प्रमाण पुगेको,

(ग) यस नियमावली बमोजिम तोकिएको ढाँचा अनुरूप लेखा राखिएको, त्यसले आर्थिक कारोबारको यथार्थ चित्रण गरेको,

- (घ) सम्पत्तिको लगत दुरुस्त र अद्यावधिक भएको र सम्पत्तिको सुप्रबन्ध र संरक्षण भएको,
- (ङ) नगदी, जिन्सी तथा अन्य सम्पत्ति समेतको हानी नोक्सानी र दुरुपयोग हुन नपाउने गरी आन्तरिक नियन्त्रणको व्यवस्था भएको र त्यसको अनुशरण गरिएको,
- (च) आम्दानी र धैराटी समेतको लेखा ठीकसंग राखिएको र असूल तहसिल गर्ने र लेखा राख्ने तरिकाको पर्याप्त पालना गरिएको,
- (छ) कार्यालयको संगठन, व्यवस्थापन तथा कार्य विभाजन समुचित रूपमा भएको र सो अनुसार कार्य सञ्चालन भएको,
- (ज) कुनै काम अनावश्यक रूपमा दोहोरो हुने गरी विभिन्न कर्मचारी वा निकायबाट नगरिएको र आवश्यक काम गर्न नछुटाएको,
- (झ) उपलब्ध स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग भएको र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको उचित व्यवस्था गरेको,
- (ञ) कार्यक्रम अनुसार निर्धारित समयभित्र प्रगति तथा कामको गुणस्तर र परिमाण सन्तोषजनक भएको,
- (ट) कार्यालयको उद्देश्य र नीति स्पष्ट रहेको र निर्दिष्ट उद्देश्य तथा नीति अनुरूप कार्यक्रम तयार भएको,
- (ठ) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यक्रम सञ्चालन गरिएको र लागतको तुलनामा प्राप्त प्रतिफल मनासिब भएको,
- (ड) लक्ष्य प्रगति तथा लागत खर्चको आंकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दो भएको,
- (ढ) आवधिक आर्थिक विवरण समयमा तयार भएको र समयमा पेश हुने गरेको ।

(२) उपनियम (१) बमोजिम भए वा नभएको कुरा आर्थिक कारोबारगर्नु अघि विचार पुऱ्याउनु पर्नेछ र कारोबारतथा लेखाङ्गन भएपछि पनि भए गरेका कारोबारमा आन्तरिक जाँच गरी वा गराई ठीक छ भन्ने कुरामा विश्वस्त हुनु पर्नेछ ।

२२१. लेखा नराख्ने वा पेश नगर्नेलाई कारबाही हुने: यस नियमावली बमोजिम लेखा नराख्ने वा प्रतिवेदन पेश नगर्ने सम्बन्धित अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखलाई लेखा नराखेकोमा लेखा नरहेको रकमको पाँच प्रतिशत सम्म र प्रतिवेदन नगरेकोमा सात दिनको तलब बराबरको रकम जरिवाना सम्बन्धित स्थानीय निकायले गर्न सक्नेछ ।

२२२. अधिकार प्राप्त अधिकारीको काम र कर्तव्य: (१) यस नियमावलीमा अन्यत्र लेखिएको काम र कर्तव्यको अतिरिक्त अधिकार प्राप्त अधिकारीको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :-

- (क) अधिकार प्राप्त अधिकारी वा कार्यालय प्रमुख हाल साविक भएमा यस नियमावली बमोजिम बरवुभारथ गर्ने, सरुवा बढुवा भै जाँदा आफ्नो पालाको आय व्ययको लेखा, वेरुजुको लगत, वेरुजु फछ्यौटको कारबाहीको स्थिति र कार्यालयको आर्थिक, भौतिक तथा जनशक्तिको वास्तविक स्थितिको विवरण तयार गरी हालवालालाई बुझाउने,
- (ख) कार्यालयमा दाखिल हुन आएको रकमको लेखा राख्ने र कार्यालयको सम्पूर्ण आर्थिक कारोबारको उत्तरदायित्व वहन गर्ने,
- (ग) कार्यालयको नगदी, जिन्सीमा हानी नोक्सानी हुन नपाउने गरी नियन्त्रणको व्यवस्था गर्ने,
- (घ) कार्यालयमा आर्थिक अनुशासन कायम गर्ने वा गराउने,
- (ङ) यस नियमावली तथा आर्थिक प्रशासन सम्बन्धी प्रचलित कानूनको जानकारी राखी तदनुसार पालन गर्ने वा गराउने,
- (च) लेखापरीक्षणबाट निस्केको वेरुजुको जवाफ समयमै दिई सो बमोजिम फछ्यौट भयो वा भएन अनुगमन गर्ने र दिएको जवाफ वा प्रमाणबाट फछ्यौट नभए पुनः जवाफ वा प्रमाण पेश गरी फछ्यौट गराउने,
- (छ) आर्थिक कारोबारगर्दा आर्थिक प्रशासन शाखा प्रमुखको राय नलिई वा राय विपरीत निर्णय गरेको खर्चको रकम कलमको जिम्मेवारी वहन गर्ने । आर्थिक प्रशासन शाखा प्रमुखले राय दिएको रकम कलमको हकमा निजले समेत संयुक्त जिम्मेवारी वहन गर्नेछ ।

(२) जिल्ला विकास समितिको सचिवले कोष तथा लेखा नियन्त्रक कार्यालयको सहयोग लिई गाउँ विकास समिति र नगरपालिका तथा आफूले अखिलयारी दिएको कार्यालयको आर्थिक कारोबारको कम्तीमा वर्षको एकपटक निरीक्षण गरी सोको प्रतिवेदन सम्बन्धित गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति तथा सम्बन्धित मन्त्रालय तथा स्थानीय विकास मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

२२३. आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य: (१) अधिकार प्राप्त अधिकारीको सामान्य उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखको काम र कर्तव्य देहाय बमोजिम हुनेछ : -

- (क) आयोजना र कार्यक्रम हेतौ सम्बन्धित शाखासंग समन्वय गरी बजेट तर्जुमा गर्ने,
- (ख) आर्थिक कारोबारर सोको जिम्मेवारी बहन गर्दा यस नियमावली बमोजिम निकासा माग गर्ने र खाता सञ्चालन गर्ने व्यवस्था मिलाउने,
- (ग) आय र व्ययको हिसाब किताब रीतपूर्वक राख्ने, खर्चको फाँटवारी तथा आर्थिक विवरण तयार गर्ने र त्यस्तो फाँटवारी तथा आर्थिक विवरण अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने र लेखापरीक्षण गराउने,
- (घ) अन्तिम लेखापरीक्षणबाट कायम हुन आएका बेरुजुको लगत राख्ने र बेरुजु फछ्यैटका लागि प्रमाण जुटाई पेश गर्ने वा गराउने,
- (ङ) आफू सरुवा वा बढुवा भई जाँदा आफू जिम्माको सम्पूर्ण स्वेस्ता, नगद र बैङ्ग मौज्दात, बेरुजु लगत र अभिलेख हालवाला वा निजलाई बुझाउने गरी मातहत कर्मचारीलाई बरबुझारथ गर्ने,
- (च) अधिकार प्राप्त अधिकारीले सुम्पेको आर्थिक कारोबारसम्बन्धी काम गर्ने र आर्थिक कारोबारमा निजलाई राय सल्लाह दिने,

(२) उपनियम (१) को खण्ड (क) देखि (च) सम्म उल्लिखित काम आर्थिक प्रशासन शाखा प्रमुखले आफ्नो मातहतका अन्य सहायक कर्मचारीलाई कामको बाँडफाँड गरी जिम्मेवारी सुम्पन सक्नेछ ।

(३) आर्थिक कारोबारगर्दा प्रचलित कानून बमोजिम रीत पुगे वा नपुगेको जाँची रीत पुगेको मा भुक्तानीको निमित्त पेश गर्ने, रीत नपुगेको वा आफ्नो राय नलिई रीत नपुगेको कुनै कलम सदर भै भुक्तानीको निमित्त प्राप्त हुन आएमा रीत नपुगेको व्यहोरा लिखित रूपमा स्पष्ट खुलाई अधिकार प्राप्त अधिकारी समक्ष पेश गरी निजको लिखित आदेशानुसार गर्ने कर्तव्य समेत आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।

(४) उपनियम (३) बमोजिम खर्च गर्न अधिकार प्राप्त अधिकारीले आदेश दिएमा आर्थिक प्रशासन शाखा प्रमुखले सोही बमोजिम खर्च गरी त्यस्तो काम भएको सात दिनभित्र त्यस्तो खर्च भएको रकम नियमित गर्न निज समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश हुन आएको खर्च नियमित गराउने जिम्मेवारी अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(५) आफ्नो राय अनुसार निर्णय भएको रकम कलमको हकमा आर्थिक प्रशासन शाखा प्रमुखले जिम्मेवारी बहन गर्नेछ ।

२२४. मूल्याङ्कन समिति: (१) खरिद ऐनको दफा ७१ बमोजिम मूल्याङ्कन सम्बन्धी कार्यका लागि देहाय बमोजिमको मूल्याङ्कन समिति गठन गर्नु पर्नेछ :-

- | | |
|--|------------|
| (क) अधिकार प्राप्त अधिकारी वा निजले तोकेको वरिष्ठ अधिकृत | अध्यक्ष |
| (ख) आर्थिक प्रशासन शाखा प्रमुख | सदस्य |
| (ग) विषयसँग सम्बन्धित प्राविधिक विशेषज्ञ | सदस्य |
| (घ) कानुन अधिकृत (संभव भएसम्म) | सदस्य |
| (ङ) खरिद इकाई प्रमुख वा सो कार्यगर्न तोकिएको कर्मचारी | सदस्य-सचिव |

तर गाउँ विकास समितिको हकमा अध्यक्षले तोकेको एक जना सदस्य स्थानीय तहमा रहेका सम्बन्धित सेवा केन्द्र, उपकेन्द्रका प्रतिनिधि र सचिव रहेको समितिले बोलपत्र मूल्याङ्कन गर्न सक्नेछ ।

(२) मूल्याङ्कन समिति गठन गर्दा प्रशासकीय काम गर्ने कर्मचारी समेत तोक्नु पर्नेछ ।

(३) मूल्याङ्कन समितिको गणपूरक संख्या दुई तिहाई हुनेछ । विषय विशेषज्ञ सहितको बहुमतको निर्णय समितिको निर्णय हुनेछ ।

(४) मूल्याङ्कन समितिमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

२२५. स्वदेशमा गराएको औषधि उपचारको भुक्तानी: स्थानीय निकायका पदाधिकारीले स्वीकृत स्वास्थ्य संस्थामा भर्ना भै स्वदेशमा गराएको औषधि उपचारको भुक्तानी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको प्रेस्टिप्सन अनुसारको बील बमोजिम हुने रकमको नब्बे प्रतिशत रकमसम्म स्थानीय निकायको स्वीकृतीमा भुक्तानी दिन सकिने छ । यस्तो रकम पच्चीसहजार रुपैयाँ भन्दा बढी हुने भएमा परिषद्मा पेश गरी निर्णय भए अनुसार गर्नु पर्नेछ ।

२२६. मिन्हा दिने अधिकार: (१) कुन कुन मालसामान के कति हडसम्म सुखन, चुहन र जर्ति जाने तथा टुटफुट नोक्सान हुने भन्ने मापदण्ड स्थानीय निकायले तोके अनुसार हुनेछ । त्यसरी स्वीकृत मापदण्डको अधीनमा रही मिन्हा दिने अधिकार अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(२) नियम २१४ को उपनियम (१) बमोजिम जिन्सी निरीक्षण प्रतिवेदन प्राप्त गरेपछि अधिकार प्राप्त अधिकारीले जिन्सी मालसामानको मर्मत सम्भार गरी मालसामान अद्यावधिक र सुरक्षितसाथ राख्नु पर्नेछ । सोही सिलसिलामा कुनै माल मिन्हा दिई लगत काटनु पर्ने वा सडाउनु पर्ने देखिएमा वर्षको एक पटक अधिकार प्राप्त अधिकारीले मिन्हा सम्बन्धी कारबाही गर्नु पर्नेछ । कसैको लापरवाहीबाट नभई पुरानो भई वा दैवी घटना वा भवितव्य परी वा मनासिव कारणले मालसामानको नोक्सानी भएको वा कुनै मालसामान मर्मत सम्भार गरेर पनि काम नचल्ने वा मर्मत सम्भार गरेर पनि फाइदा नहुने देखिएमा सो कुराको यथासम्भव जुटेसम्म प्रमाण वा विवरण राखी प्रष्ट खुलाई आर्थिक प्रशासन शाखा प्रमुख, भण्डार गर्ने कर्मचारी, प्रशासनको मुख्य कर्मचारी समेतको संयुक्त ठहर भएमा परल मूल्य पच्चीसहजार रुपैयाँसम्मको मालसामान भए सचिवले, सोभन्दा माथि परल मूल्य एकलाख रुपैयाँसम्मको भए सम्बन्धित स्थानीय निकायले र सो भन्दामाथि परल मूल्य भए स्थानीय निकायको परिषद्मा पेश गरी परिषद्को निर्णय बमोजिम मिन्हा गर्न सकिनेछ ।

(३) उपनियम (२) बमोजिम परल मूल्य खुल्न नसकेको मालसामान रहेछ भने अधिकार प्राप्त अधिकारीले आफू सहित सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित विशेषज्ञ अधिकृत स्तर एक जना समेत भएको समिति गठन गरी सो समितिबाट बजार र उपयोगिता समेत हेरी मूल्य कायम गर्नु वा गराउनु पर्नेछ । यसरी समितिले कायम गरेको मूल्यको आधारमा उपनियम (२) बमोजिम मिन्हा दिन सकिनेछ ।

तर गाउँ विकास समितिको हकमा अध्यक्ष, सचिव र नजिकको सरकारी कार्यालयको प्रतिनिधि भएको समितिले परलमूल्य कामय गर्न सक्नेछ ।

२२७. अधिकारमा हस्तक्षेप गर्न नहुने: (१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीको अधिकारमा हस्तक्षेप गर्न पाइने छैन । अधिकारको दुरुपयोग भएको भन्ने स्थानीय निकायलाई लागेमा तत्काल तत्सम्बन्धी छानविन गराउन वा सम्पूर्ण व्यहोरा खुलाई तत्सम्बन्धी छानवीन गर्ने निकायमा अनुरोध गर्न सक्नेछ ।

(२) उपनियम (१) मा लेखिएको कुनै पनि कुराले सम्बन्धित मन्त्रालय वा स्थानीय निकायको सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, निर्देशन दिने अधिकारलाई सिमित गरेको मानिने छैन ।

२२८. रकम निकासा : नेपाल सरकारबाट जिल्ला विकास समिति तथा नगरपालिकालाई उपलब्ध हुने निश्चित तथा शर्त अनुदान रकम अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला विकास समितिको कोष र नगरपालिकाको कोषमा जम्मा हुने गरी सोभै उपलब्ध गराउनेछ ।

तर गाउँ विकास समितिको हकमा भने अर्को व्यवस्था नभएसम्म नेपाल सरकारबाट उपलब्ध गराउने अनुदान रकम अर्थ मन्त्रालयले जिल्ला विकास समिति मार्फत गाउँ विकास समिति कोषमा उपलब्ध गराउनेछ ।

२२९. अधिकार प्रत्यायोजन : (१) खरिद ऐन र यस नियमावलीमा व्यवस्था भएका लागत अनुमान संशोधन गर्ने, खरिद सम्झौता संशोधन गर्ने, खरिद सम्झौताको स्याद थप गर्ने र भेरिएसन गर्ने अधिकार प्रत्योजन गर्न सकिने छैन ।

(२) उपनियम (१) मा उल्लिखित अधिकार बाहेक अरु अधिकारहरु सो अधिकार प्राप्त अधिकारीले आफू मातहतको कुनै अधिकृत लाई प्रत्योजन गर्न सक्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिम प्रत्यायोजन भएको अधिकारका सम्बन्धमा त्यसरी अधिकार प्रत्योजन गर्ने अधिकारीको उत्तरदायित्व भने रहिरहनेछ ।

(४) उपनियम (२) बमोजिम अधिकार प्रत्योजन गर्ने अधिकारीले प्रत्योजित अधिकार बमोजिम भए गरेका कामको सम्बन्धमा सम्बन्धित अधिकारीबाट समय समयमा आवश्यक जानकारी लिई राख्नु पर्नेछ ।

२३०. विषयगत शाखाको रकम निकाशा, लेखा, लेखापरीक्षण र वेरुजु फछ्यौट सम्बन्धी : (१) निक्षेपित कार्यक्रम सञ्चालनको लागि विषयगत शाखालाई व्यवस्था भएको निश्चित र शार्त अनुदान रकम अर्थ मन्त्रालयवाट सिधै स्थानीय निकायलाई अखिलयारी प्रदान गर्नुपर्नेछ । यस प्रयोजनको लागि अनुदान जाने रकमको जिल्लागत वाँडफाड विवरण तयारीको लागि सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयलाई सहयोग गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको अखिलयारी अनुसारको रकम र स्थानीय निकायले आफ्नो आन्तरिक आयबाट विनियोजन गरेको रकम समेत थप गरी स्थानीय निकायले सम्बन्धित विषयगत शाखालाई वार्षिक कार्यक्रम र खर्च गर्ने निर्देशन सहितको अखिलयारी प्रत्येक वर्षको साउन मसान्त भित्र उपलब्ध गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त अखिलयारी अनुसारको रकम विषयगत शाखाले स्थानीय निकायबाट चौमासिक रूपमा प्राप्त गरी यस नियमावलीमा भएको व्यवस्था अनुसार लेखा राखी खर्च गर्नु पर्छ । यसीरी रकम खर्च गर्दा आर्थिक वर्षको अन्त्यमा खर्च नभई रकम वाँकी रहेमा सम्बन्धित स्थानीय निकायमा फिर्ता पठाई दिनु पर्नेछ । विषयगत कार्यालयबाट फिर्ता प्राप्त रकममा स्थानीय निकायले नेपाल सरकारबाट प्राप्त कुनै अनुदान रकम फिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित निकायमा फिर्ता पठाई दिनु पर्नेछ । फ्रिज गर्नु पर्ने रकम फ्रिज नगराएमा वा फ्रिज गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा फिर्ता नपठाएमा उक्त रकम कट्टा गरेर मात्र निकासा लिनु पर्नेछ । निकासा दिने निकायले पनि सोही अनुसार निकासा दिनु पर्नेछ ।

(४) विषयगत शाखाबाट भएको खर्चको लेखाङ्कन प्रतिवेदन, आन्तरिक तथा अन्तिम लेखा परीक्षण तथा वेरुजु फछ्यौट यस नियमावली बमोजिम गर्ने दायित्व सम्बन्धित विषयगत शाखा प्रमुखमा रहनेछ ।

(५) विषयगत शाखाले यो नियम बमोजिम लेखा राखे नराखेको, आर्थिक वर्षको अन्तमा खर्च नभई वाँकी रकम सम्बन्धित स्थानीय निकायमा फिर्ता पठाए नपठाएको, वेरुजु फछ्यौट सम्बन्धी कारबाही समयमा गरे नगरेको जस्ता कुराहरु स्थानीय निकायका सचिव र लेखा प्रमुखले निरीक्षण गरी सम्बन्धित निकायमा प्रत्येक वर्षको साउन मसान्त भित्र प्रतिवेदन दिनु पर्नेछ ।

२३१. रकम खर्च गर्न बन्देजः स्थानीय निकायको परिषद्बाट कार्यक्रम र बजेट स्वीकृत नगराई अधिकार प्राप्त अधिकारीले बजेट खर्च गर्ने आदेश दिनु हुँदैन ।

तर कर्मचारीको तलब भत्ता, धारा, विजुनी र क्रमागत आयोजना सम्पन्न भएको भए स्थानीय निकायको परिषद्बाट अनुमोदन गराउने गरी सोको भुक्तानी गर्न वाधा पर्ने छैन ।

२३२ नगद मौज्दात राख्न सकिने: (१) स्थानीय निकायले दैनिक रूपमा गर्नु पर्ने स-साना खर्चको लागि दशहजार रुपैयाँसम्म आर्थिक प्रशासन शाखाका प्रमुखको जिम्मामा नगद मौज्दात राख्न सक्नेछ । यसबाट खर्च भएको रकमको वील भरपाई पेश गरी सोधधर्ना लिनु पर्नेछ ।

तर प्रत्येक वर्षको आषाढ पच्चीस गते भित्र वाँकी नगद मौज्दात बैङ्ग दाखिला गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा उल्लिखित मौज्दातबाट काम नचल्ने भएमा सोको कारण खुलाई स्थानीय निकायबाट स्वीकृति लिई यो मौज्दातको हद बढाउन सकिनेछ ।

तर अधिकतम मौज्दात पच्चीसहजार रुपैयाँ भन्दा बढी हुने छैन ।

२३३. गैर सरकारी संस्थाबाट काम गराउन सकिने: (१) खरिद ऐनको दफा ४६ बमोजिम गैरसरकारी संस्थाबाट काम गराउनको लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधी, कामको गुणस्तर, जनशक्ति, कार्यसञ्चालन विधि सहितको कार्यक्षेत्रगत शर्त र लाग्ने रकमको अनुमान तयार गर्नु पर्नेछ ।

(२) स्थानीय निकायले उपनियम (१) बमोजिमको काम गराउनको लागि त्यस्तो काम गर्ने उद्देश्य राखी प्रचलित कानुन बमोजिम दर्ता भएको नियम ७० बमोजिमको मौजुदा सूचीमा समावेश भएका गैरसरकारी संस्थालाई कमितमा पन्थ्र दिनको अवधि दिई सूचना प्रकाशन गरी सो संस्थाबाट प्रस्ताव माग गर्नुपर्नेछ ।

(३) उपनियम (२) बमोजिमको सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछ :-

(क) प्रस्ताव माग गर्ने निकायको नाम र ठेगाना,

(ख) प्रस्तावित कामको प्रकृति, परिमाण र अन्य आवश्यक विवरण,

(ग) प्रस्तावित कार्य गर्नुपर्ने स्थान र सम्पन्न गर्नुपर्ने अवधि,

(घ) प्रस्ताव दाखिला गर्नुपर्ने अन्तिम मिति र स्थान,

- (ङ) प्रस्तावको ढाँचा,
- (च) प्रस्तावदाताले प्रस्ताव साथ पेश गर्नुपर्ने कागजात,
- (छ) भुक्तानीका शर्त र कर कट्टी,
- (ज) सार्वजनिक खरिद अनुगमन कार्यालयले आवश्यक ठानेका अन्य कुरा ।

(४) स्थानीय निकायले उपनियम (३) बमोजिमको माग अनुसार पर्न आएका प्रस्तावहरु प्रस्तावदाताको रोहबरमा खोली मुचुल्का तयार गर्नु पर्नेछ ।

(५) मूल्याङ्कन समितिले उपनियम (१) बमोजिमको कार्यक्षेत्रगत शर्त पूरा गरी न्यूनतम रकम प्रस्ताव गर्ने प्रस्तावदाताको प्रस्ताव स्वीकृतिका लागि स्थानीय निकाय समक्ष सिफारिश गर्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम सिफारिश भएको प्रस्ताव उपयूक्त देखिएमा स्थानीय निकायले त्यस्तो प्रस्ताव स्वीकृत गरी सम्बन्धित प्रस्तावदातालाई सम्झौता गर्न आउन मिति खोली सूचना दिनु पर्नेछ र त्यस्तो मितिमा निज उपस्थित भएमा निजसँग सम्झौता गर्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम सूचना दिइएको प्रस्तावदाता सम्झौता गर्न नआएमा निज पछिको उपनियम (१) बमोजिमको कार्यक्षेत्रगत शर्त पूरा गरी सबै भन्दा कम रकम प्रस्ताव गर्ने प्रस्तावदातासँग सम्झौता गर्न सकिनेछ ।

२३४. कार्यावधि र निर्देशिका तर्जुमा : (१) स्थानीय निकायको आर्थिक कारोबार व्यवस्थित गर्न मन्त्रालयले कार्यावधि र निर्देशिका वनाई जारी गर्न सक्नेछ ।

(२) यो नियमावलीको कार्यान्वयनमा कुनै दुविधा उत्पन्न भई राय माग भएकोमा मन्त्रालयले व्याख्या गरी कार्यान्वयनका लागि स्थानीय निकायलाई जानकारी दिन सक्नेछ ।

२३५. अनुसूचीमा हेरफेर: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।

२३६. खारेजी र वचाउ : (१) स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०५६ खारेज गरिएको छ ।

(२) स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०५६ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

(३) यस नियमावलीमा व्यवस्था भएका कुराको हकमा यसै नियमावली बमोजिम तथा यस नियमावलीमा नभएका कुराहरुको हकमा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको बोलपत्र सम्बन्धी कागजात र निर्देशिकाको हकमा भने सो अनुसारको व्यवस्था लागु गर्नु पर्नेछ ।

cg';"rL -!

-lgod !* sf] pklgod -!_ sf] v08 -s_ ;Fu ;DalGwt
ufp“ ljsf; ;ldltsf] cfDbfgLsf] juL{s/0f / JofVof

!=) cfGtl/s ;f]t

ufpF ljsf; ;ldltcf x'g ;Sg] cfDbfgLsf zLif{sx?sf] JofVof lgDgfg';f/ x'g]5 M-

!=! :yfgLo s/

!=!= 3/ hUuf s/M k|rlnt sfg"g adf]lhd ufFp ljsf; lf]q leqsf] 3/ tyf To;n] rr]{sf] hUuf,
3/sf] cfsf/ k|sf/ / agf]6 ;d]tsf] cfwf/df aflif{s ?kdf lnOg] 3/ hUufs] s/sf] /sd o; zLif{s leq
kb{5 .

!=!=@= dfnkf]t if e"Id s/M ufFp ljsf; lf]qleqsf] hUufdf lnOg] dfnkf]t if e"Id s/dWo]
uf=j=:=sf] &% k|ltzt /sd of] zLif{sdf cfDbfgL hgfp] / lh=j=:= df k7fp] kg]{ @% k|ltzt
/sd sf]8 g+= !=%=# sf] cGo cfo zLif{sdf cfDbfgL hgfp] kb{5 .

!=!=# xf6, ahf/, k;n s/M ufFp ljsf; lf]q leq ;~rlnt kz'x6, lgoldt xf6 ahf/, d]nf, hfqf, cflbdf yfk]sf]
k;naf6 lnOg] xf6, ahf/ tyf k;n s/af6 ePsf] cfDbfgL o; zLif{sdf cfDbfgL hgfp] kb{5 .

!=!=\\$;jf/L ,fwg s/ M k|rlnt sfg"g adf]lhd ufFp ljsf; lf]qleqsf] ;jf/Lsf] btf{ ubf{, aflif{s ?kdf gjLs/0f
ubf{ tyf cfCgf] lf]qdf k6s] ?kdf cfpg] ;jf/Ldf lnOg] ;jf/L ;fwg s/sf] /sd o; zLif{sdf
cfDbfgL afFWg' kg]{5 .

t/ g]kfn /fHoleq k|a]z u/]sf] ;jf/Ldf pQm ;jf/L ;aeGbf klnx] ljb]zaf6 h'g ufFp ljsf; lf]qleq
k|a]z u5{ ;f] lf]qsf] ufFp ljsf; ;ldlt] tf]lsP adf]lhd s/ nuffpg ;Sg]5 / Ps ufFp lasf; lf]qleq s/
lt/] k15 cGoq k'gM To:t] s/ nufO{ cfDbfgL afFWg kfOg] 5]g .

!=!=% dgf]/~hg s/M ufFp ljsf; lf]qdf /x]sf] :jLs[t l;g]dfxn, lel8of]xn, ;f+:s[ts k|bz{g h:tf xnx?af6
sfg"g adf]lhd c;"n ul/g] dgf]/~hg s/nfO{ o; zLif{sdf cfDbfgL hgfp] kg]{5 . P]gsf]
bkmf %^ sf] pkbkmf -!_ sf] v08 -3_ adf]lhd[sf] hfb", ;s{; h:tf dgf]/~hg u/fP afkt lnOg]
z'Ns o;} cfDbfgL zLif{s leq /flvg]5 .

!=!=^ axfn lj6f]/L s/ M ufFp ljsf; lf]qleq cfkm"n] lgdf]0f, /v]v] jf rmg u/]sf] xf6 ahf/, P]nfgL
hUuf jf af6]sf] 5]psf ef8fdf lbPsf c:yf0L k;nx?af6 c;"n u/]sf] axfn lj6f]/L s/nfO{ o;
zLif{sdf cfDbfgL afWg' kg]{5 . uf=j=:=n] m cm ;DkQL ef8fdf nufPsf] ca:yfdf To;af6
k|fKt x'g] ef8f jf axfnsf] /sdnfO{ klg o;} zLif{sdf cfDbfgL hgfp] kg]{5 .

!=!=& lj1fkg s/ M ufFp ljsf; lf]qleq ;fO{g af8{ /fVg] JolQm jf lgsfoaf6 lnOg] lj1fkg s/sf]
/sdnfO{ o; zLif{sdf cfDbfgL hgfp] kb{5 .

!=!=* Joj;fo s/ M ufFp ljsf; lf]qleq tf]lsPsf] pBf]u, Jofkf/, Joa;fo jf k]zf ;~rfng ug]{ JolQm jf
;+;yfaf6 lnOg] Joj;fo s/ o; zLif{sdf cfDbfgL hgfp] kg]{5 .

!=!=() Joj;flos lel8of] s/ M ufFp ljsf; lf]qleq Joj;flos lel8of] ;~rfnsx?af6 lnOg] s/ o;
zLif{sdf cfDbfgL hgfp] kb{5 .

!=!=() k/fs/its ;f]t pkof]u s/ M ufFp ljsf; lf]qleqsf] k|fs[ts ;f]t ;Dkbsf] JolQm jf
;+;yfaf6 k|fs[ts ;f]t pkof]u u/] jfkt lnOg] s/sf] /sdnfO{ o; zLif{sdf cfDbfgL
hgfp] kg]{5 . ;f]hlgsvf]nf gfnfsf] kfgL ;f]hlgsvf]nf gfnfsf] k|of]u afx]s cGo k|of]uaf6 k|fKt
/sdnfO{ ;d]t o;} zLif{sdf cfDbfgL afFWg' kg]{5 .

!=@ ;]jf z'Ns

!=@!= ;]jf z'Ns M ufFp ljsf; ;ldlt] cfkm\gf] lf]qleq cfkm"n] pknJw u/fPsf] ;]jf h:t] ;;/kmfO{ tyf
9n lgsf;sf] ;lawf, ko{6sLo / agef]h lf]q, kfs{,pBf]u / Eo" 6f/ cflbdf k|a]z ug{ lbP
afkt ufFp kl/ffb\af6 kfl/t b/df nufOg] z'Nssf] /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp] kg]{5 .

!=# b:t/

!=#=! b:t/ M ufFp ljsf; ;ldlt] k|rlnt sfg"g adf]lhd cfkm\gf] lf]q leq tf]lsPsf] b/df nufpg]
6]lnlehg lel8of] / cGo pks/0fsf] nfO{;]G; gjLs/0f b:t/, l;kmf/; jf aS;f]gL cflb b:t/ afkt
k|fKt u/]sf] /sd o; zLif{sdf cfDbfgL hgfp] kg]{5 .

!=\$ laqmL

!=\$=! laqmL cfo M ufFp ljsf; ;ldltm] ufFp ljsf; ;ldltsf] ;DklQ laqmL u/L k|fKt u/]sf] /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp' kg]{5 . P]]gsf] bkmf %* sf] v08 -s_ adf]lhdsf] ;/sf/L ktL{ hUufsf] df6f] laqmL, P]]gsf] bkmf %* sf] v08 -v_ adf]lhdsf] ;f{jhlgs kf]v/L jf au+}fsf] pTkfbg laqmL, P]]gsf] bkmf %* sf] v08 -3_ adf]lhd ufFp ljsf; lf]qleqsf] jg k}bfjf/ dWo] ;s]sf] sf7, bfp/f, xf+uf, lemFhf, h/fh'/L cfib laqmL / P]]gsf] bkmf %* sf] v08 -^_ adf]lhdsf] v/, 3f; cfib laqmLaf6 k|fKt x'g] /sdnfO{ o; zLif{sdf cfDbfgL afFWg'kg]{5 . ufFp ljsf; ;ldltm] kmf/fd lals] u/L tyf cfod"ns sfo{qmdaf6 k|fKt u/]sf] /sdnfO{ ;d]t o;} zLif{sdf cfDbfgL hgfp' kg]{5

!=% ;|f]t pkof]u / cGo cfo

!=%=! |f]t pkof]uaf6 k|fKt afF8kmfF8 M g]kfn ;/sf/ jf lhNnf ljsf; ;ldltf6 uf=j=:=leqsf] ;|f]t pkof]u u/L k|fKt u/]sf] /sd dWo]af6 uf=j=:=nfO{ k|fKt x'g] /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp' kb]{5 .

!=%=@ b08 ;hfo M sfg"g adf]lhd uflj;n] s'g] JolQm jf ;+:yfnfO{ b08 hl/jfgf nufO{ k|fKt x'g cfPsf] /sdnfO{ o; zLif{s cGt/ut cfDbfgL afWg' kb]{5 .

!=%=# cGo cfo M dfly pNh]v u/]sf zLif{s sx? afx}s uf=j=:=n] ckm}+ cfDbfgL u/]sf ;a} lsl;dsf /sdx?nfO{ o; zLif{sdf cfDbfgL afFWg'kg]{5 . P]]gsf] bkmf %^ sf] pkbkmf -@_ adf]lhd ufFp ljsf; ;ldltm] s;]sf] /sd snd p7fO{ lbPdf p7]sf] /sdaf6 lnPsf] ;]af z'Ns tyf ufFp ljsf; lf]qleqsf] jg k}bfjf/ rf]/L lgsf;L /f]Sg] sfddf ;xof]u k¥ofP afkt kfpg] /sd ;d]t o;} zLif{sdf cfDbfgL afFWg'kg]{5 .

@=) jfXo >f]t

@!= cg'bfg

@=!=! g]kfn ;/sf/ cg'bfg M g]kfn ;/sf/sf] s]GbL|o ah]6 pk zLif{s tf]sL lh=j=:=dfkm{t uflj;nfO{ pknJw u/fOPsf] ;/sf/L cg'bfgsf] /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp' kb]{5 .

@=!=@ lhNnf ljsf; ;ldlt cg'bfg M g]kfn ;/sf/sf] s]GbL|o ah]6 pk zLif{s gtf]sL lhj;af6 k|fKt ePsf ;a} lsl;dsf cg'bfgsf] /sdnfO{ o; zLif{sdf cfDbfgL afWg'kg]{5 .

@=!=# cGo cg'bfg M g]kfn ;/sf/ jf lhNnf lasf; ;ldlt afx}s cGo s'g] lgsfo jf JolQmaf6 k|fKt x'g cfPsf] cg'bfg jf bfg jf rGbf cfib /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp' kg]{5 .

@=!=-\$ j:tut ;xfotf M uf=j=:=nfO{ a:t'ut ?kdf k|fKtx'g] cg'bfgsf] lx;fjnfO{ o; zLif{sdf cfDbfgL afFWg' kg]{5 .

@=!=% k|fj]ws ;xfotf M ljeGg JolQm tyf ;+:yfjf6 ufpF ljsf; ;ldltnfO{ k|fj]ws ;xfotf jfkt k|fKt x'g] /sd o; zLif{sdf cfDbfgL jfWg' kg]{5 .

#=) C0f tyf ;fk6L

#!= C0f

#=!=! C0f M ufFp ljsf; ;ldltm] ufFp kl/ffb]jf6 :jLs[t eP adf]lhd ufFp ljsf; ;ldltsf] xs ef]usf] mcmr ;DklQ lwtf] /fvL jf g/fvL jf g]kfn;/sf/sf] hdfgLdf a)+s jf cGo s'g] ;+3 ;+:yfaf6 k|fKt u/sf] C0f, ;fk6L tyf a}b]lzs C0f afkt k|fKt x'g cfPsf] /sdnfO{ o; zLif{sdf cfDbfgL hgfp' kg]{5

#=@ ;fk6L

#=@=! ;fk6L M ufpnfM ljsf; ;ldltm] ;fk6Ljf6 k|fKt ePsf] /sd o; zLif{sdf cfDbfgL jfWg' kg]{5 .

b|j6Jo M !_ P]gsf] bkmf %% -6_ tf]lsP adf]lhd s'g] cGo s/ k|fKt ePsf dfly pINnlvt s/ sf cfDbfgL zLif{s sx?dWo] ldNb]h'Nbf] zLif{sdf cfDbfgL hgfp' kg]{5 .

cg';"rL -@
 -lgod !* sf] pklgod -!_ sf] v08 -v_ ;Fu ;DjlGwt_
ufp“m ljsf; ;ldltsf] vr{sf] jlu{s/0f / JofVof

s_ rfn' vr{ M

rfn' vr{ zLif{scGtu{t ,fna;fnL ?kdf ul/g] pkefu vr{, b}lgs ?kdf sfof{no ;+rfngsf nflu cfjZos vr{, ufFp ljsf; ;ldlttn] ;fj{hlgs lxtsf] nflu k|bfg ug]{ ;]jf tyf To:tf ;]jf k|bfg ug{sf] nflu e'QmfgL ul/g] cg'bfg, COf e'QmfgL vr{, ;fk6L lkmtf] /sd h:tf vr{x? kb{5g\ . ;fdfGotof Ps aif{ eGbf sd calw ;Dd vKg] ;fdg jf Ps aif{ eGbf a9L cfo' ePsf sfof{no ;fdg ePtf klg ? Ps xhf/ k|lt OsfO{ eGbf sd df]n kg]{ ;fdggsf] vl/b vr{nfO{ klg rfn' vr{d} juL{s/0f u/L ;]:tf /fVg' kg]{5 . rfn' vr{ leq b]xfosf vr{x? kb{5g\ M—

!= pkefu vr{ M

pkefu vr{ cGtu{t k|rInt sfg"g adf]lhd sd{rf/L nufotsf kbfwsf/Lx?nfO{ k|bfg ul/g] tna, sd{rf/LnfO{ lbg] egL tf]lsPsf] eQf, a}7s eQf, lrofkg, ;]jf vr{x?, b}lgs tyf e|d0f vr{, vfB, kf]zfs tyf cf]ifwL pkrf/ vr{ tyf ;]jf lga[t sd{rf/Lx?sf] nflu k|bfg ul/g] pkbfg, sd{rf/Lx?sf] a[IQ ljsf;sf nflu lbO{g] tfInd tyf uf]i7L sfo{zfnf cflb ;+rfngsf vr{x? kb{5g\ .

!=) tna -sd{rf/L M o; /sd leq b]xfosf /sd? kb{5g\ M—

s_ lgwf{l/t lgod adf]lhd sd{rf/Ln] ;]jf u/] jfkf kfpf]] tna, u/]8, ;+ro sf]if / sNof0f sf]ifsf] /sd,

v_ sd{rf/LnfO{ lbO{g] k'/:sf/sf] /sd ,

u_ 3/ labf, lj/fdL labf, ;6\6f ljbf / bz} vr{ jfktsf] /sd ,

3_ calw tf]sL s/f/ ;]jfdf jf c:yfoL lgo'lQm ePsf] sd{rf/Ln] kfpf] kfl/>lds .

!=) @ eQf M o; /sd leq b]xfosf eQfx? kb{5g\ M—

-s_ g]kfn ;sf/n] tf]s]sf] eQf,

-v_ P]g cg';f/ ufFp kl/ifb\ jf ufFp ljsf; ;ldlttn] sd{rf/L jf kbfwsf/LnfO{ lbg] egL tf]s]sf] eQf / ;ljwfsf] /sd,

-u_ ufpF ljsf; ;ldltdf ePsf] a}7ssf] j}7s eQf .

!=) # ;?if e|d0f vr{ tyf b}lgs eQf M o; /sd cGtu{t b]xfosf vr{x? kb{5g\ M—

s_ e|d0f vr{ M Ps sfof{noaff csf]{ sfof{nodf ;?jf ePsf] jf b/aGbL oyf:yfgdf /fVl sfh ;?jf ePsf] sd{rf/L / lghn] lgodfg';f/ n}hfg kfpf] kl/jf/sf] lgwf{l/t b/df ;jf/L vr{ . To:t} xjfO{ ofqf ubf{ nfUg] xjfO{ p8fg s/, e|d0f ;DaGwL aLdf vr{ / g]kfn;/sf/af6 :jLs[t e|d0f vr{ ;DaGwL km'6s/ vr{x? .

v_ b}lgs eQf M ;?jf e} hfg] sd{rf/L jf JolQmn] kfpf] lgwf{l/t b//]6sf] eQf .
!=) \$ cGo pkefu vr{ M o; /sd cGtu{t b]xfosf vr{x? kb{5g\ .

s_ k|rInt lgodfg';f/ ufFp ljsf; ;ldlttn] cfjZos b]v]sf] ca:yfdf ah]6sf] Joj:yf ;d]t ldnfO{ lg0f{o u/L uflj;df sfd ug]{ s'g} JolQmnfO{ lbO{g] kf]zfs, a'6, h'Qf, 6f]kL cflb tyf ljbjz hfFbf jf lxdfnL lf]qdf /x+bf lgodfg';f/ kfpf] n'uf eQf .

v_ k|rlnt lgodfg';f/ ufFp ljsf; ;ldltm cfaZos b]v]sf] ca:yfdf ah]6sf] Joj:yf ;d]t ldnfO{ ufFp ljsf; ;ldltf sd{rf/Lx?sf nflu pknJw u/fO{g] vfB kbffy{sf] df]n /b afkt gubdf lbO{g] vr{, tyf hgfy/ /kz'k+lfLx?sf] cfxf/ ;DaGwL vr{ .

u_ ufFp lasf; ;ldltf sd{rf/Lx?nfO{ lgodfg';f/ k|bfg ul/g] cf}iflw pkrf/ jfktsf] /sd o; zLif{s leq kb{5 .

3_ lgodfg';f/ ;jf lga[Q kbflwsf/L_jf sd{rf/Ln] kfpg] pkbfg tyf ;jf lga[Q ;DaGwL vr{ .

^a_ ufFp ljsf; ;ldltf sd{rf/Lsf] a[IQ ljsf; jf lfdf a[l4sf nflu lbO{g] tf]nd, uf]li7, sfo{zfnf ;+rfng jfktsf] tflnd vr{ .
!=)% kfl/>lds -kbflwsf/L_M k|rlnt lgodfg';f/ uflj;sf kbflwsf/LnfO{ lbOg] tnj, eQf jf kfl/>lds o;
zLif{sdf vr{ n]Vg'kg]{ 5 .

@= sfof{no ;~rfng vr{ M

o; zLif{s cGtu{t sfof{nosf] b]lgs sfo{ ;~rfngsf lgldQ cTofaZos vr{x? -h'g vr{ ljlgo]hg gxF'bf sfof{no ;~rfng ug{ ;lsb]g_ kb{5g\ . o;df vf;u/L wf/f, ljh'nL, ;~rf/ vr{, sfof{no k]of]hgsf nflu cfaZos d;nGbx?, klqsf tyf k':tsx?, x'nfs tyf sfof{nosf ef]lts ;fdfgx? h:t} ;jf/L ;fwg, d]zLg/L cf]hf cflbdf ul/g] lgoldt dd{t vr{x?, ef8f, sfof{nosfnflu lnO{Psf ;]jfx?sf vr{, OGwg cflb kb{5g\ .

@=) wf/f tyf ljh'nL tyf ;~rf/ dx;'n M o; zLif{s leq lgDgfg';f/sf vr{x? kg]{5g\ M-
s_ sfof{nodf h8fg ePsf] wf/f tyf ljh'nL k]of]u u/] jfkt ltg'{kg]{ dx;'n tyf h8fg vr{ Pj+ o;
;DaGwL ;ljwf vr{ / w/f]6L /sd,

v_ 6]nLkmf]g, 6]lnu]fd, 6]n]S;, sDo"6/, km]ofS; k]of]u u/] jfkt ltg'{kg]{ dx;'n / o:t} cGo
;~rf/ ;DaGwL vr{x? Pj+ o; ;DaGwL ;ljwf vr{ / w/f]6L /sd .

@=) @ ef8f M o; /sd leq uflj;sf] nflu ef8fdf lnPsf] 3/, hUuf, uflbfd, d]lzg, ;jf/L ;fwg tyf cGo o:t} k"FnLut ;DklQ k]of]u u/] afktsf] ef8f vr{ kb{5 .

@=) # sfof{no ;~rfng ;DaGwL cGo vr{ M o; cGtu{t b]xfPsf vr{x? kb{5g\ M-
s_ lr6\7L, kf{n, l6s6 , s'l/o/ ,lhi6«L, jLdf tyf lkmlt{ /l;bsf] vr{,
v_ la1kg, lnnfd, 7]Ssfk]f, 36f36, a9fa9 ;DaGwL ;rgf k]sfzgsf] vr{ ,
u_ a}+s b:t'/, lfltk"lt{ / cGo o:t} ;jf vr{ ,
3_ dfn;fdfg Ps 7fFpaf6 csf]{ 7fFpdf k¥ofFpbf nfUg] offoft / 9'jfgL vr{,
t/ dfn ;fdfg v/Lb u/L lemsfpbf nfu]sf] 9'jfgL / cGo vr{ eg] ;fdfgsf] d"Nodf g} kb{5 .
^a_ sfof{nonfO{ rflxg] n]6/ Kof8 nufot cfaZos 5kfO{ vr{,
r_ kq klqsf tyf k':ts ;DaGwL vr{,
5_ sfof{nosf] b]lgs k]of]udf NofOg] sfuh, snd, kmfOn, kl~r. d]lzg, :6]kn/ lkg, h:tf
;fdfgx? ,
h_ sfof{no ;hfj6sf ;fdfg h:t} kbf{, sfk]{6 cflb,
em_ sfof{no ;kmfO{sf] lgldQ cfaZos kg]{ ;fdfg h:t} s'r], lkmg]n cflb ,
` ljh'nLsf] ;fdfg ,
6_ cf]8\g] cf]5ofpg] -kmlg{r/ afx]s_ Jofu h:tf ;fdfg,
7_ uflj;sf :yfoL ;DklQ h:t} ufl8L, d]zLg/L pks/0f, ejg cflbsf] jLdf vr{ ,
8_ dfly pNn]v ul/Psf eGbf afx]s Ps aif{ eGbf sd l6sfp x'g] c? sfof{no dfn;fdfgx? / Ps
aif{ eGbf a9L l6sfp x'g] t/ k]lt O{sfO{ ?= Ps xhf/ eGbf sd d"Nosf c? sfof{no
dfn;fdfgx?sf] vr{ ,
Of_ lgoldt ?kdf sfof{nodf k]of]u x'g] dfn;fdfgx?sf] ;fdfGotof ;fgfltgf dd{t ;+ef/ ug{ rflxg]
;fdfg / Hofnf vr{x? ,

t/ ;jf/L ;fwg jf d]lzg/Lsf] cfo" a[l4 x'g] u/L km]l/Psf] kf6{ k'hf{sf] vr{ tyf ;fdfg / ;DklQsf] :j?k
kl/jt{g ug]{ dd{t vr{ k"FnLut v08sf] ;DalGwt zLif{sdf /fVg' kg]{5 .

t_ uflj;sf] sfof{no / sfof{nosf] ;jf/LnfO{ rflxg] OGwg -3f]8fsf] bfgf ;d]t_ h:t} k]6«f]n,
 l8h]n, df]jn, d§Lt]n Jof6«L cflb OGwg vr{,
 y_ sfof{no ejg ;/kmfO{ ug]{, au}Fr{ ;+ef/ ug]{, sfof{nosf] lrl7 cf];f/ k;f/ ug]{, s[lif k|f/ ,
 k|fylds :jf:Yo ;]jfsf] ;'lawf, ;jf/L mfpqj, 6]lnkmfjg, km\ofS;, sDKo"6/, kmf]6f]skL
 d]lzg h:tf ,fdfgx?sf] ;+ef/ cflb sfo{sf] ;]jf s/f/df jf k6s] ?kdf k|fKt u/] jfkt lbOg] ;]jf
 z'Ns,
 @=)\$ lalaw vr{ M o; jh]6 /sd leq b]xfosf vr{x? kb{5g}\ M—
 s_ :jLs[t ePsf k|bz{gL ;DaGwL vr{,
 v_ k|ltglw d08nsf] :jfut vr{ / cltly ;Tsf/ vr{,
 u_ k"hf cfhf vr{ ,
 3_ ;ef, ;Dd]ng, a]7s cflbd ePsf] lrofkfg vr{,
 a_ cGo s'g} vr{ zLif{ sdf gk/]sf] ljiw vr{ .
#= rfn' cg'bfq M
 o; cGtu{t b]xfosf rfn' cg'bfq vr{x? kb{5g}\ .
 #=)! fdflhs ;jf cg'bfq M o; cGtu{t b]xfosf /sdx? kb{5g}\ .
 s_ ;fj{hlgs ;+:yfnfO{ lbOg] cg'bfq .
 v_ lzlf0f ;+;yf jf k/f]ksf/L ;jfd"ns ;+:yfnfO{ lbOg] cg'bfq ;xfotf .
 u_ b)jL k|sf]k jf cGo sf/0fn] kLI8t JolQmx?nfO{ lbOg] ;xof]u .
 3_ d7 dIGb/x?sf] ;~rfngsf] nflu lbOg] ;xof]u .
 #+=)@ fdflhs ;/lff cg'bfq M o; cGtu{t b]xfosf vr{x? kb{5g}\ .
 s_ a[4, c;xfo, lawjf JolQmx?nfO{ uflj;sf] tkm{af6 k|bfq ul/g] cfly{s ;xfotf .
 v_ d[t sd{rf/Lsf] kl/jf/nfO{ lbOg] ;xfotf .
 u_ cfly{s ;xfotf vr{ .
 t/ o; zLif{ sdf cGoqaf6 /sdfGt/ u/fO{ vr{ ug{ kfOg] 5g} .
\$= ;jf vr{ M
 o; cGtu{t b]xfosf vr{x? kb{5g}\ M—
 \$=)! sfo{qmd vr{ M o; cGtu{t b]xfosf vr{x? kb{5g}\ .
 s_ uflj;n] s'g} lsl;dsf] sfo{s|ddf vr{ u/L To;af6 pkef]Qmf jf upfF ljsf; ;ldltmfO{ cfDbfgL
 k|fKt x'g] vr{ .
 v_ ;jb]zL tyf lab]zL ;+;yf;+u nfut ;xeftutfsf] sfo{s|dsf] vr{ .
 \$=)@ sfo{qmd e|d0f vr{ M o; cGt/ut b]xfosf vr{x? kb{5g}\ .
 s_ upfF ljsf; ;ldltsf kbflwsf/L jf sd{rf/Lsf] ;jb]z jf ljb]zsf] tfnLd / cjinflsg e|d0f h:tf
 sfo{s|dsf] vr{ .
 v_ uflj;sf] sfdsf] l;nl;nfdf sfo{qmddf e|d0f ug'{ kbf{ jf sfo{qmd sfof{Gjogsf] l;nl;nfdf
 sfddf v\6Fbf nfUg] e|d0f tyf eQf vr{ .
 \$=)# pTkfbg tyf ;jf vr{ M o; zLif{ sdf b]xfosf vr{x? kb{5g}\ .
 s_ uflj;n] sRrf kbfy{ tyf cGo dfn;fdg cflb v/Lb u/L To;df yk ePsf] >d tyf pTkfbg;+u
 ;DalGwt cGo vr{ ;d]t k|Tolf ?kdf ;dfa]z e} pTkflbt jf k|fKt ;fdg k|5 laqmL lat/0f ubf{
 gub k|fKt x'g] vfnf ;fdfgsf] d"No tyf 9;jfgL ;DalGw vr{ .
 t/ k"hlut ;fdg v/Lb u/L k|of]u x'g] ;yfg -uflj;_ ;Dd k¥ofpFbf nfu]sf] vr{ ;DalGwt
 ;fdfgs} d"Norf hf]8L lhG;L lsfad; ;d]t sfod ug'{ kg]{5 .
 v_ uflj;n] c:ktfn, k|fylds :jf:Yo s]Gb], cfo'j]b cf]ifwfno cflb h:tf lgsfoaf6 k|bfq ul/g] jf
 l]/fdLsf] pkrf/df k|of]u x'g] cf]iflw v/Lb u/L pknJw u/fpg] cf]ifwl ;DaGwL vr{ .
 u_ uflj;n] s'g} ;fj{hlgs laBfno jf c;xfo JolQmnfO{ lgz'Ns ?kdf pknJw u/fpg] k'ts v/Lb
 ;DaGwL vr{ .

3_ uflj;sf] ;fj{hlgs ;DklQ h:t} ;8s, k'n, gx/, laB't, ejg cflbsf] lgoldt dd{t ;+ef/ vr{ tyf To:tf ;DkQLsf] jLdf vr{ .
 (=)! e}k/L cfgpg] vr{ M
 o; /sd leq dfly pNn]v ul/Psf] /sd gDa/df gk]sf a:t' jf ;]jfdf ul/g] rfn' vr{x? kb{5g\ .
 t/ o; zLif{ sdf cGoqaf6 /sdfGt/ u/fO{ vr{ ug{ kfOg] 5}g .
 !=! C0fsf] Jofh e'QmfgL M
 uflj;n] lnPsf] cfGt/s C0fsf] Jofh e'QmfgL vr{ o; zLif{ sdf kb{5 .
 !@!=! lkmtf{ vr{ M
 o;df uflj;n] cbfnts] lg0f{oåf/f lkmtf{ug'{ kg]{ /sd, s/, z'Ns tyf b:t'/ lkmtf{ / ;fk6L lkmtf{ ;DaGwL
 vr{x? kb{5g\ .
 -v_ k"+hLut vr{ M
 o; /sd leq b]xfosf] vr{ kb{5 .
 %= k"+hL 6<fG;km/ vr{ M
 %!=! hUuf v/Lb M hUuf v/Lb / clwu|x0f ;DaGwL vr{ / ;f] jfktsf] d"cfJhf tyf s/x? .
 %=@ ejg v/Lb M tof/L ejg / To;n] rr]{sf] hUuf;d]t k|fKt ubf{ nfUg] / ;f] jfktsf] d'cfAhf / s/x? .
 t/ gofF ejg lgdf{0fsf] vr{ o;df ;dfa]z x'Fb}g .
 ^= k"+hL lgdf{0f vr{ M
 ^=! kmlg{r/ M ufFp lasf; ;ldltsf] sfot{nosf] k|of]hgsf]nflu v/Lb ePsf] kmlg{r/x?sf] df]n / o;
 ;DaGwL 9'jfgL ef8f, jLdf, s/, eG;f/ cflb vr{ .
 ^=@ ;jf/L ;fwg M ;jf/Lsf ;fwgx? -h:t} hLk, df]6/sf/, a;, 6<s, df]6/ ;fO{sn, :s"6/, ;fO{sn 9'jfgL
 ;DaGwL sfd ug]{ 6<ØfS6/, uf8f tfGg] hgfa/x? aon / 3f]8f cflb_ v/Lbsf] df]n . ;jf/L ;fwgsf]
 OI~hg g} abnL u/]df ;f] df]n / ;jf/L ;fwg jf OIGhg lemsfpFbf nfu]sf] ef8f e/f}6 , s/ eG;f/, jLdf cflb
 vr{x? .
 ^=# d]lzg/L cf}hf/ tyf cGo pks/0f M o;df b]xfodf plNNflvt ;fdfg v/Lb ubf{ nfUg] vr{ / o:tf
 ;fdfgx?sf] d'Vo efu g} abnL dd{t ug'{ k]df ;f] sf] vr{ tyf oL ;asf] nflu cfaZos ef8f e/f}6, z'Ns, s/,
 jLdf cflb vr{x? kb{5g\ .
 s_ Ps aif{eGbf a9L vKg] lx6/, k+vf, 6]lnkmf]g ;]6 / Sofns'n]6/ h:tf ;fdfg .
 v_ sfot{no pks/0f h:t} 6fO{k/fO6/, Sofns'n]6/, sDKo"6/, lk|G6/, ;+rf/sf ;fdfg cflb .
 u_ d]lzg cf}hf/x? h:t} 6<ØfS6/, lgdf{0f ;DaGwL d]lzg cflb .
 t/ dfly plNnlv ;fdfgsf] v/Lb d"No k|lt O{sfO{ Ps xhf/ ?k}of eGbf sd ePsf To:tf vr{x? zLif{
 gDa/ @=) af6 vr{ n]Vg' kg]{ 5 . o:tf] ;fdfgsf] k|of]u sxfF ePsf] 5 egL :ki6 b]vg] u/L nut /fVg'
 kg]{5 .
 ^=)\$ ejg lgdf{0fM o; cGtu{t ejg, uf]7 / 6x/f lgdf{0f ug{ nfUg] lgDgfg';f/sf] ;j} vr{ kb{5 .
 s_ ejg lgdf{0f ;DaGwL nfut vr{ .
 v_ e} /x]sf ejgsf] sf]7f tyf tnf yk ug]{ vr{ .
 ^=)% ;fj{hlgs lgdf{0f vr{M o; /sd leq ejg afx]ssf cGo ;Dk"0f{ lgdf{0f / k"FlhLut ;wf/ ;DaGwL
 vr{ kb{5g\ . h:t} ;8s, k'n, ljb't, vfg]kfgL, 9n, s'nf], jg, vfgL ;DaGwL cfot]hgf cflb h:tf :yfoL
 ;DklQsf lgdf{0f vr{ . ;f} b]xfosf vr{ ;d]t o;df ;dfa]z x'g]5g\ M
 s_ lgdf{0f ;DaGwL nfut vr{ .
 v_ lgdf{0f sfo{ ;+u k|Tolf ;DalGwt OGwg vr{ .
 u_ g;{/L lgdf{0f / a[lf/f]k0f h:tf vr{ .
 3_ af6f] / o:t} :yfoL ;DkQL lgdf{0fsf] ;Dk"0f{ vr{ .
 &=)! nufgL M
 o; cGtu{t uflj;af6 ul/g] z]o/ tyf C0f nufgLsf /sdx? kb{5g\ .
 *=k"+hLut cg'bfg M

k"FrLut k|s[ltsf] sfd ug{ / k"FrLut ;DklQ, k"jf{wf/ ;+/rgf cflb lgdf{0fsf nflu k|rnt sfg"g adf]lh
uflj;n] pknJw u/fPsf b]xfo adf]lhdsf k"FrLut cg'bfq ;DaGwL vr{x? kb{5g\ .
*=)! ;f{jlg ;+:yfnfO{ cg'bfq M o; cGtu{t kmlg{r/, ;jf/L ;fwg, d]lzg/L cf}hf/, ejg tyf hUuf
v/Lb, ejg tyf ;f{jlg lgdf{0f / ;jf tyf ;fdfu|L pTkfbg jfkt ;f{jlg ;+:yf cflbnfO{ lbO{g] cg'bfq
;DaGwL vr{x? kb{5g\ .
*=)@ ;jfd"ns ;+:yfnfO{ lbO{g] cg'bfq M o; cGtu{t kmlg{r/, ;jf/L ;fwg, d]lzg/L cf}hf/ ejg tyf
hUuf v/Lb, ejg tyf ;f{jlg lgdf{0f / ;jf tyf ;fdfu|L pTkfbg jfkt lzlf0f ;+:yf, b}jL k|sf]k kLi8t JolQm
/ d7 dlGb/ cflbnfO{ lbOg] k"FrLut cg'bfq ;DaGwL vr{x? kb{5g\ .
(=@ e}k/L cfpq] vr{ M
o; /sddf dfly pNn]v ul/Psf] /sd gDa/df gk/]sf vr{x? kb{5g .
t/ o; zLif{sdf vr{ ug{ kfOb}g . o; zLif{sjf6 cGo zLif{sdf /sd afF8kmfF8 u/L vr{ ug'{ kb{5
!=! C0fsf] ;f"jf e'QmfgL M
uflj;n] lnPsf] cfGtl/s C0fsf] ;fFjf e'QmfgL vr{ o; zLif{sdf kb{5 .

cg';"rL -#
 -lgod #(sf] pklgod -!_ sf] v08 -s_ ;Fu ;Dj|Gwt_
gu/kflnsfsf] cfDbfgLsf] jlu{s/0f / JofVof

:+s]t g+=	cfo zLif{s	JofVof
!	cfGtl/s >f]t	
!=!=	:yfgLo s/]P]gn] lbPsf] clwsf/ cGt/ut gu/kflnsfn] gu/ lf]qaf6 ;+sng ug]{ s/ /sd :yfgLo s/ cGt/ut kb{5 .
!=!=!	dfnkf]t tyf e"Id s/	gu/ lf]q leqsf] hUufdf lgodfjnLn] tf]s]sf] b/df ;+sng ug]{ dfnkf]t tyf e"dLs/sf] /sd o;df kb{5 .
!=!=@	3/ hUuf s/	gu/lf]q leqsf] k>To]s 3/ hUufdf gu/ kl/ifbaf6 :jLs[t eP adf]lhd ;+sng ul/g] 3/hUuf s/sf] /sd o;df kb{5 .
!=!=#	axfn s/	gu/lf]q leqsf 3/, k;n, Uof/jh, uf]bfd, 6x/f, ;8 -5Kk/_, sf/vfgf, hUuf jf kf]v/Lsf] axfnf nufpbf ;+sng ul/g] axfn/sf] /sd o;df kb{5 .
!=!=\\$	lj6f}/L s/	gu/lf]q leq gu/kflnsfn] lgdf{0f, /vb]v jf ;+rfng u/]sf] xf6 ahf/, ;f{jlg :yn, P]nfgL hUuf jf af6f]sf] 5]pdf yfKg lbPsf c:yfoL k;nx?af6 ;+sng ul/g] axfn lj6f}/L s/ o;df kb{5 .
!=!=%	Joj;fo s/	gu/lf]q leq ;Grfng ul/Psf Jofkf/, Jofj;foaf6 ;+sng ul/g] Joj;fo s/ o;df kb{5 .
!=!=^	;jf/L s/	
!=!=^=!	;jf/L btf{ tyf aiflif{s ;jf/L s/	gu/ lf]qleqsf ;jf/L ;fwgsf] btf{ tyf jflif{s ;jf/L s/af6 ;+sng ul/g] /sd .
!=!=^=@	k6s] ;jf/L s/	gu/kflnsf lf]qleq k j]z ug]{ ;a} k sf/sf ;jf/L ;fwgdf nufOPsf] k6s] ;jf/L s/ /sd .
!=!=&	;DklQ s/	gu/ lf]qleqsf gu/af;Lx?sf] ;DkQLdf nufO{Psf] PsLs[t ;DklQ s/af6 p7]sf] /sd .
!=!=*	dgf]/~hg s/	gu/kflnsf lf]qdf /x]sf :jLs[t l;g]dfxn, lel8of]xn, ;f+:s[lts k bz{g xn h:tf dgf]/Ghg ;fwgdf nufO{Psf] dgf]/Ghg s/ tyf gu/ lf]qsf s'g} JolQm jf ;+;yfn] Jofj;flos k of]hgsfnflu k of]udf NofPsf] lel8of,] k f]h]S6/, s]a'n cflbaf6 ;+sInt /sd .
!=!=()	lj1fkg s/	gu/lf]qsf ;8s, rf]s, ;f{jlg :yndf lj1fkg, k rf/ k f/ cflbsf nflu /fVglbg] ;fOgaf]8{, Unf]af]8{, :6n cflbaf6 ;+sInt /sd .
!=@	;jf z'Ns	
!=@=@	;jf/L kfls{^ z'Ns	gu/kflnsfn] Joj:yf u/]sf] ;jf/L kfs{df nufO{sf] kfls{^ z'Nsaf6 ;+sInt /sd .
!=@=@=@	dxz'n tyf ;jf z'Ns	
!=@=@=@	vfg]kfgL dxz'n	gu/kflnsfn] pknAw u/fPsf] vfg]kfgL jfkt nufOPsf] ;jf dxz'n
!=@=@=@=@	ljB't dxz'n	gu/kflnsfn] pknAw u/fPsf] ljB't jfkt nufOPsf] ;jf dxz'n .
!=@=@=@=#	6]lnkmf]g dxz'n	gu/kflnsfn] Joj:yf u/]sf]] 6]lnkmf]g pknAw u/fP jfkt ;jf dxz'n .

!=@=#	ko{6g ;]jfz'Ns	gu/lf]qsf ljeGg ko{6sLo lf]q jf :yndf k j]z ug]{ :jb]zL tyf ljb]zL JolQmaf6 ;+sng ul/Psf] /sd .
!=@=\$;fj{hlgs ;ljwf pkof]u ;]jfz'Ns	gu/ lf]qdf kmf]x/ d}nf Joj:yfk, ;/kmfO{, 9n lgsf;, zf}rfno, kfs{, :gfgu[x, :jLId^a k'n, Jofofdzfnf, u]i6xfp;, xf]:6]n, xf6ahf/, kz'awzfnf, zjbfy:yn, wf]jjL3f6 cflb ;ljwf pknAw u/fP jfkt nufO{Psf] ;]jf z'Ns .
!=@=%	;fj{hlgs ;+/rgf dd{t ;+ef/ z'Ns	gu/kflnsfn] lgdf{0f u/]sf] ;8s, 9n, k'n, k]6L, rf]s, uNnL, gfnL, aQL cflb dd{t ;wf/ ug{ nfUg] vr{ lgwf{/0f u/L ;DalGwt pkef]Qmfx?af6 jflif{s ?kdf c;'n ul/g] dd{t ;Def/ z'Ns .
!=@=^	crn ;DklQ d"Nof^g ;]jf z'Ns	gu/kflnsfn] crn ;DklQ d"Nof^g u/L k fKt ug]{ ;]jf z'Ns .
!=@=&	:yfgLo ljsf; z'Ns	gu/kflnsf cfkm{n] ;+sng ug]{ jf g]kfn;/sf/af6 gu/kflnsfx?nfO{ pknAw u/fO{g] :yfgLo ljsf; z'Ns .
!=@=*	cGo ;]jf z'Ns	k rInt sfg"gsf] cwLgdf /xL gu/kflnsfn] nufpg kfpg] cGo ;]jf z'Ns .
!=#	b:t'/	
!=#=!	btf{ tyf gjLs/0f b:t'/	k rInt sfg"gsf] clwgdf /xL gu/kflnsfn] ug]{ hGd, d[To" tyf cGo JolQmut 36gf btf,{ k"]{ k fylds ljbfnf btf{ tyf l;g]df tyf lel8of] xn cflbsf] btf{ tyf gjLs/0f b:t'/ .
!=#=@	gS;f kf; b:t"/	gu/kflnsf lf]qdf lgdf{0f ul/g] 3/, ejg cflbsf] gS;f kf; ubf{ lnO{g] b:t'/
!=#=#	l;kmfl/z tyf aS;f}gL b:t'/	gu/klnsf] ug]{ ljeGg k s[ltsf l;kmfl/zx?df nufOg] l;kmfl/z tyf aS;f}gL b:t'/ .
!=#= \$	gftf k df0ft b:t'/	P]gsf] bkmf @%(adf]lhd gu/kflnsfn] ug]{ gftf k df0ft afkt lnO{g] b:t'/ .
!=#= %	cGo b:t'/	k rInt sfg"gsf] clwgdf /xL gu/kflnsfn] lng] cGo b:t'/ .
!= \$	ljqmL	
!= \$=!	rfn' ;DklQ ljqmL	gu/kflnsfdf /x]sf rfn' ;DkQLsf] ljqmL ubf{ k fKt x'g] cfo .
!= \$=@	:yfoL ;DklQ ljqmL	gu/kflnsfsf] gfddf /x]sf vr{ gx'g] ;fdg tyf cGo :yfoL ;DkQL ljqmL ubf{ k fKt x'g] cfo .
!= \$= #	cGo ljqmL	gu/kflnsfn] cGo s'g] rLh ljs ubf{ k fKt x'g] cfo .
!= %	;fjt kl/rfng	
!= %=!	;fj{hlgs lghL ;fem]bf/L	gu/kflnsfn] gu/ lf]qsf] ljsf; tyf cGo sfo{qmd ;Grfng ug{sf] nflu lghL lf]q;+u u/]sf] ;fem]bf/Laf6 gu/kflnsfnfO{ k fKt x'g] cfo
!= %=@	cGo ;fjt kl/rfng	gful/sx?sf] ;ljwfsf] nflu gu/kflnsfn] pknAw u/fpg]] kmf]6f]skL, ljeGg kmf/fdx?, ljeGg d]lzg/L tyf cGo ljljw sfo{af6 gu/kflnsfnfO{ x'g] cfo .
!= ^	;fFjf, Jofh, nfef+z / jf]g;	gu/kflnsfn] u/]sf] nufgLa6 k fKt x'g] ;fFjf Jofh tyf nfef+z jfktsf] cfo .
!= ^=!	;fFjf lkmtf{	gu/ kflnsfn] lbPsf]] C0f jf nufgL lkmtf{ x'Fbf k fKtx'g] /sd .

!=^=@	Jofhaf6 cfo	gu/kflnsfn] nufgL u/]sf] C0f afkt jf cGo s'g} lsl;daf6 k fKt x'g cfpg] Jofh /sd .
!=^=#	nfef+z	gu/kflnsfn] u/]sf] z]o/ nufgL af6 k fKtx'g] nfef+z /sd .
!=&	cGo cfo	
!=&!=	b08 hl/jfgf	sfg"gsf] cwLgdf /xL gu/kflnsfn] s'g} JolQm jf ;+:yfaf6 c;"n ug]{ b08 hl/jfgfsf] /sd .
!=&=@	ef8f tyf axfnaf6 cfo	gu/kflnsfsf] rn crn ;DkQL s'g} JolQm jf ;+:yfnfO{ k of]u ug[lbP jfkt lnOg] ef8f tyf jxfnsf] /sd .
!=&=#	w/f}6L hkmt	gu/kflnsfdf /flvPsf] w/f}6L jfktsf] /sd hkmt ubf{ k fKtx'g] /sd .
!=&=\$	w/f}6L lkmtf{	gu/kflnsfn] s'g} ;]jf k bfos ;+:yfdf /fv]sf] w/f}6L lkmtf{ x'Fbf k fKt x'g] /sd .
!=&=%	k]ZsL lkmtf{	gu/kflnsfn] s'g} JolQm jf ;+:yfnfO{ pknJw u/fPsf] k]ZsL /sddWo]af6 lkmtf{ x'g cfPsf] /sd .
!=&=^	cGo ljljw cfo	dfly pINnlvt cfDbfgL zLif{sx?df gk/]sf cGo s'g} lsl;dsf cfDbfgL gu/kflnsfnfO{ pknJw x'g cfPsf To:tf /sdnfO{ o; zLif{sdः cfDbfgL afWg' kb{5 .
@	Affxo ; f]t	
@=!	cg'bfg	
@=!=!	g]kfn;/sf/af6 cg'bfg	
@=!=!=!	zzt{ cg'bfg	g]kfn;/sf/n] lglZrt sfo{df jf sfo{s dsf] nflu vr{ ug]{ u/L zt{ ;lxt pknJw u/fPsf] cg'bfg jfktsf] /sd .
@=!=!=@	lgzt{ cg'bfg	g]kfn;/sf/n] lglZrt sfo{s d gtf]sL gu/kflnsfsf] :alg0f{oaf6 vr{ ug[kfpg] u/L pknAw u/fPsf] cg'bfg jfktsf] /sd .
@=!=!=#	cGo gub cg'bfg	ztt{ / lgzt{ cg'bfg afx]s g]kfn;/sf/n] gu/kflnsfnfO{ pknAw u/fPsf] cGo lsl;dsf] cg'bfg .
@=!=!= \$	j:t'ut cg'bfg	g]kfn ;/sf/n] pknJw u/fPsf] a:t'ut ;xfotf cGtu{t k fKt ;fdfgsf] tf]lsPsf] d"Noaf6 jf k rInt sfg"gsf cfwf/df sfod ul/Psf] d"Nosf cfwf/df x'g cfpg] /sd .
@=@=!	lhNnf ljsf; ;ldlt cg'bfg	
@=@=!=!	zzt{ cg'bfg	lhlij;n] lglZrt sfo{df jf sfo{s dsf] nflu vr{ ug]{ u/L pknJw u/fPsf] zzt{ cg'bfg jfktsf] /sd .
@=@=!=@	lgzt{ cg'bfg	lhlij;n] lglZrt sfo{s d gtf]sL gu/kflnsfsf] :alg0f{oaf6 vr{ ug[kfpg] u/L pknAw u/fPsf] cg'bfg jfktsf] /sd .
@=@=!=#	cGo gub cg'bfg	ztt{ / lgzt{ cg'bfg afx]s lhNnf ljsf; ;ldlt] gu/kflnsfnfO{ pknAw u/fPsf] cGo lsl;dsf] cg'bfg .
@=@=!= \$	j:t'ut cg'bfg	lhlij;n] pknJw u/fPsf] a:t'ut ;xfotf cGtu{t k fKt ;fdfgsf] tf]lsPsf] d"Noaf6 jf k rInt sfg"gsf cfwf/df sfod ul/Psf] d"Nosf cfwf/df x'g cfpg] /sd .
@#=!	cGo cg'bfg	
@#=!=!	cGo lgsfojf6 k fKt cg'bfg	g]kfn ;/sf / lhNnf ljsf; ;ldlt jfx]s cGo lgsfojf6 k fKt cg'bfg /sd o; zLif{sdः cfDbfgL jfWg' kg]{ 5 .

@=\$=!	j:t'ut cg'bfg tyf k fljlws ;xfotf	
@=\$!=!	j:t'ut ;xfotf	cGo lgsfojf6 k fKt j:t'ut ;xfotf jfktsf] /sd o; zLif{ sdf cfDbfgL jfWg' kg]{5 .
@=\$!=@	k fljlws ;xfotf	k fljlws ;xfotf jfkt gu/kflnsfnfO{ k fKt x'g] /sd o; zLif{ sdf cfDbfgL jfWg' kg]{5 .
#!=	Ihlj;af6 /fh;j afF8kmfF8af6 cfo	
#!=!	; f]t pkof]u s/af6 afF8kmfF8	P]gsf] bkmf @!%-#_ adf]lhd lhNnf ljsf; ;ldltaf6 gu/kflnsfnfO{ k fKt x'g] afF8kmfF8sf] /sd .
#!=@	IjqmLaf6 afF8kmfF8	P]gsf] bkmf @!* adf]lhd lhNnf ljsf; ;ldltaf6 IjqmL afkt gu/kflnsfnfO{ k fKt x'g] /sd .
\$!=	j}b]zs ;xfotf	
\$!=!	zzt{ cg'bfg	s'g} vf; sfo{s dsf] nflu g]kfn;/sf/ dfkm{t jf g]kfn;/sf/sf] k"a{ :jLs[tL lnO{ bft[;+:yf, d"n's jf ljb]zL gful/sn] gu/kflnsfdf pknJw u/fPsf] gub cg'bfg jfktsf] /sd .
\$!=@	Igzt{ cg'bfg	IglZrt sfo{s d gtf]sL g]kfn;/sf/ dfkm{t jf g]kfn;/sf/sf] k"a{ :jLs[tL lnO{ bft[;+:yf, d"n's jf ljb]zL gful/sn] gu/kflnsfdf pknJw u/fPsf] gub cg'bfg jfktsf] /sd .
\$!=#	j:t'ut cg'bfg	IglZrt sfo{s d tf]sL jf gtf]sL g]kfn;/sf/ dfkm{t jf g]kfn;/sf/sf] k"a{ :jLs[tL lnO{ bft[;+:yf, d"n's jf ljb]zL gful/sn] gu/kflnsfdf l;w} pknJw u/fPsf] a:t'ut cg'bfgsf] /sd .
\$!= \$;f]em} e'QmfgL	IglZrt sfo{s d tf]sL jf gtf]sL g]kfn;/sf/ dfkm{t jf g]kfn;/sf/sf] k"a{ :jLs[tL lnO{ bft[;+:yf, d"n'sn] gu/ kflnsfsf gfddf ;f]em} e'QmfgLaf6 pknAw u/fPsf] cg'bfg .
%!=	cGo cg'bfg	dfly s'g} lzif{ sdf gk/]sf] ; f]taf6 gu/kflnsfnfO{ k fKtx'g] cg'bfg .
^!=	cGo lgsfzf	g]kfn;/sf/ tyf lhNnf ljsf; ;ldltaf6 sfo{qmd sfof{Gjog ug{ l;w} k fKt x'g] cGo s'g} lgsfzf /sd .
&!=	C0f tyf ;fk6L	
&!=!	a}+s C0f -:jb]zL_	:jb]zL a}}+s jf ljqLo ;+:yfaf6 lnO{g] C0fsf] /sd .
&!=@	cGo C0f -:jb]zL_	cGo :jb]zL lgsfoaf6 lnO{g] C0fsf] /sd .
&!=#	ljb]zL C0f	ldq/fi6« jf ljb]zL ;+3 ;+:yfx?af6 lnOg] C0fsf] /sd . lab]zL C0f cGt/ut a:t'ut ;xfotf jf ;f]em} e'QmfgL k fKt ePsf] eP ;f] a/fa/sf] x'g] /sdnfO{ klg o;} zLif{ s cGt/ut cfDbfgL afWg' kg]{5 .
&=@	;fk6L	Jofh gltgj}{ zt{df s'g} lgsfoaf6 lnO{Psf] ;fk6L /sd .
*!=	rGbf, bfg, pkxf/	gu/kflnsfnfO{ s'g} JolQm jf ;+:yfn] pknJw u/fPsf] rGbf, bfg, bftJo / pkxf/ afktsf] /sd o; zLif{ sdf cfDbfgL afWg'kg]{5 .
*!=!	hg;xeflutf	gu/:t/lo of]hgf ;Grfng ug{ pkof]u stf{x?af6 k fKtx'g] >dbfg tyf a:t'ut ;xof]u .

*!=@	nfut ;xefluff	gu/:t/Lo of]hgf ;Grfng ug{ ;/f]sf/jfnfx?af6 k fKtx'g] gub ;xof]u tyf nfut ;xeflutfsf] /sd .
(=!	gu/kflnsf sf]if	gu/kflnsfsf] ;DklQ / cGo bfloTjsf aLrdf km/s kg]{ /sd jf;nftdf k ltlalDat u/fpg .
(=@	cGo sf]ifx?	sd{rf/L sNof0f sf]if, pkbfg sf]if, h:tf sfg"g adf]lhd gu/kl/ifba6 v8f ul/Psf sf]ifx?sf]] lx;fj b]vfpq .
!)=!	e'StfgL lbg'kg]{ /sdx?	k f]befjL n]vf k 0ffnL canDag ug]{ gu/kflnsfn] w/f}6L tyf ljeGg kf6L{x?nfO{ e'QmfgL lbg' kg]{ /sdx? sf] n]vf°g ug{ .
!!=!	k fjwfgx?	k f]befjL n]vf k 0ffnL canDag ug]{ gu/kflnsfn] tTsfn Plsg gePsf vr{x?nfO{ rfn' cf= a= ;Fu} ;DalGwt ePsf] sf/0faf6 ;DalGwt lzif{sdf vr{ n]vL k fjwfg u/L vr{ hfpq] /sdx?sf] n]vf°g ug{ .
!@=!	e'QmfgL kfpg'kg]{ /sdx?	K ff]befjL n]vf k 0ffnL canDag ug]{ gu/kflnsfn] cfDbfgL eO{ ;s]sf t/ gub k fKt x'g afFsL ePsf /sdx?sf] n]vf°g ug{ .
!!=!	k]ZsL lx;fj	ljeGg AoIqm jf lgsfox?nfO{ lbOg] k]ZsL tyf To;sf] km5of}{6 ug]{ lx;fasf] n]vf°g ug{ .
!\$=!	z"? lhIG; df}Hbft	cluNnf] aif{sf] lhIG; df}Hbftsf] /sdnfO{ rfn' aif{sf] cfDbfgL vr{ vftfdf 6«fG;km/ u/L vr{sf] ?kdf b]vfpq] .
!\$=@	clGtd lhIG; df}Hbft	aiff{Gtd afFsL ePsf lgdf{0f ;fdulLx?sf] d"Nof°g u/L cfDbfgL vr{ vftfnfO{ s] 86 / clGtd lhIG;L df}Hbft vftf nfO{ 8]lj6 u/L ef)r/ p7fO{ o; vftfdf ;d]t kf]li6+u ug{ . clGtd lhIG; df}Hbftsf] /sdnfO{ jf;nftdf ;DklQ tkm{ ;d]t b]vfpq .
!%!=!	a}s lx;fj	laleGg a}+sdf vf]lnPsf a}+s vftfx?sf] clen]v ug{ .
!^=!	gub	gub sf/f]af/sf] n]vf°g ug{ .
!&=!	cfDbfgL vr{sf] lx;fj	of] lx;fadf z'? tyf clGtd lhIG; df}Hbftsf] lx;fj b]vfpq tof/ ul/g] ef}r/x?sf] kf]li6+u ug{ tyf aiff{Gtd ;+k"0f{ cfout cfDbfgL tyf vr{sf /sdx?nfO{ 6«fG;km/ u/L b]vfpq k of]u ug{ lx;fj .

cg';"rL -\$
 -lgod #(sf] pklgod -!_ sf] v08 -v_ ;Fu ;DjlGwt_
gu/kflnsfsf] vr{sf] jlu{s/0f / JofVof

s_rfn' vr{ M
 o; cGt{ut ;fna;fnL ?kdf ul/g] pkof]u vr{, b}lgs ?kdf sfof{no ;+rfngsf nflu cfjZos
 vr{, gu/kflnsfn] ;fj{hlgs lxtsf] nflu k|bfg ug]{ ;]jf tyf To:tf ;]jf k|bfg ug]{
 lgsfonfO{ lbOg] ;+rfng cg'bfg, gu/kflnsfn] lnPsf] C0f tyf ;fk6L e'QmfgL vr{,
 cbfnt jf g]kfn;/sf/sf] cfb]zn] ug'{kg]{ lkmtf{ vr{ h:tf vr{x? kb{5g . ;fdfGotof Ps
 jif{ eGbf sd cjlw ;Dd vKg] jf ? Ps xhf/ k|lt OsfO{ eGbf sd df]n kg]{ Ps jif{
 eGbf a9L cfo' ePsf sfof{no ;fdfg v/Lb vr{nfO{ klg rfn' vr{d} juL{s/0f ul/G5 .

!= pkef]u vr{ M
 pkof]u vr{ cGtu{t gu/kflnsfsf] ;]jfdf ;+nUg kbflwsf/L tyf sd{rf/Lsf] nflu k|rInt
 sfg"g cg';f/ k|bfg ul/g] tna, eQf, ;?jf, e|d0f vr{, vFB, kf]zs tyf cf}iflw pkrf/ vr{
 tyf ;]jf lgj[t sd{rf/Lx?sf] nflu k|bfg ul/g] pkbfg, lgj[QLe/0f / gu/kflnsfsf
 sd{rf/Lx?sf] nflu j[IQ ljsf; ug{ lbOg] tfnLd tyf uf]i7L, sfo{zfnf cflb vr{x? kb{5g\

!=)! tnj M
 o; /sd leq b]xfost vr{x? kb{5g\ .

!=)=! tnj sd{rf/L M
 sfg"g adf]lhd gu/kflnsfdf egf{ ul/Psf sd{rf/Lx?n] ;]jf u/] afkt kfpg] tnj, sd{rf/L
 ;+rosf]if yk, jflif{s u]8 j[I4 tyf k|f]T;flxt k':sf/ ;DaGwL vr{ . 5f]6f] cjlwsf nflu
 b/jGbL :jLs[t ePsf kbdf sfd u/]afktsf] Hofnf vr{, d]xgtfgf / kf]/>lds vr{ . ;+lIt 3/
 ljb/ / l/fdL ljb/ ;\$f ljb/ bz}+ vr{ afktsf] /sd . cjlw tf]sL s/f/ ;]jfdf lgo'Qm x'g]n]
 kfpg] kf]/>lds .
 t/ ;]jf s/f/df lnO{g] ;kmfO{ tyf bdsn, PDa'n]G;, ;jf:Yo SnLlgs cflb ;Grfngsf] nflu
 sd{rf/LnfO{ lbOg]] kfl]/>lds ;DalGwt lzif{sdg g] vr{ n]Vg' k5{ .

!=)=@ kbflwsf/L kfl]/>ldsM
 gu/kflnsfsf kbflwsf/LnfO{ lgodfg';f/ pknAw u/fpg] kfl]/>lds vr{ .
 !=)=# sd{rf/L sNof0f sf]ifM
 gu/kflnsf sf] lgodfjnLn] tf]s] cg';f/ jflif{s?kdf sd{rf/L sNof0f sf]ifdf hDdf x'g] /sd

!=)!= \$ lxdf lk|ldod vr{ M
 gu/kflnsfsf ljeGg ;DkIQ tyf sd{rf/Lx?sf] :jLs[t lxdf jfkt ltl/Psf] lk|ldod vr{ .

!=)@ eQfM
 !=)@=! sd{rf/L eQfM
 sd{rf/Lx?nfO{ k|bfg ul/g] b'u{d :yfg eQf, cltl/Qm ;do eQf / ;]jfdf jxfn /xbf kfpg]
 czQm j[QL .

!=)@=@ kbflwsf/L eQfM
 gu/kfnLsf sf kbflwsf/Lx?nfO{ lgodfg';f/ k|bfg ul/g] eQf .

!=)@=# j}7s eQfM
 sd{rf/L / kbflwsf/LnfO{ k|bfg ul/g] lgodfg';f/sf] j}7s eQf

!=) # ;?jf e|d0f vr{ tyf b}lgs eQfM
 Ps gu/kflnsfaf6 csf]{ gu/kflnsfdf ;?jf ePsf] jf b/aGbL oyf:yfgdf /fvL sfh ;?jf
 ePsf] sd{rf/L / lghn] lgodfg';f/ n}hfg kfpg] kl/jf/sf] lgwf{l/t b/df ;jf/L vr{ . To:t

xjfO{ p8fg s/, e|d0f ;DjGwL aLdf vr{ / gu/kflnsfaf6 :jLs[t e|d0f ;DjGwL k'm6s/
 vr{ / lgodfg';f/sf] b}lgs eQf .
 !=)\$ kf]zfs M
 gu/ k|x/L tyf bdsnsf sd{rf/L, ljb]z hfg] sd{rf/L Pj+ kbflwsf/L tyf gu/kl/ifb\n]
 tf]s]sf cGo sd{rf/Lsf] n'uf eQf .
 !=)% vfBfGo tyf cfxf/ M
 gu/kflnsfsf sd{rf/Lx? -h:t} ;'/lff tyf k|x/L / cGo sd{rf/L_ nfO{ gu/kl/ifbsf] lg0f{o
 cg';f/ lgodfg';f/ pknAw u/fpg] vfB kbfy{sf] df]n / ;b jfkt gubdf lbOg] vr{ . hgfi/
 / kz'k+5Lx?sf] cfxf/ ;DjGwL vr{ .
 !=)^ cf]iflw pkrf/ M
 gu/kflnsfsf sd{rf/LnfO{ lgodfg';f/ lbOg] cf]iflw pkrf/ jfktsf] vr{ / kbflwsf/LnfO{
 :jLs[t jh]6sf] kl/wLleq /xL kl/ifbsf] lg0f{o cg';f/ lbOg] pkrf/ vr{ .
 !=)& ;]jf lgj[Q ;'ljwf M
 gu/kflnsfsf ;]jfaf6 lgj[Q ePsf sd{rf/Lsf] pkbfg vr{, ;]jf lgj[Q eP kl5 kfpg] czQm
 j[IQsf] vr{ .
 !=)* tfInd sfo{s|d vr{ M
 gu/kflnsfsf sd{rf/Lsf] JolQmTj ljsf; jf lfdtf j[l4sf nflu lbOg] tfInd, uf]i7L,
 sfo{zfnf ;+rfng vr{ .

 @= sfof{no ;+rfng / ;]jf vr{ M
 o; cGtu{t sfo{fnosf] b}lgs ;+rfngsf lgldQ cTofjZos vr{x? -h'g vr{ lJlgof]hg
 gx'Fbf sfof{no ;+rng ug{ ;lsb}g_ kb{5g\ . o;df vf;u/L wf/f ljh'nL, ;+rf/ vr{,
 sfof{no k|of]hgsf nfuL cfjZos d;nGbx?, klqsf tyf k':tsx?, x'nfs tyf sfof{nosf
 e}lts ;fdfgx? h:t} ;jf/L ;fwg, d]zLg/L cf}hf/ cflbsf lgoldt dd{t vr{x?, ef8f, sfof{no
 ;+rfngsf nflu lnOPsf ;]jfx?sf vr{, OGwg cflb kb{5g\ .
 @=)! kfgL tyf ljh'nL dx;"n M
 sfof{no tyf cfjf; -sd{rf/L tyf kbflwsf/L_ df h8fg ePsf] wf/f tyf ljh'nL k|of]u u/
 jfkt ltg'{ kg{} dx;"n tyf h8fg vr{ Pj+ o; ;DjGwL ;'ljwf vr{ .
 @=@ ;+rf/ dx;"n M
 6]lnkmf]g, 6]lnu]fd, 6«+sn, 6]n]S;, dx;"n vr{, j]e;fO6 jfktsf] vr{, sDKo'6/,
 ÇofS; k|of]u u/] jfkt ltg'{kg}{ dx;"n / o:t} cGo ;+rf/ ;DjGwL vr{x? Pj+ o;
 ;DjGwL ;'ljwf vr{ .
 @=)# sfof{no ;+rfng ;DjGwL vr{ M
 o; cGtu{t b]xfosf vr{x? kb{5g\ M
 -s_ lr6\7L, kf;n, l6s6 vr{, /lhi6«/L, lkmtL{ /l;bsf] vr{ s'l/o/ vr{ .
 -v_ gu/kflnsfsf] ;rgf, lnnfd, 7]Ssfk§f, 36f36, a9fa9, ;DjGwL ;"rgf k|sfzgsf]
 vr{ .
 -u_ a}+s b:t"/ lfltk"lt{ / cGo o:t} ;]jf vr{ .
 -3_ ;lrjfnosf{nosf] b}lgs k|of]udf NofOg] sfuh, vfd, kmf/fd, /js8{ kmfOn,
 :6]kn/, kIGr_ d]lzg h:tf d]lzg / logsf nflu rflxg] cfjZos cGo ;fdfgx?, snd,
 d;L, k]IG;n cflb h:tf sfof{no ;DjGwL :6]zg/L ;fdfgx?sf] df]n .
 -a_ Ps jif{eGbf sd l6sfp x'g] c? sfof{no dfn;fdfgx? / ;'lffsf d]lzg/L cf}hf/sf
 nflu cfjZos ;;fgf ;xof]uL ;fdulL cflbsf] vr{ . Ps jif{ eGbf j9L l6sfp x'g] t/ k|lt
 OsfO{ ? Ps xhf/ eGbf sd d"Nosf c? sfof{no dfn;fdfgx?sf] vr{ .
 -r_ ;lrjfnosf{nosf nflu cfjZos 5kfOsf vr{ .
 -5_ kqklqsf tyf sfof{no k|of]usf k':ts ;DjGwL vr{ .

-h_ gu/kflnsfsf ;fdfg h:t} uf8L, d]lzag/L pks/0f, ejg cflbsf] jLdf vr{ .
 -em_ gu/kflnsfsf] k|of]usf] ;fdfgsf] 9'jfgL vr{ .
 @=)\$ ef8f M
 o; /sd leq gu/kflnsfsf nflu ef8fdf lnOPsf] 3/, hUuf, uf]bfd, d]lzag, ;jf/L ;fwg tyf
 cGo o:t} k"FlhLut ;DkIQ k|of]u u/] jfktsf] ef8f vr{ kb{5 .
 @=)% dd{t tyf ;+Def/M
 o; /sd leq ;fdfGoto lgoldt ?kdf lgleGg lsl;dsf ;fdfgx?sf] dd{t ;Def/ ug{ rflxg]
 ;fdfg / Hofnf vr{x? kb{5g . h:t} ;jf/L ;fwg, d]lzag, pks/0f, kmlg{r/, 3/ tyf uf]bfd
 cflbsf] dd{t ;Def/ vr{ .
 t/ ;jf/L ;fwg jf d]lzag/Lsf] cfo' j[4 x'g] u/L km]l/Psf] kf6k"hf{sf] vr{ k"FlhLut
 v08sf] ;DjlGwt zLif{sfdf /fVg' kg}{5 .
 @=)^ OGwg tyf cGo OGwg M o; cGtu{t b]xfosf /sdx? kb{5g .
 @=)^=! ;jf/L OGwg kbflwsf/LM
 gu/kflnsfsf] sfddf k|of]u x'g] kbflwsf/Lx?sf] ;jf/Lsf] lgldQ rflxg] OGwg,
 n'la|s]G6;sf] vr{ .
 @=)^=@ ;jf/L OGwg sd{rf/L
 gu/kflnsfsf] sfddf k|of]u x'g] gu/kflnsfsf sd{rf/Lx?n] k|of]u ug]{ ;jf/Lsf] lgldQ
 rflxg] OGwg, n'la|s]G6;sf] vr{ .
 t/ ;/kmfO{sf] lgldQ k|of]u x'g] ;jf/L ;fwg, bdsn, PDa'n]G;, nut Oli6d]6df k/]sf]
 lgdf{0f ;fd]L cf];fg]{ ;jf/L ;fwg / x]eL d]lzag/Ldf k|of]u ePsf] OGwg vr{ ;DjlGwt
 jh]6 /sddf g} kb{5 .
 @=)^=# cGo OGwg M
 k|zf;sLo sfo{df k|of]u x'g] dl§t]n, Uof;, cGo OGwg vr{ / ;} k|sf/sf Jof6«Lx?sf]
 vr{ .
 @=)& k/fdz{ tyf cGo ;jf z'Ns vr{ M o; cGtu{t b]xfosf vr{x? kb{5g .
 @=)&!= k/fdz{ z'Ns M
 kF"FlhLut lgdf{0f cGtu{t gk/]sf jf To:tf] lgdf{0f;+u ;DjlGwt gePsf cWoog
 cg';Gwfg u/fP jfktsf] vr{, l]z]if1, ;Nnfxsf/ cflbsf] kfl/>lds vr{ .
 @=)&=@ ;/kmfO{ tyf cGo ;jf z'Ns M
 gu/kflnsfsf] ;/kmfO{ ;DaGwL sfo{ s/f/ ;jf dfkm{t u/fpFbf nfUg] vr{ .
 @=)* l]lw vr{ M o; jh]6 /sd leq b]xfosf vr{x? kb{5g .
 @=)*!= ;b:otf z'NsM
 /fli6«o tyf cGt/fli6«o ;+3 ;+:yfx?nfO{ lbOg] rGbf tyf ;b:otf z'Ns .
 @=)*=@ cfly{s ;xfotf
 gu/kflnsfsf k|d'vn] lgodfg';f/ lbg kfpg] cfly{s ;xfotf .
 @=)*=# k'/:sf/
 :jLs[t sfo{s|d / jh]6 cg';f/ gu/kflnsfj6 lgleGg JolQm, sd{rf/L jf ;+3 ;:yfnfO{
 k|bfg ul/g] k'/:sf/ vr{
 @=)*=\$ kl/ifb ;+rfng vr{
 gu/ kl/ifb ;DkGg ubf{ nfUg] :jLs[t ah]6 cg';f/sf] vr{
 @=)*=% l]lw vr{M
 lgodfjnLsf] :jLs[t kl/lw leq /xL vr{ ug]{u/L l]lw vr{ cGt/ut b]xfosf
 vr{x? kb{5g M
 -s_ :jLs[t ePsf dgf]/~hg, k|bz{g, lrofkfg / ef]hx? ;DjlGwL vr{ .

-u_ k|ltlglw d08nsf] :jfut vr{ / cltly ;Tsf/ vr{ .

-3_ kj{ k'hfchf vr{ .

-^_ gu/kflnsfsf sd{rf/L tyf kbflwsf/Lsf] e|d0fsf] :jLs[t e}k/L vr{ .

-r_ cGo s'g} vr{ zLif{sdf gk/]sf] ljljw vr{ .

#= cg'bfGM

#=)! ;fj{hlgs ;:yfnfO{ cg'bfG

o; cGtu{t k"FlL lgdf{0fdf ;3fp gk'¥ofpg] t/ cfly{s tyf ;fdflhs lf]q cGtu{t
gu/kflnsfn] pknAw u/fpg' kg]{ ;jf k|bfg ug{ ljeGg P]g cGtu{t ul7t
;fj{hlgs tyf :foQ lgsfonfO{ k|bfg ul/g] ;+rfng cg'bfG / cGo cg'bfgsf
nflu ul/g] vr{x? .

#=@ uf=lj=:=tyf gu/ kflnsfnfO{ cg'bfGM

o; cGt/ut s'g} gu/kflnsfn] uf=lj=:=jf csf]{ gu/kflnsfnfO{ s'g} rfn' cg'bfG
pknJw u/fPsf] ca:yfdf n]lvg] vr{x? kb{5g\ .

#=# ;fdflhs ;+:yfnfO{ cg'bfG M

o; cGtu{t gu/kflnsfsf] lg0f{o jdf]lhd ljeGg ;fdflhs tyf wfld{s ;+3 ;:yf, d7
dlGb/, Snax?, gful/s ;dfh / lghL Joj;fox?nfO{ lbOg] ;~+rfng cg'bfG
;DjGwL vr{x? kb{5g\ . o;sf ;fy} lzf0f ;+:yf, c:ktn cflb ;jfd"ns
;+:yfx?nfO{ lbOg] ;+rfng cg'bfgsf] /sd klg ;f]xL lzf{sdf kb{5g .

#=\$;fdflhs ;'/lff cg'bfG M

gu/kflnsfsf] cfPg} ;jf]t jf g]kfn;/sf/af6 jf cGo ;+3 ;:yf dfkm{t pknJw
u/fOPsf] ;jf]taf6 gful/sx?nfO{ ;fdflhs ;'/lff jfkt k|bfg ug]{ ljeGg
lsl;dsf j[4, c;fxfo, lwjf, ;8s afnaflnsf jf /fHon] bfloTj Joxf]g]{ u]sf
JolQmx?nfO{ k|bfg ul/g] eQf tyf cfly{s ;xfotf / jGbLx?sf] nflu lbOg]
vfgf, l;bf, sk8f / cGo ;x'lnot Pj+ b]L k|sf]k jf cGo sf/0fn] lkI8t
JolQmx?nfO{ lbOg] lfltk"lt{ Pj+ d'cfJhf ;DaGwL vr{ o; zLif{s cGt/ut
kb{5g\ .

\$;jf vr{ M

o; cGtu{t gu/kflnsfn] ;fj{hlgs lxt k'¥ofpg k|bfg ug]{ ;jf;+u ;DjlGwt vr{x?
kb{5g\ . vf; u/L pTkfbg ug]{ ;jt' jf ;jf;+u ;DjlGwt sRrf kbfy{,
gu/kflnsfn] ;Grfng u/]sf] c:ktn, ;jf:Yo s]Gb÷pks]Gb|÷ rf]sLsf]
;Grfng vr{ / logLx? dfkm{t ljt/0f ul/g] ;jf:Yof]krf/sf ;fdulL, kf7\ok':ts
tyf v]ns'bsf ;fdulL, ;fj{hlgs lxtsf nflu ;+rfng ug{ nfUg] tfInd, uflj7L
;DjGwL vr{, sfo{s|d ;Dkfbsf l;nl;nfdf nfUg] e|d0f;+u ;DjlGwt vr{
tyf tof/ e} ;s]sf ;fj{hlgs k"jf{wf/x?sf] lgoldt dd{t ;+Def/ ;DjGwL vr{x?
kb{5g\ .

\$=)! pTkfbg ;fdu|L ÷;]jf M

sRrf kbfy{ tyf cGo dfn;fdfg cflb vl/b u/L To;df yk ePsf] >d tyf pTkfbg;+u
;DalGwt cGo vr{ ;d]t k|Tolf ?kdf ;dfj]z e} pTkflbt jf k|fKt ;fdfg kI5
ljqmL ljt/Of ubf{ gub k|fKt x'g] vfnf ;fdfgsf] d"No h:t}M gu/kflnsfn]
;~rfng ug]{ cfod"ns sfo{qmdsf nflu rflxg] pTkfbg ;fdu|L tyf ;]jf k|fKt
ubf{ nfUg] vr{ .

\$=@ cf}iflw tyf c:ktn ;Grfng vr{ M

gu/kflnsfn] gu/ lf]qdf ;Grfng ug]{ c:ktn, k|fylds :jf:Yo s]Gb«, cfo'j{}b
cf}ifwfno cflbsf] ;Grfng vr{ tyf o:tf lgsfonfO{ k|bfg ug{ jf lj/fldsf]
pkrf/df k|of]u x'g] cf}iflw / cf}iflwGo j:t' v/Lb ubf{ nfUg] vr{ .

\$=# k':ts tyf ;fdu|L M

gu/kflnsfn] lgz'Ns ?kdf ljt/Of ug]{ k':ts, v]ns'b tyf z}lfs ;fdu|L, ;f{j{hlgs
k':tsfno k|of]hgsf] nflu vl/b ePsf] k':tssf] vr{ kb{5 .

\$=\$ sfo{s/d vr{ M

o; cGtu{t ;f{j{hlgs uf]i7L, ;f{j{hlgs ?kdf lbOg] cfo cfh{g, zLk ljsf;,
;zlQms/0f, r]tgc hfu/0f h:tf tfnLd ;+rfng vr{ -;xe fuLsf] eQf ;d]t_
r]tgcdf"ns ;"rgf tyf lj1fkg vr{, ;]jf]fxL ju{nfO{ ;]jf lbFbf nfUg] ;f]t
JolQmsf] eQf, gu/kflnsfj6 ;~rfIntd7 dIGb/x?sf] k'hfkf7 o1, hk cflb
sfdsf] nflu nfUg] h:tf vr{x? kb{5g\ .

\$=% sfo{s|d e|d0f vr{ M o; cGt/ut b]xfosf vr{x? kb{5g .

\$=%=! sfo{s/d e|d0f vr{ kbflwsf/L

gu/kflnsfsf] sfdsf] l;nl;nfdf :jb]z tyf ljb]zdf e|d0f ug'{kbf{ jf sfo{s|d
sfof{Gjogsf] l;nl;nfdf sfddf v16Fbf gu/kflnsfsf kbflwsf/Lx?sf]nflu
nfUg] e|d0f tyf b]lgs eQf vr{ .

\$=%=@ sfo{s/d e|d0f vr{ sd{rf/L

gu/kflnsfsf] sfdsf] l;nl;nfdf :jb]z tyf ljb]zdf e|d0f ug'{kbf{ jf sfo{s|d
sfof{Gjogsf] l;nl;nfdf sfddf v16Fbf gu/kflnsfsf sd{rf/Lx?sf]nflu nfUg]
e|d0f tyf b]lgs eQf vr{ .

\$=)^ lglid{t ;f{j{hlgs ;DklQsf] ;Def/ vr{ M

o; cGtu{t gu/kflnsfåf/ lgdf{0f ePsf ;f{j{hlgs ;DklQ h:t} ;8s, k"n, gx/, ljb't u[x,
ejg cflbsf] lgoldt dd{t ;Def/ vr{ tyf To:tf ;DklQsf] jLdf vr{ ;d]t kb{5 .

\$=& gu/sf] ;/;kmfO{ tyf kmf]xf]/ d}nf Joj:yfkg vr{ M

gu/kflnsf lf]qdf ul/g] ;/;kmfO{ tyf kmf]xf]/ d}nf Joj:yfkg ;DaGwL sfo{df nfUg]
;jf s/f/ vr{ tyf cGo vr{x? .

\$=)* bdsn tyf PDa'n]G; ;Grfng vr{ M

gu/kflnsfn] gu/ lf]qdf ;Grfng ug]{ bdsn tyf PDa'n]G; ;Grfng vr{ tyf ;f] sfo{df
 ;DnUg sd{rf/L ;DalGwt vr{ / o; ;DaGwL cGo vr{x? .
 \$=)(;8s aQL dxz'n vr{ M
 gu/ lf]qdf /flvPsf ;8s aQLsf] dxz'n vr{ .
 (=)! e}k/L cfpg] M
 gu/kflnsfaf6 jh]6 th'{df ubf{ ls6fgL;fy vr{ zLif{s tf]Sg ;+Dej gePsf /sdx? jh]6
 th'{df k|of]hgsf nflu dfq} o; zLif{sdf k|:tfj ug{ ;lsg]5 . t/ vr{ ubf{ jfF8kmfF8 u/L
 ;DjlGwt zLif{s cGtu{t g} kf/L vr{ ug'{kb{5 . of] vr{ zLif{sif6 l;w} lgsf;f lbg jf vr{
 ug{ IdNb}g .
 !! Jofh e'QmfgL M o; cGtu{t gu/kflnsfn] k|fKt u/]sf] cfGtl/s tyf j}b]lzs C0fsf]
 Jofh e'QmfgL ;DjGwL vr{ kb{+5 .
 !=)! cfGtl/s C0fsf] Jofh e'QmfgL M
 o; cGtu{t cfGtl/s C0fsf] Jofh e'QmfgL ;DjGwL vr{ kb{5 .
 !=)@ jfXo C0fsf] Jofh e'QmfgL M
 o; cGtu{t j}b]lzs C0fsf] Jofh e'QmfgL ;DjGwL vr{ kb{5 .
 !@ lkmtf{ vr{ M
 o;df cbfnts] lg0f{o jf g]kfn;/sf/sf] cfb]z4f/f lkmtf{ ug'{ kg]{ s/ tyf cGo lkmtf{
 /sd ;DjGwL vr{x? kb{5g} .
 v_ k""hLut vr{ M
 o; cGtu{t gu/kflnsfsf] k"FlL lgdf{0f tyf k"FlL 6«fG;km/ ;DjGwL vr{ tyf k"FlL
 lgdf{0f ug]{ u/L ljeGg lgsfox?nfO{ k|bfg ug]{ k"FlLut cg'bf tyf Joj:fflos lfdtf
 clej[l4 ug{ gu/kflnsfaf6 ul/g] z]o/ tyf C0f nufgL ;DjGwL vr{x? kb{5g} . o;
 cGtu{tsf ljeGg lzf{sif6 rfn' vr{ zLif{sx?df /sdfGt/ ug{ kfOg] 5}g .

% k""hL 6fG;km/ vr{ M
 %=)! hUuf v/Lb M
 gu/kflnsfn] hUuf vl/b / clwu|x0f ubf{ nfUg] vr{ / ;f] jfktsf] d'cfAhf tyf s/x? .
 %=)@ ejg vl/b M
 gu/kflnsfn] tof/L ejg / To;n] rr]{sf] hUuf ;d]t k|fKt ubf{ nfUg] vr{ / ;f] jfktsf]
 d'cffAhf / s/x? . t/ gofF ejg lgdf{0fsf] vr{ o;df ;df]z x'b}g .
 ^ k""hL lgdf{0f vr{ M
 ^=)! kmlg{r/M
 gu/kflnsfsf] k|of]hgsf] nflu vl/b ePsf] kmlg{r/x?sf] df]n / o; ;DjGwL 9'jfgL ef8f,
 aLdf, s/, eG;f/ cflb vr{ .
 ^=)@ :jf/L ;fwgM
 :jf/Lsf ;fwgx? -h:t} hLk, df]6/sf/, a;, 6«s, df]6/ ;fO{sn, :s"6/, ;fO{sn, 9'jfgL
 ;DjGwL sfd ug]{ 6\ofS6/, uf8f tfGg] hg fj/x?, jon / 3f]8f cflb_ sf] df]n . ;jf/L
 ;fwgsf] Ol~hg g] jbnL dd{t u/]df ;f] sf] df]n / ;jf/L ;fwg jf Ol~hg lemsfFpbf
 nfu]sf] ef8f e/f}6, s/, eG;f/ jLdf cflb vr{x? .
 ^=)# d]lzs/L cf}hf/ tyf cGo pks/0fM
 ljeGg lsl;dsf ef/L d]lzs? , v]tL ;DjGwL d]lzs / cf}hf/x?, 6\ofS6/ -9'jfgLsf]
 sfddf k|of]u x'g] jfx]s_ h]g]/]6/, 6f«G;km/d/, sf/vfgfsf] ;fdg, lgdf{0f ;DjGwL
 d]lzs, ;+rf/sf ;fdg, j}1flgs oGq / ;fdg, gfk tyf tf]nsf] ;fdg, t:jL/ lvRg] ;fdg,
 k|fljws 8«fC6L- ;DjGwL ;fdg, sfof{no d]lzs / cf}hf/x? h:t} 6fOk/fO6/,
 lldcf]u|fkm, sDKo'6/, lk|G6/ cflb d]lzs / cf}hf/sf] d"No . ;fy} o:tf d]lzs
 cf}hf/x?sf] d'Vo efu g] jbnL dd{t ug'{ k/]df ;f] sf] vr{ . oL ;j}sf] nflu cfjZos ef8f
 e/f}6 z'Ns, s/, jLdf cflb vr{x? .

o;} u/L gu/kflnsfsfnflu cfjZos kg]{ Ps jif{ eGbf j9L l6sfp x'g ;Sg] vfnf b]xfosf
 ;fdfgsf] df]n kb{5g\ M
 s_ lx6/, k+vf, 6]lnkmpf]g ;]6, Sofns'n]l6- d]lzg, r]s /fO6/, ljh'lnsf] ld6/
 6r{nfO6, 6]lnkmpf]g, cfsfzjf0fL tyf /]l8of], 6]lnlehgsf nflu cfjZos kg]{ ;fgfltgf
 k|fljws ;fdfgx? cflb .
 v_ s[lif cf}hf/, kz' lrlsT;f ;DjGwL ;fgfltgf dfn;fdfg, 8«O^, l8hfOg nufotsf
 k|fljws ;fdfg cflb .
 t/ k|lt OsfO{ Ps xhf/ ?k}Fof eGbf sd d"Nosf ;fdfg v/Lb ug'{ k/]df vr{ zLif{s
 ;+s)t gDa/ @=)# jf6 vr{ n]Vg' kg]{5 . o:tf] ;fdfgsf] k|of]u sxfF ePsf] 5 egL
 :ki6 b]lvg] u/L nut /fVg' kg]{5 .
 ^=)\$ ejg lgdf{0f M
 o; cGtu{t gu/kflnsfn] lgdf{0f ug]{ ljeGg lsl;dsf ejg, uf]7 / 6x/fsf] lgdf{0f ubf{
 nfUg] lgDg cg';f/sf] ;j} vr{ kb{5 .
 -s_ lgdf{0f ;DjGwL nfut vr{ .
 -v_ e}/x]sf] ejgsf] sf]7f tnf yk ug]{ vr{ .
 ^=)% ;fj{hlgs lgdf{0f vr{ M
 o; /sd leq gu/kflnsfaf6 lgdf{0f ul/g] ejg jfx]ssf cGo ;Dk"0f{ lgdf{0f / k"FlhLut
 ;'wf/ ;DjGwL vr{ kb{5g\ . h:t} ;8s, k'n, /f]kj], xjfO{ d]bfg, ;+rf/, ljb't, kfgL, gx/
 jg, vfgL ;DjGwL cf0f]hgf, cflbsf] vr{ . ;fy} b]xfosf vr{ ;d]t o;df ;dfj]z x'g]5g\ M
 -s_ lgdf{0f ;DjGwL nfut vr{ .
 -v_ lgdf{0f sfo{:+u k|Tolf ;DjlGwt OGwg vr{ .
 -u_ g;{/L lgdf{0f / j[lff/f]k0f h:tf vr{ .
 ^=)^ k"FlhLut ;'wf/ vr{ M
 o; cGtu{t e}/x]sf] ejg jf k"FlhLut ;+/rgfsf] cfo' yk x'g] u/L u/Lg] vr{x? kb{5g\ . t/
 ;+/rgfsf] lfdf yk ug]{ jf ePsf] cfsf/ jf nDjfO{ yk ug{ nfUg] vr{ ejg ;DjGwL eP
 ^=)% / k"FlhLut lgdf{0f ;DjGwL eP ^=)% df ;dfj]z ug'{ kb{5 . pbfy/0fsf] nfuL
 %) ls=ld= nfdf] e}/x]sf] ;8ssf] :t/ j[l4 ug]{ vr{ o; zLif{sd kf kb{5 eg] ;f] ;8ssf]
 nDjfO{ !) ls=ld= yk ug'{ kf kb{5 nfUg] vr{ eg] ^=)% df kb{5 .
 ^=)& cWoog tyf k"FlhLut k|fljws k/fdz{ ;jif vr{ M
 o; cGtu{t lgDgfg';f/ vr{ kb{5g\ .
 -s_ ;DefJotf cWoog vr{ .
 -v_ ;j]{lf0f, l8hfOg, 8«O- vr{ .
 -u_ cGj]if0f pTvgg / cg';Gwfg ;DjGwL vr{ .
 -3_ lgdf{0f sfo{sf] ;'kl/j]lf0f ug]{ sfdsf] k|fljws k/fdz{ ;DjGwL vr{ .
 -a_ gu/kflnsfsf] pTyfg / ljsf; ;DaGwL ljeGg cWoog cg';Gwfg ;DaGwL vr{ & nufgL
 & nufgL
 o; cGtu{t gu/kflnsfjf6 ;fj{hlgs ;+:yfg tyf cGo lgsfox?df ul/g] z]o/ ty C0f nufgL
 kb{5 .
 &=)! z]o/ nufgL M
 o; cGtu{t gu/kflnsfjf6 ul/g] z]o/ nufgL ;DjGwL vr{ kb{5 .
 &=@ C0f nufgL M
 o; cGtu{t gu/kflnsfjf6 ul/g] C0f nufgL ;DjGwL vr{ kb{5 .
 * k"FlhLut cg'bfg M
 k"FlhLut k|s[ltsf sfd ug{ k"FlhLut ;DkIQ, k"jf{wf/ ;+/rgf cflb lgdf{0fsf nflu
 gu/kflnsfsf] lg0f{o jf k|rlns sfg"g4f/f pknAw u/fpg' kg]{ cg'bfgx? o; cGtu{t
 kb{5g\ .

$\ast =)!$;fj{hlgs ;+:yfnfO{ cg'bfq M
 o; cGtu{t kmlg{r/, ;jf/L ;fwg, d]lzg/L cf}hf/, ejg tyf hUuf v/Lb, ejg tyf ;fj{hlgs
 lgdf{0f / ;]jf tyf ;fdl|L pTkfbg jfkt ;fj{hlgs ;+:yfg, cfly{s lf]qsf ;ldlt, af]8{
 cflbnfO{ lbO{g] cg'bfq ;DjGwL vr{x? kb{5g\ .
 $\ast =)@$ uf=lj=:=/ gu/kflnsfnfO{ cg'bfq M
 o; cGtu{t gu/kflnsfn] uf=lj=:=/ gu/kflnsfnfO{ kmlg{r/, ;jf/L ;fwg, d]lzg/L cf}hf/,
 ejg tyf hUuf v/Lb, ejg tyf ;fj{hlgs lgdf{0f / ;]jf tyf ;fdl|L pTkfbg jfkt lbOg]
 cg'bfq ;DjGwL vr{x? kb{5g\ .
 $\ast =) \#$;]jfd"ns ;+:yfnfO{ lbOg] cg'bfq M
 gu/kflnsfn] ljeGg ;]jf d"ns jf ;fd'bflos ;:yfx?nfO{ o; cGtu{t kmlg{r/, ;jf/L ;fwg,
 d]lzg/L cf}hf/, ejg tyf hUuf v/Lb, ejg tyf ;fj{hlgs lgdf{0f / ;]jf tyf ;fdl|L pTkfbg
 jfkt ;fdflhs lf]qdf sfo{/t lzlf0f ;+:yfx?, c:ktfn, sfg"4f/f ul7t cGo ;fdflhs
 ;+:yfx?nfO{ lbOg] cg'bfq ;DjGwL vr{x? kb{5g\ .
 $(=) @$ e}kl/cfpq]M
 gu/kflnsfaf6 jh]6 th'{df ubf{ k"fhLut vr{sf] nflu ls6fgL;fy vr{ zLif{s tf]Sg ;+Dej
 gePsf /sdx? jh]6 th"{df k|of]hgsf nflu dfq} o; zLif{sdf k|:tfj ug{ ;lsg]5 . t/ vr{
 ubf{ jfF8kmfF8 u/L ;DjGwLt vr{ zLif{s cGtu{t g} kf/L vr{ ug'{kb{5 . of] vr{
 zLif{sjf6 l;w} lgsf;f lbg jf vr{ ug{ ldNb}g .
 $!)$;fFjf e'QmfgL M o; cGtu{t gu/kflnsfn] k|fKt u/]sf] cfGtl/s tyf j}b]lzs C0fsf] ;fFjf
 e'QmfgL ;DjGwL vr{ kb{+5 .
 $!=) !$ cfGtl/s C0fsf] ;fjff e'QmfgL M
 o; cGtu{t gu/kflnsfn] ljeGg :jb]zL ;+3 ;:yf jf lgsfoaf6 k|fKt u/]sf] cfGtl/s C0fsf]
 ;fFjf e'QmfgL ;DjGwL vr{ kb{5 .
 $!=) @$ jfXo C0fsf] ;fFjf e'QmfgL M
 o; cGtu{t gu/kflnsfn] k|fKt u/]sf] j}b]lzs C0fsf] ;fFjf e'QmfgL ;DjGwL vr{ kb{5 .

cg';"rL - %
 -lgod ^) sf] pklgod -!_ sf] v08 -s_ ;Fu ;DjlGwt
IhNnf ljsf; ;ldltsf] cfDbfgLsf] juL{s/0f / JofVof

!= cfGtl/s cfo M

IhNnf ljsf;sf] cfGtl/s cfodf s/, ;]jfz'Ns, b:t', ljs| tyf /fhZj jfF8kmfF8af6 k|fKt x'g] cfox?
 kb{5g . n]vf /fVg] / k|ltj]bg lbg] k|of]hgsfnflu IhNnf ljsf; ;ldltsf] cfGtl/s cfonfO{ ljeGg
 zLif{styf pk Izif{sx?df jlu{s/0f ul/Psf] 5 . s'g lsl;dsf] cfonfO{ s'g Izif{s, pk-lzif{sd
 cfDbfgL jfFwL n]vf /fVg] k|of]hgsf nflu IhNnf ljsf; ;ldltsf] cfDbfgLsf] JofVof lgDg
 cg';f/ ul/Psf] 5 M

!=! :yfgLo s/ M

!=!=! **k"jf{wf/ pkof]u s/M** :yfgLo :jfoQ zf;g P]gsf] bkmf @!%-!_ df Joj:yf eP jdf]lh
 IhNnf ljsf; ;ldltn] cfmk"n] lgdf{0f u/]sf jf cfmk"nfo{ x:tfGt/0f eO{ cfPsf ;8s,
 af6f], k'n, l;+rfO{, s'nf] kf]v/L cflbdf s/ nufO{ k|fKt x'g] cfo .

!=!=@ **>f]t pkof]u s/M** P]gsf] bkmf @!%-@_ cg';f/ vfgL, sjf8L, s[if tyf kz' / jg hGo
 tyf cGo >f]tdf s/ nufpFbf k|fKt x'g] /sdx? >f]t pkof]u s/ cGt/ut kb{5g . >f]t
 pkof]u s/nfO{ b]xfo cg';f/ jlu{s/0f ul/Psf] 5 .

!=!=# **vfgL hGo s/ M** IhNnf leqsf ljeGg lsl;dsf vfgL k|of]u u/jfkt To:tf vfgLjf6
 pTkfbt j:t' 9'f, :n]6, dfj{n cflbdf nufOPsf] s/jf6 k|fKt x'g] /sd .

!=!=\\$ **sjf8L hGo s/ M** :jb]zdf :yfkgf ePsf pBf]ux?n] oyfl:yltdf k|of]u ug}{ / k|zf]wg
 eO{ k'g k|of]u x'g ;Sg] :yfgLo :jfoQ zf;g lgodfjnL @)%^ sf] cg';"rL @# sf] v08
 \$ df tf]lsPsf sjf8L dfn;fdgdf nufOPsf] s/jf6 k|fKt /sd .

!=!=% **s[if tyf kz' hGo s/ M** IhNnf leq Joj:flos k|of]hgsf] pb]Zon] pTkfbg ePsf s[if tyf
 kz' hGo j:t' / r}fkfosf] Jofkf/df k|rlnt ahf/ d"Nosf] Ps k|ltztdf gj9\g] u/L IhNnf
 kl/ifbn] lgwf{0f u/]sf] b/df nufPsf] s/jf6 k|fKt /sd .

!=!=^ **jg hGo s/ M** IhNnf ljsf; If]qdf IhNnf kl/ifbjf6 kfl/t b/df jghGo j:t' h:tf] sf7, bfp/f,
 pg, vf]6f], hl8]6L, jgs; tyf d[t hLj hGt'sf] xf8, l;f, KjfFv 5fnf cflbdf tf]lsP jdf]lh
 nufOPsf] s/jf6 k|fKt /sd .

!=@ :jf z'Ns M

!=@!=! **ef}Its ;'jwf ;jf z'NsM** IhNnf ljsf; ;ldltn] lgdf{0f u/]sf jf cfmk\gf] lhDdfdf /x]sf
 cltly u[x, k':tsno, IrlsT;fno, wd{zfnf, ;efu[x cflb / cfk"mn] lgdf{0f u/]sf s"nf]
 k}gL, jfFw cflbdf nufOPsf] ;jf z'Ns jfkt k|fKt x'g] /sd .

!=@=@ **:yfgLo ljsf; z'NsM** IhNnf ljsf; ;ldltn] P]gn] lbPsf] clwsf/ cGt/ut ljlgod
 th'{df u/L IhNnf leq laz]if lsl;dsf ;jf k|jfxsf] nflu ;jf, j:t' jf pTkfbgdf nufOPsf]
 :yfgLo ljsf; z'Ns jfkt k|fKt x'g] /sd .

!=@=# **cGo ;jf z'NsM** dfly pNn]v gePsf cGo ;jf z'Nsaf6 k|fKt /sd .

!=# b:t'/ M

!=#=! **s]jn sf/ b:t'/M** IhNnf leq s]jnsf/ ;+rfng u/] jfkt lgodfjnLn] tf]s]sf] b/df nufOPsf]
 s]jnsf/ ;+rfng b:t'/jf6 k|fKt x'g] /sd .

!=#=@ **l;g]df xn :yfkgf cg'dlt b:t'/ M** gu/kflnsf lf]q afix]s IhNnf leqsf cGo lf]qdf
 l;g]dfxn :yfkgsf] nflu cg'dlt k|bfg ubf{ lgodfjnLn] tf]s] cg';f/ IhNnf ljsf; ;ldltn]
 nufpg] cg'dlt b:t'/ jfkt k|fKt /sd .

!=#=# **lgdf{0f Joj;foL cg'dlt kq / gjLs/0f b:t'/M** 3 ju{sf lgdf{0f Joj;foLx?sfnnflu cg'dlt
 k|bfg ubf{ / cg'dlt kq gljs/0f ubf{ tf]lsP jdf]lh InOg] b:t'/ jfkt k|fKt x'g] /sd .

!=#=\$ *k/Liff b:t'/M lhNnf ljsf; ;ldlt*n kbk"lt{sfnflu ;+rfng ug]{ ljeGg k/Lifff?df k|rlnt
 sfg"g jdf]lhd lnOg] k/Liff b:t/ jfkt k|fKt x'g] /sd .
 !=#=% *kfqL3f6, hn/xf/ tyf df5f dfq]{ cg'dlt b:t'/ M lhNnf leqs*f glbx?df hn lxf/ ug]{,
 8'-f tyf t'O{g rnfpq] / df5f dfq]{ cg'dlt k|bfg ubf] / To:tf] cg'dlt kq gljs/Of ubf]
 lnO{g] b:t/ tyf kfql3f6sf] btf{ tyf gljs/Of ubf] lnOg] b:t/ jfkt k|fKt x'g] /sd .
 !=#=^ *vfgL btf{ gljs/Of b:t'/ M lhNnf leq /x]sf ljeGg lsl;dsf vfgLx?sf]* btf{ tyf gljs/Of
 ubf] lnOg] b:t/ jfkt k|fKt x'g] /sd .
 !=#=& *l;kmfl/; b:t'/ M lhNnf ljsf; ;ldlt*n s'g} JolQm jf ;:yfsfnflu ul/g] s'g} klg lsl;dsf]
 l;kmfl/;df lnOg] tf]lsP jdf]lhd sf] l;kmfl/; b:t/ jfkt k|fKt x'g] /sd .
 !=#=* *cGo b:t'/M lhNnf ljsf; ;ldlt*n nufpg ;Sg] u/L j]nfj]nfdf lgodfjnLåf/f tf]lsPsf cGo
 b:t/ jfkt k|fKt ug]{ /sd .
 !=\$ ljs|laf6 k|fKt cfo M
 !=\$=! *vfgL hGo >fjtM P]gsf]* bkmf @!* jdf]lhd lhNnf ljsf; ;ldlt] cfkm\gf] lf]q leqs
 gbL gfnfsf] lu6L, 9'jf, jfn'jf, :n]6, df6f] cflb ljsl u/] jfkt k|fKt x'g] /sd .
 !=\$=@ *bxQ/ axQ/M P]gsf]* bkmf @!* jdf]lhd lhNnf leqs gbL gfnfx?df k|fKt
 bxQ/ jxQ/ sf] ljsl|af6 k|fKt x'g] /sd .
 !=\$=# *rn crn ;DkQLM lhNnf ljsf; ;ldlt*n cfkm\gf] :fldTjdf /x]sf] s'g} klg lsl;dsf] rn crn
 ;DkQL ljsl ubf{ ;f] jfkt k|fKt x'g] /sd .
 !=% b08 hl/jfgfM
 !=%=& *P]gsf]* bkmf @## sf] -!_ jdf]lhd ;f] P]g jf ;f] P]g cGt/ut jg]sf lgod jf l|god jf
 cfb]zs] s;n] pNn+3g u/]df lhNnf ljsf; ;ldlt] ;f]xL pkbkmfdf pNn]v ePcg';/
 hl/jfgf ubf{ k|fKt x'g] /sd / ;f]xL bkmfsf] pkbkmf -@_ jdf]lhd lhNnf ljsf; ;ldlt] lhDdfdf
 /x]sf] ;DkQL km]jb]n u/]df jf lxgflgd] u/]df lhNnf ljsf; ;ldlt] To:tf] xfgL
 gf]S;fgL c;"n pk/ u/fpg] s|ddf k|fKt ug]{ /sd .
 t/ lhNnf ljsf; ;ldlt] s/, b:t/, ;]jf, z'Ns jf ljsl jfkt /sd p7fpg] s|ddf s'g} lsl;dsf] b08
 hl/jfgf ;d]t p7fPsf] /x]5 eg] To:tf] b08 hl/jfgf eg] ;DalGwt cfo} lzi{sfdf hgfp'g
 kg]{ 5 .
 !=^ /fhZj afF8kmfF8af6 k|fKt cfo M
 !=^=! */hi6«]zg b:t'/M lgodfjnLdf tf]lslbPsf]* b/df lhNnf ljsf; ;ldlt] /hi6«]zg b:t/]/f6
 /fhZj jfF8kmfF8 jfkt lhNnf dfnkf]t sfof{noaf6 k|fKt ug]{ /sd .
 !=^=@ *ko{6s k|jz b:t'/M lhNnf ljsf; lf]q leq k|jz ug]{ ko{6sx?;+u g]kfn;/sf/n] lng] k|jz*
 b:t/dWo] lhNnf ljsf; ;ldlt]nfO{ k|fKt x'g] /sd .
 !=^=# *hn ljB't /f]oN6LM g]kfn;/sf/nfO{ k|fKt x'g] ljB't /f]oN6LdWo]jf6 ;DalGwt ljsf;*
 lf]q / lhNnf leq /x]sf ljB't u/x/ ltgsf] lfdtfsf cfwf/df lhNnf ljsf; ;ldlt] lgwf{l/t b/df
 ljB't /f]oN6L jfkt k|fKt ug]{ /sd .
 !=^=\$ *jg lf]qsf] cfoM g]kfn;/sf/nfO{ jg lf]qjf6 p7]sf] jg k}bfjf/sf] /f]oN6L /sddWo]*
 lhNnf ljsf; ;ldlt]nfO{ k|fKt x'g] bz k|ltzt /sd .
 !=^=% *vfgL /f]oN6LM lhNnf leq ;~rfintljeGg vfgL hGo pBf]ux?n] g]kfn;/sf/nfO{ jemfpq]*
 /f]oN6L dWo]jf6 lhNnf ljsf; ;ldlt]tx?n] tf]lsP cg';/f k|fKt ug]{ /sd .
 !=^=^ *kj{tf/f]x0f /f]oN6LM kj{tf/f]x0f ;nfdL jfkt g]kfn ;/sf/NfO{ k|fKt /sddWo]* lhNnf
 ljsf; ;ldlt]nfO{ k|fKt x'g] /sd .
 !=^=& *dWoitL{ lf]qsf] cfoM g]kfn ;/sf/nfO{ /fli6«o lgs'~h tyf dWoatL{ lf]qsf]* jg
 k}bfjf/jf6 k|fKt x'g] /f]oN6L dWo]jf6 jfF8kmfF8 u/L lhNnf ljsf; ;ldlt]nfO{ k|fKt
 x'g] /sd .
 !=& ,fFjf,Jofh, nfef+z / jf]g; M

!=&=! fFjf lkmtf{M lhNnf ljsf; ;ldlt[n] s'g} klg ljQLo ;:yfsf] z]o/, jrt kqjf C0fkqdf u/]sf]
 nufgL / cGo s'g} klg lsl;dsf] cf}Bf]lus nufgLaf6 ;fFjf lkmtf{ x'Fbf k|fKt x'g] /sd
 .
 !=&=@ JofhM lhNnf ljsf; ;ldlt[n] Jofh k|fKt ug]{ u/L s'g} j}sjf ljQLo ;:yfdf /fv]sf]
 df}Hbft, artkqjf C0fkqaf6 k|fKt x'g] Jofh jfktsf] cfo .
 !=&=# nfef+z tyf kfjg;M lhNnf ljsf; ;ldlt[n] nufgL u/]sf] z]o/af6 k|fKtx'g] nfEff+z /sd .
 !=* uflj;÷gu/kflnsfaf6 k|fKt dfnkf]t M
 ufpF ljsf; ;ldlt / gu/kflnsfx?n] dfnkf]t ;+sng u/L tf]lsP cg';f/ lhNnf ljsf; ;ldltnfO{
 j'emfpq' kg]{ @% k|ltzt dfnkf]t jfkt k|fKt x'g] cfo .
 !=(cfod"ns sfo{s|d M
 lhNnf ljsf; ;ldlt[n] ;+rfng u/]sf] cfod"ns sfo{s|dx? h:tf] lghL-;f{j{hlgs ;fem]bf/L
 cflbaf6 k|fKt x'g] /sd
 !=!) ljjw cfo
 !=!=! ef8fM lhNnf ljsf; ;ldlt[n] rn crn ;DkQL k|of]u ug{ lbFbf ef8f jfkt k|fKt x'g] cfo .
 !=!=@ w/f}6L hkmt / lkmtf{ k|fKt M s'g} JolQm jf ;:yfn] lhNnf ljsf; ;ldltdf /fv]sf]
 w/f}6L lgodfg';f/ hkmt x'Fbf / lhNnf ljsf; ;ldlt[n] cGo lgsfodf /fv]sf] w/f}6L lkmtf{
 x'Fbf k|fKt x'g] cfo .
 !=!=# k]ZsL lkmtf{ M lhNnf ljsf; ;ldlt[n] s'g} JolQm jf ;:yfnfO{ pknJw u/fPsf] k]ZsL
 ;DalGwt cfly{s jif{ Joltt eO{s]kl5 lkmtf{ x'Fbf ;f] jfkt k|fKt x'g] /sd . k]ZsL
 pknAw u/fPsf] /sd ;f]xL cfly{s jif{ leq} k|fKt ePdf ;DalGwt jh]6 zLif{sd} vr{
 36\g] x'Fbf cfDbfgL tkm{ hgfpq' kb}{g .
 !=!=#\$ w/f}6LM s'g} JolQm jf ;+:yfn] kl5 lkmtf{ kfpg] u/L lhNnf lasf; ;ldltdf /fv]sf]
 w/f}6L afktsf] /sd .
 !=!=% cGo cfo M lhNnf ljsf; ;ldltnfO{ k|fKt x'g] lgwf{l/t zLif{sleq gk/]sf / zLif{solsq
 x'g g;s]sf cGo ljjw lsl;dsf cfo .
 @= jf≈ >f]t M
 lhNnf ljsf; ;ldlx?n] g]kfn;/sf/jf6 cg'bfq k|fKt ub{5g . cg'bfq ;z{t jf lgz{t b'j} lsl;dsf] x'g]
 ub{5 . To;}u/L :jb]zL jf ljb]zL ljQLo ;:yfx?jf6 C0f jf cg'bfq k|fKt ub{5g . o:tf] C0f jf
 cg'bfq gub, j:t'ut jf ;f]em} e'QmfgLsf] ?kdf k|fKt x'G5 . oL ;j} lsl;dsf >f]tnfO{ lhNnf
 ljsf; ;ldlt[n] jfXo >f]tsf]?kdf InO{G5 . n]vf k|of]hgsfnflu jfXo >f]tsf lzif{sx?sf] jlu{s/of
 lgDg cg';f/ ul/Psf] 5 .
 @!= g]kfn;/sf/ cg'bfq
 @!=;! ;zt{ cg'bfqM g]kfn;/sf/n] lglZrt lf]q / k|of]hgdf vr{÷pkof]u ug]{ u/L pknAw
 u/fPsf] Psd'i7 jf lf]qut cg'bfq jfkt k|fKt gub jf j:t'ut ;xfott .
 @!==@ lgzt{ cg'bfqM g]kfn;/sf/n] vr{ ug]{ ;DaGwdfljifout lf]q jf lglZrt zt{ ls6fg
 gu/L lhNnf ljsf; ;ldltnfO{ vr{÷pkof]u ug{ pknAw u/fPsf] Psd'i7 jf lf]qut cg'bfq
 jfkt k|fKt gub jf j:t'ut ;xfott .
 @!=#= j:t'utM g]kfn;/sf/n] lglZrt lf]q / k|of]hgdf pkof]u ug]{ u/L pknAw u/fPsf]
 j:t'ut ;xfottfsf] d"No tf]lsPsf]df ;f]xL d"No / d"No gtf]lsPsf]df k|rInt sfg"g adf]lhd
 d"Nof"g u/L sfod ul/g] d"No cg';f/ x'g] /sd .
 @!==\$ gubM g]kfn;/sf/n] vr{ ug]{ ;DaGwdfljifout lf]q jf lglZrt zt{ ls6fg gu/L
 lhNnf ljsf; ;ldltnfO{ vr{ ug{ pknAw u/fPsf] Psd'i7 jf lf]qut cg'bfq jfkt k|fKt gub .
 @!==% j:t'ut M g]kfn;/sf/n] ljifout lf]q jf lglZrt zt{ ls6fg gu/L lhNnf ljsf; ;ldltnfO{
 pkof]u ug{ pknAw u/fPsf] j:t'ut ;xfottfsf] d"No tf]lsPsf]df ;f]xL d"No / d"No
 gtf]lsPsf]df k|rInt sfg"g adf]lhd d"Nof"g u/L sfod ul/g] d"No cg';f/ x'g] /sd .
 @!=^ cGo cg'bfq M

$\text{@}=\text{!=}^{\wedge}!$ *gubM* cGo s'g} lsl;dn] k|fKt u/]sf] gub cg'bfq /sd .
 $\text{@}=\text{!=}^{\wedge}@\quad$ *j:tutM* cGo s'g} lsl;dn] k|fKt u/]sf] a:t'ut cg'bfq /sd .

$\text{@}=@\quad$ j}b]lzs cg'bfq M
 lhNnf ljsf; ;ldlttn] a}b]lzs bft[;+:yf, JolQm jf lgsfoaf6 cg'bfq jfkt gub, j:t'ut jf
 ;f]em} e'QmfgL j?k lhNnf ljsf; ;ldltsf] gfFpdf k|fKt x'g] /sd .

$\text{@}=@=!$ *gubM* lhNnf ljsf; ;ldlttn] a}b]lzs bft[;+:yf, JolQm jf lgsfoaf6 cg'bfq jfkt
 k|fKt u/]sf] gub /sd .

$\text{@}=@=@\quad$ *j:tutM* lhNnf ljsf; ;ldlttn] a}b]lzs bft[;+:yf JolQm jf lgsfoaf6 k|fKt u/]sf]
 j:t'ut ;xof]usf] d"No tf]lsPsf]df ;f]xL d"No / d"No gtf]lsPsf]df k|rInt sfg"g
 adf]lhd d"No^g u/L sfod ul/g] d"No cg';/ x'g] /sd .

$\text{@}=@=#\quad$ *f]em}* e'QmfgLM lhNnf ljsf; ;ldlttn] a}b]lzs bft[;+:yf JolQm jf lgsfoaf6
 cg'bfq ;xof]u j?k lhNnf ljsf; ;ldltsf] gfFpdf ;f]em} e'QmfgL ul/lbPsf] /sd .

$\text{@}=\#$ cGo cg'bfq M
 lhNnf ljsf; ;ldltnfO{ s'g} JolQm jf ;:yfaf6 k|fKt gub jf j:t'ut pkxf/, rGbf, cg'bfq jf
 ;xfotfsf] /sd .

$\text{@}=\#=!$ *gubM* lhNnf ljsf; ;ldltnfO{ s'g} JolQm jf ;:yf jf pkef]Qmf ;ldltaf6 k|fKt
 gub pkxf/, rGbf, cg'bfq jf ;xfotfsf] /sd .

$\text{@}=\#=@\quad$ *j:tutM* lhNnf ljsf; ;ldltnfO{ s'g} JolQm jf ;:yfaf6 j:t'ut j?kdf k|fKt pkxf/,
 rGbf, cg'bfq jf ;xfotfsf] d"No tf]lsPsf]df ;f]xL d"No / d"No gtf]lsPsf]df k|rInt
 sfg"g adf]lhd d"No^g u/L sfod ul/g] d"No cg';/ x'g] /sd .

$\text{@}=\$$ cGo lgsf;f -g]kfn ;sf/_M
 lhNnf ljsf; ;ldltjf6 ;~rfIntx'g] u/L g]kfn;sf/n] cfof]hgf ljjz]ifsfnflu -cfof]hgf tf]s]/_
 pknAw u/fPsf] /sd .

$\text{@}=%$ COf

$\text{@}=%=!$ *jbjzL COfM* lhNnf ljsf; ;ldlttn] :jb]zL, ljqLo ;:yf, JolQm jf lgsfoaf6 COf
 lnFbf k|fKt x'g] /sd .

$\text{@}=%=@\quad$ *ljqLo ;:yf COfM* lhNnf ljsf; ;ldlttn] :jb]zL ljqLo ;:yfaf6 COf lnFbf k|fKt
 x'g] /sd .

$\text{@}=%=#\quad$ *cGo COfM* lhNnf ljsf; ;ldlttn] :jb]z leqsf ljqLo ;:yf jfx]ssf cGo JolQm jf
 lgsfoaf6 COf lnFbf k|fKt x'g] /sd .

$\text{@}=%=\$\quad$ *ljb]zL COfM* lhNnf ljsf; ;ldlttn] ljb]zL ;sf/, ljqLo ;:yf, JolQm jf lgsfoaf6
 COf lnFbf k|fKt x'g] gub, j:t'ut jf ;f]em} e'QmfgL jfkt lhNnf ljsf; ;ldltsf] gfFpdf
 k|fKt x'g] /sd .

$\text{@}=%=%\quad$ *gubM* lhNnf ljsf; ;ldlttn] ljb]zL ;sf/, ljqLo ;:yf, JolQm jf lgsfoaf6 COf
 lnFbf k|fKt x'g] gub /sd

$\text{@}=%=^$ *j:tutM* lhNnf ljsf; ;ldlttn] ljb]zL ;sf/, ljqLo ;:yf, JolQm jf lgsfoaf6 COf
 lnFbf k|fKt x'g] j:t'ut ;xfotfsf] d"No tf]lsPsf]df ;f]xL d"No / d"No gtf]lsPsf]df
 k|rInt sfg"g adf]lhd d"No^g u/L sfod ul/g] d"No cg';/ x'g] /sd .

$\text{@}=%=&\quad$ *f]em}* e'QmfgLM lhNnf ljsf; ;ldlttn] ljb]zL ;sf/, ljqLo ;:yf, JolQm jf
 lgsfoaf6 COf j?k lhNnf ljsf; ;ldltsf] gfFpdf ;f]em} e'QmfgL ePsf] /sd .

$\text{@}=\wedge\quad$;fk6L M
 s'g} JolQm, ;:yf jf lgsfoaf6 lhNnf ljsf; ;ldlttn] ;fk6L lnFbf / ;fk6L lbPsf] /sd
 lkmtf{ x'Fbf k|fKt x'g] /sd .

cg;"rL - ^
 -lgod ^) sf] pklgod -!_ sf] v08 -v_ ;Fu ;Dj|Gwt_
InNnf ljsf; ;ldltsf] vr{sf] juL{s/0f / JofVof
rfn' vr{

/sd g+=	vr{ zLif{s	juL{s/0fsf] cfwf/ jf JofVof
9	pkef]u vr{	
9.09	tnj	
9.09.9	tnj sd{rf/L	lgwf{l/t lgod jdf]lhd egf{ ul/Psf sd{rf/Lx?n] ;]jf u/] jfkt kfpg] tnj, sd{rf/L ;+rosf]if tyf jflif{s u]8 j [4 tyf k f]T;flxt k':sf/ ;DjGwL vr{ . 5f]6f] cjlwsf nflu b/jGbL :jLs[t ePsf kbdf sfd u/] jfktsf] Hofnf vr{, d]xgtgf / kfl/>lds vr{ . ;+lrt 3/ ljb[bf / ljb[fdL ljb[bf, ;6[f ljb[bf / bz} vr{ jfktsf] /sd. cjlw tf]sL s/f/ ;]jfdf lgo'Qm x'g]n] kfpg] kfl/>lds .
9.09.2	kbflwsf/L kfl/>lds	:yfgLo lgsfosf kbflwsf/Ln] lgodfg';f/ kfpg] kfl/>lds ;DaGwL /sd
9.09.3	sd{rf/L sNof0f sf]if	sd{rf/L sNof0f sf]if ;DaGwL vr{
9.09.4	jLdf lk ldod	sd{rf/Lx?sf] jLdf lk ldod jfktsf] vr{
9.02	eQf	
9.02.1	sd{rf/L eQf	b'u{d :yfg eQf, ctl/Lqm ;do eQf cflb
9.02.2	kbflwsf/L eQf	kbflwsf/Ln] kfpg] eQf vr{
9.02.3	j}7s eQf	InNnf ljsf; ;ldltsf] j}7sdf ;xefuL x'g]n] kfpg] j}7s eQf
9.03	;?jf e d0f vr{ tyf b}lgs eQf	Ps sfof{noaf6 csf]{ sfof{nodf ;?jf ePsf] jf b/jGbL oyf:yfgdf /fvL sfh ;?jf ePsf] sd{rf/L / lghn] lgodfg';f/ n}hfg kfpg] kl/jf/sf] lgwf{l/t b/df ;jf/L vr{ . To:t} xjfO{ ofqf ubf{ nfUg] xjfO{ p8fg s/, e d0f ;DaGwL aLdf vr{ / g]kfn;/sf/af6 :jLs[t e d0f ;DaGwL km'6s/ vr{x? / ;sf/L sfddf ;?jf e} hfg] sd{rf/L jf JolQmn] kfpg] lgwf{l/t b//]6sf] eQf .
9.04	kf]zfs	k x/L, bdsn, sd{rf/Lx?nfO{ lbg] kf]zfs vr{ / ljb]z hf+bf, kl/ifbn] tf]s]sf] kbflwsf/L tyf cGo sd{rf/Lsf] n'uf eQf
9.05	vfBfGg tyf cfxf/	k x/L, bdsn, sd{rf/Lx?nfO{ lbo{g] vfBfGg ;ljwfsf] /sd / hgj/ kz' k+llfsf] cfxf ;DaGwL vr{
9.06	cf}iflw pkrf/	sd{rf/Lx?nfO{ lbg] cf}iflw pkrf/ jfktsf] vr{ /sd
9.07	;]jf lglj[Q ;ljwf	;]jf lglj[Q sd{rf/Lx?nfO{ lbo{g] pkbfg / cGo /sd
9.08	tflnd sfo{qmd vr{	sd{rf/Lx?sf] j [Q ljsf; / lfdtsf] nflu lbo{g] tflnd, uf]i7L, sfo{zfnf ;+rfng jfktsf] vr{
2	sfo{ ;+rfng / ;]jf vr{	
2.09	kfgL tyf ljh'nL dxz'n	sfof{nodf h8fg ePsf] wf/f tyf ljh'nL k of]u u/] jfklt tg'{ kg]{}}{ dx;'n tyf h8fg vr{ Pj+ o; ;DjGwL ;ljwf vr{
2.02	;+rf/ dxz'n	6]lnkmf]g, 6]lnu]fd, 6<<+sn, 6]n]S;, OG6/g]6sf] dx;'n vr{, j]e;fO6 jfktsf] vr{, SDKo"6/, kmofS; k of]u u/] jfklt tg'{ kg]{}}{ dxz'n / o:t} cGo ;+rf/ ;DjGwL vr{x? Pj+ o; ;DjGwL ;ljwf vr{

2.03	sfof{no ;DaGwL vr{	sfof{no ;DjGwL vr{ cGt{ut b]xfosf vr{x? kb{5g M- -s_ lr7[L, kf;{n l6s6 vr{, /lhi6«L, lkmtL{ /l;bsf] vr{, s'l/o/ vr{ . -v_ ;/sf/L ;"rgf, lnnfd, 7]Ssf k6[f, 36f36, j9fj9 ;DjGwL ;"rgf k sfzgsf] vr{ . -u_ j}+s b:t', lfltk"lt{ / cGo o:t} ;jf vr{ . -3_ sfof{nosf} b}lgs k of]udf NofOg] sfuh, vfd, kmf/fd, /]s8{ kmfOn, :6]kn/, kIGr d]l;g h:tf d]lzg / logsf nflu rflxg] cfjZos cGo ;fdfgx?, snd, d;L, k]G;n cflb h:tf sfof{no ;DjGwL :6]zg/L ;fdfgx?sf] df]n . -a_ Ps jif{ eGbf sd l6sfp x'g] c? sfof{no dfn;fdfgx? / ;/lffsf d]zLg/L cf}hf/sf nflu cfjZos ;;fgf ;xof]uL ;fdulL cflb, Ps jif{ eGbf j9L l6sfp x'g] t/ k lt OsfO{ ?=Ps xhf/ eGbf sd d"Nosf c? sfof{no dfn;fdfgx?sf] vr{ . -r_ sfof{nosf nflu cfjZos 5kfO{sf vr{ . -5_ kqklqsf tyf sfof{no k of]usf k':ts ;DjGwL vr{ . -h_ ;/sf/L ;fdg h:t} uf8L, d]zLg/L pks/0f, ejg cflbsf] jLdf vr{ . -em_ ;/sf/L k of]usf ;fdfgsf] 9'jfgL vr{ .
2.04	ef8f	sfof{nosf} nflu ef8fdf lnOPsf] 3/, hUuf, uf]bfd, d]lzg, ;jf/L ;fwg tyf cGo o:t} k"+hLut ;DkIQ k of]u u/] jfkt sf] ef8f vr{ . k d'v / pkk d'vsf] lgldQ lnPsf] 3/ef8f jfktsf] vr{ .
2.05	dd{t tyf ;Def/	o; /sd leq ;fdfGotof lgoldt ?kdf sfof{nodf k of]usf k"FlLut ;fdfgx?sf] dd{t ;Def/ ug{ rflxg] ;fdg / Hofnf vr{x? kb{5g . h:t} ;jf/L ;fwg, d]lzg, pks/0f, kmlg{r/, 3/ tyf uf]bfd cflbsf] dd{t ;Def/ vr{ kb{5 . Tf/ ;jf/L ;fwg jf d]lzg/Lsf] cfo" j l4 x'g] u/L km]l/Psf] kf6{k"hf{sf] vr{ k"FlLut v08sf] ;DjIGwt zLif{sdf /fVg' kg]{5 .
2.06	OGwg tyf cGo OGwg	
2.06.1	;jf/L OGwg -kbflwsf/L_	kbflwsf/Lx?nfO{ k bfg ul/Psf] ;jf/L ;ljwf sf nflu ePsf] OGwg vr{ .
2.06.2	;jf/L OGwg -sd{rf/L_	sd{rf/Ln] ;ljwf :j?k kfPsf] jf sfof{nodf k of]u ul/Psf] ;jf/L ;fwgdf nf]sf] OGwg vr{ .
2.06.3	cGo OGwg	k zf;sLo sfo{df k of]u x'g] dl§t]n, cGo OGwg vr{ / ;j} k sf/sf Jof6«Lx? .
2.07	k/fdz{ tyf cGo ;]jf z'Ns	
2.07.1	k/fdz{ z'Ns	k"Fl+ut lgdf{0f cGt{ut gk/]sf jf To:tf] lgdf{0f;Fu ;DaGwL gePsf cWoog cg';Gwfg u/fP jfktsf] vr{, l]z]if1, ;Nnfxsf/ cfbLsf] kfl/>lds . sfof{no ejg ;/kmfO{ ug]{, k fylds :jf:Yo ;]jfsf] ;ljwf, ;jf/L rnfp], 6]lnkmf]g, ÇofS;, sDKo"6/, kmf]6f]skL d]lzg h:tf ;fdfgx?sf] ;Def/ cfbL sfo{sf} ;]jf s/f/df jf k6s] ?kdf k fKt u/] jfkt lbO{g] ;]jf z'Ns .
2.07.2	;/:kmfO{ tyf cGo ;]jf z'Ns	;/:kmfO{ jfktsf] vr{
2.07.3	;8s jTtL h8fg	;8s jQL h8fg jfktsf] vr{

२.०८	ljjw vr{	
२.०८.१	;b:otf z'Ns	IhNnf ljsf; ;ldlt ;b:o ePsf] /fli6<>o tyf cGt/f{li6<>o ;+3 ;+:yfnfO{ sfg"gt ltg'{ kg}{ ;b:otf z'Ns
२.०८.२	cfly{s ;xfotf	:yfgLo :jfoQ zf;g P]g, @)%% tyf :yfgLo :jfoQ zf;g lgodfjnL, @)%^ cg';f/ lbO{g] cfly{s ;xfotfsf] /sd
२.०८.३	k':sf/	k':sf/ jfkt lbO{g] /sdsf] vr{
२.०८.४	kl/ifb ;+rfng vr{	kl/ifb ;+rfng ;DaGwL vr{
२.०८.५	ljjw vr{	o; jh]6 /sd leq b]xfosf vr{x? kb{5g M -s_ :jLs[t ePsf dgf]/Ghg, k bz{g, lrofkfg / ef]hx? ;DjGwL vr{ . -v_ k ltglw d08nsf] :jfut vr{ / cltly ;Tsf/ vr{ . -u_ kj{ k'hf cfhf vr{ . -3_ ljb]z e d0fsf] :jLs[t e}k/L vr{ . -a_ cGo s'g} vr{ zLif{sdf gk/]sf] ljjw vr{ .
३	cg'bfँ	
३.०१	;xsf/L ;+:yf ÷ Joj;flos ;+3 ;:yfnfO{ cg'bfँ	;xsf/L ;+:yf tyf Joj;foL ;+3 ;:yfnfO{ lbOg] ;+rfng cg'bfँ ;DjGwL vr{ .
३.०२	:yfgLo lgsfo lgzt{ cg'bfँ	:yfgLo lgsfo cfkm}n] rog ug]{ sfo{qmdsf nflu lbOg] rfn' cg'bfँ .
३.०२.०१	gu/kflnsf÷ufpF ljsf; ;ldlt cg'bfँ	g=kf=uf=lj=;= nfO{ lbg] cg'bfँ jfktsf] ;+rfng ;DaGwL vr{ /sd
३.०२.०२	pkef]Qmf ;ldlt cg'bfँ	pkef]Qmf ;ldlt nfO{ lbg] cg'bfँ jfktsf] ;+rfng ;DaGwL vr{ /sd
३.०२.०३	u;/sf/L ;+:yf÷Sna cg'bfँ	u)/ ;sf/L ;+:yf / Snjx?nfO{ lbg] cg'bfँ jfktsf] ;+rfng ;DaGwL vr{ /sd
३.०३	;fdflhs ;]jf – lgzt{ cg'bfँ	;fdflhs ;+:yf÷lgsfo cfkm}n] rog ug]{ sfo{qmdsf nflu lbOg] rfn' cg'bfँ .
३.०३.०१	lzlff lf]q cg'bfँ	lzlff0f ;+:yfx?nfO{ lbg] ;+rfng cg'bfँ ;xfotf /sd
३.०३.०२	:jf:Yo cg'bfँ	:jf:Yo ;+:yfx?, c:ktfnx?nfO{ lbOg] ;+rfng cg'bfँ ;DaGwL vr{ /sd
३.०३.०३	cGo ;fdflhs lf]q cg'bfँ	cGo ;fdflhs lf]q ;DaGwL ;+3 ;+:yfx?nfO{ lbOg] ;+rfng cg'bfँ /sd
३.०४	;fdflhs ;'/lff cg'bfँ	h]i7 gful/s, c;xfo ljjwif, ckfँ jf /fHon] bfloTj Joxf]g]{ lgOf{o u/]sf] JolQmnfO{ k bfँ ul/g] cfly{s ;xfotf jf cg'bfँ /sd .
३.०५	;fdflhs ;+:yf – ;zt{ cg'bfँ	IhNnf ljsf; ;ldltf] tkm{af6 tf]lsPsf] sfo{qmd ;~rfng ug{ ;fdflhs ;+:yfnfO{ lbg] rfn' cg'bfँ .
३.०६	:yfgLo lgsfo–;zt{ cg'bfँ	:yfgLo lgsfonfO{ tf]lsPsf] sfo{ ug{ k bfँ ul/g] rfn' vr{ ;DaGw /sd .
३.०७	5fqj[QL	IhNnf ljsf; ;ldlt] ljbfnno, dxfljBfno, ljjZ ljbfnodf cWoog ug]{ ljbfnL{nfO{ lbg] cg'bfँ /sd .
४	;]jf tyf pTkfbg vr{	
४.०१	pTkfbg ;fdulL ;]jf	sRrf kbfy{ tyf cGo dfn;fdffg cflb vl/b u/L To;df yk ePsf] >d tyf pTkfbg;+u ;DjIGwt cGo vr{ ;djt k Tolf ?kdf ;dfj]z e} pTkflbt jf k fKt ;fdffg kl5 ljqmL ljt/Of ubf{ gub k fKt x'g] vfnf ;fdffgsf] d"No h:t} M IhNnf ljsf; ;ldlt]

		:+rfng ug]{ cfod"ns sfo{qmdsf nflu rflxg] pTkfbg ;fdu L tyf ;]]jf k fKt ubf{ nfUg] vr{ .
8.02	cf}iflw	o; vr{ zLif{sdf c:ktfn, k fylds :jf:Yo s]Gb], cfo'j]{b cf}ifwfno cfbL h:tf lgsfoaf6 k bfg ul/g] jf lj/fdLsf] pkrf/df k ofu x'g] cf}iflw v/Lb ;DaGwL vr{ kb{5 .
8.03	k':ts tyf ;fdu L	o; vr{ zLif{s cGtu{t ;fj{hlgs ljBfnon] lgz'Ns ?kdf ljt/Of ug]{ kf7\o k':ts, v]ns'b tyf z}llfs ;fdu L, ;fj{hlgs k'tsfno k of]hgsf] nflu vl/b ePsf] k':tssf] vr{ kb{5 .
8.04	sfo{qmd vr{	o; cGtu{t ;fj{hlgs uf]i7L, ;fj{hlgs ?kdf lbOg] cfo cfh{g, ;Lk ljsf; ;zIQms/Of, r]tgf hfu/Of h:tf tflnd ;+rfng vr{, r]tgfd"ns :"rgf tyf lj1fkg vr{, ;]ifufxL ju{nfO{ ;]jf lbbf nfUg] >f]t JolQmsf] eQf, /fHoaf6 ;~rfIntd7 dlGb/x?sf] k'hf kf7 o1 hk cflb sfdsf] nflu nfUg] vr{ h:tf vr{x? kb{5g}\ .
8.05	sfo{qmd e d0f vr{	
8.05.1	sfo{qmd e d0f vr{-kbflwsf/L_	;/sf/L sfdsf] l;nl;nfdf e d0f ug'{ kbf{ jf sfo{qmd sfof{Gjogs} l;nl;nfdf kbflwsf/Lx? sfddf vl6bf nfUg]] e d0f tyf b}lgs eQf vr{ .
8.05.2	sfo{qmd e d0f vr{-sd{rf/L_	;/sf/L sfdsf] l;nl;nfdf e d0f ug'{ kbf{ jf sfo{qmd sfof{Gjogs} l;nl;nfdf sd{rf/Lx? sfddf vl6bf nfUg]] e d0f tyf b}lgs eQf vr{ .
8.06	lgld{t ;fj{hlgs ;DklQsf] ;+ef/	o; cGtu{t lgdf{Of e} ;s]sf ;fj{hlgs ;DklQ h:t} ;8s, k'n, gx/, ljB't u[x, ejg cflbsf] lgoldt dd{t ;Def/ vr{ tyf To:tf ;DklQsf] jLdf vr{ ;d]t kb{5 .
9.09	e}k/L cfpg]	jh]6 th'{df ubf{ ls6fgL;fy vr{ zLif{s tf]Sg ;Dej gePsf rfn' vr{x? ;DaGwL /sdx? ah]6 th'{df k of]hgsf nflu dfq} o; zLif{sdf k :tfj ug{ ;lsg]5 . Tf/ vr{ ubf{ jf+8kmf+8 u/L ;DjlGwt vr{ zLif{s cGtu{t g} kf/L vr{ ug'{ kb{5 . of] vr{ zLif{saf6 vr{ ug}{ u/L clVtof/L jf lgsf;f lbg jf vr{ ug{ ldnb}g .
99	Jofh e'QmfgL	
99.09	cfGtl/s C0fsf] Jofh e'QmfgL	o; cGtu{t cfGtl/s C0fsf] Jofh e'QmfgL ;DaGwL vr{ kb{5 .
99.02	jfXo C0fsf] Jofh e'QmfgL	o; cGtu{t j}b]lzs C0fsf] Jofh e'QmfgL ;DaGwL vr{ kb{5 .
92	lkmtf{ vr{	
92.09	lkmtf{ vr{	:yfgLo lgsfon] lkmtf{ ug'{ kg]{ s/, dfnkf]t, b08 h/Ljfgf / cGo lkmtf{ vr{x? kb{5g}\ .

पूर्णिगत खर्च

५	k+""hL 6«fG;km/ vr{	
५.०१	hUuf vl/b	hUuf v/Lb / clwu x0f ;DaGwL vr{ / ;f] jfktsf] d'cfAhf tyf s/x? .
५.०२	ejg vl/b	tof/L ejg / To;n] rr]{sf] hUuf ;d]t k fKt ubf{ nfUg] vr{ / ;f] jfktsf] d'cfAhf / s/x? . t/ gofF ejg lgdf{0fsf] vr{ o;df ;dfj]z x'b}g .
६	k"FhL lgdf{0f vr{	
६.०१	kmlg{r/ lkmSr;{	;/sf/L sfof{nosf] k of]hgsf] nflu v/Lb ePsf] kmlg{r/ lkmSr;{x?sf] df]n / o; ;DaGwL 9'jfgL ef8f, aLdf, s/, eG,f/ cflb vr{ .
६.०२	;jf/L ;fwg	;jf/Lsf ;fwgx? -h:t} xjfO{hxhf, x]lnsK6/, hLk, df]6/sf/, a;, 6«s, df]6/ ;fO{sn, :s"6/, ;fOsN, 9'jfgL ;DaGwL sfd ug]{ 6'ofS6/, uf8f tfGg] hgfi/x?M jon, / 3f]8f cflb_sf] df]n . ;jf/L ;fwgsf] OIGhg g} abnL dd{t u/]df ;f] sf] df]n / ;jf/L ;fwg jf OIGhg lemsfpFbf nfu]sf] ef8f e/f}6, s/, eG,f/ aLdf cflb vr{x? .
६.०३	d]l;g/L cf}hf/ tyf cGo pks/0f	ljeGg lsl;dsf ef/L d]lzx? , v]tL ;DaGwL d]lzs / cf}hf/x?, 6'ofS6/, -9'jfgLsf] sfddf k of]u x'g] jfx]s_h]g]/6/, 6«fG;km/d/, sf/vfgfsf] ;fdfg, lgdf{0f ;DaGwL d]lzs, ;+rf/sf ;fdfg, j]1flgs oGq / ;fdfg, gfk tyf tf}nsf] ;fdfg, t:jL/ lvRg] ;fdfg, k flj]ws 8«fC6L- ;DaGwL ;fdfg, sfof{no d]lzs / cf}hf/x? h:t} 6fOk/fO{6/, lldcf]u fkm, sDKo"6/, lk G6/ cflb d]lzs / cf}hf/sf] d"No . ;fy} o:tf d]lzs cf}hf/x?sf] d'Vo efu g} abnL dd{t ug'{ k/]df ;f] sf] vr{ . oL ;asf] nlfu cfjZos ef8f e/f}6, z'Ns, s/ aLdf cflb vr{x? .
६.०४	ejg lgdf{0f	o; cGtu{t ejg, uf]7, 6x/f lgdf{0f ug{ nfUg] ;a} vr{x? kb{5g}\ .
६.०५	;fj/hlgs lgdf{0f vr{	o; /sd leq ejg jfx]ssf cGo ;Dk"0f{ lgdf{0f / k"FlhLut ;'wf/ ;DaGwL vr{ kb{5g}\ . h:t} /fhdftu{, ;8s, k'n, /f]kj], xjfO{ d]bfg, ;+rf/, ljb't, kfgL, gx/, jg, vfgL ;DaGwL cfof]hgf, cflbsf] vr{ . ;fy} lgdf{0f ;DaGwL nfut, lgdf{0f sfo{;Fu k Tolf ;DaGwL OGwg vr{ / g;{/L lgdf{0f / j[lff/f]k0f h:tf vr{ klg kb{5g}\ .
६.०६	k+"hLut ;'wf/ vr{	o; cGtu{t e]/x]sf] ejg jf k"FlhLut ;+rgfsf] cfo' yk x'g] u/L ul/g] vr{x? kb{5g}\ . t/ ;+rgfsf] lfdft yk ug]{ jf ePsf] cfsf/ jf nDafO{ yk ug{ nfUg] vr{ ejg ;DaGwL eP ^=) \$ / k"FlhLut lgdf{0f ;DaGwL eP ^=)% df ;dfj]z ug'{ kb{5 .
६.०७	cWoog tyf k"FlhLut k flj]ws k/fdz{ ;jf vr{	o; cGtu{t ;DefJotf cWoog vr{, ;j]{lf0f, l8hfOg, 8«O- vr{, cGj]if0f pTvgg / cg';Gwfg ;DaGwL vr{, lgdf{0f sfo{sf] ;kl/j]lf0f ug]{ sfdsf] k flj]ws k/fdz{ ;jf ;DaGwL vr{x? kb{5 .
७	nufgL	
७.०९	z]o/ nufgL	lhNnf ljsf; ;ldltm] j}+s jf cGo ;+:yfdf u/]sf] z]o/ nufgL

9.02	C0f nufgL	IhNnf ljsf; ;ldlt[n] j}+s jf cGo ;+:yfdf u/]sf] C0f nufgL
5	k"hLut cg'bfq	
5.01	;xsf/L ;+:yf tyf Joj;foL ;+3 ;:yfnfO{ cg'bfq	;xsf/L ;+:yf tyf Joj;foL ;+3 ;:yfnfO{ lbOg] k"FlLut cg'bfq ;DjGwL vr{x? kb{5g\ .
5.02	:yfgLo lgsfonfO{ lgzt{ cg'bfq	:yfgLo lgsfo cfkm{n] rog ug]{ sfo{qmdsf nflu lbOg] rfn' cg'bfq .
5.02.01	gu/kflnsf÷ufpF ljsf; ;ldlt cg'bfq	g=kf=÷uf=lj=:= nfO{ lbg] cg'bfq jfktsf] k"FlLut ;DaGwL vr{/sd
5.02.02	pkef]Qmf ;ldlt cg'bfq	pkef]Qf ;ldlt nfO{ lbg] cg'bfq jfktsf] k"FlLut ;DaGwL vr{/sd
5.02.03	u}/;sf/L ;+:yf÷Sna cg'bfq	u}/ ;sf/L ;+:yf / Snjx?nfO{ lbg] cg'bfq jfktsf] k"FlLut ;DaGwL vr{/sd
5.03	;fdflhs ;]jf – lgzt{ cg'bfq	;fdflhs ;+:yf÷lgsfo cfkm{n] rog ug]{ sfo{qmdsf nflu lbOg] rfn' cg'bfq .
5.03.01	Izlf If]q cg'bfq	Izlf0f ;+:yfx?nfO{ lbg] k"FlLut cg'bfq ;xfotf /sd
5.03.02	:jf:Yo cg'bfq	:jf:Yo ;+:yfx?, c:ktnx?nfO{ lbOg] k"FlLut cg'bfq ;DaGwL vr{
5.03.03	cGo ;fdflhs lf]q cg'bfq	cGo ;fdflhs lf]q ;DaGwL ;+3 ;+:yfx?nfO{ lbOg] k"FlLut cg'bfq /sd
5.04	;fdflhs ;+:yf – ;zt{ cg'bfq	IhNnf ljsf; ;ldlt sf] tkm{af6 tf]lsPsf] sfo{qmd ;~rfng ug{ ;fdflhs ;+:yfnfO{ lbg] rfn' cg'bfq .
5.05	:yfgLo lgsfo – ;zt{ cg'bfq	:yfgLo lgsfonfO{ tf]lsPsf] sfo{ ug{ k bfq ul/g] k"Flhut vr{ ;DaGwL /sd .
9.02	e}k/L cfpg]	jh]6 th'{df ubf{ ls6fgL;fy vr{ zLif{s tf]Sg ;Dej gePsf k"FlLut vr{x? ;DaGwL /sdx? ah]6 th'{df k of]hgsf nflu dfq} o; zLif{sdf k :tfj ug{ ;lsg]5 . Tf/ vr{ ubf{ jfF8kmfF8 u/L ;DjGwt vr{ zLif{s cGtu{t g} kf/L vr{ ug'{ kb{5 . of] vr{ zLif{saf6 vr{ ug}{ u/L clVtof/L jf lgsf;f lbg jf vr{ ug{ ldNb}g .
90	;fjf e'QmfgL	
90.01	cfGtl/s C0fsf] ;fjf e'QmfgL	o; cGtu{t cfGtl/s C0fsf] ;fFjf e'QmfgL ;DaGwL vr{ kb{5 .
90.02	jfXo C0fsf] ;fjf e'QmfgL	o; cGtu{t j}b]zs C0fsf] ;fFjf e'Qmgl ;DaGwL vr{ kb{5 .

cg';"rL -&
 - lgod #(sf] pklgod -!_ sf] v08 -u_ / lgod ^) sf] pklgod -!_ sf] v08 -u_ ;Fu ;DjlGwt_

If]qut ah]6 ljlgoft]hg

IhNnf ;+s]t	If]qut ;+s]t	gfd	sfo{qmd ;+s]t	s}lkmot
o₁	:yfgLo lgsfo ;fwf/Of k zf;g	XXXX	sfo{qmd ;+s]t \$ c+ssf] sfod ug]{	
o₂	pBf]u, jg tyf jftfj/Of	XXXX		
o₃	s[lif tyf ;xsf/L	XXXX		
o₄	k"jf{wf/ ljsf;	XXXX		
o₅	lzlff tyf v]ns'b	XXXX		
o₆	:jf:Yo	XXXX		
o₇	;fFjf tyf Aofh e'QmfgL	XXXX		
o₈	cGo	XXXX		

cg';"rL -
-lgod #(sf] pkIgod -!_ sf] v08 -3_ / lgod ^) sf] pkIgod -!_ sf] v08 -3_ ;Fu ;DjIGwt_

जिल्लाको संकेत नम्बर

०१ ताप्लेजुङ्ग, ०२ पाँचथर, ०३ इलाम, ०४ भापा, ०५ सखुवासभा, ०६ तेह्रथुम, ०७ भोजपुर, ०८ धनकुटा, ०९ सुनसरी,
१० मोरङ्ग, ११ सोलुखुम्बु, १२ खोटाङ्ग, १३ उदयपुर, १४ ओखलढुङ्गा, १५ सप्तरी, १६ सिराहा, १७ धनुषा, १८ महोत्तरी,
१९ सलाही, २० सिन्धुली, २१ रामेछाप, २२ दोलखा, २३ सिन्धुपाल्चोक, २४ रसुवा, २५ धादिङ्ग, २६ नुवाकोट, २७
काठमाण्डौ, २८ ललितपुर, २९ भक्तपुर, ३० काभ्रेपलान्चोक, ३१ मकवानपुर, ३२ रैतहट, ३३ वारा, ३४ पर्सा, ३५
चितवन, ३६ नवलपरासी, ३७ रुपन्देही, ३८ कपिलबर्स्तु, ३९ अर्धाखाची, ४० पाल्पा, ४१ गुल्मी, ४२ स्याङ्जा, ४३
तनहु, ४४ गोरखा, ४५ मनाङ्ग, ४६ लमजुङ्ग, ४७ कास्की, ४८ पर्वत, ४९ वाग्लुङ्ग, ५० म्याग्दी, ५१ मुस्ताङ, ५२ मुगु,
५३ डोल्पा, ५४ हुम्ला, ५५ जुम्ला, ५६ कालिकोट, ५७ रुकुम, ५८ रोल्पा, ५९ पूठान, ६० दाढ, ६१ सल्यान, ६२ बाँके,
६३ वर्दिया, ६४ सुर्खेत, ६५ जाजरकोट, ६६ दैलेख, ६७ कैलाली, ६८ डोटी, ६९ अछाम, ७० वाजुरा, ७१ बझाङ्ग, ७२
दार्चुला, ७३ वैतडी, ७४ डेल्थुरा र ७५ कन्चनपुर हुनेछ ।

cg';"rL - (
 -lgod !* sf] pklgod -!_ sf] v08 -u_, lgod #(sf] pklgod -!_ sf] v08 -^a_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -^a_ ;Fu ;DjlGwt_

/l;b gDa/=====

===== sfof{no

cfDbfgL /l;b

ldlt

M-

ljj/Of		vf=kf =g+=	/sd	
afkt -!_	cfDbfgL ;^o]t gDa/ -@_		?k}of“ -#_	k};f -\$_
hDdf				
clf/]kL				

/sd a'emfpg]sf] ;xL

/sd a'em\g]sf] ;xL

b|i6JoM

-!_ :yfgLo lgsfon] /sd k|fKt ubf{ /sd a'emfpg]nfO{ of] e/kfO{ lbg'kg]{5 .
 -@_ of] /l;bsf] k|To]s gDa/sf] b'O{ k|lt agfO{ sfj{g /fv]/ /l;b sf6\g'k5{ . klxnf] k|lt /sd
 a'emfpg]nfO{ lbg'k5{ . bf]>f] k|ltsf] cfwf/df cfDbfgL n]h/df kf]li6^a ug'{k5{ .
 -#_ 5fk]sf] /l;b lhG;L vftfdf /l;b gDa/ ;d]t b]vg] u/L bflvnf ug'{k5{ .
 -\$_ lhG;L vftfaf6 /l;bsf] gDa/ pNn]v u/L /l;b a'em\g]sf] b:tvt u/fO{ lhDdf lbg'k5{ .
 -%_ /l;b /2 ug'{kg]{ ePdf ;f] /2 u/L ;f] /l;bsf] b'j} k|lt /l;bKof8df g} ;+nUg
 x'g'k5{ .

cg';"rL – !)
 -lgod !* sf] pklgod -!_ sf] v08 -3_, lgod #(sf] pklgod -!_ sf] v08 -r_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -r_ ;Fu ;DjlGwt
 ===== sfof{no
b}lgs cfo zLif{sut s/ ;+sng vftf

kfgf g+= =====

ldlt	/l;b g+=	cfo juL{s/0f	5"6 /sd ζ=	v"b lan /sd ζ=	hl/jfgf ζ=	s"n lan /sd ζ=

b|i6JoM

-!_ of] vftf b}lgs ?kdf eg'{kb{5 .
 -@_cfo juL{s/0fdf cfosf] d"n zLif{s n]Vg'k5{ . h:t} gu/kflnsfn] jxfn lj6f}/Ldf ln+bf !=!
 :yfgLo s/ n]Vg' kb{5 .

cg';"rL – !!
 -lgod !* sf] pklgod -!_ sf] v08 -^_, lgod #(sf] pklgod -!_ sf] v08 -5_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -5_ ;Fu ;DjlGwt_
 ===== sfof{no
nutL cfo vftf
-cfotkm{sf] JoIQmut vftf

kfgf g+=====

s/bftfsf] ljj/Of								
s/bftfsf] gfdM–		7]ufgfM–			kmf]g gDa/M–			
s/÷cfo zLif{sM–		<u>cf=j=</u>			<u>ltg'{kg]{ /sd</u>			
s/÷cfo ;DaGwL cGo ljj/0fM–								
c;"nL ljj/Of								
l:=g		cfosf] ljj/Of			a}+s bflvnf			
+=	cfDbfg L /l;b g+=	ldlt	/sd		a}+s vftf g+=	bflvnf ldlt		
			gub	cGo				
!	@	#	\$	%	^	&		
					*	(

b|i6JoM– of] kmf/fd s/bftfsf] s/ bfloTj s] 5 egL olsg ug{ ;3fp k'¥ofpg] x"bf Ps s/
 zLif{ssf nflu Ps kfgf 5'6\ofpg' pko'Qm x'G5 .

cg';"rL - !@

-lgod !* sf] pklgod -!_ sf] v08 -r_, lgod #(sf] pklgod -!_ sf] v08 -h_ / lgod ^) sf] pklgod -!_ sf]
v08 -h_ ;Fu ;DjlGwt_

===== gu/kflnsf
b}lgs s/ k|fIKt -lgoGq0f vftf

kfgf g+= ===

sfpG6/ g+=

ldlt	sfpG6/ sd{rf/Lsf] gfd	/l;b k of]u -;+Vof / gDa/_					s"n /l;b k of]u ;+Vof	ab/ /l;b gDa/	s"n ab/ /l;b ;+Vof / gDa/	sfpG6/ sd{rf/Lsf];xL	s/ clws[tsf] ;xL
		j8f g+=	j8f g+=	j8f g+=	j8f g+=	=====					

b|i6JoM of] vftf b}lgs ?kdf eg'{k5{ .

cg';"rL – !#
 -lgod #(sf] pklgod -!_ sf] v08 -em_ ;Fu ;DjlGwt_
 ===== sfof{no
j8fut s/ ;+sng vftf

kfgf g+= ===

cfo zLif{s g+=														
/l;b	/sd	j8f !	j8f @	j8f #	j8f \$	j8f %	j8f ^	j8f ==	s}lk mot					
/														

cg';"rL - !\$

-lgod !* sf] pklgod -!_ sf] v08 -5_, lgod #(sf] pklgod -!_ sf] v08 -`_ / lgod ^) sf] pklgod -!_ sf]
v08
-em_ ;Fu ;DjlGwt_

===== sfof{no
cf=j= =====
cfGtl/s ;|f|tsf] nutL c;`nL Ijj/Of

l:=g +=	zLif{s÷pk- zLif{s gDa/}	cfo zLif{s	c;`n x'g' kg]{ -nut_	ldGxf÷s\$ f	hDdf c;`n x'g'kg]{	ah]6 cg'dfg	c;`nL	a}+s bfvnf	c;`n x'g af“sL		
									gub df}Hbft	nfut	gub
!	@	#	\$	%	^	&	*	(!)	!!	!@
! @ # \$ % ! @ # \$	s"n hDdf	nufgLtkm{ Joj;fo s/ 3/w'L s/ jxfn s/ rfn"tkm{	hDdf								
		hDdf									

of] Ijj/Of ebff{ Wofq lbg'kg]{ s'/fx?
-!_ :yfgLo lgsfon] c;`n ug'{kg]{ sltko /sd nut /fVg'kg]{ vfnf 5g\ . To:tf] nutL /sddWo] slt c;`n eof], slt af“sL 5
eg]/ hfgsf/L Ing' ljeGg b[li6af6 cfjZos x'G5 . To;}n] o;df k'/fgf] nut / rfn" jif{ -h'g cf=j=sf] Ijj/Of agfOPsf] xf] ;f]
jif{_ sf] sf/faf/ 5'l§g] u/L b'O{ v08 agfOPsf] xf] .
-@_ rfn" jif{ dxn l) df n]lvPsf] /sd csf]{ jif{ dxn \$ df n]Vg' kg]{ x'G5 .
-#_ nuttkm{ dxn & cl3Nnf] jif{sf] ePsf] eg'{ kb}{g .
-\$_ of] ;xos cfly{s Ijj/Of ;/x x'G5 t/ clGtd n]vfk/Llf0f k|ltj]bg ;fy clgjfo{ ?kdf ;dfj]z x'g' cfjZos 5 .
-%_ d"n cfly{s Ijj/Ofdf h;sf] b:tvt 5 o;df klg ;f]xL cg';f/ b:tvt x'g'kb{5 .

cg';"rL – !%
 -lgod !* sf] pklgod -!_ sf] v08 -h_, lgod #(sf] pklgod -!_ sf] v08 -6_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -`_ ;Fu ;DjlGwt_

===== sfof{no
b}lgs sf/f]af/ ljj/Of

kfgf g+= =====

l;=	ef}r/ g+=	sf/f]af/sf] ljj/Of	cfotkm{			Jootkm{					af“sL		k dfloft ug]{			
			cfo			e'QmfgL										
			gub			gub	r]s g+=	/sd	hDdf	k]ZsL	a)+s	gub				
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	!#				
		ldlt ===== cl3Nnf] lbgsf] lhDd]jf/L														

of] ljj/Ofsf] p2]Zo / eg]{ tl/sf

!= of] ljj/Of k|ltlbgsf] cfly{s cj:yf s] 5 yfxf kfpgsf nflu tof/ ug'{kg]{ x'G5 .

@= k|To]s lbgsf] sf/f]af/dWo] ;^]t g+=, zLif{s, pk-zLif{s cg';f/ slt cfo-Joo eof] / slt
k]ZsL uof] eGg] s'/fsf] ;f/f+z agfO{ o;sf] k5fl8sf] efudf ;+sInt ?kdf n]Vg] Joj:yf
u/]df oyfy{ l:yIt olsg ug{ ;lhnf] kb{5 .

cg';"rL- !^
 -lgod !* sf] pklgod -!_ sf] v08 -em_, lgod #(sf] pklgod -!_ sf] v08 -7_ / lgod ^) sf] pklgod -!_ sf] v08 -6_ ;Fu ;DjlGwt_

===== sfof{no

uf]Zjf/f ef}r/

ef}r/ gDa/M
ldltM-

ljj/Of -!_	vf=kf=g+= -@_	cfDbfgL÷vr{ ;°]t gDa/ -#_	8]lj6 -\$_	qm]l86 -%_

hDdf

/l;b g+=M- k fKt /sdM-	r]s g+=M- r]s /sdM-
k]z ug]{sf] b:tvtM- gfd, y/M- kbM- ldltM-	:jLs[t ug]{sf] b:tvtM- gfd, y/M- kbM- ldltM-
a'lemlng]sf] ;xLM- gfd, y/M- b i6JoM- -!_ :yfgLo lgsfon] /sd cfDbfgL ubf{, vr{ ubf{ / k]ZsL km5\of}{6 ubf{ of] ef}r/ p7fpg' k5{ .	
-@_ k To)s cfly{s jif{ -k To)s jif{sf] >fj0fb]lv csf]{ jif{sf] cfiff9 d;fGt;Dd_ df of] ef}r/ ! g+= b]lv z'? ug'{k5{ . rfn' cfly{s jif{ ;dfKt e} gof" cfly{s jif{ nfu" ePkI5 k'gM ! b]lv z'? ug'{k5{ . t/ cfDbfgL / vr{sf] lgldQ 5'\$f 5'\$} ?kdf ! g+=b]lv ef}r/ ;+Vof z'? gu/L b'j} sf/f]af/sf] nflu oxL gDa/af6 qmdzM c° r9fp"b} hfg' k5{ .	
-#_ ljj/Of dxndf cg';"rL @& sf] cfDbfgLsf] juL{s/Of / cg';"rL @* sf] vr{sf] juL{s/0fsf] cfwf/df sf/f]af/sf] vftfsf] gfddf Psd'i6 8]lj6 jf qm]l86 hgfp' k5{ . To:sf] tntL/ sf/f]af/sf] ;+llfKt ljj/Of pNn]v ug'{k5{ . o; dxndf vr{ / cfDbfgL pNn]v ug}{ tl/sf lgDg ad]flhd x'g]5 . -pbfx/0fsf] nflu_	

gu/kflnsfn] xf6ahf/ s/af6 ζ= %)).- cfDbfgL ubf{

ljj/Of -!_	vf=kf =g+= -@_	cfDbfgL vr{ ;°]t gDa/ - #_	8]lj6 -\$_	qm]l86 -%_
gub÷j]+s 8]= xf6 ahf/ s/ qm]=		!=)#+	%)).-	%)).-
-/l;b gDa/ ===== af6 xf6ahf/ s/sf] /sd cfDbfgL afFw]sf]_				

hDdf %)).- %)).-

gu/kflnsfn] sd{rf/LnfO{ j}zfvsf] ζ= !))).- tnj lb+bf

ljj/Of -_	vf=kf =g+= -@_	cfDbfgL vr{ ;^]t gDa/ - #_	8]lj6 -\$_ qm]l8 6 -%_	
tnj 8] a}+s qm]= -lk= /fdk ;fbfsf] j}zfv dlxgfsf] tnj vr{ ePsf]		@=)!	!))).-	!))).-

hDdf !))).- !))).-

-\$_ vftf kfgf gDa/ -vf=kf=g+=_ dxndf sf/f]af/sf] n]vfsf] cfDbfgL÷vr{÷k]ZsL vftfsf] vftf
kfgf gDa/ n]Vg' kg]{5 .

-%_ cfDbfgL÷vr{ /sd gDa/ dxndf sf/f]af/sf] k|s[lt cg';f/sf] vr{ ;^]t gDa/ pNn]v ug'{
kg]{5 . pbfx/0fsf] nflu sfot{nosf] nflu snd sfuh vl/b ubf{ ef}r/ p7fp“bf o; dxndf vr{
;^]t gDa/ @=)\$ egL pNn]v ug'{ k5{ eg] dfnkf]tsf] /sd c;"n u/L ef}r/ p7fpg' kbf{ o;
dxndf ;^]t gDa/ !=)@ n]Vg' k5{ .

-^_ cfDbfgLsf] uf]Zjf/f ef}r/ p7fp“bf lbge/Lsf] hDdf /sdsf] cfDbfgL ef}r/ p7fpg 'k5{ .

-&_ j}b]lzs >f]tjf6 x'g] vr{sf] >f]t 5'l§g] u/L lx;fj b]yfO{ uf]Zjf/f ef}r/ tof/ ug'{ kg]{5 .

cg';"rL – !&

-lgod !* sf] pklgod -!_ sf] v08 -`_, lgod #(sf] pklgod -!_ sf] v08 -8_ / lgod ^) sf] pklgod -!_ sf]
v08 -7_ ;Fu ;DjlGwt

===== sfot{no
a}+s qubL lstfa

ldlt	uf]Zjf/f	ljj/Of	gub df}Hbft		a}+s				ah]6 vr{		k]ZsL		ljjw				s]lkmo t
			8]lj6	qm]l86	8]lj6	qm]l 86	r]s g+=	af"s L	vr{ zLif{s g+=	z=	kfPsf]	kml5{ Psf]	lx;fa g+=	8]la6	qm]l86		
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	#!	!\$!%	!^	!&	

b|6JoM–

!= of] kmf/fddf hDdf !& dxnx? 5g\ . z'? dxndf ldlt 5, ef}r/ :jLs[t eO{ h'g lbg clfy{s sf/f]af/ aGb x'G5 ;f]xL lbg ldlt /flvG5 .

@=uf]Zjf/f ef}r/ dxndf cfly{s sf/f]af/ x"bfsf] cfwf/e"t sfuhfts] uf]Zjf/f ef}r/ /fVg' k5{ . o;df uf]Zjf/f ef}r/ gDa/ r9fpq' k5{ .

#= ljj/Of dxndf cfjZostfg';f/sf] ;+lIfKt ljj/Of r9fpq' k5{ .

\$= gub df}Hbft cGtu{t b'O{ dxn 5g\ – 8]lj6 / qm]l86 .

%=gub /sd k|fKt ePdf kfPsf] /sd 8]lj6df r9fO{ s'g vftf jf s'g lx;faaf6 cfPsf x'g\ ;f] vftfdf Tolt g} /sd qm]l86 r9fOG5 . To:t] gubaf6 s;s]sf] gfp"df vr{ jf bf|vnf ePdf, kfpg]sf] n]vfd 8]la6 u/L o;df qm]l86 ul/G5 . gub sf/f]af/ ug{ k|itaGw nufOPsf]n] of] dxn w/] dfqfdf k|of]udf cfp"b}g . k]ZsL /sd jf a9L vr{ n]v]sf /sd gub} lkmtf{ x'g cfPsf] cj:yfdf dfq of] dxn k|of]udf cfp"5 .

= a}+s, cGtu{t qm]l86, 8]la6, r]s gDa/ / af"sL df}Hbft jf dxn 5g\ . 8]la6 / qm]l86sf dxn dfly pNn]v eP adf]lhd eg'{ k5{ . r]saf6 sf/f]af/ ePsf]df r]ssf] gDa/ /fVg'k5{ . af"sL dxnaf6 a}+sdf s] slt df}Hbft af"sL 5 eGg] b]vfp"5 .

= ah]6 vr{df b'O{ dxn 5g\ / ?k}of", vr{ zLif{s g+= dxndf vr{ ;DalGwt ah]6 gDa/ r9fpq], vr{ z= df h] hlt vr{ xf] ;f] /sd r9fpq' k5{ . of] 8]la6 ug{ /sd xf], oxL /sd ah]6 lx;fa d=n]=k=kmf=g+= * sf] ;DalGwt dxndf r9fOG5 . k]ZsL uPsf] /sdsf] k]ZsL km5\of}{6 x"bf klnx] uPsf] k]ZsL c°nfO{ qm]l86df -o;df C0f IrGxs] ;°t lbOG5_ /fVg' k5{ .

*= k]ZsLdf kfPsf / kml5{Psf b'O{ dxn 5g\ . oL dxndf k]ZsL hf"bf k]ZsL dxndf r9fOG5, k]ZsL km5\of}{6 x"bf h] hlt km5\of}{6 x'G5, ;f] r9fOG5 . k|fKt ePsf] /sdaaf6 km5\of}{6 ePsf] /sd s§f ubf{ af"sL ePsf] c° km5\of}{6 x'g af"sL k]ZsL eGg] cjut x'G5 .

(= of] dfl;s ?kdf cBfjlws u/L /fVg' k5{ ..

!= k|To]s dxn g+= \$, ^, !! / !% sf] hf]8 / dxn g+= %, & / !^ sf] hf]8 ldNg' k5{ .

cg';"rL- !*

-lgod !* sf] pklgod -!_ sf] v08 -6_, lgod #(sf] pklgod -!_ sf] v08 -9_ / lgod ^) sf] pklgod -!_ sf]
v08 -8_ ;Fu ;DjlGwt
===== sfof{no
jh]6 lx;fj

					tnj	eQf	
					!=)!	!=)@	!=)#=
:jLs[t jh]6							
	ldlt	;+s)t g+=	ljj/Of	hDdf			
lgsf;f							
vr{							

b|i6JoM

!= uf]Zjf/ ef}r/sf] cfwf/df o;df kf]li6- ug'{ kb{5 .
@= :jLs[t jh]6 v08df k|To)s vr{ zLif{sdf :jLs[t ePsf] jh]6 /sd n]Vg' kb{5 . lgsf;f v08df
k|To)s vr{ zLif{sdf lgsf;f ePsf] /sd n]Vg' kb{5 . vr{ v08df uf]Zjf/f ef}r/sf] cfwf/df
;DaGwLt vr{ zLif{sdf vr{ ePsf] /sd r9fpq' kb{5 .
#= rfn' vr{ / k"FhLut vr{sf nflu 5'\$f 5'\$} jh]6 lx;fj /fVg' kb{5 .
\$= ljb]zL ;|f]t ;dfj]z ePsf] sfo{qmd ;~rfng ug'{kbf{ dxn g+= \$ vr{ zLif{s ;°]t @=)! /
@=)@ a}7s eQf h:tf zLif{s ;°]t gDa/df आफ्ना] ;|f]t / ljb]zL ;|f]t u/L @ dxndf ljefhg
u/L tbg'?k >]:tf /fVg' kb{5 .
%= of] vftfdf r9fPsf] ljj/0fnfO{ dfl;s ?kdf hf]8 hDdf ;d]t u/L lx;fj lgsfNg' kg]{5 .

cg';"rL - !(
 -lgod !* sf] pklgod -!_ sf] v08 -7_, lgod #(sf] pklgod -!_ sf] v08 -0f_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -9_ ;Fu ;DjlGwt
 n]vf zLif{s ======
 kfgf g+=====
n]h/ vftf

jif{		ljj/Of	ef}r/ g+=	8]lj6	qm]l8 6	8]	df}Hbf t
dlxgf	ut]						

b|j6JoM -!_ of] vftf cfo, lgsf;f, vr{ / cGo sf]if, ;DklQ cflbsf] clen]vsf] k|of]hgsf] nflu
 tof/ ul/Psf] xf] .
 -@_ sf/f]af/sf] n]vf°g o; vftfdf u/L dfl;s / jflif{s k|ltj]bg kmf/fd o;} vftfsf]
 cfwf/df tof/ ug'{k5{ .
 -#_ of] vftfnfO{ cfjZostfg';f; ;xfos vftfsf] ?kdf klg k|of]u ug{ ;lsg]5 .

cg';"rL – @)
 -lgod !* sf] pklgod -!_ sf] v08 -8_, lgod #(sf] pklgod -!_ sf] v08 -t_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -0f_ ;Fu ;DjlGwt_
 ===== sfof{no
k]ZsL vftf

k]ZsL Ing]sf] gfdM– kfgf gDa/M–

===== ;fn -!_		ljj/Of -@_	uf]Zjf/f ef} = g+= -#_	8]lj6 -\$_		qm]l86 - %_		af“sL - ^_		k dfI0 ft ug]{ - &_
dlxgf	ut]			ż=	k} =	ż=	k} =	ż=	k} =	

b|i6JoM
 -!_ k]ZsL In+bf jf km5\of}{6 ubf{ of] vftfdf hgfp' k5{ .
 -@_ k|To]s k]ZsL Ing]sf] nflu Ps kfgf 5'6\ofpg' kb{5 .
 -#_ kfgf gDa/ -!_ af6 z'? ug'{k5{ .
 -\$_ ljj/Of dxndf s] afkt k]ZsL lbPsf] xf] ;f] pNn]v ug'{k5{ .
 -%_ 8]lj6 dxndf k]ZsL lnPkI5 c° r9fp' k5{ .
 -^_ qm]l86 dxndf kmf“6jf/L k]z u/L jf gub lkmtf{ u/]kl5 ef}r/ p7fO;s]kl5 k]ZsL
 km5\of}{6 ug{ o; vftfdf r9fp' k5{ .
 -&_ af“sL dxndf 8]lj6 dxnsf] /sdaf6 qm]l86 dxnsf] /sd 36fpbf af“sL ePsf] /sd b]vfp' k5{ .
 -*_ k|To]s ef}r/ vftfdf kf]li6^ ubf{ ;lrjn] k|dfI0ft ug]{ dxndf b:tvt u/L k|dfI0ft ug'{kg]{5 .

cg';"rL – @!
 -lgod !* sf] pklgod -!_ sf] v08 -9_, lgod #(sf] pklgod -!_ sf] v08 -y_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -t_ ;Fu ;DjlGwt
 ===== sfof{no
 @) =====;fn ===== dxLgf
vr{sf] kmf“6jf/L

cfly{s jif{M-

ah]6 pkzLif{s g+= M-

sfo{qmd-jh]6 zLif{ssf] gfd M-

=====	=====	ah]6 g+= /sd	ah]6 vr{ zLif{s	hDdf ah]6 l gof]hg	=====	ah]6 af“sL
===== dlxgfsf] vr{ ===== ;Ddsf] lgsf;f						
	!=)		tna			
	!=)@		eQf			
	!=)#[b}=e =eQ f			
	!=)\$		wf/f lah'nL			
	===== =					
	===== =					
	<u>hDdf</u>					

sf]ifsf] ci:yf

a}+ssf] gfdM-

a}+s vftf g+=M-

hDdf lgsf;fM-

a}+s df}HbftM-

hDdf vr{M-

gub df}HbftM-

k]ZsLM-

hDdfM-

k]ZsL s6fO{ af“sL vr{M-

a}+s vftf g+=M-

tof/ ug]{sf] ;xLM-

:jLs[t ug]{sf] ;xLM-

bhf{M-

bhf{M-

ldltM-

ldltM-

b|j6JoM != :yfgLo lgsfo cfGtl/s ;|f]t / g]kfn ;/sf/sf] ;|f]t dfq ePsf ah]6sf]

k|of]hgsf] nflu of] kmf/fd k|To]s dlxg eg'{ kg]{5 .

@= ah]6 pkzLif{s gDa/ cg';f/ of] ljj/Of tof/ ug'{kg]{5 .

#= cy{ jh]6 / k6s] lgsf;f ePsf pk lzif{ssf nflu 5'\$} vr{sf] kmf6jf/L tof/ ug'{ kb{5 .

cg';"rL - @#
 -lgod !* sf] pklgod -!_ sf] v08 -t_, lgod #(sf] pklgod -!_ sf] v08 -w_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -b_ ;Fu ;DjlGwt
 ===== sfof{no

@) =====;fn ===== dlxgfsf
a}+s lx;fasf] ljj/0f
]
 =====
 a}+s df}Hbft -a}+ssf] ljj/0f cg';f/_ ===== z=
 ===== hDdf ug{ aLr af6f]df k/L a}+s lx;fadf hDdf x'g gkfPsf]
 =====
 =====
 =====
 =====
 =====
 hDdf =====
 36fg]—e'QmfgL eO{ g;s]sf] r]s g+=M-
 =====
 =====
 g+=- =====
 =====
 g+=- =====
 g+=- =====
 g+=- =====
 g+=- =====
 =====
 =====
 =====
 =====
 oyfy{ a}+s df}Hbft ===== hDdf
 =====
 ufp“ ljsf; ;ldlt=g=kf=+lh=lj;=sf] ;]:tfaf6 b]lvPsf] a}+s df}Hbft
 ===== pko'{Qm a]xf]/f 7Ls 5 egL k]z ug]{ ldlt
 =====
 ;b/ ug]{ ldlt =====
 b|i6JoM-
 != klxn] x/kmdf a}+s ljj/0f cg';f/ a}+ssf] df}Hbft af“sL n]Vg' k5{ .
 @= bf];|f] x/kmdf a}+sdf hDdf ug{ k7fPsf] t/ aLr af6f]df k/L a}+sdf hDdf x'g gkfPsf
 snd qmd};“u n]Vg' k5{ .
 #= To;kl5 pko'{Qm ;a) sndx?sf] hf]8 lgsfNg' k5{ .
 \$= bf];|f] snddf a}+ssf gfp“df r]s sfl6;s]sf, t/ a}+saf6 ehfO{ g;s]sf r]sx? h] hlt
 b]lvOG5 tL r]s gDa/ / r]s /sdx? qmd};“u n]Vg' k5{ .
 %= pko'{Qm a}+saf6 ehfO{ g;s]sf r]sx?sf] hDdfhDdL lgsfnL a}+ssf] ljj/0faf6
 b]lvPsf] df}Hbft;“u a}+s df}Hbft lgsfNg' k5{ .
 ^= clg ;]:tfaf6 b]lvg cfpPsf] df}Hbft lgsfNg' k5{ .
 &= olt u/]kl5 lx;fa 7Ls ePdf ;]:tsf] df}Hbft;“u a}+ssf] oyfy{ df}Hbft;“u ;Gt'ng x'G5 .

*= of] ij/Of k|To]s dlxgfd tof/ u/L tfn's lgefudf vr{sf] kmf“6jf/L ;fy k7fpg' k5{ .

cg';"rL -@\$

-lgod !* sf] pklgod -!_ sf] v08 -y_, lgod #(sf] pklgod -!_ sf] v08 -g_ / lgod ^) sf] pklgod -!_ sf]
v08 -w_ ;Fu ;DjlGwt_

===== sfof{no

e'QmfgL lbg jffFsLsf] ljj/0f

ldlt	ljj/0f	uf]Zjf/f ef}r/ g+=	8]lj6		qm]l86		8]==qm]=	afFsL	
			?=	k}={	?=	k}={		?=	k}={

=====

=====

=====

cfly{s k|zf;g zfvf k|d'v
k|d'v

sfof{no

b|i6Ao M e'QmfgL lbg afFsL sf/f]jf/sf] uf]Zjf/f ef}r/ qmd} ;+u v8f u/L o; vftfdf r9fpg'
k5{ . sfof{no k|d'v / cfly{s k|zf;g zfvf k|d'vn] k|dfI0ft ug'{ kg]{5 .

cg';"rL - @%
 -lgod !* sf] pklgod -!_ sf] v08 -b _, lgod #(sf] pklgod -!_ sf] v08 -k_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -g_ ;Fu ;DjlGwt
 ===== sfof{no
cf=j= ===== sf]
jflif{s cfly{s ljj/Of

sfo{qmd÷cfot]hgfsf] gfdM

7]ufgfM

ah]6 pkzLif{s g+=M-

ah]6	ah]6	:jLs[t	K"/s		/sdfGt/			hDdf	Igsf;f	vr{	af"sL		s}lk mot
/sd g+=	vr{ lzf{s	ah]6 c°	yk	36	;°]t g+=	yk	36	ah]6	Igsf;f	vr{	gub	ah]6	
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	!#	!\$
!=)	tnj												
!=)@	eQf												
	s"n hDdf												

df}Hbftsf] cj:yf

@= a}+s vftt gDa/M

\$= k]ZsL af"sL

-s_ ut cf=j=:Ddsf] j=

-v_ o; cf=j=sf] j=

hDdf j=

:jLs[t ug}{sf] ;xLM

bhf{M

ldltM

tof/ ug]{sf] ;xLM

bhf{M

ldltM

b|i6JoM

!= ah]6 pkzLif{s gDa/ cg';f/sf] ah]6 pkzLif{s cg';f/ of] ljj/Of tof/ ug'{kb{5 .

@= a}+s vftfdf ljeGg pkzLif{ssf] /sd eP k|To}s pkzLif{ssf] vftf cg';f/sf] af"sL sIt xf] v'nfpg' kb{5 .

#= j}b]zs ;|f]t ;df]z ePsf]df ;|f]t v'Ng] u/L tof/ ug'{ kb{5 .

\$= g]kfn ;sf/sf] ;|f]t ePsf] ljsf; ah]6sf] nflu of] ljj/Of eg'{ kb{5 .

cg';"rL – @^
 -lgod !* sf] pklgod -!_ sf] v08 -w_, lgod #(sf] pklgod -!_ sf] v08 -km_ / lgod ^) sf] pklgod -!_
 sf] v08 -k_ ;Fu ;DjlGwt
 ===== sfof{no

===== ;fn ===== dlxgf

dfl;s IjQLo k|ltj]bg

ut dlxgf;Dd -/sd j=	lij/Of	ah]6 cg';f/	o; dlxgf - /sd j=	s"n
	<u>cphotkm{</u> o;df cphotkm{sf pk- zLif{ssf} gfd juL{s/Of cg';f/ qmd};“u n]Vg] s"n hDdf			
	<u>Joo tkm{</u> o;df klg Jootkm{sf zLif{ssf} juL{s/Of cg';f/ g} lij/Of n]Vg]. k]ZsL ;fk6L			
	<u>hDdf</u>			
	<u>df}Hbft</u> a}+s gub			
	s"n hDdf			

cg';"rL – @&
 -lgod !* sf] pklgod -!_ sf] v08 -g_, lgod #(sf] pklgod -!_ sf] v08 -a_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -km_ ;Fu ;DjlGwt_
 ===== sfof{no

cf=j= =====

jflif{s cfo–Joo ij/0f

ut jif{ cg'dflg t /sd ζ=	ut jif{ jf:tljs /sd ζ=	cfo zLif{s	o; jif{ cg'dflgt /sd ζ=	o; jif{ jf:tljs /sd ζ=	ut jif{ /sd ζ=	Joo zLif{s	:jLs[t ah]6	vr{ ζ=
		z'? df}Hbft a}+s ζ= _____ gub ζ= _____ cfGtl/s ; f]t != _____ @= _____ #= _____ \$= _____ jf≈o ; f]t != _____ @= _____				rfn' vr{ k"FnLut vr{ <u>k]ZsL</u> ;~rfng vr{tkm{ sfo{qmd vr{tkm{ <u>;fk6L</u> <u>df}Hbft</u> a}+s df}Hbft _____ gub df}Hbft _____		

cf=k|= zfvf k|d'vsf] b:tvtM– :jLs[t
 ug]{sf] b:tvtM–
 gfdM–
 bhf{M–
 ldltM–
 b|j6JoM– -!_ cfGtl/s ;|f]ttkm{ cfosf] d"n zLif{ssf] gfd h:t} != :yfgLo s/, !=@ ;]jf z'Ns n]Vg] . jf≈o
 ;|f]ttkm{ klg To:t} n]Vg] .
 -@_ Joo v08sf] ;~rfng vr{df k|zf;sLo vr{sf] s"n /sd n]Vg] .
 -#_ n]vf k/LfsnfO{ jflif{s ?kdf lbg'kg]{ k|ltj]bg xf] .

cg';"rL – @*
 -lgod !* sf] pklgod -!_ sf] v08 -k_, lgod #(sf] pklgod -!_ sf] v08 -e_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -a_ ;Fu ;DjlGwt_

===== sfof{no

cfDbfgL vr{sf] t'ngfTds ljj/Of

;"]t	ljj/Of	ut cf=j= sf] v"b	rfn" cf=j=			cfufd L cf=j= sf] ah]6	s}lk mot
			ah]6	v"b	km/s		
	cfDbfgL :yfgLo ljsf; z'Ns ;jf/L s/ 3/w'/L, ;DklQ, 3/jxfn s/ tyf dfnkf]t Joj:flos s/ cGo s/ tyf 6]Ss z'Ns tyf hl/jfgf ;fDklQsf] cfo cGo cfo nufgLaf6 cfo rGbf tyf k':sf/						
	hDdf						

cg';"rL – @(
 -lgod #(sf] pklgod -!_ sf] v08 -d_ ;Fu ;DjlGwt_
 ===== gu/kflnsf

cfly{s jif{=====
;Gt'ng k/LIf0f

8]lj6			qm]l86		
ah]6 zLif{s g+=	ah]6 zLif{s	/sd	ah]6 zLif{s g+=	ah]6 zLif{s	/sd
<u>I:y/ ;DklQ</u> <u>e"Id</u> <u>k"j{ of]hgf vr{ -</u> <u>:fO6 8]enknd]G6</u> <u>jS;{_</u> <u>ejg</u> <u>;jf/L ;fwg</u> <u>sfof{no pks/0f</u> <u>kmlg{r/</u> <u>KnfG6 P08</u> <u>OSjLkd]G6</u> <u>cw/f rfn' sfd</u> <u>bL3{sfing</u> <u>:DklQ</u> <u>bL3{sfing</u> <u>nufgL</u> <u>bL3{sfing C0f</u> <u>bL3{sfing</u> <u>w/f}6L</u> <u>ckn]vg af"sL vr{</u> <u>rfn" k"hl</u> <u>df}Hbft</u> <u>cNksflng nufgL</u> <u>k]]ZsL tyf</u> <u>w/f}6L</u> <u>k"j{ e'QmfgL</u> <u>cfoof]Uo vftf</u> <u>gub df}Hbft</u> <u>a)+s df}Hbft</u> <u>:fnj;fnL vr{</u> <u>tnj tyf ;'ljwf</u> <u>sfo{;~rfng vr{</u> <u>cGo vr{</u> <u>cGo z'Ns</u> <u>x f;s6\6L</u>			<u>sf]if, art sf]if tyf</u> <u>k[fjwfg</u> <u>gu/kflnsf sf]if</u> <u>k[fjwfg</u> <u>bL3{sfing bfloTj</u> <u>bL3{sfing C0f</u> <u>bL3{sfing</u> <u>w/f}6L tyf</u> <u>I/6]G;g</u> <u>rfn' bfloTj</u> <u>cNksflng C0f</u> <u>bL3{sfing</u> <u>C0fsf] rfn' ls:tf</u> <u>cNksflng</u> <u>w/f}6L, I/6]G;g,</u> <u>k"j{ e'QmfgL</u> <u>e'QmfgLof]Uo</u> <u>vftf</u> <u>sfg"gL vr{ -</u> <u>I88S;g_</u> <u>ckn]vg af"sL vr{</u> <u>cfDbfgL</u>		
8]lj6 hDdf			qm]l86 hDdf		

cfly{s k|zf;g k|d'v

;lrj

cg';"rL - #)
 -lgod #(sf] pklgod -!_ sf] v08 -o_ ;Fu ;DjlGwt_
 ===== gu/kflnsf

-cfiff9 d;fGt===== ;fn_

if;nft

ljj/0f	cg';"rL	rfn" cf=j=	ut cf=j=
<u>:DklQ</u> :yfoL ;DklQ bL3{sflng ;DklQ <u>rfn";DklQ</u> df}Hbft cNksflng nufgL k]ZsL tyf w/f}6L k"}{ e'QmfgL cfoo[Uo vftf a}+s df}Hbft gub df}Hbft <u>rfn" bfloTj</u> ljqLo ;+:yfaf6 cNksflng C0f bL3{sflng C0fsf] rfn" ls:tf bL3{sflng C0fsf] rfn" Jofh cNksflng w/f}6L e'QmfgLof]Uo vftf v'b rfn" ;DklQ -rfn" ;DklQ – rfn" bfloTj_ <u>bL3{sflng bfloTj</u> bL3{sflng C0f bL3{sflng w/f}6L v"b ;DklQ sf]if, art tyf k fjwfg gu/kflnsf sf]if art tyf k fjwfg Plss[t ;Nk{ ;÷l8lkml;6 s"n sf]if df}Hbft			

cg';"rL - #!
 - lgod #(sf] pklgod -!_ sf] v08 -/_ / lgod ^) sf] pklgod -!_ sf] v08 -e_ ;Fu ;DjGwt_
 ===== sfof{no

DkIQ Ijj/Of

!= :yfoL ;DkIQ

Ijj/Of ζ=	hldg ζ=	eig ζ=	lgdf{ 0f ,fO6 ζ=	oGq, pks/Of tyf ;jf/L ;fwg ζ=	kmlg{ r/ ζ=	hDdf ζ=
<u>nfut jf d"No</u> z'? df)Hbft rfn" jif{df yk rfn" jif{df vr{ cIGtd df)Hbft	—	—	—	—	—	—
<u>Piss[t x f;s6\6L</u> z'? df)Hbft rfn" jif{df s6\6L ckn]vg cIGtd df)Hbft	—	—	—	—	—	—
<u>v"b d"No</u> rfn" cf=j=sf] cGtdf	—	—	—	—	—	—
<u>ut cf=j=sf]</u> cGtdf	—	—	—	—	—	—

@= bL3{sfing ;DkIQ

ut jif{

rfn" jif{

z]o/ nufgL

;/sf/L jf]08

d'2tL hDdf

bL3{sfing C0f

bL3{sfing hDdf

8]km8{ vr{

hDdf

#= rfn" ;DkIQ

s= cNksflng nufgL

d'2tL hDdf

;/sf/L jf]08

v= k]ZsL tyf w/f}6L

7]sb/-cfk"lt{stf{nfO{ k]ZsL

j8f-:OnfsfnfO{ k]ZsL

sd{rf/L JolQmut k]ZsL

sd{rf/L sfo{qmd k]ZsL

cGo k]ZsL

w/f}6L

u= cfoof]Uo vftf -cfDbfgL zLif{s_

3= a}+s df}Hbft

rfn" vftf

art vftf

-e'QmfgL af"sL r]s_

hDdf

\$= sfif

:fwf/Of sf]if		
Ijz]if sf]if		
;DkIQ k'gM:yfkg sf]if		
;DkIQ k'gMd"Nof ^o g cfo		
df}HbfQ ;DkIQsf] d"No	_____	_____
<u>%= k fjwfg</u>		
x f;s6\6L		
pkbfg		
v/a C0fx?	_____	_____
<u>^= bL3{sfIng bfloTj</u>		
s= bL3{sfIng C0f		
IjQLo ;+:yfaf6		
;/sf/af6		
cGoaf6	_____	_____
v= bL3{sfIng w/f}6L	_____	_____
<u>&= rfn" bfloTj</u>		
s= cNksfnLg C0f – IjQLo ;+:yf		
a}+sx?af6		
clwljsif{ -cf]e/8«fk\m6_	_____	_____
v= bL3{sfIng C0fsf] rfn" ls:tf	_____	_____
u= cNksfIng w/f}6L, l/6]G;g, k"j{ e'QmfgL	_____	_____
3= e'QmfgL lbg'kg]{ vftf	_____	_____
<u>*= tnj tyf eQf</u>		
s= tnj	_____	_____
v= eQf tyf cGo ;'ljwf	_____	_____
<u>(= :~rfng vr{</u>		
s= ;]jf	_____	_____
v= offtfoft -lghL ;jf/L jfx}s_	_____	_____
u= ;jf/L ;fwg ;~rfng vr{	_____	_____
3= ;+rf/	_____	_____
<u>!= cGo vr{</u>		
b}jL k sf]k p4f/		
5fqlj[!Q		
rGbf		
;]ldgf/ tyf uf]i7L		
k bz{gL tyf pT;j		
cGo	_____	_____
<u>!= cGo z'Ns</u>		
OGe]G6/L gf]S;fg k fjwfg		
v/fj C0fsf] k fjwfg		
;DkIQ laqmLdf gf]S;fgL		
/fh:j ;+sngdf sldzg	_____	_____

cg';"rL - #@
 -lgod #(sf] pklgod -!_ sf] v08 -vu_ ;Fu ;DjlGwt_
 ===== sfof{no

3/ Ijj/Of vftf

;8ssf] gfdM-												;8s ;°]tM-												kfgf g+=====		
!	@	#	\$	%	^	&	*	()	!)	!!	!@	!	@	#	\$	%	^	&	*	()	!)	!!	!@	
q	3/wgL sf]	3/ g+=	j8f g+=	3/sf]	tNnf	lsQf	lsQf sf]	lgdf {Of	IKnGy lf]qkmn	jt{df g	ef}lts															
m																										
=																										
;																										
+																										
=																										
gfd																										
!																										
@																										
#																										
\$																										
%																										
^																										
&																										
*																										
(

cfly{s k|zf;g zfvf k|d'vsf] b:tvt

:lrjsf] b:tvt

b|i6JoM -!_ 3/sf] lsl;d dxndf k|m]d, :6«Sr/, cf/=l;=l;= 5fgf h:tf 5fgf, 6fon 5fgf, v/sf]
 5fgf s] xf] ;f] v'nfpdg' k5{ .
 -@_ jt{dfg pkof]u dxndf 3/sf] cfkm}+ pkof]u u/]sf] jf ef8f nufPsf] jf cf+lzs
 ef8f nufPsf] pNn]v ug'{k5{ .
 -#_ ef}lts ;'ljwf dxndf lah'nL, vfg]kfgL, 9n, 6]lnkmf]g 5 5}g ;f] pNn]v ug'{k5{ .

cg';"rL -##
 -lgod !* sf] pklgod -!_ sf] v08 -km_, lgod #(sf] pklgod -!_ sf] v08 -n_ / lgod ^) sf] pklgod -!_
 sf] v08 -d_ ;Fu ;DjlGwt_
 ===== sfof{no
 ===== ;fn ===== dlxgf

a}+s vftfsf] cfDbfgL vr{sf] dfl;s lji/0f

l;=g+=	vftfsf] gfd	ut dlxgf ;Ddsf]		of] dlxgfsf]		o; dlxgfsf] afFsL	s}lkmot
		cfDbfgL	vr{	cfDbfgL	vr{		

tof/ ug]{
ldlt

:jLs[t ug]{
ldlt

cg';"rL - #\\$
 -lgod #(sf] pklgod -!_ sf] v08 -j_ / lgod ^) sf] pklgod -!_ sf] v08 -o_ ;Fu ;DjlGwt_
 ===== sfof{no

k|lttkq clen]v vftf

vf=kf= g+=M=====

I;=	k lttkq vf]Ng] JolQm jf kmd{sf] gfd	k lttkq g+= / ldlt	/sd	ljifo	cjlw	k lttkq vf]n]sf] a)+ssf] gfd / 7]ufgf	aGb x'g] ldlt	Dofb yk u/]sf] ldlt	aGb ePsf] ldlt	k]ZsL vftf kfgf g+=	;fdg pTkIQ ePsf] b]z / pTkfbg ePsf] ldlt	s]kmot

cg';"rL - #%

- lgod #(sf] pklgod -!_ sf] v08 -; lgod ^) sf] pklgod -!_ sf] v08 -/_ ;Fu ;DjlGwt_

===== sfot{no

j}+s Uof/]06L clen]v vftf

vf=kf= g+=M=====

I;g+=	7]s]bf/ jf kmd{sf] gfd	j}+s Uof/]06L g+=	Uof/]06L /sd	j}s Uof/]06L hf/L ug}{ j}+ssf] gfd, 7]ufg	Uof/]06L hf/L ldlt	Uof/]06L ;dfKt x'g] ldlt	cjlw	Dofb yk u/[sf] ldlt	Dofb yk kl5 Dofb ;dfKt x'g] ldlt	j}+s Uof/]06Lsf] k sf/ df]ljenfOh]zg ÷k/km/d]G;	s}lkmot

cg';"rL -#^
 -lgod !* sf] pklgod -!_ sf] v08 -a_, lgod #(sf] pklgod -!_ sf] v08 -if_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -n_ ;Fu ;Dj|Gwt
 ===== sfof{no
 =====;fn ===== dlxgfsf]

tna e'QmfqL kmf/fd

l;=g+=	bhf{	sd{rf/Lsf] gfd y/	z'? tnj :s]n	u]8 /sd	hDdf	eQf	cGo eQf	s=;+=sf]if yk	jLdf yk	s'n hDdf	df;s s		
											;+ro sf]if	jLdf	gfu/Ls nufgL sf]if

tof/ ug]{
ldlt

:jLs[t ug]{
ldlt

cg';"rL - #&
 -lgod !* sf] pklgod -!_ sf] v08 -e_, lgod #(sf] pklgod -!_ sf] v08 -z_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -j_ ;Fu ;DjlGwt_
 ===== sfof{no

cf=j=====
jflif{s tnjL k|ltj]bg

>L=====
 =====.

o; ===== sfof{nosf] ===== cfly{s jif{sf] z'? b]lv cGt ts lgDg sd{rf/Lx?n]
 lgDg adf]lhd tnj kfpg] ePsf]n] nut /fVg x'g cg'/f]w ul/Psf] 5 . o;df o;} cfly{s jif{ leq
 s'g} lsl;djf6 kl/jt{g x'g cfPsf] To;} ;dodf ;"lrl ul/G5 .

l;=g+=	;+s]t g+=	sd{rf/Lsf] gfd	bhf{	;)jf	;d"x	pk ;d"x	xfnf] kbdf lgo'IQm÷j9'jf ldlt	tnj :s]n	==>fjOf eGbf cuf9Lsf] u]8	k flj]ws tyf cGo ;'lawf	hDdf u]8 ?=	hDdf tnj

tof/ ug]{ k]z ug]{ ;b/
 ug]{ ldlt ldlt ldlt

!= of] k|ltj]bg cfly{s k|zf;g zfVfn] tof/ u/L cfGt/Ls n]vf k/LIfOf zfVfdf k7fpg' kg]{5 .

@=

cfGt/Ls n]vf k

#= k|To]s aif{ tnjL k|ltj]bg kfl/t u/fO{ tnj vr{ n]Vg' kb{5 .

cg';"rL - #*
 -lgod !* sf] pklgod -!_ sf] v08 -d_, lgod #(sf] pklgod -!_ sf] v08 -x_ / lgod ^) sf] pklgod -!_ sf]
 v08 -;_ ;Fu ;DjlGwt_

===== sfof{no

e|d0f cfb]z
 cGt/b]zLo÷cGt/f{li6«o
 ;+VofM=====
 ldlM=====

!= gfdM-
 @= bhf{M-
 #= e|d0f ug]{ :yfgM-
 \$= e|d0fsf] p2]ZoM-
 %= e|d0f ug]{ cjlwM- ===== b]l/v
 ===== ;Dd
 ^= e|d0f ug]{ ;fwgM-
 &= e|d0fsf] lgldQ k]ZsLM-
 e|d0f eQfM-
 b}lgs eQfM-
 km'6s/ vr{M-
 *= e|d0f ;DaGwL cGo cfb]zM-

e d0fdf hfg]sf] b:tvt ug{ :jLs[tL lbg]sf] b:tvt b i6JoM- != cGt/f{li6«o / cGt/b]zLo b'O{ lsl;dsf e d0f x'g] x'gfn] h'g lsl;dsf] e d0f cfb]z xf] ;f]xL lsl;d pNn]v ug'{kb{5 . @= Ps cfly{s jif{leq e d0f cfb]z eP hltsf] qmdfg';f/sf] gDa/ g} e d0f cfb]z ;+Vofdf n]Vg' k5{ . #= e d0f cfb]z lbg] kbflwsf/Lsf] gfd tyf bhf{ / pQm kbflwsf/Lsf] sfof{no klg pNn]v ug'{kb{5 . \$= e d0f ug]{ :yfg pNn]v ubf{ vf; sfd ul/g' kg]{ Ps jf a9L :yfg eP ;f]xL adf]lhd :yfgsf] gfd n]Vg'k5{ . %= e d0fsf] p2]Zo pNn]v ug'{ kb{5 . ^= e d0f ug]{ cjlw tf]Sbf e d0fstf{nfO{ s] slt lbg nfUg] xf] ;f] cjlw tf]Sg' k5{ . &= e d0f ;fwgdf cj:yfg';f/ s]af6 e d0f ug'{kg]{ xf] ;f] n]Vg'k5{ . *= e d0f ;DaGwL cGo cfb]z eP ;f] n]Vg'k5{ .	l;kmfl/z ug]{sf] b:tvt ===== e d0f
---	---------------------------------------

cg";'rL -#(
 -lgod !* sf] pklgod -!_ sf] v08 -o_, lgod #(sf] pklgod -!_ sf] v08 -lf_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -if_ ;Fu ;DjlGwt_
 ===== sfof{no

b}lgs tyf e|d0f vr{sf] lan

gfdM gTyL /l;b lan cflbsf ;+Vof M

bhf{ ->]0fL v'Ng] u/L_M

sfof{nom

sd{rf/Lsf] :yfoL 7]ufgfM

e|d0fsf] p2]ZoM

k :yfg		kx'r		e d0f ;fwg	e d0f vr{	b}lgs vr{			xf]6n af; vr{			km'6s/ vr{		s"n hDdf	s}lkmot
:yfg	ldlt	:yfg	ldlt			lbg	b/	hDdf	lbg	b/	hDdf	ljj/0f	hDdf		
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	!#	!\$!%	!^
hDdf															

!= e d0f vr{ -dxn ^_ sf] hDdf ?=	:jLs[t e d0f cfb]z g+= =====
@= ===== lbgf] e d0f eQf -dxn (_ sf] hDdf ?=	ldlt =====
#= xf]6n af; vr{ -dxn !@_ sf] hDdf ?=	:jLs[t /sd M
\$= km'6s/ vr{ -dxn !\$_ sf] hDdf ?=	k]z ePsf] Joxf]f/ 7Ls 5 em'\$f 7x/] k rnLt sfg"g adf]lhd ;xg] 5', j'emfpq] 5' .
%= s"n hDdf -dxn !%_ sf] hDdf ?=	e d0f ug]{ sd{rf/Lsf] b:tvtM
^= e d0f k]ZsL ?=	ldltM
&= v'b e'QmfgL kfpg] ?=	hfFr ug]{ clwsf/Lsf] b:tvtM
	ldltM

:jLs[t ug]{ clwsf/Lsf] b:tvtM ldltM

b|i6JoM k]z ePsf lanx?df ldlt v'nfPsf] / sd{rf/Ln] klg b:tvt u/]sf] x'g' kb{5 . k]z u/]sf sfuhft qmd ;+Vof ldnfO{ k]z ug'{kg}{5 .

cg';"rL - \$)
 -lgod !* sf] pklgod -!_ sf] v08 -/_, lgod #(sf] pklgod -!_ sf] v08 -q_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -z_ ;Fu ;DalGwt_
 =====sfot{no

cfly{s jif{ =====
JolQmut w/f}6L vftf

w/f}6L /fVg]sf] gfdM-
 7]ufgfM-

ef}r/ g+=	ldlt	ljj/0f	hDdf 8]=	vr{ qm]=	af"sL 8]=:qm]=	s}lkm ot

cg';"rL - \$!
 -lgod !* sf] pklgod -!_ sf] v08 -n_, lgod #(sf] pklgod -!_ sf] v08 -1_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -x_ ;Fu ;DalGwt_
 ===== sfof{no

cfly{s jif{ =====
uf]Zjf/f w/f}6L vftf

qm=;+ =	ldlt	ljj/of	;°]t g+=	w/f}6L afkt k fKt ↳=	km5\of}{6			af“sL			s}lkmot

cg';"rL -\$@
-lgod !* sf] pklgod -!_ sf] v08 -j_, lgod #(sf] pklgod -!_ sf] v08 -ss_ / lgod ^) sf]
pklgod -!_ sf] v08 -lf_ ;Fu ;DjlGwt_

===== sfof{no
===== ;fn ===== dlxgfsf]

w/f}6Lsf] df:s]jf/L

ut dlxgfsf] w/f}6L df}Hbft M
o; dlxgfsf] hDdf ePsf] w/f}6L M
hDdf M

36fpq] M

of] dlxgfsf] lkmtf{ w/f}6L M
of] dlxgfsf] ;b/ :ofxf w/f}6L M
hDdf M

v'b afFsL w/f}6L df}Hbft M
j}+s vftf g+= M
vftf /x]sf] j}+s M

tof/ ug]{
ldlt

k]z ug]{
ldlt

;b/ ug]{
ldlt

cg';"rL - \$#
 -lgod !* sf] pklgod -!_ sf] v08 -;_, lgod #(sf] pklgod -!_ sf] v08 -sv_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -q_ ;Fu ;DjlGwt_
 कार्यालय

आ.व. २० को
धरौटीको आर्थिक विवरण

	Ijj/Of	$\dot{c} =$
!=	<u>cfDbfgLM</u> ut cfly{s jif{;Ddsf] lhDdf]jf/L ;f/]sf] rfn' cfly{s jif{sf] hDdf	
@	<u>vr{M</u>	
=	;b/ :ofxf lkmtf{ hDdf	
#	<u>>]:tf cg';f/ af"sLM</u>	
=	gub =====	$\dot{c} =$
	a}+sdf =====	$\dot{c} =$
	hDdf	
\$	<u>a}+s cg';f/ af+sL</u>	
=		
%	<u>km/s /sd -#-\$</u>	
=		
^=	km/s kgf{sf] sf/Of	
&	w/f}6L vftf g+	
=		
*=	vftf /x]sf] a}+s	

k]z ug]{
ldltM

:jLs[t ug]{
ldltM

cg';"rL - \$\$
 -lgod !* sf] pklgod -!_ sf] v08 -if_, lgod #(sf] pklgod -!_ sf] v08 -su_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -1_ ;Fu ;DjlGwt_
 ===== sfof{no

wf/f, lah'nL, 6]lnkmf]g, w/f}6Lsf] nut

l;= g+=	w/f}6L ;DaG wL ljj/0f	6]lnkmf] g g+=÷ ld6/ g+=	w/f}6L			lh=lj=;=sf] cf=n]=k= zfvsf] nut g+= -lh=lj=;=n] eg]{_	s}lkmo t
			/sd	w/f}6L a'em\g] sfof{no	a'em]sf] ldlt / l;b g+=		

nut /fVg cg'/f]w ug]{
 lh=lj=;=sf]
 ;lrjsf] b:tvtM
 clws[tsf] b:tvt

nut hgfo{ k|dfloft ug]{
 cfGtl/s n]vf k/Llf0f

b|j6JoM -!_ of] ljj/0f /sd a'em]sf] e/kfOsf] k|dfloft k|ltlnk ;+nUg u/L b'O{ k|lt lhNnf
 ljsf; ;ldltsf] cfGtl/s n]vf k/Llf0f zfvfdf k7fpg' kg]{5 . lhNnf ljsf; ;ldltsf] cfGtl/s
 n]vf k/Llf0f zfvfn] Psk|lt nutdf hgfo{ sfof{nodf /fVg] / ! k|lt k|dfloft u/L
 ;DjlGwt sfof{nodf k7fOlbg' kg]{5 .
 -@_ljj/0f dxndf w/f}6L vr{ n]Vbfsf] uf]Zjf/f ef}r/ g+= / ldlt v'nfpdg' kg]{5 .

cg';"rL - \$%
 -lgod #(sf] pklgod -!_ sf] v08 -s3_ / lgod ^) sf] pklgod -!_ sf] v08 -ss_ ;Fu ;DjlGwt_
 ===== sfof{no

;jf/Lsf] nua's

;jf/L g+=

8 «fOe/sf] gfdM

ldlt	7fp"		lsnf]ld6/		hDdf	k]6«f]n ÷ l8h]n	df]lan	lu h	u]o/ cfon	p2]Zo	;jf/L r9\g] kbflwsf/Lsf] bhf{ / gfd ;lxtsf] b:tvt	s}lkm ot
	af6	;Dd	b]lv	;Dd								
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	!#

b|i6JoM-

1. k|To]s ;jf/Lsf] a]Unfa]Un} nua's x'g] ePsf]n] kmf/fdsf] zL/ a]xf]/fdf ;jf/Lsf] gDa/ / 8 «fOe/sf] gfd klg n]Vg' k5{ .
2. ;jf/L rnfPsf] b}lgs ldlt e'g'{ k5{ .
3. æ7fpÆ dxndf k|To]s ldltdf k|To]s k6s Ps 7fp“af6 csf]{ 7fp“df rnfOPsf] cft]–hft] b'j}sf] :ki6 x'g] u/L :yfg n]Vg' k5{ .
4. k|To]s k6ssf] Ps 7fp“af6 csf]{ 7fp“;Dd r9fp“bfsf] z'?sf] / cGtsf] ld6/af6 b]vfOPsf] lsnf]ld6/sf] c° ;DalGwt dxndf eg'{ k5{ .
5. of] c°b]lv of] c°;Ddsf] lsnf]ld6/ eGg] pNn]v eP cg';f/ pQm ;jf/Ldf /flvPsf] k]6«f]n, df]lan, lu|h, cflbsf] kl/dfof pNn]v ug'{k5{ .
6. æk]6«f]n, l8h]n df]lan, lu|hÆ dxndf vl/bL lan cg';f/ pQm ;jf/Ldf /flvPsf] k]6«f]n, df]lan, lu|h cflbsf] kl/dfof pNn]v ug'{k5{ . o;/L r9fp“bf h'g ldltdf ;f] k]6«f]n, df]lan, lu|h ;jf/L ;fwgdf /flvPsf] xf] ;f] sf] ldlt klg ldlt dxndf n]Vg' k5{ .
7. pINnlvt :yfgdf k|ofju ug'{k/]sf] sfd / :ki6 ljj/0f ;jf/Lsf] p2]Zo ljj/0fdf clgjfo{ ?kdf n]Vg' k5{ . ;jf/L r9]sf] kbflwsf/Lsf] k"/f gfd / bhf{ :ki6 x'g]u/L b:tvt klg ug'{ k5{ .
8. ;Dej eP;Dd ;jf/L k|of]usf] Ps tx dflyaf6 :jLs[t u/fpg' k5{ .

cg';"rL - \$^
 -lgod #(sf] pklgod -!_ sf] v08 -s^_ / lgod ^) sf] pklgod -!_ sf] v08 -sv_ ;Fu ;DjIGwt_
===== sfof{no

===== rNtL d]zLg jf ;jf/Lsf] lsffa

OIgh gDa/	/hi6«]zg gDa/M- ;jf/Lsf] jf]hg -6g_- ;jf/L btf{ gDa/M- vl/b u/]sf] ldlM- df]8]nM-	lsl;dM- df]nM- cGo ljj/0fM-	kfgf g+=
Rofl;; gDa/M-			

ldlt	OGwt vktlf] ljj/0f										dd{t u/]sf] ljj/0f			e'QmfgL ljj/0f			km]l/Psf] ;fdfgsf] ljj/0f		r9fp g] ft ug]{sf]	k dflo ft ug]{sf]
	s'kg jf	k]6«f]n÷l8 h]n	df]lan		u]o/ cfon		a]s cfon		cGo		e'QmfgL ljj/0f		;fdfgs f]	k df0 f	d" No	/sd	uf]=e f=g+ =	/ ldlt	gfd	b:tvt
	lan g+=	kl/df 0f	d"N o	kl/df0 f	d"N o	kl/df 0f	d"No	kl/df0 f	d"No	kl/df 0f	d"No	/sd	uf]=ef= g+= / ldlt				gfd		b:tvt	b:tvt

b]j6JoM-
 1. ;jf/L ;fwg jf rNtL d]lzg cfCgf sfof{nodf k|fKt x'g cfpgf;fy of] kmf/fdsf] zL/ a]xf]/fdf pINnlvt ;a} ljj/0f
 eg'{ k5{ .
 2. pQm ;jf/L ;fwg jf rNtL d]lzgdf h] hlt sfd sf/afxL eP u/]sf] 5 e'QmfgL lbg' cl3 of] kmf/fddf r9fp' k5{ .
 3. of] kmf/fd k|To)s ;jf/L jf rNtL d]zLg k|of]udf /x'Gh]n;Dd hlt;s} jif{ ePtfklg Pp6} lsfadaf /fVg' k5{ .
 4. pQm ;jf/L jf rNtL d]zLg cGoq x:tfGt/0f ul+/bf klg of] lsfasf] ljj/0f ;d]t ;fydf k7fp' k5{ . kfpg]
 sfof{non] klg o;} jdf]lhdsf] Joxf]/f cfCgf] lsfadaf hgfO{ /fVg' k5{ .
 5. d]lzg lnnfd u/]kl5 o; vftfdf ;f]xL Joxf]/f hgfO{ /fVg'k5{ .
 6. dd{t u/]sf] ljj/0f v08df ;fdfgsf] ljj/0f pNn]v u/]kl5 got" ;fdfg km]/jsf] 5'§} bflvnf l/kf]6{ eg'{ kb}{g t/
 landf d]lzg rnfpf] / k|fjlwsaf6 pQm sfo{ eP u/]sf] / ;fdfg :6f]/df lkmtf{ ePsf] ;d]t e'QmfgL lbg' cl3
 k|dfloft u/fpg' k5{ .

cg';"rL -\$&
 -lgod !* sf] pklgod -!_ sf] v08 -z_, lgod #(sf] pklgod -!_ sf] v08 -sr_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -su_ ;Fu ;DjlGwt
 ===== sfof{no

lgsf;L gDj/ ===== cfly{s jif{ =====

dfu kmf/fd

>L k|d'v,
e08f/ zfvf .

qm =;+ =	,fdfgsf] gfd	:k]l;lkms]zg -cfjZos kg]{df_	;fdfgsf] kl/df0f	Osf O{	lgsf;L ;fdfgsf] kl/df0f	lhG;L vftf kfgf gDj/	s}lk mot
!	@	#	\$	%	^	&	*

dfu ug]{sf] b:tvt M
gfd M

ldlt M
k|of]hg M

-s_ ahf/af6 vl/b ul/lbg' .
-v_ df}Hbftaf6 lbg' .

cfb]z lbg]{sf] b:tvt M
ldlt M

lhG;L vftfdf r9fp]sf] b:tvt M
ldlt M

dfn;fdfg a'lem{lng]sf] b:tvt M
ldlt M

cg';"rL – \$*
 -lgod !* sf] pklgod -!_ sf] v08 -x_, lgod #(sf] pklgod -!_ sf] v08 -s5_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s3_ ;Fu ;DjlGwt_
 ===== sfof{no

vl/b cfb]z

>L =====

7]ufgf =====

TPIN/PAN :

s/bftf g+=

vl/b cfb]z g+=

ldlt M

b]xfo adf]lhdsf ;fdfgx? ldlt ===== sfof{nodf bflvnf u/L ljn÷OGEjfO; k|:t't ug'{ xf]nf .

qm=;+=	ah]6 zLif{s g+=	ljj/Of	:k]l;lkmst]zg	;fdfgsf] kl/df0f	OsfO{	d'No		s}lkmot
						b/	hDdf /sd	
!	@	#	\$	%	^	&	*	(
	hDdf							

kmffF6jfnfsf] b:tvt M
ldlt M

zfvf k|d'vsf] b:tvt
ldlt M

cfly{s k|zf;g zfvfn] eg]{M
 dfly pNn]lvt ;fdfgx? ah]6 pkzLif{s g+===== sf] vr{ zLif{s ===== af6
 e'QmfgL lbg ah]6 afFsL b]lvG5÷b]lvb}+g .

zfvf k|d'vsf] b:tvtM
ldltM

sfof{no k|d'vsf] b:tvtM
ldltM

Dfly pINnlvt ;fdfgx? ldlt ===== leq ===== sfof{nodf j'emfpg] 5' egL
;lx5fk ug}{ .

फर्मको नाम

दस्तखत

मिति

cg';"rL -\$(
 -lgod !* sf] pklgod -!_ sf] v08 -lf_, lgod #(sf] pklgod -!_ sf] v08 -sh_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s^_ ;Fu ;DjlGwt_
 ===== sfof{no

bflvnf k|ltj]bg kmf/fd

bflvnf k|ltj]bg gDa/M

qm =;+ =	IhG;L vftf kfgf g+=	IhG;L juL{s/ Of ;+s]t g+=	;fdgfsf] gfd	:k]l;lkms] zg	Osf O{	kl/df Of	d"No -OGEjfO; cg';f/_					s}lkmot
							k lt OsfO { b/	d'=c=s / k lt OsfO{	Osf O{ d"N o	cG o vr{	hD df	

dfly plNnlvt dfn;fdfgx? vl/b cfb]z gDa/÷x:tfGt/0f kmf/fd gDa/ ======
 ldlt ===== cg';f/ >L ===== af6 k|fKt x'g cfPsf]
 x'Fbf hfFr uGtL u/L x]bf{ 7Ls b'?t ePsf]n] vftfdf cfDbfgL afFw]sf] k|dfI0ft ub{5'.

kmfF6jfnsf] b:tvtM k d'vsf] b:tvtM	k dfI0ft ug]{ zfvf k d'vsf] b:tvtM	sfof{no
gfdM kbM ldltM	gfdM kbM ldltM	gfdM kbM ldltM

cg';"rL -%)
 -lgod !* sf] pklgod -!_ sf] v08 -q_, lgod #(sf] pklgod -!_ sf] v08 -sem_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -sr_ ;Fu ;DjIGwt_
 ===== sfof{no
vr{ eP/ hfq] lhG;L dfn;fdfgsf] vftf

lhG;L ;fdfgsf] gfdM
 OsfO{M ;DkIQ juL{s/0f ;+s]t gDa/M
 :k]l;lkms]zgM

ldlt	bflvnf g+=-lgsf;L g+=	cfDbfgL			vr{			afFsL			s}lkmot
		kl/df0f	b/	/sd	kl/df 0f	b/	/sd	kl/df 0f	b/	/sd	
!	@	#	\$	%	^	&	*	(!)	!!	!@

kmfF6jfnsf] b:tvtM zfvf k|d'vsf] b:tvtM sfof{no k|d'vsf]
 b:tvtM ldltM ldltM

cg';"rL -%!
 -lgod !* sf] pklgod -!_ sf] v08 -1_, lgod #(sf] pklgod -!_ sf] v08 -s`_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s5_ ;Fu ;DjlGwt_
 ===== sfof{no

vKg] lhG;L ;fdfgsf] vftf

lhG;L ;fdfgsf] gfdM
 OsfO{M
 lhG;L ;fdfgsf] ;DklQ juL{s/Of ;+s]t gDa/M

ldl t	bflvnf g+:=l gsf;L g+=	:k]lzlkm s]zg	ljj/Of			cfDbfgL			vr]			afFsL		h D df k/ n d" N o s}lkm ot
			pTkfbg ug]{ b]z jf sDkgLsf] gfd	:fO h	cg'dfl gt cfo'	:fdfg k fKt ePsf] ;f]t	k df 0f	k lt Osf O{ d"N o	hD df k/ n d" No	k d f0f	hD df k/n d" No	k d f0f	hD df k/ n d" N o	

kmfF6jfnsf] b:tvtM zfvf k|d'vsf] b:tvtM sfof{no k|d'vsf]
 b:tvtM ldlM ldlM ldlM

cg';"rL-%@
 -lgod !* sf] pklgod -!_ sf] v08 -ss_, lgod #(sf] pklgod -!_ sf] v08 -s6_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -sh_ ;Fu ;DjlGwt_
 =====sf0f{no

-cfly{s jif{ ======_

IhG;L Ig/LIf0f kmf/fd

qm =; +=	vftf kfg f g+ =	IhG;L juL{s /0f ;+s]t g+=	ljj/Of	Os fO{	IhG;L vftf adf]lhdsf] df}Hbft		:k]lzlkms]z g		ef}lts k/LIf0f ubf{			rfn" xfntdf		s}lk mot
					kl/df0 f	d" No	ldnf g ePsf] - ;+V of_	ldnf g geP sf] - ;+V of_	36 - ;+V of_	a9 - ;+V of_	36÷a9 sf] d"No	/x] sf]	g/x] sf]	

kmfF6jfnfsf] b:tvtM
 b:tvtM
 ldltM

zfvf k|d'vsf] b:tvtM
 ldltM

IhG;L Ig/LIfssf]
 gfdM
 kbM
 ldltM

cg';"rL- %#
 -lgod !* sf] pklgod -!_ sf] v08 -sv_, lgod #(sf] pklgod -!_ sf] v08 -s7_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -sem_ ;Fu ;DjlGwt_
 ===== sfof{no

-cfly{s jif{ ======
IhG;L df}Hbftsfl jflif{s Ijj/Of

qm=;+=	IhG;L g+=÷vftf kfgf g+=	IhG;L juL{s/Of ;+s]t g+=	IhG;L ;fdfgsf] gfd÷ :k]zlkms]zg	df}Hbft afFsL				IhG;L ;fdfgsf] ef}lts cj:yf -kl/c			
				kl/df0f	OsfO{	b/	hDdf d"No ?=	k of]udf /x]sf]	k of]udf g/x]sf]	dd{t ug'{kg}{	
!	@	#	\$	%	^	&	*	()	!!	

kmfF6jfnsf] b:tvtM
 k|d'vsf] b:tvtM
 ldltM

zfvf k|d'vsf] b:tvtM
 ldltM

sfof{no
 ldltM

cg';"rL -%\$
 -lgod !* sf] pklgod -!_ sf] v08 -su_, lgod #(sf] pklgod -!_ sf] v08 -s8_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s`_ ;Fu ;DjlGwt_
 ===== sfof{no

x:tfGt/0f kmf/fd

>L ======
 =====

IgDgfl;t ;fdfgx?sf] ldlt ===== sf] lg0f{ofg';f/
 ===== dGqfno÷ljefu÷sfof{no÷cfof]hgfsf
 =====>L ===== sf] x:t] k7fPsf] 5' . ;f] ;fdfg e08f/ bflvnf
 u/L & lbg leq bflvnf k|ltj]bg ;d]t k7fO{ lbg'x'g cg'/f]w 5 .

qm=;+=	IhG;L vftf kfgf g+=	IhG;L juL{s/0f ;+s]t g+=	:fdfgsf] gfd	:k]lzlkmzs]zg	kI/df0f	OsfO{	hDdf k/n d"No	;'? k fKt ldlt	dfnsf] ef}lts cj:yf
!	@	#	\$	%	^	&	*	(!)

dfly n]lvP adf]lhdsf] dfn;fgx? =====
 dGqfno÷ljefu÷sfof{no÷cfof]hgfdf bflvnf ug]{ u/L b'O{ k|lt x:tfGt/0f kmf/fd ;d]t
 j'lemInPF .
 ;fdfg
 j'lemIng]sf]M
 gfdM
 kbM
 b:tvM
 sfof{noM
 ldltM

;fdfg j'lemIng] sfof{non] eg]{M
 dfly n]lvP adf]lhdsf ;fdfgx? ===== sfof{nosf
 =====>L x:t] o; sfof{nodf k|fKt ePsf] k|dfloft ub{5' .
 k|dfloft
 ug]{sf]M
 gfdM
 kbM
 b:tvM
 sfof{noM
 ldltM

cg';"rL - %%
 -lgod !* sf] pklgod -!_ sf] v08 -s3_, lgod #(sf] pklgod -!_ sf] v08 -s9_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -s6_ ;Fu ;DjlGwt_
 ===== sfof{no

Innfd laqmL ug]{ kmf/fd

I;=	;fdfgsf	kI/df0	z'? k fKt ldlt	k/n df]n	xfn sfod ePsf] Go"gtd df]n	===== =====	===== =====	===== =====	s}lkm ot
g+=] gfd	f				== n] sjf]n u/]sf] c°	== n] sjf]n u/]sf] c°	== n] sjf]n u/]sf] c°	
!	@	#	\$	%	^	&	*	(!)

:flfL -;/sf/L sfof{nosf] k|ltlglw_

:flfL -7]s]bf/sf] k|ltlglw_

:yfgLo lgsfosf] k|ltlglw

===== n] sjf]n u/]sf] c°
 ;a}eGbf al9 ePsf]n] ;f] adf]lhdsf] ?= =====
 -clf/df ;d]t_ lnO{ Innfd ug]{ :jLs[lt lbOPsf] 5 .

=====
 :jLs[tL lbg]
 b|i6JoM z'? k|fKt ldlt / k/n df]n lhG;L vftfdf pNn]v gePsf] eP xfn sfod ePsf]
 Go"gtd df]n v'nfpq' kg]{5 .

cg';"rL -%
 -lgod !* sf] pklgod -!_ sf] v08 -s^_, lgod #(sf] pklgod -!_ sf] v08 -s0f_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -s7_ ;Fu ;DjIGwt_

===== sfof{no

IhG;L lg;u{÷IdGxf kmf/fd

qm=;+=	IhG;L juL{s/0f ;+s]t g+=	dfn;fdfgsf] gfd	:k]l;lkms]zg	:'? k fKt ldlt	k of]u ePsf] jif{	kl/df0f	k/n d"No	xfnsf] cg'dflgt d"No	IhG;L lg;u{÷IdGxf ug'{kg]{ sf/0f	Ig;

pko'{Qm n]lvP adf]lhd 7Ls b'?t x'Fbf dxn gDa/ !! adf]lhd IdGxf ug]{ laqmL ug]{
 lnnfd ug]{ w'Nofpg] cfb]zsf] nflu k]z u/]sf] 5' .

kmfF6jfnsf] b:tvtM

b:tvtM

ldltM

zfvf k|d'vsf] b:tvtM

ldltM

cfb]z lbg]sf]

bhf{
ldltM

cg';"rL -%&
 -lgod !* sf] pklgod -!_ sf] v08 -sr_, lgod #(sf] pklgod -!_ sf] v08 -st_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s8_ ;Fu ;DjlGwt_

===== sfof{no

ef8fdf lbPsf] ;DkIQsf] clen]v lstfa

ef8fdf lbPsf] ;DkIQsf] gfdM

df]8n g+=M

;DkIQ juL{s/0f ;+s]t g+=M

lhG;L vftf kfgf g+=M

qm=;+=	ldlt	ef8fdf lng] JolQm jf sfof{nosf]		;+Vof	ef8f lbgj] :jLs[t cfb]z ldlt	ef8f cjlw				k lt OsfO{÷ cjlw b/	hDdf OsfO{÷ cjlw OsfO{ cjlw	/l;b g+=	lkmtf{ k fKt ldlt	bf lo
		gfd	7]ufgf			b]lv	;Dd							
!	@	#	\$	%	^	&	*	()	!!	!@	#!	!\$!%

kmfF6jfnfsf] b:tvtM
b:tvtM
ldltM

zfvf k|d'vsf] b:tvtM
ldltM

cfb]z lbg]sf]
ldltM

cg';"rL -%*
 -lgod !* sf] pklgod -!_ sf] v08 -s5_, lgod #(sf] pklgod -!_ sf] v08 -sy_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s9_ ;Fu ;DjlGwt_

===== sfof{no

ef8fdf InPsf] d]l;g cf}hf/sf] clen]v lsfra

ef8fdf InPsf] d]l;g cf}hf/sf] gfdM

qm=;+=	ldlt	ef8fdf lbg] JolQm jf sfof{nosf]		ef8fdf InPsf]		ef8f cjlw				k lt OsfO{÷ ef8f b/	hDdf ef8f /sd	lkmtf{ u/]sf]		s}lk	
		gfd	7]ufgf	;+Vof	:jLs[t cfb]z ldlt	b]lv	;Dd	hDdf OsfO{÷ cjlw				lkmtf{ ug]{ cfb]z ldlt			
		!	@	#	\$	%	^	&	*	(!)	!!	!@	#!	!\$

kmfF6jfnfsf] b:tvtM
b:tvtM
ldltM

zfvf k|d'vsf] b:tvtM
ldltM

cfb]z lbg]sf]
ldltM

अनुसूची -५९

-lgod !* sf] pklgod -!_ sf] v08 -sh_, lgod #(sf] pklgod -!_ sf] v08 -sb_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -s0f_ ;Fu ;DjlGwt_
 कार्यालय

निर्माण कार्यको लागत इष्टमेट निकाले तरिका

आइटम	ईकाई	आइटमको जम्मा दररेट	आइटमको जम्मा परिमाण	आइटमको जम्मा खर्च
आइटम (१)		(च)	(ट)	(च) X (ट)
आइटम (२)		(छ)	(ठ)	(छ) X (ठ)
आइटम (३)		(ज)	(ड)	(ज) X (ड)
इत्यादि				

$$\text{जोड} = (\text{व}) = (\text{च}X\text{ट} + \text{छ}X\text{ठ} + \text{ज}X\text{ड} + \dots)$$

वर्क चार्ट स्टाफ खर्च - (व) को २.५ प्रतिशतले = ०.०२५ X(त)

सानातिना अन्य खर्च - (व) को २.५ प्रतिशतले = ०.०२५ X(त)

जम्मा लगत इष्टमेट अड = १.०५ X (त)

नोट : बोलपत्रको अडलाई तुलना गर्दा लगत इष्टमेटको अड (व) लाई मानिन् पर्छ ।

आइटमको जम्मा (कूल) दररेट निकाले तरिका:

श्रमिकहरुको खर्च(क)

निर्माण सामाग्रीको खर्च(ख)

यान्त्रिक उपकरणको भाडा (तैल्य पदार्थ सहित)(ग)

बास्तविक दररेट (क+ख+ग) = (घ)

बोलपत्र दाताको ओभरहेड (घ को १५ प्र.श.) - ०.१५ X (ड)

जम्मा दररेट (ड) = १.०५ X (घ)

नोट : उपभोक्ता समितिबाट कार्य गराउदा माथि उल्लेखित वर्क चार्ट स्टाफ खर्च - (व) को २.५ प्रतिशतको सट्टा ३% र सानातिना अन्य खर्च - (व) को २.५ प्रतिशतको सट्टा वढीमा २% सम्म प्रशासनिक खर्च वापत उपभोक्ता समिति मार्फत काम गराउदा तयार गर्ने लागत अनुमानमा समावेश गर्न सकिनेछ ।

cg';"rL – ^)
 -lgod !* sf] pklgod -!_ sf] v08 -sem_, lgod #(sf] pklgod -!_ sf] v08 -sw_ / lgod ^) sf] pklgod
 -!_ sf] v08 -st_ ;Fu ;DjlGwt_
 ===== sfof{no

af]nkq d"Nof°g kmf/fd

l;=	sfdsf] ljj/0f	nut Oli6d]6			=====		=====		=====		=====		s}lkmo t
		kl/df0f	b/	hDdf	b/	hDdf	b/	hDdf	b/	hDdf	b/	hDdf	

pNn]lvt ljZn]if0fn] ;aeGbf 36L sjf]n ug]{ 7]s]bf/sf] gfdM–
 ;d]t_M–
 bf];|f] 36L sjf]n ug]{ 7]s]bf/sf] gfdM–
 ;d]t_M–
 t];|f] 36L sjf]n ug]{ 7]s]bf/sf] gfdM–
 ;d]t_M–

d"Nof°g ug]{sf] b:tvt / ldt
 / ldt

cg';"rL – ^!
 -lgod !* sf] pklgod -!_ sf] v08 -s`_, lgod #(sf] pklgod -!_ sf] v08 -sg_ / lgod ^) sf] pklgod -!_ sf] v08 -sy_ ;Fu ;DjlGwt_

sfof{no
8f]/ xflh/ kmf/fd

efu !

sfdsf] ljj/OfM–
7fp“sf] gfdM–

kmf=g+= ======
ldlt ===== b]lv ===== ;Dd

qmd ;+V of	sfdbf/s f] lsl;d	gfd, y/ jtg	afa'sf] gfd	sfd u/]sf] ldlt															hDdf sfd u/]sf] lbg	b/	hDdf kfpq] /sd	/sd a'le mln g]sf]	e'Q mfgL lbg]s	8f/ xflh/L lgoGq Of vftf k[i7 g+=
				!	@	#	\$	%	^	&	*	(!)	!!	!@	!#	!\$!						

b}lgs xflh/ /fVg]sf] gfd / b:tvtM– hf“Rg]sf] b:tvtM– 8f]/ xflh/ :jLs[t ug]{sf]
 b:tvtM–
 hDdf e'QmfgL /sdM–
 e'QmfgL lbg]sf] gfd / b:tvtM–
 b|j6JoM– -!_ cfly{s k|zf;g zfvf k|d'vn] e'QmfgLsf] lgldQ l;kmfl/; ug'{ cl3 8f]/ xflh/L lgoGq0f vftfdf
 r9fO{ dfq e'QmfgLsf] lgldQ l;kmfl/; ug'{ k5{ .
 -@_ e'QmfgL lbg :jLs[lt lbg] clwsf/Ln] pQm lsfadaf r9fPsf] hf“r u/L k|df10ft ul/;s]kl5 dfq
 e'QmfgLsf] :jLs[lt lbg] k5{ .

efu @

sfof{no

of]hgfsf] gfdM–
8f]/ xflh/ kmf/fd g+=M–

8f]/ xflh/L kmf/fd adf]lhd qmd ;+Vof	8f]/ xflh/L kmf/fdsf] e'QmfgL kfpq af“sLsf] gfd	af“sL /sd ζ=	s}lkmot
			sfdbf/sf] ;+Vof -lsl;d cg';f/_

k|df10ft ug]{sf] b:tvtM–
bhf{M–

efu #

lgisflzt lhG;L ;fdfg							sfd u/]sf] gfkLsf] oyfy{ jj/Of							
l;=	lhG;L	Psf	b/	kl/df	s}lk	sfdsf] jj/Of Oli6d]6 adf]lhd k To]ssf] leGbf leGb} sfdsf] cfO6d	o;af6 sfd	ePsf] kl/df0f	cl3Nnf] xflh/L kmf/fddf b]vfPsf] kl/df0f	hDdf sfd	ePsf]	Oli6d]6	adf]lhd af"sL	

r9fp[gsf] b:tvtM-

gfkL lsfasf] g+= / k[i7 ;+VofM-

:jLs[t ug]{sf] b:tvtM-

ldltM-

bhf{M-

cg';"rL - ^@
 -lgod !* sf] pklgod -!_ sf] v08 -s6_, lgod #(sf] pklgod -!_ sf] v08 -sk_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -sb_ ;Fu ;DjlGwt_
 ===== sfof{no

8f]/ xflh/L -lgoGq0f vftf

kfgf g+= =====

qmd ;+Vof	8f]/ xflh/L kmf/fd ;+Vof	Oli6d]6 gDa/	sfd	8f]/ xflh/L lstfa a'lemlng]sf] gfd	cjlw	sfdbf/sf] ;+Vof / lsl;d	8f]/ xflh/L lstfa :jLs[lt ug]{sf] ;xL	s}lkmot

b|j6JoM-

!= 8f]/ xflh/L kmf/fd ;+Vofdf, 8f]/ xflh/L kmf/fdsf] h'g ;+Vof xf] ;f] n]Vg' k5{ .

@= Oli6d]6 gDa/df s'g Oli6d]6 cGtu{t lgisfzg ePsf] xf] ;f] n]Vg' k5{ .

#= sfdsf] dxndf lgdf{of sf] gfd n]Vg' k5{ .

\$= cjlw dxndf 8f]/ xflh/L kmf/fd slxn]b]lv slxn];Ddsf] lgldQ lgisflzt ul/Psf] xf] ;f] n]Vg' k5{

%= 8f]/ xflh/L lstfa :jLs[lt ug]{sf] ;xL dxndf s;sf] cfb]zn] lgisfzg ug{ vl6g] xf] ;f] To;sf] ;xL u/fpg' k5{ .

= 8f]/ xflh/L kmf/fd gfkL lstfa h:t} Ps k|d'v sfuhft ePsf]n] o;nfO{ lgoGq0f ug]{ u/L n]vf /fVg'kg]{ x'G5 . s]Gb]Lo sfof{noaf6 dfq 8f]/ lstfa d'lbt u/fpg] / oxL sfof{noaf6 dfq d'lbt ePsf 8f]/ xflh/ lstfa e/kfO{ u/L sfos{lf]qdf n}hfg kfpq kg]{ x]t'n] of] kmf/fdsf] th'{df ul/Psf] xf] .

cg';"rL - ^#
 -lgod !* sf] pklgod -!_ sf] v08 -s7_, lgod #(sf] pklgod -!_ sf] v08 -skm_ / lgod ^) sf] pklgod
 -!_ sf] v08 -sw_ ;Fu ;DjlGwt_
 ===== sfof{no}

gfkL Istfa

		sfdsf] kl/df0f			hDdf gfkL		kfgf g+= =====
l;=g+=		ljj/Of	:+Vof	nDafO{	rf}8fO{	prfO{	

b|i6JoM

o; Istfadf gfkL InO{bf lgDg lgb]{zgx?sf] plrt kfng x'g' cfjZos 5 .
 != k|fljlwssf] lhDdfdf dfq gfkL Istfa lgsf;f u/L lj:t[t gfkL Ing nufpg kb{5 .
 @= sfo{sf] lj:t[t gfkL ;DalGwt sfo{sf] nflu lgsf;f ul/Psf] gfkL Istfadf ;DalGwt k|fljlwsn] lgdf{Of :ynd} sfdsf] gfkL ul;/s]k15 dfq r9fpg' k5{ .
 #= o; Istfadf r9fpg] k|To)s gfkLdf lgDg a]xf]/f ;kmf / :ki6 n]Vg' k5{M-
 -s_ sfo{ ;DaGwL lansf] ;DaGwdf
 -!_ Oli6d]6df pNn]v eP adf]lhdsf] sfo{sf] k"/f gfd M
 -@_ sfo{ :yfg M
 -#_ gfd M
 -\$_ ;Demf}tf ePsf] ldlt / ;+Vof M
 -%_ sfo{ ;DkGg ug'{kg}{ ldlt M
 -^_ sfo{ z'? ug]{ cfb]z lbOPsf] ldlt M
 -&_ sfo{ ;DkGg ePsf] ldlt M
 -*_ gfkL InOPsf] ldlt M
 -(cfO6djfOh sfo{ clen]v vftfsf] k[i7 g+= M
 -!)_ JolQmut vftfsf] k[i7 gDa/ M
 -!!_ 7]Ssf ;DaGwL nutsf] k[i7 gDa/ M
 -!@_ lansf] qmd ;+Vof M
 -v_ dfn;fdg pkAwL ;DaGwL lansf] ;DaGwdf-
 -!_ ;fdg pkAw ug]{sf] gfd M
 -@_ ;Demf}tf ePsf] jf cfb]z lbOPsf] ldlt / ;+Vof M
 -#_ dfn;fdg df}Hbftsf] nflu xf] jf c? s] sfdsf] nflu vl/b ul/Psf] xf] ;f] :ki6 v'Ng'kb{5 .
 . sfo{df ;fjem} vr{ ug{ jf 7]s]bf/nfO{ lgsf;f lbg k|fKt ePsf dfn;fdg x?sf] gfkL
 ln+bf Oli6d]6df pINnlvt sfo{sf] gfd / lgsf;Ldf ldlt klg pNn]v x'g' cfjZos 5 .
 \$= gfkL Ing] k|fljlwsn] ldlt v'nfo{ cGtdf ;xL ug'{k5{ . ePsf] k|To)s sfo{sf] gfkL InO;s]k15
 k|To)s sfo{ -cfO6d_ sf] ;f/f+z tof/ ug'{ k5{ .
 %= of] vftf ;DalGwt ;'kl;j]lf0f / hf"r ug]{ k|fljlwsnfO{ lhDdf lb+bf gfkL Istfa IgoGq0f vftfdf
 r9fO{ b:tvt u/fO{ lbg' kg]{5 .
 ^= of] vftf slxNo} klg w'Nofpg gldNg] x"bf gfkL Istfa 5kfp"bf k[i7 g+= ! af6 z'? u/L ToxL
 k[i7 gDa/nfO{ qmdfg';f/ lb+b} hfg' k5{ .

cg';"rL - ^\$
 -lgod !* sf] pklgod -!_ sf] v08 -s8_, lgod #(sf] pklgod -!_ sf] v08 -sa_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -sg_ ;Fu ;DjlGwt_
 ===== sfof{no

gfkL lstfa -lgoGq0f clen]v vftf

qm=; +=	gfkL lstfasf] qm=;+=	ldlt	lij/0f	a'lemIn g]sf] ;xL	kmsf{Psf] ldlt / a'lemIngsf] ;lx	s}lkm ot	kfgf g+=====

b|i6Jom

!= gfkL lstfa d'lbt u/fp“bf o;sf] qmd;+Vof klg d'lbt ul/Psf] x'g'kb{5 . gfkLsf]
 qmd;+Vof dxndf oxL qmd;+Vof r9fpq] xf] .
 @= lij/0f dxndf s'g sfdsf] lglQ gfkL lstfa lgisfzg u/]sf] xf] ;f] ;d]t v'nfo{ lij/0f n]Vg'
 k5{ .
 #= a'lemIngsf] dxndf s"n Psd'i6 h'g kbflwsf/Ln] a'em]sf] xf] lghsf] b:tvt u/fpg' kb{5
 .
 \$= kmsf{Pkl5 gfkL lstfa lkmtf{ lng]n] k|fKt ePsf] lg;f nufpg' kb{5 .
 %= gfkLsf] cfwf/df dfq e'QmfgL clgjfo{ ePsf]n] gfkL ug]{ kbflwsf/Ldfly k"0f{
 lhDd]jf/L x'g] x"bf s'g] klg sfdsf] gfk lnO{bf cufl8 ;f] sfd ;DaGwL ePsf] gfkLsf]
 kfgf g+= ;d]t hgfO{ lhDd]jf/L c° v'nfO ;s]kl5 dfq xfnsf] gfkLsf] lij/0f v'nfpq' kb{5 .
 To;/L hDdfhDdL u/L ;f/f+z tof/ u/L To;sf] d"No ;d]t lgsfnL klxn] e'QmfgL ePsf]
 s\$] ul/g'kg]{ af"sL clwsf/ k|fKt kbflwsf/Ln] e'QmfgLsf] cfb]z lbg'k5{ . lansf] gDa/
 ldlt ;d]t cl°t x'g'kb{5 . o;/L e'QmfgL eO;s]kl5 lj:t[t gfkL sf6\g' kb{5 .
 ^= o; lstfadf gfkL btf{ ul/+bf aLrdf k[i7 5'6fO{ btf{ ug'{ tyf k[i7 RofTg' x"b}g . s'g}
 sf/0fjz k[i7 5'6\g uPdf jf btf{ ul;s]sf] gfkL sf6\g' k]df plrt sf/0f hgfO{ k|df0ft
 ug'{kb{5 .
 &= k|To]s gfkLdf 7]s]bf/sf] ;xL u/fpg' k5{ .
 *= gfkL lstfa lgdf{0f sfo{ ;DaGwL Ps k|d'v sfuhft ePsf]n] o;sf] lgoGq0f ul/g'kb{5 .
 gfkL lstfa d'lbt x'gf;fy btf{ ul/g'kg]{ tyf a'lemIngsf] a'em]sf] tyf kmsf{Psf] clen]v
 clgjfo{ ?kn] /fVg' kb{5 . oxL p2]]Zo k"lt{sf] lglQ of] kmf/fd th'{df ePsf] xf] .

cg';"rL - ^%
 -lgod !* sf] pklgod -!_ sf] v08 -s9_, lgod #(sf] pklgod -!_ sf] v08 -se_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -sk_ ;Fu ;DjlGwt_
 ===== sfof{no

7]Ssf ;DaGwL Ian

Iansf] qmd ;+VofM-
 of]hgfsf] gfdM-
 7]s]bf/sf] gfdM-
 7]Ssfk§sf] ;+VofM-
 cl3Nnf] e'QmfgL lansf] qmd ;+VofM-7]s]bf/sf] JolQmut vftf g+=M-
 cl3Nnf] e'QmfgL lansf] ef}=g+=M-
 sfd z? ug{ cfb]z lbPsf] IdltM-
 sfd ;DkGg ePsf] IdltM-

k[i7df	sfdsf]	PsfO {	cBfjlw sfd ePsf]			cl3Nnf] landf r9]sf]		xnf ePsf]		s}lkmo t
			kl/df Of	b/ hDdf d"No	kl/df0 f	hDdf d"No	kl/df Of	hDdf d"No		
-!_	-@_	-#_	-\$_	-%_	-^_	-&_	-*_	-(_ -!)_	-!!_	

pko'(Qm adf]lhd 7Ls 5 egL k|df|0ft ug]{sf] ;xLM- 7]s]bf/sf] ;xLM-
 of] adf]lhd hDdf {=====
 cl3Nnf] lanaf6 e'QmfgL ePsf] {=====
 af"sL lbg'kg}{ {=====
 s\$g ug'{kg}{ {=====
 -s_ k]ZsLM=====
 -v_ dfn;fdfgsf] df]nM=====
 -u_ d]lzg/L cf}hf/sf] jxfn=====
 -3_ cfo/=====
 -a_ w/f}6L =====
 -r_ cGo =====
 v'b lbg'kg}{ =====
 gfk hf"r ug]{sf] ;xLM-k|df|0ft ug]{sf] ;xLM- lx;fa hf"r ug]{sf] ;xLM- :jLs[lt ug]{sf]
 ;lxM-
 cf]e/l;o/ OIGhIgo/ cfly{s k|zf;g zfvf k|d'vclwsf/k|fKt clwsf/L
 hDdf {===== clf/]lk ===== r]=g+=
 ===== af6 k|fKt eof] . 7]s]bf/sf] ;xL

b|i6JoM
 != Iansf] qmd;+Vof - Ps 7]s]bf/sf] Pp6} sfd ;DaGwL k]z ePsf] lansf] qmd;+Vof n]Vg' k5{
 .
 @= of]hgf tyf sfdsf] gfd- o;df ;j{k|yd of]hgfsf] gfd n]vL ;f] cGtu{t ePsf] sfdsf] gfd ;d]t pNn]v
 ug'{ k5{ .
 #= 7]s]bf/sf] gfd- o;df h'g JolQm tyf Jofj;flos ;+:yf;"u 7]Ssfk§f ePsf] 5 To;sf] gfd n]Vg'k5{ .
 \$= 7]Ssf k6\6fsf] ;+Vof - o;df 7]Ssfk6\6f ePsf] ;+Vof pNn]v x'g'k5{ .
 %= cl3Nnf] e'QmfgL lansf] qmd;+Vof- Pp6} 7]s]bf/sf] ;f]xL sfdsf] of]eGbf cl3Nnf] lansf]
 qmd;+Vof n]Vg' k5{ .

^= cl3Nnf] e'QmfgL lansf] ef}r/ tyf gDa/ – k|s/0f % df pNn]v ePsf] lansf] e'QmfgL ePsf]
 ;DalGwt ef}r/ gDa/ r9fpg' k5{ .
 &= sfot{/De cfb]z ldlt– dfly k|s/0f @ df pNn]v ePsf] sfd h'g ldltdf ;DkGg ePsf] 5 ;f] ldlt
 v'nfpq' k5{ .
 *= sfd ;DkGg ug'{kg]{ ldlt 7]Ssf k6\6f adf]lhd k|s/0f @ df pNn]v ePsf] sfd h'g ldltdf ;DkGg
 ePsf] 5 ;f] ldlt v'nfpq' k5{ .
 (= sfd ;DkGg ePsf] ldlt – k|s/0f @ df pNn]v ePsf] sfd h'g ldltdf ;DkGg ePsf] 5 ;f] ldlt
 v'nfpq' k5{ .
 != e'QmfgL ef}r/ g+= 7]s]bf/nfO{ of] lanaf6 e'QmfgL ePsf] ;DalGwt ef}r/ gDa/ pNn]v ug'{
 k5{ .
 != e'QmfgL ldlt 7]s]bf/nfO{ of] lanaf6 h'g ldltdf e'QmfgL ePsf] xf] ;f] ldlt r9fpg' k5{ .
 !@= landf r9fOPsf] ljeGg sfd -h:t) df6f]sf] sfd, O{6fsf] sfd cflb_ ePsf kl/df0f cflb h'g gfkl
 lstfa g+= sf] h'g k[i7 g+= af6 ptf/ ul/Psf] xf] ;f]xL gfkL lstfa gDa/ / k[i7 gDa/ r9fpg' k5{ .
 !#= Oli6d]6 adf]lhdsf] cfO6d ;+Vof – Oli6d]6df pNn]v eP adf]lhdsf] cfO6d -h:t} ! df6f]sf]
 sfd, @ O{6fsf] sfd, # cf/=;L=;L=sf] sfd_ ;+Vof r9fpg' k5{ .
 !\$= sfdsf] ljj/0f dxndf s:tf] ls;dsf] sfd, ePsf] xf] -h:t} df6f]sf] sfd, O{6fsf] sfd, sf7sf] sfd_ ;f]
 ug'{ k5{ .
 != OsfO{ dxndf Oli6d]6 adf]lhd k|To]s sfdsf] OsfO{ -h:t} df6f]sf] sfddf Psxhf/ So"ljs lkm6,
 l;d]06 Knfi6/df Ps;o :Sjfo/_ r9fpg' k5{ .
 != cBfjlw sfd ePsf] dxn cGtu{tsf] kl/df0fsf] sf]7fdf xfn;Dd -of] lan tof/ ePsf] cj:yf;Dd_ s'g
 sfd slt ;DkGg e} ;Sof] ;f] pNn]v u/L b/sf] sf]7fdf 7]Ssf adf]lhdsf] b/ / hDdf d"No r9fpg' k5{ .
 != u)/ ;/sf/L ;+:yfn] u/]sf] sfd hf"r ubf{ of] kmf/fd k|:t' ug'{ kb{5 .
 cg';"rL – ^
 -lgod !* sf] pklgod -!_ sf] v08 -s0f_, lgod #(sf] pklgod -!_ sf] v08 -sd_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -skm_ ;Fu ;Dj|Gwt
 ===== sfot{/no

7]Ssf ;DaGwL nut

kfgf gDa/=====

qm= ;+=	sfdsf] ljj/0f	7]s]bf/ sf] gfd	7]Ssf] dfWod	hdfgt afktsf] /sd jf k/km/d]G; j08	hdfgtsf] Dofb ;lsg] ldlt	;Demf]tf ldlt / sfd z'? ug'{kg]{ ldlt	sfd ;DkGg ug'{kg]{ ldlt	Dofb yk ePsf] cjlw	Dofb yk ug]{ clwsf/L	sfd ;DkGg ePsf] ldlt	Oli6d]6 /sd	7]s /sd	d"No j [4 afktsf] /sd	s'n oyfy{ vr{	s]lkm ot
!	@	#	\$	%	^	&	*	(!)	!!	!@	#!	!\$!%	!^

cfly{s k|zf;g zfvf k|d'v

;lrj

अनुसूची - ६७

-lgod !* sf] pklgod -!_ sf] v08 -st_, lgod #(sf] pklgod -!_ sf] v08 -so_ / lgod ^) sf] pklgod -!_ sf] v08 -sa_ ;Fu ;DjlGwt_ ===== sfo{no

cfO6djfOh sfo{ clen]v vftf

kfgf g+=====

sf d -Oli6d]6 cg';f/_

b/ -Oli6d]6 cg';f/_

of]hgfsf] gfdM-

kl/df0f -Oli6d]6 cg';f/_

Oli6d]6sf] ;°]t gDa/M-

/sd -Oli6d]6 cg';f/_

gfkL lstfa gDa/ tyf k[i7 :+Vof	e'Qmfg L ePsf] ldlt / uf]=ef= g+=	hDdf sfd ePsf]				af"sL		k dfI0ft ug]{ clws[t
		Psf O{	kl/df0f	b/	hDd f	kl/df0f	/sd	

b|i6JoM-

!= :jLs[t Oli6d]6 adf]lhd ug'{kg}{ k|To]s sfdsf] kl/df0f, b/, /sd / To;dWo] k"/f ePsf sfdsf] clen]v cfO6djfOh sfo{ clen]vdf r9fp[k5{ .

@= o;df Oli6d]6df ePsf] cfO6d, cfO6dsf] kl/df0f, b/, /sd / sfd ePsf] kl/df0f b/ / af"sL sfdsf] kl/df0f / /sd cyf{t\ k|To]s cfO6d cfO6d;d]tsf 5'\$f5'\$} kfgfdf n]Vg' k5{ .

#= k|To]s cfO6dsf] 5'\$f5'\$} kfgf /fVg' k5{ . o;df of]hgfsf] gfd Oli6d]6sf] ;°]t gDa/, Oli6d]6 cg';f/sf] sfd b/ kl/df0f / /sd n]Vg' k5{ .

\$= sfd ePkI5 sfd ePsf] gfkL lstfasf] ;°]t / gfkL ePsf] ldlt PsfO{ kl/df0f / /sd ;d]t pNn]v ug'{kb{5 . of] ;a} gfkL lstfasf] cfwf/df r9fp[k5{ . o;df r9fPkI5 ;f] sfddf vI6g] k|fljIwsn] lg:f nufp"b} hfg kb{5 .

%= 7]Ssfaf6 sfo{ u/fp"bf Oli6d]6 cg';f/ s'g sfd s] slt eof] / slt x'g af"sL 5, ;f] b]vfp[of] kmf/fdsf] p2]Zo xf] . gfkL lstfadf pNn]v ul/P cg';f/ o;df ePsf] sfd r9fp"b} hfg'k5{ . of] kmf/fd cf=k|= zfvfn] tof/ ug'{k5{ / kf]li6· ePs} lbgdf vftfdf kf]li6· u/L clws[taf6 k|dfI0ft u/fpg' k5{ .

cg';"rL - ^*

-lgod !* sf] pklgod -!_ sf] v08 -sy_, lgod #(sf] pklgod -!_ sf] v08 -s/_ / lgod ^) sf] pklgod -!_ sf] v08 -se_ ;Fu ;Dj|Gwt_

===== sfof{no

7]s]bf/÷pkef]Qmf ;ldlt÷u} / ;sf/L ;+;yfsf] JoIQmut vftf

k

fjf g+=

;Demf}tf ug]{sf] gfdM–
;jLs[tL lbg] clwsf/LM–
sfdsf] k|s[ltM–
hdfgt afktsf] /sdsf] k|sf/M–
hdfgt k/km/d]G; jG8 eP Dofb ;lsg] ldltM–

;DkGg ug]{ ldltM–
Dofb yk ePsf] cjlwM–
Dofb yk ug]{ clwsf/LM–
sfd ;DkGg ePsf] ldltM–
sfd z'? ug]{ ldltM–

l;=	gfkL lstfa k i7 ;+Vof	ldlt	uf]Zjf/f ef}r/÷ /l;b gDa/	ljj/Of	8]la6			q]ml86			8]la 6	qm]l 86	e'Qm fgL ePsf]	k dflo ft ug]{ /sd	d"No j l4	s"n oyfy{ vr{	
					dfn ;fdfg	k]Zs L uPsf]	cG o	dfn ;fdf g	k]Z sL	cG o							
-!_	-@_	-#_	-\$_	-%_	-^_	-&_	-*_	-(_	-!)_	-!!_	-! !@ —	-!#_	-!\$_	-!%_	-!^_	-!&_	

7]s]bf/x?÷pkef]Qmf ;ldlt÷u}=:;= ;+u ePsf] sf/f]af/sf] lx;fa :ki6 b]lvg] u/L
clen]v /fVg nufpg] p2]Zon] of] kmf/fdsf] th' df ul/Psf] xf] . 7]s]bf/÷pkef]Qmf
;ldlt÷u}=:;=;"u gubL tyf lhG;Lsf] sf/f]af/ x"bf ;f] sf/f]af/ clgjfo{ ?kn] o;df r9fpg' kb{5 .
b|i6JoM–

!= ef}r/ g+=, /l;b g+=, sf]7fdf 7]s]bf/÷p=;=÷u}=:;=;nfO{ k]:sL lbPsf] Pj+ k]:sL
km5\of}{6 ePsf] ef}r/ gDa/ tyf dfn;fdfg /l;b g+= pNn]v ug'{k5{ .

@= ljj/Of dxndf sfd ePsf] cfof]hgfsf] gfd cflb pNn]v ug'{ k5{ . dfn;fdfg dxndf
7]s]bf/÷p=;=÷u}=:;=;nfO{ lbOPsf] dfn;fdfgsf] d"No r9fpg] / Tolts} /sd 8]lj6 -
sf]7f g+= !@_ dxndf r9fpg] .

#= k]:sL -8]la6_ dxndf 7]s]bf/÷p=;=÷u}=:;=;nfO{ lbPsf] k]:sL /sd r9fpg] / Tolts} /sd -
sf]7f g+= !@_ dxndf r9fpg] .

\$= cGo -8]la6_ dxndf dfn;fdfg / k]:sL lbPsf] afx;s s'g} cGo /sd snd lbPsf] eP To:tf]
/sd r9fO{ 8]la6 -sf]7f g+= !@_ dxndf klg r9fpg' k5{ .

%= e'QmfgL ePsf] /sd dxn -sf]7f g+= !\$_ df k]z ePsf] e'QmfgL ;DaGwL lansf] sf]7f
g+= * sf] hDdfhDdL /sd r9fpg' k5{ .

$\wedge =$ qm]l86 dxn -sf]7f g+= !#_ df 7]Ssf ;DaGwL lansf] sf]7f g+= * sf] /sddf sf]7f
 g+= !) sf] /sd 36fO{ sfod x'g cfPsf] c° r9fpg' k5{ .
 $\&=$ dfn;fdfg k]ZsL cGo 8]la6 -sf]7f g+= ^, & / *_ afkt e'QmfgL ;DaGwL lanaf6 s§f
 ePsf] /sd ;DalGwt qm]l86 -sf]7f g+= (, !), !! dfn;fdfg, k]:sL, cGo_ dxndf hgfp] /
 af'sL /sd 8]la6 -sf]7f g+= !@_ df r9fpg'kg]{ . o;/L r9fOPsf] /sd qm]l86 sf]7f g+=
 !# sf] /sd 8]lj6 sf]7f g+= !@ / qm]l86tkm{sf] dfn;fdfg k]:sL cGo ;d]t sf]7f g+= (,
 !) / !! sf] /sd a/fa/ ePsf] x'g'k5{ .
 $*=$ k|To]s dlxgfdf of] vftf aGb ug'{k5{ . o;/L aGb ubf{ 8]la6 / qm]l86 dxn -sf]7f g+=
 !@ / !#_ sf] km/s k/]sf] /sd 8]la6 Aofn]G; eP o;sf] 7Ls pN6f] x'G5 . o;/L aF“sL
 ePsf] /sd kI5Nnf] dlxgfdf lhDd]jf/L ;f/L ;lrjn] ;xL u/L /fVg' k5{ .
 $=$ Ps sfof{no cGtu{t Ps 7]s]bf/÷p=;=÷u}=-;=n] u/]sf] ljeGg cfof]hgf ;DaGwL
 sf/f]af/ Ps} 7fp“df b]lvg] u/L lx;fa /fVg'k5{ .

अनुसूची - ६९

-lgod !* sf] pklgod -!_ sf] v08 -sb_, lgod #(sf] pklgod -!_ sf] v08 -sn_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -sd_ ;Fu ;DjlGwt_
 =====sfof{no

pkef]Qmf ;ldltfO{ e'QmfgL lbg] ljn

lansf] qmd ;+VofM-	e'QmfgL ef}r/ g+=M-
of]hgfsf] gfdM-	gfkL lsfaf g+= sf] k[i7 g+=M-
pkef]Qmf ;ldltf] gfdM-	cfO6djfOh sfo{ clen]v vftfsf] k[i7 gDa/M-
;Demf}tfsf] ;+VofM-	;Demf}tf ;DaGwL nfut gDa/M-
cl3Nnf] e'QmfgL lansf] qmd ;+VofM-	pkef]Qmf ;ldltf] vftf
g+=M-	
cl3Nnf] e'QmfgL lansf] ef}=g+=M-	
sfd z'? ug{ cfb]z lbPsf] ldltM-	
sfd ;DkGg x'g] ldltM-	

k[i7d f	sfdsf] ljj/Of	Psf O{	cBfjlw sfd ePsf]		cl3Nnf] landf r9]sf]		xfn ePsf] sfd		s}lkm ot	
-!_	-@_	-#_	-\$_	-%_	-^_	-&_	-*_	-(_	-!)_	-!!_

pko'{Qm adf]lhd 7Ls 5 egL k|df]0ft ug]{sf] ;xLM-pkef]Qmf ;ldltf] kbflwsf/Lsf]
 ;xLM-

of] adf]lhd hDdf *====*

cl3Nnf] lanaf6 e'QmfgL ePsf] *====*

af"sl lbg'kg]{ *====*

s\$g ug'{kg}{ *====*

-s_ k]ZsLM-*=====*

-v_ dfn;fdfgsf] df]nM-*=====*

-u_ d]lwg/L cf}hf/sf] jxfn-*=====*

-3_ cGo-*=====*

v'b lbg'kg]{ *=====*

hDdf ?*=====* clf/]kL *=====* r]s g+=
===== af6 k|fKt eof] .

pkef]Qmf ;ldltf] kbflwsf/Lsf]

;xLM

gfk hf“r ug]{sf] ;xLM– k|dfI0ft ug]{sf] ;xLM– lx;fa hf“r ug]{sf] ;xLM– :jLs[lt
ug]{sf] ;lxM– cf]e/l;o/ OIGhlgo/ cfly{s k|zf;g zfvf k|d'v clwsf/ kfKt
clwsf/L

cg';"rL – &
 -lgod !* sf] pklgod -!_ sf] v08 -sw_, lgod #(sf] pklgod -!_ sf] v08 -sj_ / lgod ^) sf]
 pklgod -!_ sf] v08 -so_ ;Fu ;DjlGwt_

===== sfof{no

sfo{ ;DkGg d"Norq kmf/fd

sfdsf] gfdM–		vr{ ePsf]
c°M–		
nfut cg'dfg c°M–		Oli6d]6 eGbf
36La9LM–		
dfd z'? ePsf] IdltM–		36La9Lsf]
k ltztM–		
dfd ;DkGg ug'{kg]{ IdltM–		dfd ;DkGg
ePsf] IdltM–		

cfO 6d gDa /	sfds f]	nfut cg'dfg adf]lhd						v'b sfd ePsf]						af"sl					
		lh=j=;n] Joxf]g]{ -@_			pkef]Qmf ;ldlttn] Joxf]g]{ -#_			lh=j=;n] Joxf]]/sf] \$_			pkef]Qmf ;ldlttn] Joxf]]/sf] -%_			lh=j=;n] Joxf]g]{ -^_			pkef]Qmf ;ldlttn] Joxf]g]{ -&_		
		kl/df Of	b/ f	hDd f	kl/df Of	b/ f	hDd f	kl/df Of	b/ f	hDd f	kl/df Of	b/ f	hDd f	kl/df Of	b/ f	hDd f	kl/df Of	b/ f	hD df
	hDd f																		

:jLs[t nfut cg'dfg / :k];Llkms]zg adf]lhd sfd ePsf] 5 egL k|dfloft ug]{

.....

k flj ws	lx;fa hf"r ug]{	k dfloft ug]{
b i6JoM		
-!_ pkef]Qmf ;ldlttn] Joxf]g]{ dxndf pQm ;ldltaf6 Joxf]l/g] hg>dbfg, lhG;L jf gubsf] kl/df0f / b/ pNn]v ug'{kg}{5 .		
-@_ lx;fa hf"r ug]{ n]vfsf] sd{rf/L eP lghaf6 / ;f] gePdf ;lrjn] /sd / b/sf] c°ul0ftLo lx;fa u/L b:tvt ug'{kg}{5 .		
-#_ 7]Ssfaf6 u/fPsf] sfdsf] sfo{ ;DkGg k ltj]bg ubf{ dxn #, %, & eg'{kb}{g .		

.....

cg';"rL -&!

- lgod #(sf] pklgod -!_ sf] v08 -s;_ / lgod ^) sf] pklgod -!_ sf] v08 -s/_ ;Fu ;DjIGwt_

===== sfof{no

jflif{s v/Lb of]hgf

I;=	v/Lb ;Dal	k} s]	nfu t	v/ Lb	v/Lb ;De	;Def Jotf	nfu t	af]n kq	af]nk q	af]n kq	;De	sfo{ ;Dk	
g	;Gw	h	cg'	ljl	mf}tf	cWo	cg'	sfu	cfXjf	bflv	mf}tf	Gg	
+	Ijj/Of	g	dfg	w	sf]	og	dfg	hft	gsf]	nf	x'g]	ug'{	
=	=	=	=	=	ls;d	tyf	:jL	:jLs	;"rgf	tyf	kg]	kg]{	
					I8hf	O{g	s[t	[tL	ug]{	vf]N	ldlt	ldlt	
					ug]{	ug]	L	ug]	ldlt	g]			
					Ildt	{	Ildt	Ildt	Ildt	Ildt			

=====

=====

tof/ ug]{

:jLs[tL ug]{

cg';"rL -& @
 - lgod #(sf] pklgod -!_ sf] v08 -sif_ / lgod ^) sf] pklgod -!_ sf] v08 -sn_ ;Fu
 ;DjlGwt_
 ===== sfof{no
vl/bsf] u'? of]hgf

l;=g +=	v/Lb sfo{sf] ljj/0f	k}sjh :+Vof / gDj/	s"n nfut cg'dfg	ah]6			v/Lb ljlw	;Demf} tf lsl;d	jh]6 >f]t	sfo{ z'? x'g] ldlt	sfo{ ;DkGg x'g] ldlt
				k xn f] jif{	bf] >f] jif{	t]>f] jif{					

=====
 =====

tof/ ug]{
 ug]{
:jLs[tL

cg';"rL – &\$

- lgod #(sf] pklgod -!_ sf] v08 -sx_ lgod ^) sf] pklgod -!_ sf] v08 -s;_ ;Fu ;DjlGwt_

===== sfof{no

cfGt/Ls n]vf k/LIf0f k|ltj]bq ah]6 zLif{s g+= M

k|ltj]bgsf] cjlw M ldlt ===== b]lv =====

;Dd sfo{qmdsf] gfd M :jLs[t jflif{s jh]6 M

sfo{no k|d'vsf] gfd

cfly{s k|zf;g zfvf k|d'vsf] gfd cfGt/Ls n]vfk/LIf0f zfvf

k|d'vsf] gfd M

l;=g+=	uf]=ef}=g+=	ldlt	cfGt/Ls n]vfk/LIf0f ubf{ b]lvPsf] d'Vo Joxf]/f	lgoldt ug]{ /sd ?=	c;"n ug]{ /sd	k]ZsL /sd ?=		s}lkmot
						Dofb gf3]sf]	Dofb ggf3]sf]	

=====

cfGt/Ls n]vf k/LIf0f zfvf k|d'vsf] b:tvt

ldlt M

cg';"rL - &%
 -lgod !* sf] pklgod -!_ sf] v08 -sk_, lgod #(sf] pklgod -!_ sf] v08 -slf_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -sif_ ;Fu ;DjlGwt_
 ===== sfof{no

a]?h' clen]v vftf

ah]6 pkzLif{s g+=
 of]hgfsf] gfd

l;=g+=	a]?h' bkmf g+=	a]?h'sf] ljj/Of	/sd ζ=	;+k/Llf0fsf] ljj/Of			r9fpg]	k dfI0ft ug]{
				ldlt	ljj/Of	/sd		
s"n hDdf								

b|i6JoM -!_ k|To]s ah]6 pkzLif{ssf] clGtd n]vf k/Llf0fsf] a]?h' of] 9f“rfdf ;fg'{ kb{5 .
 -@_a]?h' o; vftfdf r9fO{ hf]8 hDdf k|To]s ah]6 pkzLif{s / kfgf g+= hf]8 hDdf
 ul/ /fVg' kg]{5 .

cg';"rL – &^
-lgod !* sf] pklgod -!_ sf] v08 -skm_, lgod #(sf] pklgod -!_ sf] v08 -sq_, lgod ^) sf] pklgod -
!_ sf] v08 -sz_ / lgod @)& sf] pklgod -\$_ ;Fu ;DjlGwt_
===== sfof{no

c;'n ug]{ /sdMf] ljj/Of

-s_ sd{rf/Lsf] ;Gbe{dfM–
!= gfd, y/, jtgm–
@= sfof{no / bhf{M–

-v_ u}/ ;/sf/L JolQm jf kbflwsf/Lsf] ;Gbe{dfM–
!= lghsf] ltgk':t] gfd, y/, jtgm–
@= lghn] lhDdf lnPsf] sfdM–

-u_ c;'n ug'{kg]{ /sdM–
-3_ lhDdf lnPsf] sfdM–
-a_ c;'n ug'{kg]{ sf/OfM–
-r_ k]ZsL lnPsf] /sdM–
-5_ k]ZsL lbg] clwsf/Lsf] gfd, bhf{ / sfof{noM–
-h_ h]yf jf wghdfgL lbPsf] eP To;sf] ljj/Of / hdfgL kqM–
-em_ h]yf jf wghdfgL lbg] clws[tsf] gfd, bhf{ / sfof{noM–
`_ h]yf jf wghdfgL /f]Ssf u/]sf] eP To;sf] ljj/OfM–

cg';"rL – &&
 -lgod !* sf] pklgod -!_ sf] v08 -sa_, lgod #(sf] pklgod -!_ sf] v08 -s1_ / lgod ^) sf] pklgod -
 !_ sf] v08 -sx_ ;Fu ;DjlGwt_
 ===== sfof{no

a/a'emp/ysf] k|df0fkq

o; ufp“ ljsf; ;ldlt=gu/kflnsf÷lhNnf ljsf; ;ldltsf =====kbsf >L
 =====sf] lhDdf /x]sf] gubL, lhG;L,
 sfuhkq / c? ;DkIQ cfÇgf] xfnjfnf tf]lsPsf] sd{rf/L÷kbflwsf/LnfO{ a'empO;Sg' ePsf] Joxf]/f
 k|dfloft ul/G5 .

e08f/ k d'v	cfly{s k zf;g zfvf k d'v	;lrjsf] b:tvt
-------------	--------------------------	---------------

cg';"rL – &*

-lgod !* sf] pklgod -!_ sf] v08 -se_, lgod #(sf] pklgod -!_ sf] v08 -vs_, lgod ^) sf]
pklgod -!_ sf] v08 -slf_ / lgod !^) sf] pklgod -%_;Fu ;DjlGwt_

sa'lnotsf] kmf/fd

Inlvtd===== sf] gftL ===== sf] ===== 5f]/f
===== a:g] jif{ ===== sf] cfu] tk;Ln adf]lhdsf] zt{df tk;Ln adf]lhdsf
lf]qdf lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltsf] /sd 7]Ssf aGbf)a:t ug]{ u/L o; lhNnf
ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltaf6 cfdfGqt ul/Psf] ldlt ===== ;"rgf g+=
===== cg';f/ tkfO{ ;d]tn] lbg' ePsf] af]nkq÷a9fa9sf] Joxf]/f k]z x'bfF cfly{s
jif{===== sf] ?= ===== df 7]Ssf lbg] u/L tkfO{;+u 7]Ssf
aGbf)a:t ug{ ldlt ===== df o; lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf;
;ldltaf6 lg0f{o ePsf] x'bfF pko'{Qm lg0f{ofg';f/ tk;Lnsf] zt{ adf]lhdsf >f]taf6 tk;Ln
adf]lhssf] lf]qdf :yfgLo lgsfosf] tkm{jf6 cfo ;+sng ug]{ 7]Ssf] sa'lnot ug{ dGh"/L e}
cfpg' ePsf] xf]Og egL cfh dnfo{ o; o; ===== :yfgLo lgsfoaf6 ;f]wgL
x'bfF d]/f] lrQ j'em\of] . o;df tk;Lndf n]lvPsf] zt{ adf]lhdsf sfdsfh ug]{ u/L sa'lnot ug{
dGh"/L e} pkl:yt ePsf] 5' . tk;Lndf n]lvP adf]lhdsf] zt{df s'g} 36L a9L gkf/L sfdsfh
u/L tk;Lndf n]lvP adf]lhdsf] ldlt leq lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltnfO{
===== ls:tf] /sd÷Psd'i6 ?= ===== a'emfO{ ldlt
===== b]lv ldlt ===== ;Dd
===== cfly{s jif{sf] lgldQ 7]Ssf rnfpg] 5' . kl5 d]n] s'g} s'/fdf ph"/ ug]{
5}g, u/] o;} sfuhftaf6 ab/ ul/lbg' egL d]/f] dgf]dfgL v';L/fhL;+u /sd rnsf] sa'lnot n]vL
o; lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltdf r9fPF .

tk;Ln

-!_ tk;Lndf pNn]v ul/P adf]lhdsf lf]q -Pl/of_ leq / zt{sf] clwgdf /xL cfly{s jif{
===== sf] ?= ===== cfly{s jif{ ===== sf] ?= =====
cfly{s jif{ ===== sf] ?= ===== ;d]t u/L hDdf
===== sf] 7]Ssf /sd k|lt ls:tf ?= ===== sf b/n] hDdf
===== ls:tfdf b]xfosf] Dofbleq ls:tf 7]s a'emfpg] u/L =====
;fn ===== ut]b]lv ===== ;fn tsnfO{ k|lnt sfg"gsf]
cwLgdf /xL ===== lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltsf] cfo
;+sng ug]{5' .

-@_ pQm cfo ;+sng ug{sf lgldQ :yfgLo lgsfosf] lf]q leq Joj:flos pTkfbg jf lgsf;L
ePsf] dfn ;fdfgx?sf] :yfgLo lgsfoaf6 o;};fy ;+nUg ;"rLsf dfnj:t'df ;f]xL ;"rLdf
tf]lsPsf] b/df s/, ;jf z'Ns jf b:t'/sf] ?kdf cfo ;+sng u/L ===== lhNnf
ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltnfO{ ls:tf /sd a'emfpg]5' . o;/L cfo ;+sng ubf{
s/bftfnfO{ lbO{g} e/kfO{ /l;b o;} lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltaf6 k|dfloft
u/fO{ k|of]u ug]{5' .

-#_ :f] cfo ;+sng ug{===== lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltaf6
lgwf{/0f ePsf] j:t'df tf]lslbPsf] b/ adf]lhdsf afix]s cGo s'g} ls:dsf] s/ ;jf z'Ns jf b)-
b:t'/ OToflb nufO{ lnOg] 5}g / o; :yfgLo lgsfoaf6 k|dfloft ul/P afix]ssf /l;bx? k|of]u
u/L cfo ;+sng ul/g] 5}g . olb s'g} To:tf] cglws[t /sd c;"n pk/ u/]sf] jf cglws[t /l;b
k|of]u u/]sf] :yfgLo lgsfoaf6 cg'udg x'bfF kfO{Pdf lgodfg';f/ sf/jfxL / ;hfo dnfO{
dGh'/ 5' .

d}n] o; /sd afkt a'emfpg' kg]{ b]xfosf] klxnf] ls:tf k§f sa'lnot ePsf lbg cfh}
a'emfpg' kg]{ ?===== ;"rgfdf pNn]v ePsf] :yfgLo lgsfosf] a}+s vftfdf
hDdf u/]sf] gub a}+s ef}r o;};fy ;+nUg u/]sf] 5' .

-\$_ cGo ls:tfsf] xsdf tf]lsPsf] ldlt ===== leq o;
===== lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ ufpF ljsf; ;ldltdf a'emfpFb}
hfg]5' .

-%_ of] cfo ;+sng 7]Ssf sa'lnotu/L rng k"hl{ lgsf] nflu s'n 7]s c+s ?=
===== a/fa/sf] g]kfn /fi6« a)saf6 dfGott k|fKt jflOfHo a}+ssf] ldlt
===== ;Dd Dofb /x]sf] k/km/d]G; j08÷gub lhNnf ljsf; ;ldlt÷ gu/kflnsf
÷ufpF ljsf; ;ldltsf] ===== a}+sdf /x]sf] vftf g+= ===== df
gub} bflvnf u/]sf] a}+s ef}r; ;+nUg u/]sf] 5' .

-^_ cGo cfjZos s'/f s]xL ePdf =====

ls:tfaGbL M

===== ;fn ===== ut] b]lv ===== ;fn
===== ts ===== jif{ ===== dlxgfsf] ===== hDdf
?= ===== ;fn ===== ts ===== jif{ ! sf] ?= =====
klxnf ls:tf k§f sa'lnot ePsf] cfh} ===== a'emfpg' kg]{ ?= =====
===== bf] ls:tf ===== ;fn ===== ut] ===== lhNnf ljsf;
;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltdf a'emfpg]
?= =====
t]>f] ls:tf ===== ;fn ===== ut] ===== lhNnf ljsf;
;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltdf a'emfpg]
?= =====
7]s]bf/ jf lgbsf] jf/]; :yfgLo lgsfost] ;lrj jf lgbsf] clVtof/ k|fKt clwsf/L
b:tvt M b:tvt M
gfd y/ M gfd y/ M
7]ufgf M kb M
afa'sf] gfd M
afh]sf] gfd M
;flfLsf] gfd, y/, 7]ufgf / b:tvt M !=
@=

Olt ;Djt\ =====

;fn===== ut] /f]h ===== z'ed\

cg';"rL - &(

-lgod !* sf] pklgod -!_ sf] v08 -sd_, lgod #(sf] pklgod -!_ sf] v08 -vv_, lgod ^) sf]
pklgod -!_ sf] v08 -sq_ / lgod !^(sf] pklgod -%_;Fu ;DjlGwt_

===== sfot{no

k§fsf] kmf/fd

===== lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltaf6 >L
===== sf] gftL ===== >L ===== sf] 5f]/f
===== a:g] jif{ ===== sf] >L ===== n] :yfgLo
:jfoQ zf;g P]gsf] bkmf ===== adf]lhd ===== >f]taf6 tk;Ln adf]lhdsf]
lf]qdf tk;Ln adf]lhdsf] zt{df tk;Ln adf]lhdsf] b/n] cfo /sd ;+sng ug{ 7]Ssf aGbf]a:t
ug]{ u/L o; o; ===== lhNnf ljsf; ;ldlt÷gu/kflnsf÷ufpF ljsf; ;ldltaf6 dfu ul/P
cg';/ tkfO{ ;d]tn] lbg' ePsf] af]nkq jf ===== -cGo Joj:yf_ sf] Joxf]/f k]z

x'bfF cfly{s jif{ ===== sf] nflu ?===== clf/]lk ===== df
 7]Ssf lbg] u/L tkfO{sf ;fy 7]Ssf aGbf]a:t ug]{ ldlt ===== df lhNnf ljsf;
 ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 lg0f{o ePsf] x'bfF pko'{Qm lg0f{ofg';f/ tk;Lnsf] zt
 adf]lhd tk;Lndf n]lvPsf] cfo ;+sng ug{ dGh"/L e} sa'lnot u/L lbg' ePsf] x'bfF tkfO{sf]
 sa'lnot adf]lhd tk;Lndf n]lvPsf] zt{df slt 36L a9L gkf/L tk;Lndf n]lvP adf]lhd tk;Lndf
 tf]lsPsf ldlt leq tf]lsPsf] 7fpFdf rflxg] ===== ls:tsfs] ?k}{ a'emfO{ ldlt
 ===== b]lv ldlt ===== ;Ddsf] lgldQ b]xfo adf]lhdsf >f]tx? af6 b]xfo
 adf]lhdsf] b/df cfGtl/s cfo ;+sng ug]{ sfo{ ug'{ xf]nf . tkfO{n] u/L lbg' ePsf] sa'lnot /
 of] k\$fsf] alv{nkf sfdsfh u/]sf] jf b]xfodf pNn]v ePsf] b/df km/s kf/L s/, ;jfz'Ns jf b:t'/
 c;"n u/]sf] jf :yfgLo lgsfon] s/, ;jfz'Ns jf b:t'/ c;"n u/]sf] k|df0f x'bfF x'b} bf]xf]/f] x'g]
 u/L s/, ;jfz'Ns jf b:t'/ c;"n u/]sf] 7x/] tkfO{Fu ePsf] 7]Ssf tf]8L tkfO{sf] gfd sfnf]
 ;"rLdf /flvg] / To;af6 o; lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltfO{ x'g hfg]
 gf]S;fgLsf] ;Dk"0f{ /sd tkfO{n] /fv]sf] a}+s hdfgt jf gub} bflvnf u/]sf] /sdaf6 c;"n pk/
 ul/g] 5. kl5 tkfO{sf] s'g] s'/fdf ph"/ bfaL nfUg] 5)g egL cfh} o; ===== lhNnf
 ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 7]Ssf rnsf] k"hl{ u/L lbOPsf] 5 .

tk;Ln

- !_ tk;Lndf pNn]v ul/P adf]lhdsf lf]q -Pl/of_ leq / zt{sf] clwgdf /xL cfly{s jif{
 ===== sf] ?= ===== cfly{s jif{ ===== sf] ?= =====
 cfly{s jif{ ===== sf] ?= ===== ;d]t u/L hDdf
 ?===== sf] 7]Ssf /sd k|lt ls:tf ?= ===== sf b/n] hDdf
 ===== ls:tfdf b]xfosf] Dofbleq ls:tf 7]s a'emfpg] u/L =====
 ;fn ===== ut]b]lv===== ;fn tsnfO{ k|rInt sfg"gsf]
 cwLgdf /xL /sd rng ug]{ .
- @_ pQm cfo ;+sng ug{sf lgldQ lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltf] lf]q leq
 Joj:flos pTkfbg jf lgsf;L ePsf] dfn ;fdfgx?sf] lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf;
 ;ldltaf6 o;};fy ;+nUg ;"rLsf dfnj:t'df ;f]xL ;"rLdf tf]sLPsf] b/df s/, ;jf z'Ns jf b:t'/sf]
 ?kdf cfo ;+sng u/L ===== :yfgLo lgsfonfO{ ls:tf /sd a'emfpg] 5'.
 o;/L cfo ;+sng ubf{ s/bftfnfO{ lbO{g] e/kfO{ /l;b o;} lhNnf ljsf;
 ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 k|df0ft u/fO{ k|of]u ug]{ .
- #_ ;f] cfo ;+sng ug{ o; lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 lgwf{/0f ePsf]
 j:t'df tf]lsPsf] b/ adf]lhd afx]s cGo s'g] ls];dsf] s/ ;jf z'Ns jf b;--b:t'/ OToflb nufO{
 lnOg] 5)g / lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 k|df0ft ul/P afx]ssf /l;bx?
 k|of]u u/L cfo ;+sng ul/g] 5)g . olb s'g] To:tf] cglws[t /sd c;"n pk/ u/]sf] jf cglws[t
 /l;b k|of]u u/]sf] s'/f o; lhNnf ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltaf6 cg'udg x'bfF
 kfO{Pdf lgodfg';f/ sf/jfxL / ;hfo ul/g]5 .
- \$_ cGo ls:tsfs] xsdf bf]>f] ls:tf ?= ===== ldlt ===== leq / t]>f] ls:tf
 ?===== ldlt===== leq o; ===== lhNnf
 ljsf; ;ldlt;gu/kflnsf;ufpF ljsf; ;ldltf a'emfpg' kg]{5 .
- %_ o;df lgodfg';f/ nfUg] d"No clea[l4 s/ tkfO{s} tkm{af6 cfGtl/s /fhZj sfo{nodf
 a'emfpg' kg]{5 .
- ^_ o;df lgodfg';f/ nfUg] cfos/ tkfO{s} tkm{af6 lgodfg';f/ cfGtl/s /fhZj sfo{nodf
 a'emfpg' kg]{5 .

-&_ cGo cfjZos s'/f s]xL ePdf ======
ls:tfaGbL M
===== ;fn ===== ut] b]lv ===== ;fn
=====ts ===== jif{ ===== dlxgfsf] ===== hDdf
?= ===== ;fn ===== ts ===== jif{ ! sf] ?= =====
klxnf ls:tf k\$!f sa'lnot ePsf] cfh} ===== a'emfpg' kg]{ ?= =====
=====
bf]>f] ls:tf ===== ;fn ===== ut] ===== lhNnf ljsf;
;ldlt÷gu/kflsnf÷ufpF ljsf; ;ldltdf a'emfpg]
?= =====
t]>f] ls:tf ===== ;fn ===== ut] ===== lhNnf ljsf;
;ldlt÷gu/kflsnf÷ufpF ljsf; ;ldltdf a'emfpg]
?= =====

Olt ;Djt\

=====;fn=====ut]
/fjh =====
z'ed\

cg';"rL - *)
-lgod %& ;Fu ;DjlGwt_
cfGtl/s n]vf k/LIf0f zfvfdf ;xfos:t/sf sd{rf/L k|d'v /xq] lhNnfx?sf] Ijj/Of

!= d]rL c~rnM- tfKn]h'a, kf"ry/ .
@= sf]zL c~rnM- ;+v'jf;ef, t]x|y'd, ef]hk'/ .
#= ;u/dfyf c~rnM- ;f]n'v'Da', cf]vn9'-f, vf]6fa' .
\$= hgsk'/ c~rnM- /fd]5fk .
%= jfUdtL c~rnM- /';jf, g'jfsf]6 .
^= u08sL c~rnM- dgfa', ndh'a .
&= n'IDjgL c~rnM- u'NdL, c3f{vf"rL .
*= wjfnlu/L c~rnM- ;a} lhNnf .
(= s0ff{nL c~rnM- ;a} lhNnf .
!= /fKtL c~rnM- ?s'd, /f]Nkf, Ko"7fg, ;Nofg .
!= e]/L c~rnM- b}n]v, hfh/sf]6, ;'v]{t .
!@= ;jtL c~rnM- aemf-, afh'/f, 8f]6L, c5fd .
!#= dxfsfnL c~rnM- a}t8L, bfr'{nf, 88]Nw'/f .

cg';"rL *!
-Igod !*^, !** / !*(;+u ;DaIGwt_

:yfgLo lgsfosf kbfwLsf/L tyf ;b:ox? / sd{rf/Lx?n] lhNnf aflx/ e|d0f ubf{ b}lgs
eQf Pj+ xf]6n af; vr{ afkt kfpg] clwstd b/

!= kbflwsf/L ;DaGwL M

-s_	b}lgs eQf	<u>clwstd b/</u>
	lhNnf ljsf; ;ldltsf ;efklt-pk;efklt	?=\$)).-
	lhNnf ljsf; ;ldlt ;b:o	?=#)).-
	gu/kflnsf k d'v-pkk d'v	
	dxfgu/kflnsf	?=\$)).-
	pk dxfgu/kflnsf	?=%)).-
	gu/kflnsf	?=#)).-
	gu/kflnsf ;b:o M	
	dxfgu/kflnsf	?=#)).-
	pk dxfgu/kflnsf	?=@ &%.-
	gu/kflnsf	?=@%).-
	ufpF ljsf; ;ldltsf] cWolf-pkfWolf	?=@ &%.-
	ufpF ljsf; ;ldltsf] ;b:o	?=@%).-
	:yfgLo lgsfosf kl/ifb\sf cGo ;b:o	?=@%).-
-v_	e d0f vr{	
	ef8f M xjfO{hxhf, /]n, a; cflb ;jf/L ;fwg	- lan cg';f/

@= sd{rf/L ;DaGwL M

-s_ :yfgLo lgsfosf sd{rf/Lx?n] kfpg] b}lgs eQfsf] b/ M

qm=-:+=	tx	kfpg] /sd
!=	k yd txsf sd{rf/L	?=#)).-
@=	låtLo txsf sd{rf/L	?=@%).-
#=	t[tLo txsf sd{rf/L	?=@ @%).-

-v_ e|d0f vr{ M xjfO{ hxhf, /]n, a; cflb ;jf/L ;fwgsf] lan cg';f/sf] /sd .

-u_ lhNnf aflx/ e|d0f ubf{ kbflwsf/L / sd{rf/Lx?nfO{ xf]6n af; vr{ jfkt,
kbflwsf/L / sd{rf/Lx?nfO{ dfly l;=g+= ! / @ df pNn]lvt b}lgs eQfsf] b/df
ga9\g] u/L a9Ldf ;ft lbg ;Ddsf] jf; vr{ jfktsf] /sd e'QmfgL lbg ;lsg] 5 .
-3_ lhNnf leq % sf]z eGbf jflx/ ft ljtfg] u/L e|d0f ubf{ kbflwsf/L / sd{rf/Lx?n]
l;=g+= ! / @ df tf]lsPsf] b}lgs eQfsf] b/sf] #:\$ ga9\g] u/L kl/ifb\ln] :jLs[t
u/]sf] b/df b}lgs eQf kfpg]5g\ .
-a_ lhNnf jflx/ e|d0f ug]{ kbflwsf/L / sd{rf/L e|d0fjf6 kms]{sf] lbg l;=g+= ! / @
df kbflwsf/L / sd{rf/LnfO{ tf]lsPsf] b}lgs eQfsf] cfwf /sd e'QmfgL
kfpg]5g\ .

^= ljb]z e|d0fsf] nflu b}lgs eQfsf] k|of|hqsf] nflu d'n's juL{s/0f M

-s_ ju{sf d'n's M o'/f]k, pQ/ cd]l/sf, bllf0f cd]l/sf, Sof/]lqog lf]q, clk|msf, k|Zrd Plzof tyf dWo k"j{ / ævÆ ju{df plNnlvt d'n'sx? afx]ssf Plzof tyf k|zfGt lf]qsf d'n'sx? .
-v_ ju{sf d'n'sx? M ;fs{ lf]qsf d'n'sx?

&= ljb]z e|d0f ubf{ kfpg] b}lgs eQf b/ -cd]l/sL 8n/ M

kbflwsf/L / sd{rf/Lsf] tx	æsÆ ju{sf] d'n'sx?sf] nflu	ævÆ ju{sf] d'n'sx?sf] nflu
;efklt÷pk ;efklt÷ d]o/÷ pkd]o/	!))	*)
:yfgLo lgsfosf cGo kbflwsf/L / clws[t :t/sf sd{rf/L	()	&)
:yfgLo lgsfosf cGo sd{rf/L	&)	^)

**q]kfn;Fu
hf]l8Psf**

***=
l;dfqf
ef/tLo lhNnfx? M**

!= l;SsLd	@= bflh{lн.	#= k"l0f{of	\$= ;x;/f
%= dw'jgL	^= l;tfd9L	&= rDkf/g	*= uf]/vk'/
(= aQL	!= uf]08f	!= jx/fOr	!@= nlvdk'/
!#= lklnlet	!\$= g}gLtn	!%-= cndf]8f	!^= lkyf}/fu9

b|i6Jo M

-!_ sfot{nosf] df]6/ k|of]u u/]sf]df x'g] OGwg vr{ OGwg ah]6af6 Aoxf]g'{ kg]{5 .
-@_ lhNnf leqsf] xsdf e|d0f jf cg'udg k|ltj]bg clgjfo{ ?kdf lnP/ dfq b}lgs eQf lbg' kg]{5 .
-#_ ;efklt, k|d'v / cWolf tyf ;b:on] s] s] p2]Zo / glthfsf] nflu e|d0fdf uPsf] xf] ;f] sf] ljj/Of #:# dlxgfdff ;dLlffsf nflu ;DaGwLt af]8{df clgjfo{ ?kdf k]z ug'{ kg]{5 .

-lgod !* sf] pklgod -!_ sf] v08 -so_, lgod #(sf] pklgod -!_ sf] v08 -v3_, lgod ^) sf]
pklgod -!_ sf] v08 -s1_ / lgod &# ;Fu ;DalGwt_

dfn;fdfg jf cGo ;]jfsf] vl/b ;Demf}tf

dfn;fdfg jf cGo ;]jf vl/b ubf{ b]xfo adf]lhd[;Demf}tf dWo] s'g} Ps ;Demf}tf
u/L vl/b ug{ ;lsg]5 M-

-!_ **vf; dfn;fdfg jf cGo ;]jf cfk"It{ ;Demf}tfM** s'g} vf; sfdsf] nflu cfjZos kg]{ sRf
kbfy{, pks/0f, kmfdf{:o'l6sN;, cf}iflw, cf}hf/ jf cGo o:t} ljjz]if k|s[ltsf dfn;fdfg vl/b
ug{sf] nflu vf; dfn;fdfg jf cGo ;]jf cfk"It{ ;Demf}tf ug{ ;lsg]5 .

-@_ **;+/rgfTds jf PsfO{ b/ ;Demf}tfM** vl/b ;Demf}tfdf pINnlvt dfn;fdfg jf cGo ;]jf
;fj{hlgs lgsfon] dfu u/]sf] ;dodf vl/b ;Demf}tfdf pINnlvt b/ / zt{ adf]lhd Ps jf Ps
eGbf a9L cfk"It{stf{af6 k|fKt ug{ Joj:yf ug{sf] nflu ;+/rgfTds jf PsfO{ b/
;Demf}tf ug{ ;lsg]5 .

of] ;Demf}tfdf ;fj{hlgs lgsfon] vl/b ug{ dfn;fdfg jf cGo ;]jfsf] Go"gtD /
clwstd kl/df0f v'nfpq' kg]{5 .

of]] ;Demf}tf ;fdfGotoF Ps jif{ eGbf j9L cjlwsf] x'g] 5}g .

-#_ **ax'jifL{o ;Demf}tfM b]xfosf]** cj:yfdf ax'jifL{o ;Demf}tf ug{ ;lsg]5 M-
-s_ jflif{s vl/b ;Demf}tf u/L vl/b ug'{ eGbf ax'jifL{o ;Demf}tf
u/L vl/b ubf{ :yfgLo lgsfonfO{ ;f/e"t ?kdf nfe x'g] ePdf,
-v_ vl/b ;Demf}tfsf] cjlwdt vl/bsf] kl/df0f ;f/e"t ?kdf yk36 gx'g] ePdf,
-u_ vl/b ;Demf}tf cjlwe/ vl/b ul/g] dfn;fdgfsf] l8hfO{g kl/jt{g
gx'g] ePdf, /
-3_ dfn;fdfg cfk"It{;Fu ;DalGwt k|fljlws hf]lvd a9L gePdf .

-\$_ **l8hfO{g, cfk"It{ / h8fg ;Demf}tfM** 7"nf kfj/ KnfG6 jf kDkL^a :6]zg h:tf pRr jf
hl6n k|ljw o'Qm dfn;fdgfsf] l8hfOg ug]{, lgdf{0f :yndf cfk"It{ u/L h8fg ug]{
k/LIf0f ;~rfng ug]{ / To:tf] dfn;fdgfsf] ;~rfng ug{ ;DalGwt :yfgLo lgsfonfO{
sd{rf/LnfO{ cfjZostfg';f/ tflnd lbg] Joj:yf ug{ l8hfOg, cfk"It{ / h8fg ;Demf}tf ug{
;lsg]5 . o:tf] ;Demf}tf l8hfOg, cfk"It{ / h8fg sfo{ dWo] s'g} b'O{ sfo{ ug{sf] nflu
;d]t ug{ ;lsg]5 .

-%_ **6g{ sL ;Demf}tfM** dnvfb pTkfbg ug]{, b'Uw k|zf]wg ug]{ h:tf pRr k|ljwo'Qm
cf}Bf]lus NkfG6sf] sfo{ ;Dkfbg lfdf pNn]v u/L To:tf] NkfG6sf] l8hfOg, cfk"It{,
lgdf{0f / h8fg sfo{ vl/b ;Demf}tfdf pNn]v eP adf]lhd ;DkGg u/L :yfgLo
lgsfonfO{ x:tfGt/0f ug]{ Joj:yf ug{sf] nflu 6g{sL ;Demf}tf ug{ ;lsg]5 .

gf]6M v08 -!_, -@_, -\$_ / -%_ adf]lhd[;Demf}tf jx'jifL{o ;Demf}tf ;d]t x'g
;Sg]5 .

-lgod !* sf] pklgod -!_ sf] v08 -s/_ , lgod #(sf] pklgod -!_ sf] v08 -खड_, lgod ^) sf]
pklgod -!_ sf] v08 -vs_ / lgod & ;Fu ;DalGwt
lgdf{0f sfo{sf] vl/b ;Demf}tf

- :yfgLo lgsfon] s'g} lgdf{0f sfo{ u/fpgsf] nflu b]xfosf] ;Demf}tf dWo] s'g} Ps
;Demf}tf ug{ ;Sg]5 M—
-!_ **PsfO{ b/ ;Demf}tf M** lgdf{0f sfo{sf] kl/df0f ;Demf}tf x'+bf sf avt olsq gePsf] jf
lgdf{0f sfo{ k|lt PsfO{ sfo{ lan ckm SjfG6L6Ldf plNnlvt b/df u/fpg] Joj:yf ug{
PsfO{ b/ ;Demf}tf ug{ ;lsg]5 . o:tf] PsfO{ b/df af]nkqbftfn] k|tfljt lgdf{0f sfo{
;DkGg ug{ cfjZos kg]{ ;fdiL, >d / cGo s'/f ;dfj]z ug'{ kg]5 .
:yfgLo lgsfon] o; ;Demf}tf adf]lhd ePsf] sfd jfkt e'QmfgL ubf{ lgdf{0f
:ynsf] gfk hfFraf6 olsq ePsf]] lgdf{0f sfo{sf] kl/df0fnfO{ k|lt PsfO{ b/n] u0fgf
u/L x'g cfpg] /sd e'QmfgL ug'{ kg]5 .
- @_ **Psd'i6 /sd ;Demf}tfM** e"ldut kfgLsf] kfO{knfO{g h8fg h:tf gfk hfFr ug{ sl7g
x'g] lgdf{0f sfo{{ jf k'nsf] ;+/rgf h:tf gfk hfFr ug{ ;lsg] lgdf{0f sfo{ u/fpg Psd'i6
/sd ;Demf}tf ug{ ;lsg]5 . of] ;Demf}tf ubf{ lgdf{0f sfo{ ;DaGwL ;a} k|sf/sf
hf]lvd / bfloTj lgdf{0f Joj;foLdf /xg] u/L ug'{ kg]5 .
t/ ;Demf}tf eO{ lgdf{0f sfo{ ;? ePkI5 :yfgLo lgsfon] lgdf{0fdf s'g}
lsl;dsf] kl/jt{g ug{ cfbl]z lbPsf] sf/0fn] lgdf{0f Joj;foLsf] cfly{s bfloTj j|l4 ePsf
To:tf] bfloTj :yfgLo lgsfon] Joxf]g'{ kg]5 .
- #_ **nfut ;f]wegf{ ;Demf}tfM** lgdf{0f Joj;foLn] PsfO{ b/ ;Demf}tf adf]lhd sfd ug{
d~h/ gug]{ jf ug{ g;Sg] 7"nf] hf]lvdQm / sfd ug]{ kl/l:ylt k"jf{g'dfg ug{ g;lsg]
k|s[ltsf] lgdf{0f sfo{ u/fpgsf nflu nfut ;f]wegf{ ;Demf}tf ug{ ;lsg]5 . of] ;Demf}tf
u/L ul/g] lgdf{0f sfo{ jfkt lgdf{0f Joj;foLnO{ e'QmfgL lb+bf lghn] To:tf] lgdf{0f
sfo{ ubf{ u/]sf] jft:lis vr{, ;f] sfo{sf] lz/f]ef/ vr{ / :jLs[t nfut cg'dfgdf pNn]v ePsf]
d'gfkmf ykL x'g cfPsf] /sd e'QmfgL lbg ;lsg]5 . of] ;Demf}tf u/L lgdf{0f sfo{
u/fpFbf :yfgLo lgsfosf] k|d'vn] nfut ;f]wegf{sf] clwstd /sdsf] ;Ldf lgwf{/0f ug'{
kg]5 / ;f] ;Ldf eGbf a9L nfut ;f]wegf{ lbg' kg]{ ePsf :yfgLo lgsfosf] k"j{ :jLs[tL
In' kg]5 .
- \$_ **;do / ;fdiL b/ ;Demf}tfM** vl/b ;Demf}tf ug{ ;dodf s'g} lgdf{0f sfo{sf] dd{t
;Def/ ug{ nfUg] >d / ;fdiLsf] k"jf{g'dfg ug{ g;lsg] eO{ >dnfO{ ;dosf] cfwf/df /
;fdiLnfO{ PsfO{ b/sf] cfwf/df u0fgf u/L sfd u/fpgsf] nflu ;do / ;fdiL b/
;Demf}tf ug{ ;lsg]5 . of] ;Demf}tf ubf{ lgdf{0f Joj;foLnO{ b]xfo adf]lhd
e'QmfgL x'g] s'/f :ki6 ?kdf pNn]v ug'{ kg]5 M—
-s_ lgdf{0f Joj;foLsf] >dnfO{ k|lt306f jf k|lt lbg jf k|lt dlxgfsf]
cfwf/df ljevhg u/L x'g cfPsf] /sddf lz/f]ef/ vr{ / :jLs[t nfut
cg'dfgdf pNn]v ePsf] d'gfkmf hf]8/bf x'g cfpg] /sd, /
-v_ vl/b ;Demf}tfdf plNnlvt /sdsf] ;Ldf leq /xL dd{t ;Def/ ug{
nfu]sf] ;fdiLsf] d"Nosf] e'QmfgL /sd .
- %_ **I8hfOg / lgdf{0f ;Demf}tfM** s'g} lgdf{0f sfo{sf] I8hfOg / lgdf{0f Pp6} lgdf{0f
Joj;foLaf6 u/fpgsf] nflu I8hfOg / lgdf{0f ;Demf}tf ug{ ;lsg]5 . :yfgLo lgsfon] o;
;Demf}tf adf]lhd]sf] sfd ;'? ubf{ k|fljlws jf k|fljlwsx?sf] ;d"xnfo{ lgdf{0f sfo{sf]
I8hfO{g hfFRg nufO{ :jLs[t u/]kl5 dfq ;'? ug'{ kg]5 . To;/L I8hfOg hfFr ug{
k|fljlws jf k|fljlwsx?sf] ;d"xn] To:tf] I8hfO{g, 8«O{a tyf nfut cg'dfg hfFr / :jLs[t

ubf{ o; lgodfjnL adf]lhd hfFr tyf :jLs[t ug]{ sfo{ljlw ckgfO{ hfFr tyf :jLs[t ug'{ kg]{5 .

-^_ **Joj:yfkq ;Demf}tfM** lgdf{0f sfo{sf] u'0f:t/ ;DkGg ug]{ cjlw ;DaGwL sfg"gL Pj+ ;Demf}tfhGo bfloTj :yfgLo lgsfo;Fu vl/b ;Demf}tf ug]{ lgdf{0f Joj;foLn] g] jxg ug]{ u/L To:tf] sfo{ lghsf] ;'k/Lj]lf0f jf Joj:yfkqdf ljeGg ;j-sG6«fs6/åf/f u/fpgsf nflu Joj:yfkq ;Demf}tf ug{ ;lsg]5 . of] ;Demf}tf adf]lhdsf] sfdsf] e'QmfgL :yfgLo lgsfo;Fu ;Demf}tf ug]{ lgdf{0f Joj;foLnO{ dfq lbO{{g]5 .

-&_ **sfo{;Dkfbd cfwfl/t dd{t ;Def/ jf Joj:yfkq ;Demf}tfM** s'g] lgdf{0f sfo{sf] dd{t ;Def/ jf Joj:yfkq ug{ cfjZos kg]{ pks/0f / ljeGg PsfO{ hGo -cfO6djfOh_ sfo{ pNn]v gu/L clGtd sfo{ ;Dkfbd dfq pNn]v u/L To:tf] lgdf{0f sfo{ u/fpgsf] nflu sfo{ ;Dkfbd cfwfl/t ;Def/ jf Joj:yfkq ;Demf}tf ug{ ;lsg]5 .

-*_ **Ik;js{ ;Demf}tfM** k6s] ?kdf u/fO{ /xg' kg]{ ;fgfltgf ;Def/ / dd{t ;DaGwL lgdf{0f sfo{ cfjZos k/]sf avt u/fpgsf] nflu To:tf] lgdf{0f sfo{sf] d"No ;"rL sfod u/L lk; js{ ;Demf}tf ug{ ;lsg]5 .

o; ;Demf}tsf] cjlw ;fdfGotof Ps jif{ eGbf j9Lsf] x'g]5}g .

cg';"rL - *\$

-lgod !* sf] pklgod -!_ sf] v08 -sn_, lgod #(sf] pklgod -!_ sf] v08 -vr_, lgod ^) sf]
pklgod -!_ sf] v08 -vv_ / lgod &% ;Fu ;DalGwt_
k/fdz{ ;]ifsf] vi/b ;Demf}tf

- :yfgLo lgsfon] k/fdz{ ;]jf vi/b ug{sf] nflu b]xfosf ;Demf}tf dWo] s'g} Ps
;Demf}tf u/L vi/b ug{ ;Sg]5 M-
- != **Psd'i6 /sd ;Demf}tfM** ;DefJotf cWoog, cfof]hgfsf] l8hfO{g, af]nkq ;DaGwL
sfuhftsf] tof/L h:tf :ki6 ?kdf klxrfg ePsf], k/fdz{bftfdf Go"g hf]lvd /xg] / u'Of:t/
dfkg ;lnh};Fu ug{ ;lsg] sfdsf] nflu k/fdz{ ;]jf lng Psd'i6 ;Demf}tf ug{ ;lsg]5 .
of] ;Demf}tfdf k/fdz{bftfn] lgwf{l/t ;dofjlw leq sfo{lf]qut zt{df plNnlvt k|fljws
ljz]iftf ePsf] sfd u/L :yfgLo lgsfo ;dlf k|ltj]bg k]z ug'{ kg]{ / ;f] jfkt lghn] ;]jf z'Ns
kfpg] s'/f pNn]v ug'{ kg]{5 .
- @_ **;dojc ;Demf}tfM** lgdf{0f sfo{sf] ;'kl/j]lf0f ug]{}, 7"nf Joj:flos ;+:yfsf] Joj:yfk
ug]{ jf afFw, ;? h:tf h6Ln ;+/rgfsf] l8hfO{g ug]{ h:tf k/fdz{ ;]jfsf] cjlw cg'dfg
ug{ g;lsg] ePdf To:tf] sfdsf] nflu ;dojc ;Demf}tf ug{ ;lsg]5 . of] ;Demf}tfdf
k/fdz{bftfsf] ;]jf z'Ns b]xfo adf]lhd to x'g] s'/f pNn]v ug'{ kg]{5 M-
-s_ k/fdz{bftfnfO{ vi/b ;Demf}tf adf]lhdsf] sfd ug{{ jf:tljs ?kdf
nfu]sf] ;don] ;Demf}tfdf plNnlvt kfl/>ldssf] b/nfO{ u'Ofg u/L
cfpg] /sd,
-v_ lan e/kfO{ cg';f/sf] jf:tljs k'm6s/ vr{sf] ;f]wegf{ /sd .
- #_ **sfo{ ;DkGgtfsf] cfwf/df z'Ns lbO{g] ;Demf}tfM** vi/b ;Demf}tfdf pNn]v
ePsf] sfo{ ug{ k/fdz{bftfnfO{ cfjZos k/]sf] ;dodf jf]nfpg] u/L jf lghn] ;DkGg
u/]sf] sfo{sf] cfwf/df ;]jf z'Ns lb]g] u/L k/fdz{ ;]jf lng' kbf{ sfo{ ;DkGgtfsf]
cfwf/df z'Ns lbO{g] ;Demf}tf ug{ ;lsg]5 . of] k/fdz{bftfsf] ;]jf z'Ns To:tf]
;Demf}tfdf pNn]v eP adf]lhd x'g]5 .
- \$_ **k|ltztdf cfwf/t ;Demf}tfM** dfn;fdfg lg/Llf0f ug]{ ;]jf, cfls{6]S6sf] ;]jf, ;'k/Lj]lf0f
jf cg'udg ;]jf jf cGo o:t} k|s[tsf] ;]jf vi/b ug{ k|ltztdf cfwf/t ;Demf}tf ug{ ;lsg]5 .
of] ;Demf}tfdf k/fdz{bftfnfO{ ;]jf z'Ns lbbf+ ;DalGwt lgdf{0f sfo{ jf cfof]hgfsf]
cg'dflgt jf jf:tljs nfut jf vi/b ul/Psf] jf lg/Llf0f ul/Psf] dfn;fdfgsf] nfutsf] k|ltzt
cg';f/ lbO{g] s'/f pNn]v ug'{ kg]{5 .
- %_ **;]jf ;do lglZrt gePsf] ;Demf}tfM** lgdf{0f sfo{ ;~rfngdf Nofpgsf nflu ;do ;dodf
cfjZos kg]{ ;Nnfxsf/, vi/b ;Demf}tf ;DaGwL ljjfb lg?k0fstf{ jf dWo:ystf{, ;+:yfut
'wf/ jf vi/b ;DaGwL k/fdz{bftf, k|fljws ;d:of ;dfwgstf{ h:tf vf; sfdsf] ;DaGwdf
cfjZos k/]sf] ;dodf k/fdz{ ;]jf lngsf] nflu ;]jf ;do lglZrt gePsf] ;Demf}tf ug{
;lsg]5 .
of] ;Demf}tfdf b]xfosf s'/f pNn]v ug'{ kg]{5M-
-s_ k/fdz{bftfn] ;Demf}tfdf plNnlvt sfd :yfgLo lgsfonfO{ cfjZos
k/]sf] ;dodf vi/b ;Demf}tfdf plNnlvt b/df ug'{ kg]{,
-v_ k/fdz{bftfnfO{ sfd ug{ jf:tljs ?kdf nfu]sf] ;dosf] cfwf/df
kfl/>lds e'QmfgL ul/g] .

